

संपर्क-४

# - बुद्धकार्लीन महिलाहरू

## [भाग-१]



भा. रु. ६/-

ने. रु. ८/-

प्रकाशकः

“आनन्दकुटी विहार गुठी”

आनन्दकुटी, स्वयम्भू,

काठमाडौं, नेपाल ।

( सवाधिकार सुरक्षित )



बुद्धाब्द : २५१७

Dhamma.Digital

मुद्रकः

नेपाल प्रेस

काठमाडौं नेपाल ।

फोन : ९१०३२

प्रथमावृत्ति : १५००

**Collection No: 4**

# **Buddhakalin Mahilaharu**

[ Part I ]

**Bhikshu Amritananda**



*Published by*  
**ANANDA KUTI VIHAR TRUST**  
**Ananda Kuti, Kathmandu,**  
**N E P A L**  
**1973**

# यसमा—

समर्पित

प्रकाशकीय

Preface

भूमिका

प्राक्कथन

संक्षिप्त शब्दको अर्थ

मूलग्रन्थहरू

Dhamma Digital  
सहायक-ग्रन्थहरू

विषय-सूची

“बुद्धकालीन महिलाहरू”

नामावली

शब्दावली

गाथा-सूची

श्री ५ बडामहारानी ऐश्वर्य  
राज्यलक्ष्मी देवी शाहका

जुनाफमा सादर  
Dhamma Digital  
समर्पित

# - बुद्धकालीन महिलाहरू

## [भाग- १]

आचार्य

मित्रु अमृतानन्द



Dhamma.Digital



भा. रु. ६/-

ने. रु. ८/-

ग्रन्थाशक्तः

“आनन्दकुटी विहार गुठी”

आनन्दकुटी, स्वयम्भू,

काठमाडौं, नेपाल ।

( सवाधिकार सुरक्षित )

बुद्धाब्द : २५१७

Dhamma.Digital

मुद्रक :

नेपाल प्रेस

काठमाडौं नेपाल ।

फोन : ९१०३२

प्रथमावृत्ति : १५००

# प्रकाशकीय

पूज्य अमृतानन्द महास्थविरज्यूको अथक प्रयासद्वारा खोजगरी संकलित भएको यो “बुद्धकालीन महिलाहरू” पहिलोभाग, संग्रह-४ पनि यस “आनन्द कुटी विहार गुठी” लाई प्रकाशगर्ने अधिकार दिनु भएकोमा वहाँ प्रति कृतज्ञता ज्ञापन गर्दछु ।

शान्तिनायक भगवान् बुद्धका पालाका महिलाहरू, को-कस्ता रहेछन् भन्ने र उनीहरूले कसरी बुद्ध-घर्मंसा आस्था राखेकारहेछन् भन्ने आदि कुराको चित्रणभएको यो अमूल्य ग्रन्थ पाठकहरूका अगाडि प्रस्तुत गरेका छौं ।

यस अमूल्य ग्रन्थद्वारा तपाइ हामी सबै अवश्यने लाभान्वित हुनेछौं भन्ने विश्वास लिएका छौं । आशा छ कि भविष्यमा अरू पनि यस्ता संग्रह ग्रन्थहरू पाठकवर्गका समक्ष प्रस्तुतगर्न सक्ने छौं ।

तीर्थनारायण मानन्धर

भाद्रशुक्ल बुढाष्टमी  
बुधबार २०३०

अवैतनिक सदस्य-सचिव  
“आनन्द कुटी विहार गुठी”  
स्वयम्भू ।

**Namo Tassa Bhagavato Arahato Smmasambuddhassa**

## Preface

This is the Compilation in an attempt to cull characters of Buddha's time from original Pali Tripitaka. The present Volume, "Lay-Women of Buddha's Time" as a sequel to "Kings of Buddha's Time" is placed before the readers now.

Names of lay-women in Pali literature have been found collected in Etadagra division of Anguttaranikaya and Samanna division (page 428) of Atthakanipata. Mention has been made of ten lay-women in Etadara division and of twenty-six in Samanna division. They are as follows:

1. Bojha Upasika, 2. Sirima Upasika, 3. Paduma Upasika, 4. Sutana<sup>1</sup> Upasika, 5. Manuja<sup>2</sup>

---

1. 'Sudhana' in Ceylonese and Roman; 'Sudhamma' in Siamese.

2. 'Manuja' in Siamese.

( b )

Upasika, 6. Uttara Upasika, 7. Mutta Upasika,  
8. Khema<sup>3</sup> Upasika, 9. Ruci Upasika,<sup>4</sup> 10. Cundi  
Upasika, 11. Bimbi Upasika, 12. Sumana Upasika,  
13. Mallika Upasika, 14. Tissa Upasika, 15.  
Tissamata Upasika, 16. Sona Upasika, 17.  
Sonayamata Upasika, 18. Kana Upasika, 19.  
Kanamata Upasika, 20. Uttaranaṇḍamata, 21.  
Visakha Migaramata, 22. Khujuttara Upasika,  
23. Syamavati Upasika 24. Suppavasa Upasika  
25. Suppiya Upasika and 26. Nakulamata  
Grihapatni.

Information about ten lay-women mentioned in Etadagra of Anguttaranikaya is given in the present volume. Information culled together from main discourses, Collection of discourses and Commentaries on relevant characters is presented as introduction to them.

These women are given pre-eminence by the Buddha. They are endowed with special qualities of their own. These women are as follows:

---

1. Sujata Upasika 2. Visakha Mahaupasika,  
3. Khujuttara, 4. Samavati, 5. "Uttaranandamata,

3. 'Khema-Soma' in Ceylonese and Roman.

4. 'Rupi' in Roman.

- 6. Suppavasa, 7. Suppiya 8. Katiyani, 9. Nakulamata, and  
10 Kali Upasika of Kuraragharika.

Perusal of original Pali works with a view to gathering information about them, has revealed that there are thirty-seven discourses: twenty-seven in Sutrapitaka and ten in Vinayapitaka. Of them twenty-one discourses are in Anguttaranikaya of Sutrapitaka, one in Samyuttanikaya, one in Vimanvatthu, four in Udanapali, five in Mahavaggapali of Vinayapitaka, two in Cullavaggapali, two in Parajikapali and one in Pacittiyapali, which comes to the total of thirty-seven.

As the discourses in Ayacanavarga and Ayacana Sutra are one and the same, only one of them is translated and included in the volume. This volume, therefore, contains only the translation of thirty-six discourses.

1. One mention is made of Sujata Upasika: in Anguttaranikaya of Sutrapitaka.
2. Sixteen mentions have been made of Vishakha Mahaupasika: five in Anguttaranikaya of Sutrapitaka, two in Udanapali, four in Mahavaggapali of Vinayapitaka, two in Cullavaggapali, two in Parajikapali and one in Pacittiyapali.

( d )

3. Four mentions have been made of Khujjuttra: one in Samyuttanikaya of Sutrapitaka, and three in Anguttaranikaya.
4. Mention has been made of Shyamavati: one each in Anguttaranikaya and Udanapali.
5. Mention has been made of Uttaranandamata: one each in Anguttaranikaya and Vimanavatthu of Sutrapitaka.
6. Three mentions have been made of Suppavasa: two in Anguttaranikaya of Sutrapitaka and one in Udanapali.
7. Two mentions have been made of Supriya: one each in Anguttaranikaya of Sutrapitaka and in Mahavaggapali of Vinayapitaka.
8. Only one mention has been made in Anguttaranikaya of Sutrapitaka about Katiyani.
9. Four mentions have been made of Nakulamata in Anguttaranikaya of Sutrapitaka.
10. Two mentions have been made of Kali Upasika of Kuraragharika in Anguttaranikaya of Sutrapitaka.

The names of these discourses are as follows:

(References given here are to the pages of Pali Text, Nagari Edition of Nalanda, India, and R. refers to pages of the Pali Text Society, Roman Edition, London.)

### 1. SUJATA UPASIKA

	page	page
1. A. I.	16 Etadaggasuttam	R. 290

### 2. VISHAKHA MAHAUPASIKA

1. Mh.	306 Visakhavatthu, Civarakkhandam	R. 290
2. Cu.	218 Ghata-kataka, Khuddakavatthukkhan-	dhakam R. 329
3. Mh.	311 Nisidananadianujanana, Civarakkhan-	dhakam R. 296
4. Pa.	214 Catusitimapacittiyam, Pacittiyan-	dam R. 161
5. Cu.	265 Sanghikavatthu, Senasanakkhandha-	kam R. 169
6. Mh.	387 Attharasavatthukatha, Kosambaka-	kkhandhakam R. 356
7. A. Vol. I.	27 Etadaggasuttam	R. Vol. I. 20

( f )

page		page
8. , Vol. III.	362 Dutiyavisakhasuttam	R. , IV.267
9. , , III.	352 Visakhasuttam	R. , IV. 255
10. , , III.	364 Pathmaidhalokikasuttam	R., , 269
11. U.	83 Visakhasuttam	R. 18
12. P.	278 Pathama aniyato, Aniyatakandam	R. 187
13. P.	282 Dutiya aniyato, Aniyatakandam	R. 191
14. Mh.	159 Adhammika Katika, Vassupanayi-kakkhandhakam	R. 153
15. A. Vol. I.	190 Uposathasuttam	R. Vol. I. 205
16. U.	174 Visakhasuttam	R. 19

Dhamma.Digital

### 3. KHUJJUTTARA UPASIIKA

1. S. Vol. II.	196 Ekadbitusuttam	R. Vol. II. 236
2. A. Vol. I.	27 Etadaggasuttam	R. Vol. I. 26
3. A. Vol. I.	81 Ayacanavaggo	R. Vol. I. 88
A. Vol. II.	174 Ayacanasuttam	R. Vol. II. 164

### 4. SHYAMAVATI MAHARANI

1. A. Vol. I.	27 Etadaggasuttam	R. Vol. I. 26
2. U.	160 Udenasuttam	R. 79

page

page-

**5. UTTARANANDAMATA UPASIIKA**

- |                         |                       |                               |
|-------------------------|-----------------------|-------------------------------|
| <b>1. A.</b> Vol. I. 27 | <b>Etadaggasuttam</b> | R. Vol. I. 26                 |
| <b>2. Vv.</b>           | <b>18</b>             | <b>Uttaravimanavaatthu R.</b> |

**6. SUPPAVASA UPASIIKA**

- |                          |                        |                        |
|--------------------------|------------------------|------------------------|
| <b>1. A.</b> Vol. II. 66 | <b>Suppavasasuttam</b> | R. Vol. II. 62         |
| <b>2. A.</b> Vol. I. 27  | <b>Etadaggasuttam</b>  | R. Vol. I. 26          |
| <b>3. U.</b>             | <b>79</b>              | <b>Suppavasasuttam</b> |

**7. SUPPIYA UPASIIKA**

- |                         |                       |   |
|-------------------------|-----------------------|---|
| <b>1. Mh.</b>           | <b>233</b>            | <b>Manussamansapatikkhepakatha,<br/>Bhesajjakkhandhakam</b> |
|                         |                       | R. 216  |
| <b>2. A.</b> Vol. I. 27 | <b>Etadaggasuttam</b> | R. Vol. I. 26   |

**8. KATIYANI UPASIIKA**

- |                         |                       |               |
|-------------------------|-----------------------|---------------|
| <b>1. A.</b> Vol. I. 27 | <b>Etadaggasuttam</b> | R. Vol. I. 26 |
|-------------------------|-----------------------|---------------|

**9. NAKULAMATA GRIHAPATNI**

- |                            |                              |                  |
|----------------------------|------------------------------|------------------|
| <b>1. A.</b> Vol. III. 362 | <b>Nakulamatasuttam</b>      | R. Vol. IV. 268  |
| <b>2. A.</b> Vol. II. 65   | <b>Pathamasamajivisuttam</b> | R. Vol. II. 61   |
| <b>3. A.</b> Vol. II. 17   | <b>Nakulapitusuttam</b>      | R. Vol. III. 295 |
| <b>4. A.</b> Vol. I. 27    | <b>Etadaggasuttam</b>        | R. Vol. I. 26    |

( h )

page	page
<b>10. KALI UPASIKA OF KURARAGHARA</b>	

1. A. Vol. IV. 135 Kalisuttam	R. Vol. V. 46
2. A. Vol. I. 27 Etadaggasuttam	R. Vol. I. 26

...Ananda Kutि,  
Kathmandu,  
Nepal.

Bhikshu Amritananda

15th Sep. 1973.



**List of abbreviations:**

A.= Anguttaranikaya.

Cu.= Cullavaggapali

Mh.= Mahavaggapaii.

P.= Parajikapali.

Pa.= Pacittiyanipali.

S.= Samyutinanikaya.

U.= Udanapali.

Vv.= Vimanavatthupali.

## भूमिका

भौतिक संस्कारको आधारमा मात्र मानिस सुखी बन्न सक्तेन । उसलाई मानसिक संस्कारको पनि अवश्यकता पर्छ । किन कि मानसिक संस्कारले नै उसको हृदय पटललाई पवित्रपानं सक्तछ । यसबाट सुकार्यको चिन्तन, सत्य, अहिंसा दया तथा न्यायको अनुयायीबज्ज विशेष प्रेरणा विन्छ । त्यसैले मनिन्छ—सम्भवता र संस्कृतिमे जातिको अस्तित्व अडेको हो र यसको मनन र चिन्तनबाट देश र समाजले टेबा पाउँछ । अनि मात्र उभयनको दिशातिर पाइला सार्न सक्तछ । यसको सिद्धान्तमा प्रस्तुत “बुद्धकालीन महिलाहरू” (भाग-१, संग्रह-४ संग्रहित भएको परिलक्षित हुन्छ) जसको सम्भवता र संस्कृतिमा मानवजातिको अस्तित्वलाई अज फस्टाइदिने काममा होस्टेहेसे गर्ने विभिन्न ग्रन्थहरू-मध्येमा यो पनि सामेल भएको अनुभव हुन्छ र ग्रन्थकर्ता (अनुवादक) को विचारधारा पनि यत्तेतिर बगेको देखिन्छ भन्ने कुरालाई, वहाँका “बुद्धकालीन ब्राह्मण” (भाग-१), “बुद्धकालीन गृहस्थीहरू” (भाग-१), “बुद्धकालीन राजपरिवार” (भाग-१), र प्रस्तुत “बुद्धकालीन महिलाहरू” (भाग-१) ले परिपुष्टि गरेका छन् ।

अनेक तत्वको संमिश्रणको सरल अनुचूति नै विशेष साहित्यबाट हुने हुनाले यस्ता साहित्यको खाँचोलाई भाषा विशेषज्ञ, शिक्षा लम्ब

साहित्यप्रेमी र लगनशील पूज्य मिखु अमृतानन्द महास्थविरज्यूद्धारा भाली ( कागधि ) साहित्यले अपूरो भएको नेपाली साहित्य-मण्डार क्रमशः परिवृति हुँदै जानेछ भन्ने कुरालाई बहाँका उक्त ग्रन्थहरूले साकार गरिसकेका छन् र नेपाली बाङ्गमय बाटिकामा सुन्दर तथा सुवासित फूल फूल्ने बिरुद्धाहरू बहाँबाट धमाधम रोप्नदेउन् । आशा छ एकदिन, साहित्य बाटिकाका बिरुद्धाहरूमध्ये एकचल बिरुद्धा बहाँके हुनेछ । बहाँ जस्तै देश र समाजको मर्म बुझ्ने प्रतिभाशालीबाटै यस-प्रकारका कामहरू सम्भव छन् भन्ने खदिलो आशालिंदै प्रस्तुत संग्रह सन्दर्भी भूमिकातिर आफ्नो मन्द बुद्धिलाई लगाउने प्रयास गरेको छु ।

x

x

x

संस्कृति, साहित्य, कला र धर्म अनि राजनीति अन्योन्याश्रित हुन् । यी सबैको जननी संस्कार हो । यसैको आधारमा पूर्वोयदर्शन तथा मनोवैज्ञानिक साहित्य, कला, विज्ञान तथा धर्म आधारित भएका छन् भन्ने कुरालाई प्रस्तुत अनुदित तथा संग्रहित ग्रन्थले परिपोषण गरेको भात्र होइन बुद्धिको प्रयोगशालामा ल्याएर सबैलाई राखिदिएको र प्रयोगात्मक कार्य कुशलतामा हौसला दिएको छ । अफ साँच्चै भन्ने हो भने बुद्धिजीवीहरूलाई भन्दा गृहस्थी जीवन बिताइरहेका स्त्री पुरुषहरूको इच्छा, आत्मविश्वासिता, त्याग परायणता, उदारता, पवित्र चिन्तनमा उत्सुकता, दया दाक्षिण्यमा कुशलता, इहलौकिक तथा पारलोकिक सुधारकोनिमित्त विशिष्ट सक्रिय भएको कुरा प्रस्तुत ग्रन्थबाट प्रतिष्ठनित भएको अनुभव हुन्छ ।

बुद्ध धर्मको आधारशीलमा बस्ने प्रस्तुत ग्रन्थका स्त्री पात्र-हरूसे विशेष गरेर दानादिकार्यकार्ये विशेष स्थान पाएका छन् । हुन त प्रस्तुत ग्रन्थमा नकुलपिता, सुप्रिय, राजा उद्देन...आदि जस्ता कर्म-योगी पुरुष पात्रहरू नभएका होइनन् तैपनि प्रस्तुत ग्रन्थले महिला अगत्त्वाई विशेष मान्यता दिएको छ । जसलाई शीर्षकले पनि सार्थक वारिदिएको छ । हुन त देवीको रूपमा पुज्ने हाङ्गो संस्कार र संस्कृतिले भनि नारीलाई विशिष्ट स्थान त नदिएको होइन तैपनि यहाँ खास गरेर बुद्धका अनुशरण गर्ने पुरुषहरू यें नारीहरू पनि कम छैनन् भन्ने कुरालाई संकेत गदंछ तथा नारीलाई सबै कुराको जननीको रूपमा उभ्याइएको छ र ‘नारी विना समाज बझ सक्तैन, न त गृहस्थाधमनै चल्न सक्तछ’ भन्ने कुरालाई पनि परिपोषण गरेको छ । पुनः विभिन्न दर्शनको मत-मतान्तरमा लाग्दा पनि सारांशमा यही नै पाइन्दै ।

प्रस्तुत ग्रन्थमा बुद्ध-धर्मको अनुशरण गर्ने महिलाहरूमध्ये प्रतिनिधि महिलाहरूको रूपमा विभिन्न विषयमा अग्रस्थान प्राप्तगर्ने बुद्ध समकालीन सूत्रपिटक तथा विनयपिटक अन्तरगतका ३६ सूत्र हरूद्वारा संग्रहित, रोचकतापूर्ण दश महिलाहरूको चरित्रको अभिनय गर्ने रङ्गमञ्च यहाँ तथार भएको छ । त्यस रङ्गमञ्चबाट— सर्वप्रथम बुद्ध, धर्म तथा सङ्घको शरण जाने सुजाता, दानगर्नेमा अग्रस्थान प्राप्त गर्ने विशास्वा, बहुश्रुता उपासिकाहरूमध्ये सुज्ञुतरा, मंत्री भावनामा विशेषता प्राप्तगर्ने श्यामावती, ध्यानी आविकाहरूमध्येमा उत्तरानन्दमाता, प्रणीत दायिकाहरूमध्येमा सुप्तवासा, रोगीको सेवा गर्नेहरूमध्येमा सुप्रिया, अटल रूपमा प्रसन्न हुने आविकाहरूमध्येमा

कात्यायनी, विश्वासिनी आधिकाहरूमध्ये नकुलमाता, तथा अनु-अवणद्वारा प्रसन्न हुनेमा काल्पी उपासिकाहरूको धार्मिक, सामाजिक, गृहस्थी तथा आर्थिक सम्बन्धी चरित्र विश्लेषणको अभिनय राख्न संग हेतु पाइन्छ । यी महिलाहरूको चरित्रले अन्य महिला समाजलाई मात्र होइन पुरुषहरूलाई पनि विशेष प्रेरणा दिएको छ । जसको उदाहरणकोनिमित्त प्रस्तुत ग्रन्थका रामादेवि रङ्गुसम्बन्धका पुरुष पात्रहरू नै पर्याप्त छन् । यसकोनिमित्त अन्यत्र मगज खियाहरहनु पर्दैन । हुन त प्रस्तुत ग्रन्थले धार्मिकताको आधार स्तम्भलाई मुख्य बतानेको छ । यसले बुद्ध-धर्म र दर्शनरूपी आभूषणले सुभूषित भएका स्त्रीहरूको चारित्रिक विशेषताले विशिष्टस्थान पाएको छ र यसका प्रमुख निर्देशक महापुरुष गौतमबुद्धनै हुन आउनु भएको छ । मनोविज्ञानको आधारमा बुद्धका उपदेशहरू हेतु हो भने—सामाजिक, आर्थिक, धार्मिक तथा नैतिकताको दृष्टिकोणले बेजोड छ भने पनि हुन्छ । यतिमात्र होइन सबैकोनिमित्त उवातशील छ, अनुकरणीय छ, आस्वादनीय छ, अपरिवर्तनीय छ । अज अको शब्दमा भन्ने हो भने—तत्कालीन समाजको पूर्वरूपताहरू भएको देखिन्छ । यसकोनिमित्त प्रस्तुत ग्रन्थ भित्र भएका एकाङ्गीफन, अन्याय, षड्यन्त्र, चोरी तथा अन्य अनैतिकतापूर्ण कुकार्बहरूले समाजको उछित्तो खेलाउन खोजेको अनुभव हुन्छ । यिनोहरूको निराकरणमा बुद्धका उपदेशहरू मुख्यरित भएका हुनुपर्छ भन्ने कुराको अनुभव संझाहरूले गराएको छ । जे होस्, गीताको “धर्मसंखापनार्थाय संभवामि युगे युगे” भने छं यहाँ बुद्ध र बुद्धधर्मको प्रादुर्भाव यति सबैबकै हितको

निमित्त ने भएको छ भन्ने कुरा चरितार्थ हुन आएको छ । अन्यथा, मनोवैज्ञानिक दृष्टिकोणले हेर्बा जैन सम्प्रदायको जस्तो एकाङ्गपत्रले सामाजिक जीवनको उभयनामा नरास्तो असर पान् लागेको कुराको आमासको संकेत ‘सबैको धर्म सुन, अनि जसमा मनजाग्छ त्यसमा आऊ’ भन्ने बुद्धको उपदेशद्वारा पाइएको छ । अन्यथा निगम उपोसथको उदाहरण विनुपने कुनै आवश्यकता विएन ।

परम्परानुकूल सामिकाताजन्य विज्ञानमा विभवसित हुने संस्कार नहाँ होइन, पुरने हो भन्ने कुरालाई सुजाता उपासिकाले आफ्नो इच्छानुरूप वर र छोरो पाएमा बरको क्षमालाई खोर चढाउने जस्तो भाकल गराइले प्रतिष्ठवनित भएकोमा आफू मन्दा ठूलालाई पनि आशिर्वाद दिन सकिने कुराको परम्परालाई यहाँ साथंक गराएकोछ । तदैषि आफ्नो भाकल पूरा गर्न जाँदा बुद्धकोरूपमा ईश्वर ने प्रत्यक्षी-करण भएको कुरामा विश्वस्त भएकी सुजाताद्वारा समर्पण गरिएको जीर्णोजनवाट बुद्धले बोधिलाभ गर्नु भएको घटनाबाट पनि अन्यो-न्यास्य सम्बन्धद्वारा फाइदा हुने कुराको संकेत सँगसँग स्त्री जातिको बाहुस्थितालाई अक बढी विश्लेषण गरेर देखाइविएको अनुमान हुन्छ । तर साधारण दृष्टिकोणले मात्र हेर्ने हो भन्ने बुद्धको दर्शनबाट आफ्नो भविष्य जीवनलाई सफलताको बाटोतिर डोऽप्राउन सुजाता जस्ता स्त्री चरित्रहरू सफल भएका छन् भन्ने कुराको सार पनि निस्कन्ध । अहोस् यहाँ रौचिरावर्णनसँग मतलब छैन, छ भन्ने – दार्शनिक अन्तर प्रबाहको संयोगमा व्यावहारिक दर्शनसँग छ । त्यससे यहाँ विशेषगरेर

व्यवहारानुकूल विषय बस्तुहरूले नै प्रमुखता देखाएका छन् भन्ने कुराको अभिधर्मिति हुन्थ्य । यस कुरालाई —

“सब्बं परवसं दुक्कर्वं, सब्बं इस्सरियसुखं ।  
साधारणे विहब्बन्ति, योगाहि दुरतिक्षमा” —

ले परिपुष्टि गर्दछ ।

हुन त उक्त गाथा कोशलराजाको हातमा परेको सम्पत्ती सम्बन्धी उदाहरण दिदै “मानिसमा जति लोभ सालचा तथा प्रेम पैदा हुन्थ्य त्यति नै दुःख हुन्थ्य” भन्ने कुरालाई दार्शनिक जलप लगाई रोचक-ढंगले प्रस्तुत गर्दै — “यदि दुःख अनुभवको इच्छा नगर्नेले प्रेम पनि गर्नु हुन्न” भन्ने कुरा पनि त्यतिकै सशक्तरूपमा आविभाव भएको छ, न भएको होइन । तर यसरी सर्वतो हेर्दा सबैमा मित्रता राख्नु पर्दछ भन्ने शिक्षा दिने बुद्धले यस प्रकारका उपदेशादिदा विरोधाभासको आभास परेता पनि “जसले कसैलाई प्रेम गर्दैन उसलाई शोक, सन्ताप्त बेदना आइपर्दैन, जसले प्रेम गर्दछ उसले दुःख पनि भोग्नु पर्दछ” भन्ने कुरालाई स्वाभाविक बताउदै, ‘‘दुःखको अनुभव गर्न नचाहनेले गाहंस्थ्य सम्बन्धी मायाजालमा न पर” भन्ने कुराद्वारा परिहार गर्न सकिन्थ्य ।

यहाँ अझ गहिरिएर संक्षिप्तरूपमा विचारगर्ने हो भने— दार्शनिक महत्वले भन्दा धर्मपुष्टि सामाजिक महत्वले नै विशेष स्थान पाएको छ— धर्म त्यस्तो हुनुपर्दछ जसले ठूला साना सबैलाई एके

सूत्रमा बाँधन सकोस् र जस्तोसुके कूरहृदयीलाई पनि सुहृदयी बनाई अर्काको सुखलाई पनि आफैले अनुभव गरेको सुखभन्दा पनि बढी सुख-ठानोस्-मन्ने आदर्शमय मावनाहूँ प्रस्फुरित गराउने चेष्टामात्र गरेको होइन प्रशस्त प्रयास समेत भएकोछ मन्ने कुरालाई प्रकारान्तरले दर्शाइएको छ र मानिसहरूलाई यसमा सरीक गराउन सरल साधन देखाइएको छ । यस्तै यस्ता कुराहूँको ऋमभा जीवनभर उपोसथ व्रत पालन गर्ने अष्टशील व्रतलाई कमसेकम एक दिन मात्र पनि सबै प्राप्तीहरू प्रति दयागर्ने, अदिन्नादानत्याग्ने, पवित्रहृदयीबन्ने, ब्रह्मचर्यमा रहने, सत्य तथा स्थोरबाची हुने; नृत्य, वाद्य, आभूषण, र शृङ्खार त्याग्ने जस्ता अष्टाङ्ग सम्पन्न व्रतबाट हुने फाइदाले तत्कालीन समाजमा मात्र नयाँ प्रकारको चेतना दिलाउने प्रयास गरेको होइन आजको समाजको मस्तिकमा समेत नयाँ प्रकारको चेतना भर्ने सरल साधन जुटाइएको छ र यत्री बस्ने व्यक्तिले १६ राज्य ( तत्कालीन समयका १६ राज्य भन्नाले — काशी, कोशल मगध, मथुरा, बृजी आदि आउँछन् ) को राजालेभन्दा पनि १६ खण्ड बढी सुख लुट्न पाउँछ मन्ने कुराको विश्लेषण गर्दै, यस्तो व्रतगर्ने मानिस देवलोकको साथै स्वर्ग जानसक्ने आभ्यासन दिइएको छ र नैतिकता पालनगर्ने मूलबाटो देखाइदिएको छ । जसबाट अशान्ति, अन्याय, अत्याचार, चोरी, बड्यन्त्र जस्ता अवाञ्छित तत्वरूपी वृक्षको जरै समेत उखेलिदिने योजना सिर्जेको छ । यसको परिपूर्तिमा प्रस्तुत संग्रहले विभिन्न साधन बढाउने योजना तयार पारेको छ । यस्तै कुराहूँको सन्दर्भमा आफूले पालनगर्ने अष्टांगिक उपोसथशील अरूलाई पनि पालन गराउनाले देवलोकमा पुन सकिन्द्र तर स्वार्थ-

बुद्ध शीलसे भने अन्य सम्प्रदायको भलो नहुने कुरालाई गोपालक-  
शील, निगण्ठ-शील जस्ता उपमाहरूले पुष्टधाइ गरिएको छ । अर्थात्  
निमष्ठ धर्म ( जैन धर्म ) केवल आफ्नो सम्प्रदायको उन्नयनकोलागि  
मात्रै छ भने—बुद्ध धर्म “बहुजन हिताय तथा बहुजन सुखायकोलागि  
मात्र प्रादुर्भाव भएको हो” भन्ने कुरालाई सामाजिक हितको आधार-  
शीलद्वारा परिपुष्टि गरिएको छ ।

एकातिर बुद्ध, धर्म, सङ्ख, शील, देवता तथा अहंतानुस्मरणले  
बस्तोसुरुक कठोर हृदयी मानिसलाई पनि पवित्र, स्वच्छ, निस्वार्थको  
आटोतिर पाइलासार्न सिकाइदिएको छ भने अर्कोतिर नियम केवल  
नियमकोलागि मात्र न मई, नियम ध्यावहारिक हुनुपर्ने कुरामा उत्तिकै  
सरसतालाई अंगाली विस्तृतरूपले व्याख्या गरिएको छ ।

विशेष गरेर प्रस्तुत पुस्तकले महिलाहरूकै प्रतिनिधित्व गरेको  
छ । तथापि नारी गुण सम्बन्धी पृष्ठभूमिको आधारमा राजनीति-  
वशंन, संस्कृति, सभ्यता र मानवीय धर्ममाथि विशेष जोड दिवै  
विभिन्न प्रकारले विभिन्न प्रकारका स्वभाव भएका मानिसहरूको फोटो  
खिच्न सफल भएको छ र यो यस्तो प्राङ्गण बनेको छ—जहाँ एकक्षण  
बसेर सिहाबलोकन गर्दा पनि तत्कालीन अवस्थाको मापदण्डको  
आधारमा भूत, भविष्य र वर्तमान कालका मानवीय विचारहरूको  
आदान प्रदानको साथै अती मानवीय कुराहरूतिर पनि विश्वस्त हुनुपर्ने  
कुराका रमाइला तथा अपूर्व दृश्यहरू क्रमसः देखापर्दछन् । जसको  
तुलनामा कतै कतै परम्परागतको दर्शनको परिप्रेक्षमा बुद्धदर्शनको

आवनाले पनि प्रकारान्तरले सामञ्जस्य स्थापना गरेको प्रतिष्ठानि  
भूतिएता पनि आफ्नेपनको तटस्थमार्ग तयार भएको अनुभव गर्न  
वाइन्छ, त्यस्तै पाइन्छ भने अर्को मानिसमा भएको कुटिलनीति र  
कूट-ध्यवहारको संक्षिप्त अनुभव पनि । हुन त यस्ता कुराहरूमा भन्दा  
स्त्री र पुरुष एक अर्काको पूरक हो र दुवैको संयोगमा मात्र शरीर-  
खडा हुन्छ, अन्यथा एक हातले मात्र ताली नबज्ञे कुरातिर सक्षित  
गरिएको छ । त्यसेले गृहस्थी जीवनकोनिमित्त महिला नै सबै कुरामा  
योग्य हुनुपर्छ भन्ने कुरालाई सारचान्तु पनें आवश्यकतातिर समाजको  
ध्यानलाई आकृष्ट गरिएको छ ।

विशेष गरेर बुद्ध धर्म सम्बन्धी विषयद्वारा आभूषित प्रस्तुत  
मुस्तक संघले स्त्री विवेकी नभएमा अर्थको अनर्थ हुन सक्तछ भन्ने  
कुरालाई पनि व्यक्त्याइएको छ । त्यस्तै नोकरचाकरहरूको स्वभावलाई  
रोचक ढंगले समावेश गराइएको छ र जीवनलाई शुद्ध आचरणमा  
लैजाने उपदेशहरू जोसुकेबाट पनि ग्रहण गर्न सकिनेछ भन्ने कुरातिर  
पनि मानिसको विचारलाई मोडिदिएको छ । त्यस्तै एकातिर मानिसको  
हातको औला बराबर नभएजस्तै सबै स्त्रीको हृदय कोमल मात्र हुन्छ  
भन्ने कुरातिर भने यसले विरोध जनाउँदै ढुङ्गाको जस्तो हृदय भएको  
श्यामावतीकी सौता मागन्दीय जस्ता स्त्रीहरूको परिचय पनि  
याठकहरूलाई गराइदिएको छ भने अर्कोतिर सत्यवादी तथा अरुको  
अभिलाषा परिपूर्तिकोनिमित्त सहर्ष आफ्नो मासु काटेर दिने जस्ती स्त्री—  
स्वरूपको पनि दर्शन गराई विएको छ ।

प्रस्तुत संग्रहमा बुद्ध-धर्मको सम्बद्धनकोनिमित्त प्रथासगर्ने नारी-हरूमध्येका दश नारीहरूको चारित्रिक विशेषता हेर्वा सबैमा भिज्ञामिन्ने विशेषताहरू नपाइने होइनन्, तं पनि अलौकिक विशेषता सम्पन्न नारीहरूलाई पनि देख्न पाइन्छ । जस्तै—आफूले दिएको क्षीरमोजन-द्वारा सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्त गराउने श्रेयलिने सुजाता, बिरामी भिक्षुलाई आफ्नो मासु काटेर दिने सुप्रिया, ७ वर्षसम्म गर्भ-घारण गरी वालक जन्माउने सुप्तवासा, बुद्ध धर्मके उच्चयनमालानाको कारणले घरभित्र डटेर मर्ने श्यामावती जस्ता चरित्रहरूको चारित्रिक विशेषताले गर्दा मानिसहरूलाई विभिन्न प्रकारका ज्ञानको ढोका खोलिदिएको छ र सुप्रिया जस्ताको चरित्रले त दधिवि, शिवी र दशरथ जस्तालाई विर्साइदिएको छ । पुनः बुद्धका वास्तविक सिद्धान्त-हरूलाई कौशम्बिक भिक्षुहरू सम्बन्धी कुराले खर्चाङ्ग्याई दिएको छ । किन कि—बुद्ध कहिल्ये पनि आफ्नो सिद्धान्तलाई आफैले राङ्गो भन्नु हुन्नथ्यो र यसको परीक्षा उपासकहरूबाट गराउनु हुन्नथ्यो । यसलेगर्दा बुद्धमा कुनै व्यक्ति, समाज तथा धर्मप्रति ईर्ष्या यिएन भन्ने कुराको अभिव्यक्ति—“जुन् भिक्षुहरू धर्मवादीहरू हुन् उसैको कुरालाई धारण गर” ले गरेको छ । यसबाट स्वयं बुद्धले धर्मादि विषयमा पक्षपात गरेको अनुभव हुँदैन । तर मनोवैज्ञानिक दृष्टिकोणले विचार गर्दा भने संशोधनतिर लागेको अनुभान हुन्छ र यसरी प्रस्तुत संग्रह-मायि सिहावलोकन गर्दा—“निर्बाण नै साँच्चैको सुख हो जहाँ दुःख हुँदैन” भन्ने सिद्धान्तमा आधारित भनको शान्तिकोनिमित्त पृथ्वी, अप्, तेज, वायु आकाश, नील, पीत, लोहित, श्वेत र विज्ञान

आदि दश कसिणको मार्गमार्ग ज्ञानदर्शन हेतुद्वारा हुने अर्थ प्राप्तिज्ञाई काली उपासिकाको कार्यकलापले पाठकहरूलाई थरु आदर्शन्मुख सांस्कारिक र उपदेशात्मक प्रवृत्तिको प्रसस्त परिदर्शन गर्ने सच्चार बाटो देखाई दिएको छ र स्वर्ग र नरक सम्बन्धी विवेचना गर्नमा पनि प्रस्तुत ग्रन्थले नारी वर्गको आँखा खोलिदिएकोछ । जसले गर्दा गृहस्थी जोवन सुखमय बन्न सक्छ । यस्तै यस्ता कुराहरूको पृष्ठ भूमिमार बुद्धका अलौकिक चमत्कारहरूलाई अङ्गाल्देव अचेतन मनलाई मनो-वैज्ञानिकताद्वारा चेतना दिलाउने प्रयासमा लागेको यस संग्रह आफ्नो सच्चा स्वरूप लिएर पाठकहरूको सँमुख खडा भएको छ ।

x

x

x

समस्या समाधान प्रति तल्लीन हुनु मुख्यतया चेतनशील व्यक्तिको काम हो, उ समस्यालाई देखेर चूप लाग्दैन, बरु विभिन्न उपायहरूद्वारा त्यसको समाधानको बाटो खोजदछ र मनोवैज्ञानिक ढंगले समाजलाई सही बाटोको संकेत गर्दछ—मन्ने कुरालाई चरितार्थ गर्दै बौद्ध ग्रन्थहरूद्वारा संग्रह तथा नेपालीमा रूपान्तर गरी धमाधम नेपालीहरूको पोल्टोमा हालिदिने अथक प्रयास गर्दैआउनु भएक्य पूर्ज्य अमृतानन्द महास्थविरज्यूको संग्रहमध्येको यो चौथो वरीष्ट संग्रह हो ।

हुन त आधुनिक भाषामा साहित्यको दृष्टिकोणले ३० पू० छेटौ शताब्दीको पालि ( मार्गधि ) भाषामा तुनना गर्न खोज्नु अज्ञानता

सिवाय केही हुँदैन । पुनः तत्कालीन भाषा बुद्धनकोनिमित्त भाषारूपी समुद्रमा केवल डुडुल्को भारेर मात्र पुर्दैन, गोता लगाउने पर्दैन । अनि मात्र त्यस समयको भाषाको माध्युर्यता पाइन्थ । अझ प्रष्ट शब्दमा भन्ने हो भने त्यस समयमा बोलिने ( यस संघभित्र प्रयोग भएको ) कुन भाषा हो, त्यो भनोवैज्ञानिकता पूर्ण छ भन्ने कुरालाई कुन बेला बसरी मानिसहरूसाई अनुपर्ने हो त्यसै बेला त्यसरी नै कोमल भाषाको प्रयोग बुद्धबाट र अन्य पात्रहरूबाट भएको पाइन्थ ।

यो शब्दानु वाचित संघह भएकोले—भाषा शैली, वचनको प्रयोग, वाक्य योजना, क्रियाका काल आदि सकभर तत्कालीन भाषा अनुसार नै प्रयोग भएकोले आधुनिक भाषासंग मेल नखाने कुरा संघरहकर्ताले पनि अनुभव नगर्नु भएको होइन र उल्लेख नगर्नु भएको बनि होइन । तेपनि प्रस्तुत संघरहको भाषालाई आधुनिक शैलीकोपन दिनेवित्तिक उत्तिष्ठेरको भाषा शैलीमै आघात पने हुनाले सकभर अस्ताको तस्ते शब्दानुवाद गर्नु भएको हो भन्ने कुरा यसभन्दा अधिल्लाई अरु तीन ग्रन्थद्वारा पुष्टचाइ गर्न सकिन्थ र प्रस्तुत संघह पढ्दवा बनि अनुभव हुन्थ । यदि आजको प्रचलित व्याकरण अनुसार अनुवाद जरि दिने हो भने त्यो भाषानुवाद हुन जाने सम्भावना आइपर्छ । यसो हुन गएपा त्यस बेलाको भाषाको आफ्नो स्वत्वको अनुभव पाठकहरूले कसरी गर्ने ? यसे कुराहरूसाई मूर्त्याउन त्यसै बेलाको शैली अंगाले को हुनुपर्छ । आज साँच्चै भन्ने हो भने बोली व्यवहारको ताच्छित्यतालाई सिक्ने हो भने तत्कालीन पालि ( मागधि ) भाषाबाट धेरै कुराहरू हामीले सिक्ने बाँकोरहेको अनुभव हुन्थ ।

हुन त टाइ र सूट लगाउने मानिसहरूलाई दोरा सुखाउ पुरानो लाग्छ, नराङ्गो लाग्छ र केही केही त असम्य मान्ने खालका पनि होलान्—यस्तै तालको विचारमा विचरण तथा अकाक्षे अनुकरणमात्र गर्नेहरूले प्रस्तुत संप्रहको भाषासाई खल्लो मान्नान् तर गुणसिन चाहनेले भने अवश्यमेव रसास्वाइन गर्ने छ । यसको बजे विशेषता हो—प्रत्येक पात्रको खोजपूर्ण परिचय जसलेगदा पाठकहरूलाई सूत्रमा अलमलिई रहनु पर्दैन र विशेष खोजी गर्नेहरूलाई त सुनमाथि सुगन्ध भएको छ ।

—चटुकृष्ण ‘भूषण’ एम० ए०

२०३०।५।२८

नमो वरस भगवतोऽरहतो सम्मासमुद्धस ।

## प्राककथन

त्रिपिटक मूलपालिबाट बुद्धसमकालका पात्रहरूको संप्रहगने कार्यक्रम अन्तरगतको यो चौथो संग्रह हो । “बुद्धकालीन राज-परिवारहरू” पछि “बुद्धकालीन महिलाहरू” वहिलोभाग प्रस्तुतुप्रथम पाठक वर्गका सामुन्नेचतुर्थ संग्रहको रूपमा राखिदिएको छ ।

पालिबाड़मयमा दुइ ठाउँमा उपासिकाहरूका नामहरू संग्रहित भएका पाइन्छन् । एक अङ्गुत्तरनिकायको एतदूअप्रबर्गमा भक्तो अङ्गुत्तरनिकायको, अष्टकनिपातको सामब्बवर्गमा (पृ. ४२८) । एतदूअप्रबर्गमा दशजना उपासिकाहरूका नामहरू र सामड्ज वर्गमा छब्बीस जना उपासिकाहरूका नामहरू समुल्लेख भएकाछन् । तीयी हुन्—

(१) बोडमा उपासिका, (२) सिरीमा उपासिका, (३) पद्ममा (पदुमा) उपासिका, (४) सुतना<sup>१</sup>उपासिका, (५) मनुजा<sup>२</sup>

१. सिहल र रोमनमा: ‘सुधना’, स्याममा: ‘सुधम्मा’ ।

२. स्याममा: ‘मणुजा’ ।

उपासिका, (६) उत्तरा उपासिका, (७) मुत्ता (मुक्ता) उपासिका, (८) खेमा<sup>१</sup> (क्षेमा) उपासिका, (९) हची<sup>२</sup> उपासिका, (१०) चुन्दी उपासिका, (११) विम्बी उपासिका, (१२) सुमना उपासिका, (१३) मलिल्का उपासिका (महारानी), (१४) तिस्सा (तिश्या) उपासिका, (१५) तिस्समाता (तिश्यमाता) उपासिका, (१६) सोणा<sup>३</sup> उपासिका, (१७) सोणायमाता उपासिका, (१८) काणा उपासिका, (१९) काणमाता उपासिका, (२०) उत्तरानन्दमाता<sup>४</sup>, (२१) विशाखा मृगारमाता, (२२) खुर्जु-त्तरा उपासिका, (२३) श्यामावती उपासिका, (२४) सुप्पवासा (सुप्रवासा) कोळियधीता, (२५) सुप्रिया उपासिका र (२६) नकुलमाता गृहपत्नी ।

उपरोक्त दुइ वर्गहरूमध्ये मैले अङ्गगुत्तरनिकायको एतदअप्रकाश दश उपासिकाहरूका कुराहरू प्रस्तुत ग्रन्थमा समुल्लेख गरिदिएको छु । यिनीहरू सम्बन्धी मूलपालिमा भेट्टिएका मूलसूत्रहरू, सूत्रहरूका संग्रहमा र अरु त्यस त्यस पात्र सम्बन्धी अर्थकथाहरूमा भेट्टिएका कारण-हरूलाई समेत एकत्रितपारी परिचयकोरूपमा उल्लेख गरिदिएको छु ।

१. सिहल र रोमनमा ‘खेमा सोमा’ ।

२. रोमनमा ‘रूपी’ ।

३. स्याममा: ‘सोण माता’ ।

४. स्याममा: ‘उत्तरमाता’

यी सबै उपासिकाहरू बुद्धारा अग्रस्थान प्राप्त भएका हुन् । यिनीहरू आ-आफ्ना विशेष गुणले युक्त भएका छन् । यसरी विशेष गुणले सम्पन्न भएका महिलाहरू यसप्रकार छन्—

(१) सुजाता उपासिका, (२) विशाखा महाउपासिका,  
 (३) खुञ्जुत्तरा उपासिका, (४) श्यामावती उपासिका, (५)  
 उत्तरानन्दमाता उपासिका, (६) सुप्रवासा उपासिका, (७)  
 सुप्रिया उपासिका, (८) कात्यायनी उपासिका, (९) नकुलमाता  
 गृहपत्नी तथा (१०) काली उपासिका ।

यिनीहरूको सम्बन्धलाई लिएर मूल पालि ग्रन्थहरूमा खोबी-  
 गर्दा सूत्रपिटकमा २७ सूत्रहरू र विनयपिटकमा १० गरी जम्मा  
 संतीस (३७) सूत्रहरू भेटिएका छन् । यिनीहरूमध्ये—

Dhamma.Digital

सूत्रपिटकको अङ्गुत्तरनिकायमा २१, संयुक्त निकायमा १,  
 विमानवत्थुपालीमा १ र उदानपालिमा ४; विनयपिटकको महावर्ग-  
 पालिमा ५, चुल्लवर्गपालिमा २, पाराजिकपालिमा २, पाचित्तिय  
 पालिमा १ गरी संतीस (३७) पुरेका हुन् ।

आयाचनावर्ग र आयाचन सूत्रको कुरा एउटै भएकोले  
 दुइमध्ये एकको मात्र अनुदित भएको दुँदा उपलब्ध संतीस सूत्रहरूमध्ये  
 स्त्रीस सूत्रहरूको मात्र अनुवाद प्रस्तुत गरिएको छ ।

(१) सुजाताकोषारेमा—सूत्रपिटकको अङ्गुत्तरनिकायमा

एकं ठाउंमा मात्र समुल्लेख भएको पाइन्छ ।

(२) विशास्खाकोबारेमा— सूत्रपिटकको अड्गुत्तरनिकायमा पाँच ठाउंमा र उदानपालिमा दुइ ठाउंमा; विनयपिटकको महावग्ग-शालिमा चार ठाउंमा, चुल्लवग्गपालिमा दुइ ठाउंमा, पाराजिकपालिमा दुइ ठाउंमा र पाचित्तियपालिमा एक ठाउंमा गरी जम्मा सोन्ह ठाउंमा समुल्लेख भएका पाइन्छन् ।

(३) खुञ्जुत्तराकोबारेमा— सूत्रपिटकको सयुक्तनिकायमा एक ठाउंमा, अड्गुत्तरनिकायमा तीन ठाउंमा गरी जम्मा चार ठाउंमा समुल्लेख भएका छन् ।

(४) श्यामावतीकोबारेमा— सूत्रपिटकको अड्गुत्तरनि- काय र उदान पालिमा एक एक ठाउंमा समुल्लेख भएको छ ।

(५) उत्तरानन्दमाताकोबारेमा— सूत्रपिटकको अड्गु- त्तरनिकायमा र विमानवत्थुपालिमा गरी दुइ ठाउंमा छन् ।

(६) सुप्रवासाकोबारेमा— सूत्रपिटकको अड्गुत्तरनिकायमा दुइ ठाउंमा र उदानपालिमा एक ठाउंमा गरी जम्मा तीन ठाउंमा समुल्लेख भएका पाइन्छन् ।

(७) सुप्रियाकोबारेमा— सूत्रपिटकको अड्गुत्तरनिकायमा एक ठाउंमा र विनयपिटकको महावग्गपालिमा एक ठाउंमा गरी जम्मा दुइ ठाउंमा समुल्लेख भएका पाइएका छन् ।

(८) कात्यायनीकोबारेमा— सूत्रपिटकको अङ्गुतरनि-  
कायमा एक ठाउँमा मात्र उल्लेख भएको पाइएको छ ।

(९) नकुलमाताकोबारेमा— सूत्रपिटकको अङ्गुतरनिकायमा  
चार ठाउँमा समुल्लेख भएका पाइन्थन् ।

(१०) काली उपासिकाकोबारेमा— सूत्रपिटकको अङ्गु-  
तरनिकायमा दुइ ठाउँमा समुल्लेख भएका पाइएका छन् ।

यी सूत्रहरूका नामहरू निम्न प्रकार हुन्—



### १. सुजाता उपासिका:

Dhamma.Digital

पृष्ठः<sup>१</sup>

पृष्ठः<sup>२</sup>

१. अं. नि-१ २६: एतदगसुत्

१८

### २. विशाखा महाउपासिका:

१. महा. व.	३०६: विसाखावत्यु, चौवरशखन्धकं	१००
२. चुल्म. व.	२१८: घट-कतक, खुदकवत्युशखन्धकं	११२

१. नालन्दा पालि ग्रन्थको पृष्ठ ।

२. प्रस्तुत ग्रन्थको पृष्ठ ।

	पृष्ठः		पृष्ठः
३. महा. व.	३११:	निसीदनादिअनुजानना, चीवरक्खन्धकं	११५
४ पाचि. पा.	२१४:	चतुरासीतिमपाचित्तियं, पाचित्तियकण्डं	११६
५. चुल्ल. व.	२६५:	सङ्घकवत्थु, सेनासनवर्खन्धकः	१२१
६. महा. व.	३८७:	अट्टारसवत्थुकथा, कोसम्बक्खन्धकं	१२२
७. अं. नि-१	२७:	एतदग्गमसुत्तं	१२४
८. अं. नि-८.	३६२:	दुतियविसाखासुत्तं	१२५
९. अं. नि-८.	३५२:	विसाखासुत्तं	१२९
१०. अं. नि-८.	३६४:	पठमइघत्तोकिक्षसुत्तं	१४३
११. उदा. पा.	८३:	विसाखासुत्तं	१४८
१२. पारा. पा.	२७८:	पठमअनियतो, अनियतकण्डं	१५०
१३. पारा. पा.	२८२:	दुतियअनियतो, अनियतकण्डं	१५५
१४. महा. व.	१५९:	अधिम्मकतिका, बस्तूपर्वायिक्खन्धकं	१५८
१५. अं. नि-३	१९०:	उपोसथसुत्तं	१६०
१६. उदा. पा.	१७४:	विसाखासुत्तं	१८१

### ३. खुञ्जुतरा उपासिका

१. सं.नि. II. १९६:	एकघोतुसुत्तं	२१५
२. अं. नि-१. २७:	एतदग्गमसुत्तं	२१६
३. अ. नि-२. ८१:	आयाचनवर्गो	२१९
अं नि-४. १७४:	आयाचनसुत्तं	

पृष्ठः

पृष्ठः

## ४. श्यामावती महारानी

१. अं. नि-१. २७ः एतदग्गमुत्तं	२६२
२. उदा. पा. १६०ः उदेनमुत्तं	२६३

## ५. उत्तरानन्दमाता उपासिका

१. अं. नि-१. २७ः एतदग्गमुत्तं	२९४
२. विमा. व. १८ः उत्तराविमान	२९५

## ६. सुष्पवासा उपासिका

१. अं. नि-४. ६६ः सुष्पवासामुत्तं	३१०
२. अं नि-१. २७ः एतदग्गमुत्तं	३१३
३. उदा. पा. ७९ः सुष्पवासामुत्तं	३१४

## ७. सुप्पिया उपासिका

१. महा. व. २३३ः मनुस्समंसपटिक्षेपकथा, भेसज्जकखन्धकं	३२८
२. अं. नि-१. २७ः एतदग्गमुत्तं	३३५

## ८. कातियानी उपासिका

१. अं नि-१. २७ः एतदग्गमुत्तं	३४३
------------------------------	-----

पृष्ठः

पृष्ठः

## ९. नकुलमाता गृहपत्नी

१. अं. नि-८. ३६२: नकुलमातासुतं	३५९
२. अं. नि-४. ६५: पठमसमजीवोसुतं	३६३
३. अं. नि-६. १७: नकुलपितुसुतं	३६६
४. अं. नि-१. २७: एतदगासुतं	३७१

## १०. काली उपासिका (कुररघरकी)

१. अं. नि-१०. १३५: कालीसुतं	३९८
२. अं. नि-१. २७: एतदगासुतं	४०७

+

Dhamma.Digital

+

+

प्रस्तुत ग्रन्थमा, शायद कहीं कहीं संझानामहरू र व्युशब्दहरूमा ‘श’ वा ‘ष’हनुपर्ने ठाउंमा ‘स’; ‘ओ’ हनुपर्ने ठाउंमा ‘ओ’; ‘ए’ हनुपर्ने ठाउंमा ‘ए’ वा ‘ओ’ आदि भएको जस्तो पाठकहरूलाई सामनसब्द । त्यस्ता ठाउंहरूमा पालि शब्दकै प्रयोग भएकोहुँदा त्यसो हुनगएको हो । पालि मागधि भाषामा प्रचलित संस्कृत भाषामा खेँ ‘ऐ, ओ, औ, रेँ, श, ष, झ तथा ख’ अक्षरहरू छन् । पालि मागधि भाषामा निम्नप्रकारका स्वर तथा व्यञ्जनहरू छन्—

स्वरः— अ, आ, इ, ई, उ, ऊ, ए, ओ, अं ।

व्यञ्जनः— क, ख, ग, घ, ङ, च, छ, ज, झ, झ,  
 ट, ठ, ड, ढ, ण, त, थ, व, ष, न,  
 प, फ, ब, भ, म, य, र, ल, व, स, ह, ल् ।  
 क, का, कि, की, कु, कू, के, को, कं ।

यस अनुसार केही पालि शब्दहरूको संस्कृत रूपान्तरका  
 उदाहरण यसप्रकार छन्—

पालि:	संस्कृतः	पालि:	संस्कृतः
अप्पमाद	= अप्रमाद	उपेक्षा	= उपेक्षा
अरियसच्चं	= आर्यसत्य	उतु	= अतु
अखर	= अक्षर	उद्ध	= उद्धं
अग्नि	= अग्निः	उण्णाम	= ऊर्णाम
अमत	= अमृत	एतरिय	= एतरीय
अबकोसक	= आक्रोशक	ओकास	= अवकाश
आकास	= आकाश	ओपपातिक	= औपपातिक
आचरिय	= आचार्य	ओरसपुत्तो	= औरसपुत्र
इण	= ऋण	कच्चायन	= कात्यायन
इस्सर	= ईश्वर	कम्म	= कर्म
इसि	= ऋषी	कस्सक	= कृषक
इस्सरनिमित	= ईश्वरनिमित	कोसल	= कोशल

पालिः	संख्यतः	पालिः	संख्यतः
खमा	=	क्षमा	ति-पिटक
खन्ध	=	स्कन्ध	तण्हा
खगा	=	खण्ग	तपस्ति
खन्ति	=	क्षान्ति	तदचरियं
गव्यम्	=	गर्भ	अद्भभाव
गजनं	=	गर्जनम्	धिर
गिज़	=	गृद्ध	दवख
गोतम्	=	गौतम	दस्सन
गोतमि	=	गौतमी	दिव्यचक्षु
चक्षु	=	चक्षु	दीर्घनिकाय
चरिया	=	चर्या	धम्म
चेतिय	=	चंत्य	धञ्जं
छेड़ज	=	छेदय	नरग
जच्छन्धो	=	जात्यान्ध	निद्वान
ज्ञान	=	ध्यान	निगण्ठ
ज्ञानबल	=	ज्ञानबल	निच्चल
आयधम्म	=	त्यायधर्म	पमाद
आयमगो	=	त्यायमार्ग	पच्चक्खं
जेय	=	ज्ञेय	पणित

पालिः	संस्कृतः	पालिः	संस्कृतः
पद्म	पक्ष	यद्म	यक्ष
पुत्	पुत्र	यसपुत्	यशपुत्र
पोवखर	पुष्कर	यट्टु	यष्ठी
फस्स	स्पर्श	यसोधरा	यशोधरा
बोधिसत्त	बोधिसत्त्व	रट्टपाल	राष्ट्रपाल
बोज्जन्नः	बोध्यज्ञः	रञ्जो	राजा
भग्ग	भग्ग	रक्खपाल	रक्षपाल
भद्रावति	भद्रावती	लक्षण	लक्षण
भद्रिय	भद्रीय	लवन	लवण
भिक्खु	भिक्षु	वसिटट	वशिष्ठ
भेसज्ज	भेषज्यं	विशाखा	विशाखा
भग्गो	मार्ग	विशुद्धिमग्ग	विशुद्धिमार्ग
भज्जमनिकाय = मध्यमनिकाय		बोहार	व्यवहार
महावग्ग	महावर्ग	संयुतनिकाय	संयुक्तनिकाय
मनुस्स	मनुष्य	सस्सतं	शाश्वत
मच्चु	मृत्यु	समण	श्रमण
मातिपोसक	मातृपोषक	सब्बञ्जु	सर्वज्ञ
मोक्ख	मोक्ष	सद्गा	अद्वा

पालिः	संस्कृतः	पालिः	संस्कृतः
सामावति	= श्यामावती	ततिय	= तृतीय
सील	= शील	चतुर्ठं	= चतुर्थं
सामणेर	= शामणेर	पञ्चम	= पञ्चम
सुप्पवासा	= सुप्रवासा	छटिं	= षष्ठी
सुप्पिद्या	= सुप्रिद्या	सत्तमि	= सप्तमी
सुत्तं	= सूत्र	अष्टमि	= अष्टमी
पठम	= प्रथम	नवमि	= नवमी
द्वितिय	= द्वितीय	दसमि	= दशमी

X

X

X

नेपाली साहित्यमा पनि बुद्धधर्मका ग्रन्थहरू उपलब्ध हुन सकुन् तथा बुद्धका समयमा घटेका घटनाहरूसंग पाठकहरू परिचित हुन सकुन् भन्ने आदि उद्देश्यले यी संकलनहरू तयारपार्ने प्रयास गरेकोहुँ । अरु भन्नुपर्ने कुराहक यसमन्वा अघिल्ला ग्रन्थहरूका प्राक्कथनहरूमा उल्लेख गरिनेसकेको छु ।

प्रस्तुत ग्रन्थको लेखाइको काम १दा ४।२०२९मा शुरूरो दा ४।२०३०मा सिद्धिएको थियो । अनुवादको काम सिद्धिएपछि परिचयहरू लेखेकाम पात्पा तान्सेनमा सम्पन्न गरेको थिए । तान्सेनमा बसुञ्जेलसम्म थी रणबहादुर शावयपरिवारहरू तथा श्री बाबुकाजी शाक्यपरिवारहरूबाट पाएको उपस्थानकोनिमित्त

बहाँहरु प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु । ग्रन्थ संशोधन कार्यमा र प्रूफहेन्टे काममा समेत अत्यन्त मैत्रीपूर्ण सहयोग पाएकोमा श्री बटुकृष्ण ‘भूखण’ एम. ए. प्रति सारैनं आभारी छु । साँच्चे घने हो भने प्रस्तुत ग्रन्थ पाठकवर्गहरूका समक्ष राख्न सकेको नै बहाँबाट पाएको सौहार्दपूर्ण सहयोगकै फल हो । बहाँबाट निरन्तर सहयोग पाउन सकेकोमा नै मेरोनिमित ठूलो सौभाग्यको कुरा हुन गएको छ । आनन्द कुटीवासी श्री चन्द्र उपासकले दिनहुँदै निरालसत्तापूर्वक प्रेसबाट प्रूफ ल्याउने र लेखाने कामको सहयोग न पाएको भए पनि पाठकहरूका सामुन्ने यो ग्रन्थ प्रस्तुतगर्न गाहारे पर्थ्यो होला, अतएव उनी प्रति पनि मैत्रीपूर्वक धन्यवाद ज्ञापन गरेकोछु । त्यस्तंगरी यदि “आनन्दकुटी विहार गुठी”ले यस्तो महंगीको समयमा यो ग्रन्थ प्रकाशन गर्ने जस्तो बहुत जिम्मेवार नलिएको भए पनि पाठकहरूले प्रस्तुत ग्रन्थ हेर्न पाउनु थिएन होला । अतएव गृही उपासक-कर्तव्य पालनगर्दै ग्रन्थ प्रकाशन गरेकोमा गुठीका सदस्य-सचिव श्री तीर्थनारायण मानन्धर लगायत सबै सदस्यहरु प्रति कृतज्ञता-माव ज्ञापन गरेको छु ।

अन्तमा संज्ञा नामावली र शब्दावलीकोनिमित्त प्रारम्भिक शब्दहरू लेखिदिने कार्य गरिदिएकोमा आयुष्मान् कुमार काश्यप स्थविर र अंग्रेजीमा प्रिफेस तयारपानै काममा श्री प्रा० कृष्णबहादुर मानन्धरबाट मैत्रीपूर्ण सहयोग पाएकोमा बहाँहरु प्रति पनि कृतज्ञता ज्ञापन नगरी बस्न सकिदैन ।

पाठकहरूको सुविधाकोनिमित्त ग्रन्थको पादटिप्पणिमा सूत्रहरू तथा अर्थकथाहरूका नामहरू उल्लेख गरिदिएको छु, त्यस्त यथासम्बन्ध

२८ ]

प्राक्कथन

शीर्षकहरू, ग्रन्थको अन्तमा संज्ञानामहरूको शब्दावली, विशेष  
शब्दहरूका शब्दावली तथा गाथाहरू (श्लोक)का पद-सूचि समेत  
राखिदिएको छु ।



आनन्दकुटी,  
स्वयम्भू, काठमाडौं,  
नेपाल ।

— भिक्षु अमृतानन्द

२७।५।२०३०

## संक्षिप्त शब्दको अर्थ—

अं. नि-१ = अंगुत्तरनिकाय एककनिधातो ।

अं. नि. = अंगुत्तरनिकाय ।

अं. नि. अ. क. } = अंगुत्तरनिकाय अर्थकथा ।  
अ. अ. क. }

अ. क. = अर्थकथा ।

अप. पा. = अपदानपालि ।

अप. अ. क. = अपदान अर्थकथा ।

अभि. प. = अभिधानप्पदोपिका ।

गा. = गाथा ।

अना. वं. = अनागतवंसो ।

इति. वु. = इतिवुत्तकपालि ।

इति. वु. अ. क. = इतिवुत्तक अर्थकथा ।

उदा. पा. = उदान पालि ।

उदा. अ. क. = उदान अर्थकथा ।

चुल्ल. व. = चुल्लवग्गपालि ।

चुल्ल. व. अ. क. = चुल्लवग्ग अर्थकथा ।

जा. पा. = जातकपालि ।

जा. अ. क. = जातक अर्थकथा ।

थेर. गा. = थेरगाथापालि ।

येर. गा. अ. क.=येरगाथा अर्थकथा ।

येर. अप.=येरगाथाअपदान ।

येर. अप. अ. क.=येरअपदान अर्थकथा ।

येरी. गा. =येरीगाथापालि ।

येरी. गा. अ. क.=येरीगाथा अर्थकथा ।

येरी. अप.=येरी अपदान ।

येरी. अप. अ. क.=येरी अपदान अर्थकथा ।

दी. नि.=दीर्घनिकाय

दी. नि. अ. क. }  
दी. अ. क. } =दीर्घनिकाय अर्थकथा ।

धम्म. प.=धम्मपद ।

धम्म. अ. क. }  
ध. अ. क. } =धम्मपद अर्थकथा ।

पर्यं.=पञ्चसूदनी ।

पारा. पा.=पाराजिकपालि ।

पारा. अ. क.=पाराजिक अर्थकथा ।

पाचि. पा.=पाचित्तियपालि ।

पाचि. अ. क.=पाचित्तिय अर्थकथा ।

पटि. म.=पटिसम्भवामग्गो ।

पटि. म. अ. क.=पटिसम्भवामार्ग अर्थकथा ।

पेत. व.=पेतवत्यु ।

पेत. व. अ. क.=पेतवत्यु अर्थकथा ।

ब्रु. वं=बुद्धवंसो ।

बु. वं. अ. क.=बुद्धवंस अर्थकथा ।

बु. शा.=बुद्धकालीन शाहाण ।

बु. गृ.=बुद्धकालीन गृहस्थीहरू ।

बु. रा.=बुद्धकालीन राजपरिवार ।

म. नि.=मञ्चमनिकाय ।

म. नि. अ. क. } —मञ्चमनिकाय अर्थकथा ।  
म. अ. क.

महा. व.—महावग्गो ।

महा. व. अ. क.=महावग्ग अर्थकथा ।

विमा. व.=विमानवत्थु ।

विमा. व. अ. क.=विमानवत्थु अर्थकथा ।

विसु. म.=विसुद्धिमण्डो ।

सम. पा.=समन्त पासादिका ।

सं. नि.=संयुक्तनिकाय ।

सं. नि. अ. क. } —संयुक्तनिकाय अर्थकथा ।  
सं. अ. क.

सुमं. वि.=सुमञ्जलविलासिनी ।

सुत्त. नि.=सुत्तनिपात ।

सुत्त. नि. अ. क. } —सुत्तनिपात अर्थकथा ।  
सु. नि. अ. क.

हि. बु. च.=हिन्दी बुद्धचर्या ।

हि. सं. नि.=हिन्दी संयुक्तनिकाय ।

हि. मि. प्र.=हिन्दी मिलिन्द-प्रश्न

४२ ]

D. P. P. = Dictionary of Pali-Proper Names.

G. D. = The Geographical Dictionary of Ancient  
and mediaeval India

Dhamma.Digital

---

## मूल पालि ग्रन्थहरू—

महावरगपालि ( महावर्गपालि )

चूलवरगपालि ( चूलवर्गपालि )

पाराजिकपालि ( पाराजिकपालि )

पाचित्तियपालि ( पाचित्तियपालि )

संयुक्तनिकाय ( संयुक्तनिकाय )

अङ्गुत्तरनिकाय ( अङ्गोत्तरनिकाय )

दीर्घनिकाय ( दीर्घनिकाय )

मज्जमनिकाय ( मष्यमनिकाय )

उदानपालि ( उदानपालि )

## सहायक गन्थहरू—

सम्मपद ।

ज्ञातकपालि ।

इतिवुत्तकपालि ।

विमानवत्थु ।

पेतवत्थु ।

बुद्धवंसो ।

येरगाथापालि ।

येरीगाथापालि ।

येरापदान ।

येरी अपदान ।

विसुद्धिमग्गो ।

षट्टिसन्मिदामरग्गो ।

कुत्तनिपात ।

समन्तपासादिका नामक विनयपिटक अर्थकथा ।

मनोरथपूरणो नामक अडुगुनिकाय अर्थकथा ।

सुमङ्गलविलासिनी नामक दीर्घनिकायार्थकथा ।

सारथप्पकासिनी नामक संयुक्तनिकायार्थकथा ।

पपञ्चसूदनी नामक मञ्जिष्ठनिकायार्थकथा ।

परमत्थदीपनी नामक थेर-येरीगाथा अर्थकथा ।

परमत्थदीपनी नामक उदान अर्थकथा ।  
 परमत्थदीपनी नामक हितिवुतक अर्थकथा ।  
 परमत्थदीपनी नामक विमानवत्यु-पेतवत्यु अर्थकथा ।  
 परमत्थजोतिका नामक सुत्तनिपात अर्थकथा ।  
 सद्गमपकासनी नामक पटिसम्भवामार्ग अर्थकथा ।  
 मधुरद्विलासिनी नामक बुद्धवंस अर्थकथा ।  
 विसुद्धजनविलासनी नामक अपदान अर्थकथा ।  
 क्षम्मपद्मुक्तया ।

चातकटुकथा ।

संख्या धम्मदीपनी ।

अभिधानप्पदीपिका ।

अमरकोष—श्री अमरसिंह सम्पादित—श्री मङ्गलाल 'अभिमन्यु' ।

शब्दार्थ-कौस्तुभ—घतुर्वेदी द्वारकाप्रसाद ।

शद्गमचन्द्रकोष—पण्डित गणेशदत्त शास्त्री ।

नेपाली शब्द-कोष—बालचन्द्रशर्मा ।

सिहल बुद्धचर्या—आनन्दमंत्रेय महास्थविर ।

हिन्दी बुद्धचर्या—राहुल सांकृत्यायन ।

" मज्जुमनिकाय— " "

" दीघनिकाय— " " मिक्षु जगदीश काश्यप ।

" विनय-पिटक— " "

" अंगुस्तरनिकाय— भद्रत आनन्द कौशल्यायन ।

" संयुत्तनिकाय— मिक्षु जगदीश काश्यप, मिक्षु धर्मरक्षित ।

हिन्दी विशुद्धि मार्ग— चिकु धर्मरक्षित ।

” मिलिन्द-प्रसन्न — चिकु जगदीश काशयप ।

बुद्धकालीन ब्राह्मण— सेवक

बुद्धकालीन गृहस्थीहरू—”

बुद्धकालीन राजपरिवार—”

Pali-English Dictionary- T. W. Rhys Davids and  
william Stede.

The Geographical Dictionary of Ancient and  
Mediaeval India—Nundo Lal Dey.

Dictionary of Pali-Proper Names—Dr. G. P.  
Malalasekara.

## त्रि-पिटक

सुत्तपिटक :	विनविपिटक :	अभिधम्मपिटकः
१—दीघनिकाय	१—वाराजिकपालि	१—धर्मसङ्ग्रहि
२—मञ्जुस्मनिकाय	२—पावित्तियपालि } सुत्तविभज्जः	२—विभज्जः
३—संयुत्तनिकायय	३—महावग्गपालि }	३—धातुकथा
४—अंगुस्तरनिकाय	४—चुल्लवग्गपालि }	४—पुण्गलपञ्जस्ति
५—खुदकनिकाय	५—परिवारपालि	५—कथावत्यु
		६—यमक
		७—पट्टान

- (१) खुदकपाठ
- (२) धर्मपद
- (३) उदान
- (४) इतिवृत्तक
- (५) सुत्तनिपात
- (६) विमानवत्यु
- (७) पेतवत्यु
- (८) वेरगाथा
- (९) वेरीगाथा
- (१०) जातक
- (११) निहेस { १—महानिहेस  
                  २—चुल्लनिहेस
- (१२) पटिसम्भवामरण
- (१३) अपदान
- (१४) बुद्धवस
- (१५) चरियापिटक




# विषय-सूची

	पृष्ठः	पृष्ठः
Preface	a	
भूमिका	१	
प्रावक्यन	१५	
संक्षिप्त शब्दको अर्थ	२६	
मूलग्रन्थहरू	३३	
सहायक ग्रन्थहरू	३४	
त्रिपिटक	३७	
<b>१. सुजाता उपासिका</b>	<b>१-१८</b>	
परिचय	१	
क्षीर भोजन	२	
सुजाता र चुन्दको भोजन	६	
शरणागमन	९	
मिन्नामिन्ने सुजाताहरू	१४	
१-अग्रस्थान	१८	



Dhamma.Digital

	पृष्ठः	पृष्ठः
२. विशाखा महाउपसिका	१८-१९४	
परिचय	१९	
बुद्धसंग प्रथम भेट्	२०	
आवस्तीको मृगारकुल	२३	
पञ्चकल्याण-गुण	२४	
विशाखाको विवाह	२५	
को को दगुर्दा राङ्गो देखिदैन	२७	
जन्तीहरूको स्वागत	३२	
“महानतापसाधन”	३४	
दश अतिहरू	३५	
दाइजो	३७	
आवस्तीमा विशाखाको स्वागत	३९	
मृगारकुलमा मङ्गलोत्सव	४०	
दश अतिको अर्थ	४५	
“मृगारमाता” भन्ने नाम	४६	
‘घनमटूक पसाधन’	५१	
सन्तानहरू	५२	
सुन्दर ईर्यापिथ	५३	
केही सन्तानहरूको नाम	५३	
विशाखाको यशकीर्ति	५६	
विहार निर्माणको संकल्प	५७	



Dhamma Digital

	पृष्ठः	पृष्ठः
विहार-निर्माण	६३	
विहार महोत्सव	६८	
विशाखाको सामाजिक जीवन	७३	
सङ्घसेवा	७९	
पूर्वाराम विहारमा लगावान् बुद्ध	८२	
बुद्धको दिन-चर्चा	८३	
पूर्वाराम विहारको महत्ता	८७	
अन्तिमधरी	९४	
मिश्राभिन्न विशाखाहरू	९५	
वंशवृक्ष	९८	
१—आठवरहरू	१००	
२—घंटो आदि दान	११२	
३—रूपाल दान	११५	
४—रत्नहरू लिन हुम्म	११६	
विशाखाको आभूषण	११८	
५—साहित्यिक विहार	१२१	
६—कौशल्यिक मिक्षुहरू	१२२	
७—अग्रस्थान	१२४	
८—पत्नीगुण	१२५	
९—उपोसथ-द्रत	१२९	
दिव्यसुख र आयु	१३३	



	पृष्ठः	पृष्ठः
१०—इहलोक र परलोकको विजय	१४३-	१४३-
११—पराधीनता दुःख हो	१४८-	१४८-
१२—अनिश्चित नियम (क)	१५०-	१५०-
१३—अनिश्चित नियम (ख)	१५५-	१५५-
१४—नियम बनाउन दुश्म	१५८-	१५८-
१५—तीनप्रकारका उपोसथ-न्रतहरू	१६०-	१६०-
गौपलक-उपोसथ	१६१-	१६१-
निगण्ठ-उपोसथ	१६२	१६२
आर्य-उपोसथ	१६३-	१६३-
अरहन्त अनुकरण	१७२-	१७२-
दिव्य-सुख र भायु	१७५-	१७५-
१६—जति प्रेम उति दुःख	१८१	१८१



Digitized by srujanika.Digital

### ३. खुञ्जुत्तरा उपासिका १८५-२१९

परिचय	१८५-
घोषकोत्पत्ति	१८५-
हत्याको षड्यन्त्र	१८८-
घोषक श्रेष्ठीको पुष्ट्यचेतना	२००
खुञ्जुत्तराको जन्म	२०२-
खुञ्जुत्तराको पूर्वकर्म	२०२-
पाण्डित्यता	२०४-

	पृष्ठः	पृष्ठः
उत्कृष्ट जीवन	२१०	
अधिल्ला जन्महरू	२१२	
मिन्नाभिन्ने खुज्जा (=लंगडी)हरू	२१४	
१-मापदण्ड	२१५	
२-अप्रस्थान	२१८	
३-आयाचना	२१९	

## ४. श्यामवती महारानी

२२०-२६५

परिचय	२२०
अहिवातक रोग	२२२
आमाबाबुको मृत्यु	२२३
श्यामावती भन्ने नाम	२२७
श्यामावतीको विवाह	२२९
सौतेनीहरू	२३२
मागन्दीयको वह्यन्त्र	२३६
मैत्रीको प्रभाव	२४१
मैत्रीको फल	२४७
मरण	२५०
पूर्वकर्म	२५५
मिन्नाभिन्ने सामा (=श्यामा)हरू	२६०
१-अप्रस्थान	२६२

	पृष्ठः	पृष्ठ
२.-अनिष्टकल मरण		२६३
३.-उत्तरानन्दमाता	२६६-३०१	
परिचय		२६६
पूर्णसिंह दरिद्री		२६७
सारिपुत्र-सेवा		२६८
पूर्णसिंहलाई श्रेष्ठोपद		२७१
गृहप्रवेश र उत्तराको विवाह		२७६
उत्तरा पतिकुलमा		२७८
सङ्घसेवा र मैत्रीध्यानको प्रभाव		२७९
सिरिमा गणिकाको पश्चात्ताप		२८३
बुद्धोपदेश		२८६
उत्तराको प्रतिभा		२८७
भिन्नाभिन्ने उत्तराहरू		२८९
१.-अग्रस्थान		२९४
२.-उत्तरा-विमान		२९५
४.-सुप्तवासा उपासिका	३०२-३२१	
परिचय		३०२
पतिकुलमा		३०३
एकसातासम्म भोजनवान		३०४

	पृष्ठ	पृष्ठ
<b>सङ्ख्येवा</b>		३०८
१--प्रणीत दान		३१०
२--अग्रस्थान		३१३
३--सातवर्ष गर्भधारण		३१४
<b>७. सुप्रिया उपासिका</b>	<b>३२२-३३५</b>	
परिचय		३२२
मिन्नामिन्ने सुप्रिय ए सुप्रियाहरू		३२५
१--स्व-मांस दान		३२८
२--अग्रस्थान		३३५
<b>८. कात्यायनी उपासिका</b>	<b>३३६-३४३</b>	
परिचय		३३६
कात्यायनी नामहरू		३४२
१--अग्रस्थान		३४३
<b>९. नकुलमाता गृहपत्नी</b>	<b>३४४-३७१</b>	
परिचय		३४४
नकुलमाता को विवाह		३४६
भगवान्-संग पहिलो भेट		३४७

	पृष्ठः	पृष्ठः
सुखमय दास्पत्य जीवन	३५०	
बुद्धोपदेश	३५२	
सत्यकृपा	३५५	
नकुल नामहरू	३५८	
१--नारी-गुण	३५९	
२--सुखमय दास्पत्य जीवन	३६३	
३--विरामी पतिसाई आश्वासन	३६६	
४--अप्रस्थान	३७१	

१०. कुररघरकी काली उपासिका ३६२-४०७

	परिचय	३७२
पुत्रलाभ	३७३	
पुत्र श्रोणको प्रदर्ज्या	३७६	
श्रोण भिक्षु बुद्धसंग	३७८	
पुत्रबाट धर्म अवण	३८२	
चोरहरू	३८४	
मार-पुत्रीहरू	३८७	
मिन्नाभिन्ने कालीहरू	३९३	
१--आयुषमान् महाकात्यायनसंग	३९८	
दश कसिण-भावना	३९९	

२६ ]

२--अप्रस्थान  
नामावली  
शब्दावली  
गाथा-सूची

पृष्ठः

पृष्ठः-

४०७-

४०९



संग्रह-४



# बुद्धकालीन महिलाहरू

## [ भाग-१ ]

“नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स”

## १. सुजाता उपासिका

### परिचय

सिद्धार्थ बोधिसत्त्व जन्म हुनुभन्दा अगाडिने उख्वेलस्थित सेनानी निगमको, सेनानी कुलमा सुजाता भन्ने कन्याको जन्म भएको थियो । तन्नेरी भएपछि उनले एकदिन, उख्वेल नजिकंको एक न्यग्रोध (=बर) वृक्षमा गई “यदि समान जातीय कुलमा गई पहिलो पटकमै छोरा पाउन सकेभन्ने तपाइ न्यग्रोध वृक्षदेवतालाई मैले सालिन्दा” भव्यरूपले पूजा चढाउनेछु” भनी भाकल गरेको थिइन् । उनको कौमारी अवस्थाको प्रार्थना उनले चिताएँ परिपूर्ण भयो ।

वाराणसी देशको एक घनाढध कुलमा गई पहिलो गर्भमै उनले पुत्र जन्माइन् । त्यो बालकलाई “यश” भन्ने नाम राखेको थियो<sup>१</sup> । बालक जन्माइ सकेपछि सुजाता उपासिका आफ्नो माइती घर,

१. अ. नि. अ. क. I. पृ. २१८ एतदग्म, एककनिपातवण्णना;

जा. अ. क. I. पृ. ५७: अविदूरेनिदानं ।

२. अ. नि. अ. क. I. पृ. २१८; जा. अ. क. I. पृ. ५७

उहवेलरिथत सेनानी निगममा आइन् । सेनानी निगमको न्यग्रोधवृक्ष देवतासंग आफूले गरेको प्रतिज्ञालाई पालन गर्दै उनले प्रत्येक वर्ष भव्यरूपले न्यग्रोधवृक्षमा पूजा गर्थिन् । उनको यो पूजा गर्ने तिथी वैशाखपूर्णिमा पर्दथ्यो ।

त्यस न्यग्रोधवृक्षमा देवता बास गर्छन् भन्ने विश्वास त्यस समयका स्थानीय नरनारीहरूमा थियो । यश कुलपुत्रको पनि यथा समयमै विवाह मञ्चल सुसम्पन्न भयो ।

### क्षोर भोजन

सिद्धार्थ गौतम बोधिसत्त्वले उहवेल दनमा तपस्या गर्न थात्नु अएको छ वर्ष पुगेपछि वैशाखपूर्णिमाको दिन आइपुग्नु भन्दा केही दिन अधिने सुजाता उपासिका वाराणशीबाट आपनो माइती घर उहवेलस्थित सेनानी निगममा आइन् । वैशाखपूर्णिमाको दिनमा न्यग्रोधवृक्षदेवतालाई पूजा गर्ने विचारले उनले केही दिन अधिने शयकडौं गाईहरूलाई मुलेठीको बनमा चराउन पठाइन् । दूध बायलो तथा मीठो पारी बोज सम्पन्न गर्ने विचारले उनले ती गाईहरूको दूध अरू आठ गाईहरूलाई नमशः पिलाइन् । अनि वैशाखपूर्णिमाको<sup>१</sup> दिन बिहाने सोहो आठ गाईहरूको दूध दुहाइन्<sup>२</sup> । दूध दुहाउन गोठमा गई बालाहरूलाई

१. जा. अ. क. I. पृ. ५७: अविद्वरेनिदानं ।

२. जा. अ. क. I. पृ. ५७; अ. नि. अ. क. I. पृ. २१८; ध. अ. क. पृ. ४२; बु. वं. अ. क. पृ. ६

दूध स्वाउन कीहिविदा बाल्काहरु दूध पिउन गएनन् । गाईको थुनमनी गवुआ राख्दा स्वतः थुनबाट दूधको धारा बही गवुआ भरियो । यस्तो आश्चर्य देखी सुजाता उपासिकाले नयाँ भाँडामा (=कुडे) दूध खन्याई आफूले ने चूलोमा आगो बालो दूध तताउन थालिन् । चूलोबाट बलिकता पनि धुँआ न आएको<sup>१</sup> मात्र होइन, दूध तताइरहेको बेलामा दूधमा ठूला ठूला फोकाहरु उठी दाहिनेतिरबाट धूम्ती लगाउँदिये । जस्तिकै उम्लेर आएतापनि एक थोपो दूध पनि बाहिर पोखिन्नथ्यो ।

सम्बोधिप्राप्त हुने दिनको भोजनमा र भगवान् बुद्ध महापरिनिर्वाण हुने दिनको भोजनमा देवताहरूले पनि दिव्यओजधातु प्रक्षेपण गर्नेन् भनी अर्थकथाहरूले<sup>२</sup> उल्लेख गरेका छन् ।

एक दिनमा यस्तो आश्चर्य घटनाहरु घटेको देखी सुजाता उपासिकाले आफ्नो पूर्णा भन्ने दाशीलाई बोलाई अन्हाइन् —

“हे पूर्ण ! यतिका वर्षभित्र, आज जस्तो आश्चर्य लागदा घटनाहरु मैले अघि कहिले पनि देखेकी थिइन । लाग्छ कि आज न्यग्रोध-वृक्षदेवता अत्यन्त प्रसन्न हुनु भएको छ । तिमी चाँडे जाऊ र न्यग्रोध-वृक्षको चौतारीमा लिप पोत गरी, सफासुघर गर ।”

सुजाताको आज्ञा सुनी पूर्णादाशी पनि शीघ्रातिशीघ्र गई ।

त्यसै दिन सिद्धार्थ गौतम बोधिसत्त्व<sup>३</sup> पनि छ वर्षको घोर

१. जा. अ. क. I. पृ. ५७; अविद्वैरेनिदान; अ. नि. अ. क.

I. पृ. २१८

२. बुद्धत्व प्राप्त नगरुञ्जेलसम्म बुद्धहुने सत्त्वलाई ‘बोधिसत्त्व’ भन्दछन् ।

तपस्या पक्षि उरवेल बनबाट निस्कनु भई, सेनानी निगममा शिखाटन  
जान लाग्नुहुँदा, त्यसबेलासम्म निगमका घरहरूबाट धुँवा निस्केको न  
देख्नु भएकोले धुँवा निस्कनुड्येल्सम्म सोही न्यग्रोधवृक्षमनी पूर्वाभिमुख-  
गरी बस्नु भयो ।

वृक्षमनी त्रिप पोत गर्न गएको पूर्णा वाशीले टाढैबाट, प्रसन्न  
तथा प्रफुल्ल मुद्रामा गम्भीररूप लिई रुखमनी पूर्वदिशातिर हेरी बस्नु  
भएको बोधिसत्त्वाई देखो । बाल सूर्यको तेर र बोधिसत्त्वको शरीरबाट  
निस्केको तेजले न्यग्रोधवृक्ष सुवर्ण वर्ण जस्तै देखिएन्थ्यो । यस्तो तेजिले  
तथा रमणीय दृश्य देखी पूर्णाको मनमा “अहो बाइचर्य, आज हात्रा  
देवता वृक्षबाट ओल्ही स्वयं आफ्नो हातले क्षीर पूजा ग्रहण गर्न तल  
बसिरहनु भएको छ”<sup>३</sup> भन्ने लागि त्यहींबाटे तुरन्तै फक्केर गई आफ्नै  
मालिकनी सुजाता उपासिकालाई निवेदन गरी—

“भो स्वामिनो ! साँच्चैनै आज त वृश्शदेवता अति प्रसन्न हुनु  
भएको जस्तो लाग्दछ । देवता स्वयं आफ्नो दिव्यरथमो ऊलाई रुखमनो  
बस्नु भएकोछ ।”

“हे पूर्ण ! यदि यो कुरा साँचो हो भवे, तिमोलाई बाबदेखि  
दासत्वबाट मुक्तारो भेरी जेठो छोरीको स्वानभार राख्ने छ” भन्दै सुजात-  
ताले उसलाई सबै अलंकारहरू दिइन्<sup>४</sup> ।

१. अ. नि. अ. क. I. पृ. २१८; जा. अ. क. I. पृ. ५७;

बु. वं. अ. क. पृ. ६ : निदानवर्णना ।

२. जा. अ. क. I. पृ. ५८; बु. वं. अ. क. पृ. ६

अभि सुजाता उपासिका हत्तरप्त अमूल्य वस्त्रहरू लगाई, एक घोपो पनि पानी न भएको क्षीर, बहुमूल्य सुवर्णको भाँडोमा हाली छफ्नीले ढाको, सेतो कपडामा पोकोपारी, चारैतर, सुगन्धित फूलहरूले सजाई क्षीरको भाँडा भएको थालो आफ्नो टाउकोमा राखी न्यग्रोष्ठवृक्ष मनी गइन् । रुखमनी बसिरहङ्ग भएको कारुणिक महापुरुष-लाई देखी ‘वृक्षदेवता’ ठानी, देख्ने खित्तिक अति प्रसन्न भई टाढँबाट पूर्णमत्तिकासाथ ननमस्तक हुँदै रुखमनी पुगेपछि शीरबाट थाली छिकी, बोधिसत्त्वलाई कलसको सुगन्धित पानीले हात धुन लगाई सुवर्णको भाजन बोधिसत्त्वको करकमलमा समर्पण गरिन् ।

बोधिसत्त्वले सुवर्णको भाजन सहित क्षीर ग्रहण गर्नु हुँदै सुजाताको मुख ताक्का सुजाताले “आयं ! भैले यो सुवर्णको भाजन क्षीर-भोजन सहित तपाइलाई समर्पण गरिसकेकी छु । तपाइ जस्तो आहनु हुन्छ उस्तो गर्नुहोस्” भन्दै बन्दना गरी उनले “जस्तो मेरो मनो-रथ पूर्ण भयो उस्तै तपाइको पनि मनोरथ पूर्ण होस्” भनी शुभकामना “व्यक्त गरी फर्कैर गइन्<sup>१</sup> ।

सिद्धार्थ गौतम पनि सुजाताले अपित गरेको क्षीर भोजन ग्रहण गरी, नजिकेको नेरब्जरानदीमा गई, तुहाइ धुबाइ गरी क्षीर भोजन गर्नुभयो । यो क्षीर भोजन जम्मा उनन्वास गाँस<sup>२</sup> भएको थियो ।

१ जा. अ. क. I. पृ. ५८; अ. नि. अ. क. I. पृ. २१८

२. बु. वं. अ क. पृ. ७; अ. नि. अ. क. I. पृ. २१८; जा. अ. क. पृ. ५८

त्यसपछि गौतम बोधिसत्त्वले एक पीपलको रुखमनी बसी बुद्धत्व प्राप्तगरी सात हमासम्म कुनै आहार प्रहण नगरी विमुक्तिसुख अनुभव गर्नुभयो<sup>१</sup> ।

### सुजाता र चुन्दको भोजन

सुजाताको यो क्षीर भोजनलाई अति उत्तम भोजन हो भनी पालिसाहित्यले मानेको छ । किनमने यही क्षीर भोजन गरी सिद्धार्थ गौतमले बुद्धत्व-ज्ञान प्राप्त गर्नु भएको हो<sup>२</sup> । यस्तंगरी भगवान् बुद्ध महापरिनिर्वाण हुने दिनमै पावावासी<sup>३</sup> चुन्द कर्मारपुत्रले भगवान्-लाई सुगुरको मासु पकाई भोजन दान दिएको थियो । यो भोजन पनि उत्तिकं महत्वपूर्ण मानिएको छ जस्ति सुजाताको क्षीर भोजनलाई मानिए-को छ । किन भने ? —

(१) सुजाताको क्षीर भोजन गरेपछि सिद्धार्थ गौतमले स-उपादिशेष<sup>४</sup> निर्वाणधातु प्राप्त गर्नुभयो तथा (२) चुन्द कर्मारपुत्रले दिएको भोजन गरेपछि अनुपादिशेष<sup>५</sup> निर्वाणधातु प्राप्त गर्नुभयो ।

१. हेर बु गृ पृ ४

२. दी नि. अ. क I. पृ ३९८ : महापरिनिव्वानसुतं ।

३ प्राचीन ‘पावा’ लाई कनिगहामले वर्तमान भारतको गोरख-

पुर जिल्लाको कुशीनगरबाट १२ माइल उत्तर-पूर्वी भागको पड्गीना भने शहरलाई ठहन्याङ्को छ । G.D. पृ १५५

४. कलेशहरू जम्मै निरोधहुनेलाई ‘स-उपादिशेष निर्वाण’ ,

भन्दछन् ।

५. पञ्चक्षन्ध सहित निरोधहुनेलाई ‘अनुपादिशेष निर्वाण’ भन्दछन् ।

(३) सुजाताद्वारा प्रदत्त भोजन पछि सिद्धार्थं गौतम, बीतरामी, बीतद्वेषी तथा बीतमोही हुनु भए क्यै (४) चुन्द कर्मार पुत्रद्वारा प्रदत्त भोजन पछि रूप, वेदना, संज्ञा, संस्कार तथा विज्ञानको पुञ्ज समेत निरोध गरी महापरिनिर्वाण हुनुभयो । उनीहरू दुवंको भोजनहरूमा (१) परिनिर्वाण-समानता, (२) समापत्ति-समानता तथा (३) अनुस्मरण-समानता भने तीन गुणहरूले युक्त भएकोले समान-फलदायी तथा अति उत्तम मानिएका हुन् ।

१— सुजाताको क्षीर भोजनद्वारा क्लेशनिरोध (=निर्वाण) भयो र चुन्दको भोजनद्वारा स्कन्धनिरोध (=निर्वाण) भयो । यही कारणलाई ध्यानमा राखी ‘परिनिर्वाण-समानता’ भनेको हो ।

२— अभिसम्बुद्धत्व प्राप्तिगर्नु भएको दिनमा भगवान् बुद्धले चौबीस कोटी एक लाख ( २४,०१,००,००० ) जति समापत्ति ध्यानहरू गर्नु भएको थियो र महापरिनिर्वाण हुने दिनमा पनि उत्तिन समापत्ति ध्यानहरू गर्नु भएको थियो । यही कारणलाई ध्यानमा राखी ‘समापत्ति-समानता’ भनेको हो ।

३— सुजाताले क्षीर दान दिइसकेपछि भगवान् बुद्धले बुद्धत्व प्राप्त गरी, त्यसको प्रभावले भगवान् बुद्धको सातहप्तासम्म यापन अएका थियो । “वहाँ त देवता हुनुहुँदो रहेनछ, बुद्ध भगवान् पो हुनुहुँदो रहेछ” भने कुरो थाहा पाएपछि सुजाता डपासिकालाई अपार हर्ये र आनन्द लागेको थियो । यसरी आफूले प्रबान गरेको क्षीर भोजनको अनुस्मरण गर्दा उनको मनमा अपार प्रीति तथा सौमनस्य उत्पन्न भएको

थियो । त्यस्तंगरी जब चुन्द कर्मारपुत्रले आफूले दिएको अन्तिम भोजन प्रहण गरेपछि तथागत महापरिनिर्वाण हुनु भयो भन्ने खबर सुने तब उनको मनमा पनि “अहो भाग्य ! भगवान् बुद्धलाई मैले अन्तिम भोजन गराउन पाएँ, मेरो भोजन प्रहण गर्नुभएपछि तथागत सम्यक् सम्बुद्धले अनुपादिशेष निर्वाणधातु प्राप्त गर्नु भयो” भनो प्रसन्न हुँदै आफूले प्रदान गरेको अन्तिम भोजनको अनुस्मरण गर्दा उनका मनमा अपार प्रीति तथा सौमनस्य उत्पन्न भएको थियो । यही कारणलाई व्यानमा राखी ‘अनुस्मरण - समानता’ भनेको हो ।

यी दुवेंजनाले दिएको प्रथम र अन्तिम भोजनहरू कति महत्वपूर्ण तथा कति उत्तम थिए भन्ने कुराको अनुमान सर्वज्ञबुद्ध स्वयंने महापरिनिर्वाण हुनुभन्दा अगाडि आनन्द महास्थविरलाई भन्नु भएको निष्ठन कुराहरूबाट प्रष्ट हुन्थ ।

Dhamma.Digital

चुन्द कर्मारपुत्रद्वारा प्रदत्त भोजन गरेपछि भगवान् बुद्ध महापरिनिर्वाण हुनुभयो भनी अविद्यमा चुन्द कर्मारपुत्रलाई कस्तैले दोषारोपण गर्न नशाओस् भन्ने हेतुले आनन्द महास्थविरलाई बोलाउनु भई भगवान् बुद्धले आज्ञा दिनुभयो—

“आनन्द ! मेरो परिनिर्वाण भइसकेपछि ‘तिष्ठो भोजनद्वारा भगवान्को परिनिर्वाण भयो’ भनी तिमीहरूले शायद चुन्द कर्मारपुत्रलाई दोषारोपण गर्न सक्छौ, तर आनन्द ! त्यसरी दोष लगाउन हुन्न । चुन भोजन गनले तथागतलाई बोधिज्ञान प्राप्त भयो र जुन

भोजन गर्नले तथागतको परिनिर्वाण हुनेछ— यी दुवै भोजनहरू एक समान तथा महत्वपूर्ण छन् र महत्वफलदायी पनि छन् ।”

### शरणागमन

भगवान् बुद्धले बुद्धत्व प्राप्त गर्नुं भइसकेपछि वहाँ बुद्धगयाबाट सीधा वाराणशी नजिकको क्रृष्णपतन मृगदावनमा<sup>१</sup> जानुप्रयासको थियो । त्यहाँ भगवान् बुद्धले सर्वप्रथम पञ्चभद्रवर्गीय<sup>२</sup> भिक्षुहरूलाई अमर्दिवदेव गराई सकेपछि वहाँ सोही वनमै बस्नु भएको थियो ।

त्यसबेला, एकदिन, मुजाताको छोरा<sup>३</sup> यशपुत्र विरक्त भई एकले रात्रिको लम्यमा घरबाट निस्की वाराणशीबाट मृगदावनमा गई बुद्धको उपदेश सुनी भिक्षु भए<sup>४</sup> ।

Dhamma.Digital

यशपुत्रकी आमले प्रासादमा यशपुत्रलाई न देखेपछि उनले आफ्नो पतिलाई “गृहपति ! तपाइको पुत्र ‘यश’ प्रासादमा देखिदैन” भनी भनिन् । अनि यशको पिता गृहपतिले चारै दिशातिर अध्य-दूतहरू यठाई आफू पनि स्वयं पुत्रलाई खोज्दै क्रमशः मृगदावनतिर लागे ।

१. दी. नि. II. पृ. १०५ : महापरिनिवानसुत्तं ।

२. वर्तमान भारतमा वाराणशी जिल्लाको सारनाथ ।

३. कौण्डन्य, भद्रिय, वर्ष, महानाम तथा अश्वजित् ।

४. अ. नि. अ. क. I. पृ. २१८

५. महा. व. पृ. २१ : यसपञ्चज्ञा, महाखन्धक ।

गृहपतिले यशुत्रको सुनको खराऊ देखी “यहीं कतै हुनुपछं” भन्दै भगवान् बुद्ध बस्तु भएको ठाउँमा पुगी भगवान्सँग “भन्ते !” के तपाइले मेरो पुत्र यशुत्रलाई देख्नु भएको छ कि ?” भनी सोधे । भागवान् ले “हे गृहपति ! यहाँ बस । तिन्हो छोरा यशुत्रलाई तिनीने यहीं नै देख्ने छौं” भनी भन्नु भएपछि यश को पिता ‘यहीं बस्दा बस्दै मेरो छोरा देख्ने छु’ भनी मनमा हरित भई भगवान्‌लाई अभिवादन गरी त्यहीं एक छेउना बसे । अनि भगवान् ले उनलाई आनुपूर्विकथा सुनाउनु भयो । जस्तै — दानकथा, शोलकथा, स्वर्गकथा, कामविषयको दोषकथा, कामविषयको तुच्छकथा, कामविषयको संक्लिष्टकथा तथा नैष्कर्म्यको गुणकथा । जब भगवान् ले श्रेष्ठी गृहपतिको चित्त, “उपयुक्त छ, मृदु छ, नोवरण (=आवरण) रहित छ, उत्साहपूर्ण छ तथा प्रसन्न छ” भनी जान्नु भयो तब वहाँले स्वयं प्राप्तगरेको धर्मोपदेश सुनाउनु भयो । जस्तै—“यो दुःख हो, यो दुःखको समुदय हो, यो दुःखको निरोध हो तथा यो दुःख निरोध हुने आर्यअष्टाङ्गिक मार्ग हो ।” जसरी सुकिलो बस्त्रमा रँग रँगाउँदा राघ्ररी समात्छ त्यसरी नै श्रेष्ठी गृहपतिलाई उसे आसनमै विरज, वीतमल धर्मचक्रु प्राप्त भयो र उन्लाई “जे जति समुदय-धर्म हुन् ती जम्मै निरोध-धर्म हुन्” भन्ने ज्ञानको पनि अवबोध भयो । अनि श्रेष्ठी गृहपतिले धर्मलाई देखिसकेपछि, धर्म प्राप्त गरीसकेपछि, धर्मविवोध गरिसकेपछि धर्मको गम्भीरतामा पुगि-सकेपछि— सन्देह रहित निश्चन्त भई, वैशारदघटामा प्रतिष्ठित भई तथा शास्ताको धर्मलाई अवबोधगर्न कर्सको सहायता न चाहिने भएपछि उनले भगवान्सँग यस्तो प्रार्थना गरे—

“धन्यहो भन्ते ! धन्यहो भन्ते !! जस्तो घोप्टेकोलाई उत्तानो यारिदिवा, ढाकेकोलाई उत्तारिदिवा, बाटो भुलेकोलाई बाटो देखाइदिवा तथा अन्धकारमा तेलको बती राखिदिवा आँखा हुने मानिसहरूले रूप देखे क्यैं मगवान्‌ले मलाई अनेक किसिमले धर्म प्रकाश पारिदिनु भयो । अब म भगवान्‌को शरण पर्छु, धर्म तथा भिक्षुसङ्गको पनि । आज देखि भगवान्‌ले मलाई आजीवन शरणमा आएको उपासकहो भनी विश्वास गर्नुहोस् ।”

यशपुत्रको पिता श्रेष्ठी गृहपति ने भगवान् बुद्धको धर्ममा त्रैवाचिक<sup>१</sup> शरणजाने उपासकहरू मध्येमा सर्वप्रथम शरणजाने उपासक थिए<sup>२</sup> । उनले स्रोतापन्नफल पनि साक्षात्कार गरेहै ।

X                    X                    X

*Dhamma.Digital*

बुद्ध भगवान्‌ले यश कुलपुत्रको पितालाई धर्मोपदेश गरिरहनु भएको बेलामा यशपुत्र उहीं ने भएता पनि भगवान्‌को श्रद्धिको प्रभाव-ले गर्दा यशको पिताले उनलाई देखन सकेका थिएनन् । पितालाई सुनाइ

१. “बुद्धं सरणं गच्छामि, धर्मं सरणं गच्छामि तथा सङ्गं सरणं गच्छामि” भनी तीन वचनद्वारा शरण जाने लाई “त्रैवाचिक” भन्दछन् ।

२. महा. व. पृ. १९-२० : महाखन्दक ।

३. अ'. नि. अ. क. I. पृ. २१९

रहेको घरमंको उपदेश सुन्दा सुन्दे यशपुत्रले अरहन्तव प्राप्त गरे<sup>१</sup> । त्यसपछि भगवान्‌ले ऋषिको प्रभाव हटाइदिनुभएपछि श्रेष्ठो गृहपतिले आफ्नो पुत्र यशनाई उहाँ बसिरहेको देखो—“प्रिय यश ! तिम्रो आमा शोकाकुलमा परेकीछन् । तिम्रो आमाको प्राण बचाइदेउ<sup>२</sup>” भनी भने ।

आफ्नो बाबुको कुरा सुनी यशपुत्रले भगवान्‌को मुख ताके । भगवान्‌ले यशपुत्रको पितासंग “गृहपति ! जो कुलपुत्रको चित्त आल्वबाट मुक्त हुन्छ, के त्यस्तो पुरुषले फेरि घर गृहस्थीमा बसी विषय ज्ञोग गर्न सक्ला ?” भनी सोध्दा यशको पिताले बुद्धको कुरा बुझो “भन्ते ! मेरो पुत्रको लाभहो, मेरो पुत्रको सुलाभ हो ! जहाँ कि उनको चित्त आल्वबाट विमुक्त भयो” भनी विन्ति गर्दै उनले भगवान्‌लाई यशपुत्र सहित निष्ठो गरे । भावान्‌ले पनि उनको निष्ठो तूष्णिभाव-द्वारा स्वीकार गर्नु भयो ।

त्यसपछि यशपुत्रको प्रार्थनानुसार भगवान् बुद्धले उनलाई प्रवृत्ति गर्नु भयो ।

त्यसबेलासम्म<sup>३</sup> लोकमा सात जना अरहन्तहरु पुगेकाथिए ।

१. अ. नि. अ. क. I. पृ. २१९; बु. व. अ. क. पृ. १७ : निदानवण्णना; धम्म अ. क. J. पृ. ४२ : अगगसावकवत्थु ।

२. महा. व. पृ. २०

३. महा. व. पृ. २१ : यसपञ्चज्ञा, महाखन्धक ।

भगवान् पूर्वाणि समयमा पात्रचीवर ग्रहण गरी यशपुत्र मिथु  
सहित उनको पिता श्रेष्ठो गृहपतिको घरमा भोजनार्थं जानु भयो ।

यशपुत्रकी माता — सुजाता उपासिका — तथा उनकी  
अधिकी पत्नी (पुराण द्रुतीयिका) भगवान्‌को अगाडि आई भगवान्लाई  
अभिवादनगरी एक छेउमा बसिन् । उनीहरूलाई आनुपूर्विकथा<sup>१</sup> सुनाई  
उनीहरूको चित्त परिशुद्ध भएपछि भगवान् बुद्धले चतुरार्थसत्यको<sup>२</sup>  
कुरा सुनाउनु भयो । अनि यश पुत्रकी आमा सुजाता उपासिका र उनकी  
बुहारी यशकी पत्नीलाई पनि बुद्धले स्नोतापन्न फलमा प्रतिष्ठित गराउनु  
भयो । त्यसपछि सुजाता उपासिकाले बुद्ध भगवान् प्रति कृतज्ञता ज्ञापन  
गर्दै प्रसन्नता व्यक्त गरिन् । अनि उनले पनि आजीवन् बुद्धको शरणमा  
आएकी उपासिकाहुँ भनी भगवान्लाई विश्वास दिलाउंदै बुहारी सहित  
आफू बुद्ध, धर्म तथा सङ्ख्याको शरणमा गइन् ।

बुद्ध धर्ममा तीन बचनद्वारा प्रथमत शरण पनौ त्रैवाचिक  
उपासिकाहरू मध्ये सुजाता र उनकी बुहारी नै हुन्<sup>३</sup> ।

एकदिन भगवान् बुद्धले सुजाता उपासिका प्रथमत त्रिशरण  
जाने उपासिकाहरू मध्ये अप्र हुन् भन्ने घोषणा गर्नु भएको कुरा तत्त्व  
मूल सूत्रमे प्रष्ट भएको छ ।

X

X

X

१. हेर माथि पृ. १० मा ।

२. अ. नि. अ. क. I. पृ. २१९

३. महा. व. पृ. २१ : महाखन्धक ।

## भिन्नाभिन्ने सुजाताहरू

पालि वाड्मयमा भेटिएका विभिन्न सुजाताका नामहरू तथा उनीहरूका परिचय यसप्रकार छन्—

(१) सुजाता — भगवान् बुद्ध, वृत्तो देशको<sup>३</sup> ज्ञातिक<sup>२</sup> भन्ने गाउँको गिरजाकावस्थ विहारमा बसिरहनु भएको बेलामा आनन्द महास्थविरले परलोक गएका विभिन्न व्यक्तिहरूका गति सम्बन्धी प्रश्न सोध्दे सुजाता उपासिकाको बारे पनि सोध्दु भएको थियो र भगवान् बुद्धले सुजाता उपासिका स्रोतापन्न भएसो कुरा बताउनु भएको थियो<sup>३</sup>। यी हुन् ज्ञातिक गाउँकी सुजाता उपासिका ।

(२) सुजाता — यिनी विशाखा महाउपासिकाकी कान्छी बहिनी हुन् । पञ्च अनाथपिण्डिक महाजनको काल भन्ने पुत्रसंग यिनको विवाह भयो । अत यिनी चाँही अनाथपिण्डिक महाजनको बुहारी हुन्<sup>४</sup> ॥

(३) सुजाता (थेरी) — यिनी साकेत नगरकी कन्या हुन् ।

१. म. नि. अ. क. II. पृ. १९६ : चूलगोसिङ्गसुत्त ।

२. 'नादिक' 'नातिक' आदि पनि उल्लेख भएको पाइन्छ ।

हेर बु. रा. पृ. ९५

३. सं. नि. IV. पृ. ३०३ : पठमगिरजकावस्थसुत्त, अ. क.

III. पृ. २१७; दी. नि. II. पृ. ७३ : महापरिनिब्बानसुत्त, अ. क. I. पृ. ३७५

४. अ. नि. ७. पृ. २२३ : भरियासुत्त, अ. क. II. पृ. ७२३;

हेर बु. गृ. पृ. २६

पतिकुलमा गहसकेपछि एकदिन यिनले भगवान्सँग साकेत नगरस्थित अब्जन बनमा भेट गरी वहाँको उपदेश सुनी भिक्षुणी भएको थिइन्<sup>१</sup> ।

(४) सुजाता— यिनी कोऽडञ्ज (कौष्डःय) हुङ्ग भगवान की माता थिइन्<sup>२</sup> ।

(५) सुजाता— यिनी सोभित हुङ्ग भगवान्का दुइ अग्राविकाहरू मध्येकी एक हुन्<sup>३</sup> ।

(६) सुजाता— यिनी पदुमुत्तर (= पद्मोत्तर) बुद्ध भगवान् की माता हुन्<sup>४</sup> ।

(७) सुजाता— यिनी पियदसी (= प्रियदर्शी) बुद्ध भगवान् का दुइ अग्राविकाहरू मध्ये की एक हुन्<sup>५</sup> ।

(८) सुजाता— यिनी मणिचोर जातक अर्थकथा की हुन् । देव-

१. थेरी. गा. पृ. ४२४ : सुजाता थेरीगाथा, अ. क. पृ. १०८

२. बु. वं. पृ. ३२४ : कोऽडञ्जबुद्धवंसो, अ. क. पृ. १०७

३. बु. वं. पृ. ३३४ : सोभितबुद्धवंसो, अ. क. पृ. १४०, अर्की अग्राविका हुन् ‘नकुला’ ।

४. बु. वं. पृ. ३४४ : पदुमुत्तरबुद्धवंसो, अ. क. पृ. १५७

५. अर्की अग्राविका धमदिन्ना थिइन् । बु. वं. पृ. ३५१ :

पियदसीबुद्धवंसो, अ. क. पृ. १७७

दत्तको कारणले यो जातक मगवान् बुद्धले राजगृहस्थित वेणुवन विहारमा  
भन्नु भएको हो ।

यस जातकमा बोधिसत्त्व वाराणशी नजिकको एक गाउँमा एक  
गृहपतिकुलमा जन्मनु भएको थियो । वहाँकी पत्नीको नाम सुजाता  
थियो । मार्न लागेको आफ्नो पतिलाई सुजाताले आफ्नो पतिभक्तिको  
शील तेजले बचाएकी थिइन्<sup>१</sup> ।

(९) सुजाता— मध माणवकी पत्नी<sup>२</sup> ।

(१०) सुजाता— शक्रदेवेन्द्रकी पत्नी<sup>३</sup> ।

(११) सुजाता— यिनी उरुवेलस्थित सेनानी निगमको सेनीय  
भन्ने कुटुम्बकी छोरी हुन्<sup>४</sup> । यिनकं कथा यहाँ प्रस्तुत भएको छ ।

१. जा. अ. व. I. पृ. ४६१ : मणिचोरजातकं, नं. १९४

२. दी. नि. अ. क. II. पृ. ५१० : सक्कपञ्चसुतं; धम्म. अ.  
क. पृ. १३७ : महालिपञ्चवत्थु ।

३. धम्म. अ. क. पृ. १३२ : महालिपञ्चवत्थु । सं. नि. I.  
पृ. २३१ : महालिसुतंमा ‘सुजा’ भनिएकोछ । हेर. बु. रा.  
पृ. ३८७

४. अ'. नि.१, पृ. २६ : एतदगवग्गो, अ. क. I. पृ. २१७;  
जा. अ. क. पृ. ५७ : अविदूरेनिदानं; धम्म. अ. क. पृ.  
४२ : अगसावकवत्थु; बु. व. अ. क. पृ. ६ : निदान-  
कथा ।

(१२) सुजाता (जातक) — यो जातकको कुरा अनाष्टपिण्डिक महाजनकी बुहारी सुजाताको कारणले बताउनु भएको हो । यस जातकमा बोधिसत्त्व वाराणशीको राजकुलमा जन्मनु भएको थियो र वहाँको आमा महारानीको नाम सुजाता थियो । यस जातकमा बोधिसत्त्वले कठोर भाविणी आफ्नी आमालाई चराको दृष्टान्त देखाई संकाउनु भएको थियो ।

(१३) सुजाता (जातक) — यो जातकको कुरा मलिलकादेवी-लाई प्रसेनजित कोशल राजासँग श्रीशयनको बारे ऊगडा भएको कारणमा बताउनु भएको हो । यस जातकमा वाराणशीको राजा र रानीमा ऊगडा पर्दा बोधिसत्त्वले सँझाई मिलाइदिनु भएको थियो । त्यस बखत वाराणशीका राजा प्रसेनजित ने यिए । मलिलका देवी पनि वाराणशी राजाकी महारानी थिइन् । उनको नाम सुजाता थियो<sup>१</sup> ।

Dhamma.Digital

X

X

X

१. जा. पा. I. पृ. ७३: सुजाताजातक, नं. २६९, अ. क. I.  
c. ३१०

२. जा. पा. I. पृ. ८८: सुजाताजातक, नं. ३०६, अ. क. III.  
पृ. १४

मूल सूत्र—

### १—अग्रस्थान

“एतदग्मां भिवस्त्वे, मम साधिकानं उपासिकानं पटम् सरणं  
गच्छन्तीनं यदिदं सुजाता सेनीय धीता॑ ।”

अर्थ—।

“मिष्टुहो ! मेरी आविका उपासिकाहरूमध्येमा प्रथमशरण  
जड़नेमा सेनीयकी छोरी सुजाता उपासिका अग्रगच्छ छन्॒ ।”

---

१. सिहलमा ‘सेनानी धीता’ , रोमनमा ‘सेनानि धीता’।

२. अ. नि-१, पृ. २६: एतदगग्मुत्तं , अ. क. I. पृ. २१७

## २. विशाखा महाउपासिका

### परिचय

कुमुदमेंको स्थापना कार्यमा उपासकहरूमध्ये जसरी अनाथपिण्डिक महाब्रह्मले ठुलो परित्याग गरे त्यसरीने उपासिकाहरूमध्येमा विशाखा महाउपासिकाले पनि परित्याग गरिन् ।

अनाथपिण्डिक महाब्रह्मले ५४ कोटी<sup>१</sup> धन खर्च गरी जेतवन महाविहार बनाएँके विशाखा महाउपासिकाले २७ कोटी धन खर्च गरी पूर्वाराम महाविहार बनाइन् ।

अनाथपिण्डिक महाब्रह्मले १८ कोटी असकों बिष्टधार्द जेत राजकुमारको बग्नाचा खरीद गरेकै विशाखा महाउपासिकाले ९ कोटी जाने आफ्नो 'महालता-पसाधन' जाने आमरण दिको गरी अन्या खरीद गरिन् ।

## बुद्धसंग प्रथम भेट्

विम्बिसार राजाको मगध राज्यमा भएका पाँच अमृतभोगी<sup>१</sup> कुबेरपतिहरूमध्ये मेण्डकश्रेष्ठी सर्वश्रेष्ठ थिए र यिनके घरमा विशाखाको जन्म भएको थियो । यिनको बाबुको नाम धनञ्जय, आमाको नाम सुमनादेवी, बाजेको नाम मेण्डकश्रेष्ठी र बज्यंको नाम चन्द्रपद्मा (चन्द्रपदुमा) <sup>२</sup>हो । धनञ्जय सेठ, मेण्डक श्रेष्ठीको जेष्ठ पुत्र हुन् । यिनीहरू अङ्ग देशको भद्रवती नगरमा बस्दथे<sup>३</sup> ।

एक दिन, मगवान् बुद्ध सेलादि<sup>४</sup> ब्राह्मणहरूलाई विनीतमने उद्देश्यले चारिकागदे<sup>५</sup> अङ्ग देशको भद्रवती नगरमा पुग्नु पर्यो । मगवान् बुद्ध भद्रवती नगरमा आइपुग्नु भएको खबर सुनी मेण्डक श्रेष्ठीले आफ्नी नातिनी विशाखा वालिकालाई अल्हाए—

*Dhamma.Digital*

“विशाख ! हात्रो नगरमा तथागत सम्बुद्ध पाल्नु भएको छ । तिन्नोनिम्नि पनि भङ्गले छ, हात्रोनिम्नि पनि भङ्गले छ । तिमी आपना ५०० वालिका परिवारका साथ, ५०० रथहरूमा जस्तै

१. हेर. बु. रा. पृ. ११

२. ध. अ. क. पृ. ३९०. विशाखायवत्थु ।

३. बु.रा. पृ. ६३

४. म. नि. II. पृ. ३९७: सेलसुत्तं; ब. अ. क. I. पृ. २१३; अ.

अ. क. पृ. ११०

५. ध. अ. क. पृ. १९०: अ. अ. क. I. पृ. २२०

३०० वाशीहरू सहित भगवान्‌को स्वागतार्थ जाऊ १ । ”

“ हुने विश्वाको चिल्लो पात ” भने क्यैं बुद्धिवती तथा विवेकी, सातवर्षीया<sup>२</sup> विशाखा वालिका, बाजे मेण्डक श्वेष्ठीको आज्ञा मुनी आफ्ना परिवारहरूका साथ भगवान्‌को स्वागतार्थ बाटोहर्न गइन् । रथबाट जानहुने बाटोसम्म रथमै गई पछि रथबाट थोल्हो पैदलनै भगवान्‌कहाँ पुगिन् ।

विशाखाको शारिरीक उमेरलाई भन्दा, उनले अतीत कालमा पश्चोत्तर बुद्धको पालादेखि पालनगरी आएको पारमि धर्मनुकूल प्रौढ भाइसकेको ज्ञान र बुद्धिलाई महत्व दिई, उनको चरित्रानुकूल, भगवान् बुद्धले उपदेश गर्नुभयो र जुन उपदेशद्वारा उनको हृदयस्थलमा तयार भइरहेको ज्ञानरूपी दियोको बत्तीलाई शालाइले छुवाइदिने जस्तो काम नन्यो । विशाखा वालिका, वहीनै आफू मात्र नभई आफ्ना पाँचशय परिवारहरूका साथ निर्वाणको ल्लोतमा पुगिन् । कहीले पनि दुर्गतिगामी हुन नपर्ने निर्वाणगामिनी स्रोतापन्नफल उनले साक्षात्कार गरिन्<sup>३</sup> ।

पछि मेण्डक श्वेष्ठी पनि भगवान्‌कहाँ गए । उनलाईपनि

१. घ. अ. क. पृ. १९१: विशाखायवत्थु; अ. नि. अ. क. I.

पृ. २२०

२. घ. अ. क. पृ. १९०

३. अ. अ. क. I. पृ. २२०; घ. अ. क. पृ. १९१; म. नि. अ. क.

II पृ. २४७: चूलतष्ठासङ्कृत्यसुत्तं; स. नि. अ. क. I. पृ. ११६:

जटिलसुत्तं ।

भगवान्ने उनको चरित्रानुकूल घमोंपदेश गनुंभयो र उन्ने पनि सोतापन्नमार्गफल साक्षात्कार गरे । त्यसपछि उन्ने बुद्ध सहित विष्वुस-हृष्टलाई भोलिकोनिम्नि निम्नो गरे । दुइ हृष्टासम्म उन्ने महावान दिए<sup>१</sup> ।

Digitized by srujanika@gmail.com

मगधराज्यमा पाँचजना अमृतभोगीहरू जस्ता कुबेरपतिहरू भएको र कोशलराज्यमा त्यस्ता एउटा पनि अमृतभोगी कुबेरपतिहरू नभएकोले, प्रसेनजित कोशल राजाले, विष्विसार राजासँग एक अमृतभोगी कुबेरपतिकुललाई श्रावस्तीमा पठाउने अनुरोध<sup>२</sup> गरे । त्यसपछि विष्विसार राजाले मेष्ठक श्रेष्ठीको छोरा धनञ्जयश्रेष्ठीलाई श्रावस्तीमा पठाउने व्यवस्था गरिदिए । विशाल परिवारहरू भएको हुँदा धनञ्जय श्रेष्ठीले श्रावस्ती नगर बाहिरै बस्ने भनसाय व्यक्त गरेकोहुँदा – प्रसेनजित कोशल राजाले उनीहरू सबैलाई श्रावस्तीबाट छ योजन<sup>३</sup> अगाडिनै नगर बसाली बसोबास गराए । सन्ध्यासमयमा बसोबास गरेकोहुँदा पालिसाहित्यमा यस नगरलाई “साकेत” भनिएकोहो<sup>४</sup> । यो साकेत नगर, पछि गएर त्यसताकाका छ प्रमुख महानगरहरूमध्येको एक छयो<sup>५</sup> ।

१. अ. नि. अ. क. I. पृ. २२०; ध. ब. क. पृ. १९१

२. हेर. बु. रा. पृ. ११.

३. महा. व.पृ. २६६ : कठिनबुद्धन्धक ; ध. ब. क. पृ. १९२ मा-

७ योजन उल्लेख छ ।

४. अ. नि. अ. क. I. पृ. २२७; ध. ब. क. पृ. १९२; नु. रा. पृ. ११

५. हेर. बु. रा. पृ. १५० को पादटिप्पणीमा ।

## श्रावस्तीको मृगारकुल

श्रावस्तीमा मृगार भन्ने एक श्रेष्ठी थिए । मृगार श्रेष्ठीले “पूर्ण वर्धन भन्ने एक पुत्र थिए । उनको उमेर पुगिसकेपछि, एकदिन उनको पिताले उनलाई भने —

“ हे पुत्र ! तिन्हो उमेर पुगिसकेको छ । विवाह गर्ने बेला ठीक भइसकेको छ । त्यसले तिमीले आफूलाई मनपने दुने एक कन्याखोज । ”

“ भो पिता ! मलाई वस्तो जटा ( बन्धन ) चाहिन्न । ”

“ हे पुत्र ! त्यसो न भन । सन्तान परम्परा न रहेमा हात्तो कुलवंश कसरी अडनेछ ” भनी बारम्बार भने पछि कुमार पूर्ण वर्धनक्ले यसो भने —

“ भो पिता ! त्यसोपर पञ्चकल्याण गुणयुक्त भएकी कन्या पाएमा तपाइको वचन शिरोपर गर्ने छु । ”

### पञ्चकल्याण-गुण

निम्न लिखित गुणहरूलाई पञ्चकल्याण-गुण भन्दछन् —

“(१) केश-कल्याण, (२) मंस-कल्याण, (३) अष्टि-कल्याण (४) छवि-कल्याण र (५) बैश-श-कल्याण । ”

१—“ चुन् स्त्रीको केश मधूरको प्वाँड अस्तो र चुल्हो फुकाउँदा भुइमा छोई मार्गितर फर्केर बाज्ञाने केश हुने स्त्रीलाई केश-कल्याण भन्दछन् ।

२—“ जसको गिजाहरूको वर्ण बिश्वफल<sup>१</sup> समान हुन्छ, गिजाको मासुले राम्ररी दाँतहरू समातेको हुन्छ—त्यस्ती स्त्रीलाई माँस-कल्याण भन्दछन् ।

३ “ जसको दाँतहरू सेता शंखवर्ण जस्ता हुन्छन्, टम्म मिलेका हुन्छन्, मानो बनाइराखेका दाँतहरू कें कुनै छिद्र नभएका हुन्छन्—त्यस्ती स्त्रीलाई अष्ठि-कल्याण भन्दछन् ।

४—“ कालो आदि वर्णले विनिमुक्त छविवर्ण, नीलोत्पल फूलको सूत जस्तै स्त्रिघ, सेतो कणिका पुष्पवर्ण कें कोमल गोरो वर्ण भएकी स्त्रीलाई छ्रवि-कल्याण भन्दछन् ।

५—“ दश पटकसम्म सुत्केरी भएकी भए पनि स्तन न कोलिएकी एक बार मात्र वालक जन्माएकी स्त्रीको स्वरूप जस्तै, बुढी नदेखिने स्त्रीलाई बैशा-कल्याण भन्दछन्<sup>२</sup> । ”

कुमार पूर्णवर्धनको यति कुरा सुनिसकेपछि उनको आमा बाबुले १०८ ब्राह्मणहरूलाई निरूप्याई पदचकल्याण सम्पन्न कन्या पाउन सकिन्था कि सर्किदंन भनी सोधदा ब्राह्मणहरूले ‘पाउन सकिन्था’ भनी जवाफ दिएपछि उनीहरूमध्येबाट कारणाकारण जान्न सज्जे आठ जना ब्राह्मणहरूलाई घेरे पैसा विई, उपरोक्त गुणयुक्त कन्या खोज्न पठाए । साथै सो

१. संस्कृत अमरकोषमा ‘बिम्बिका’ भनिएकोछ । पृ. १००

२. ध. अ. क. पृ. १९२: उदा. अ. क. पृ. ११८: दुतियवर्ग; जा-

अ. क. पृ. I. १६: तेलपत्तजातक, नं २९१

कन्याकोनिमित्त बहुमूल्य सुवर्णमाला पनि दिएर पठाए ।

## विशाखाको विवाह

तिनिहृष्ट आवस्तीनगर तथा अन्य नगरहरूमा पञ्चकल्याण-गुणले सुसम्पन्न कन्या खोजदे क्रमशः सोकेत नगरमा आइपुगे । त्यसबखत सोकेत नगरमा प्रत्येक वर्षको नववर्षमा एकपटकहुने उत्सव थियो । त्यस उत्सवको दिनमा घरबाट कहित्यै बाहिर ननिस्कने कन्याहृष्ट पनि आ-आपना वस्त्राभूषणहरूले अलंकृत भई घरबाट निस्की, पेंदलनं नदीमा नुहाउन जान्थे । धनीमानी कुमाका धनियादि कुमारहृष्ट हातमा माला लिई आफूनाई अनपने कुमारीलाई स्वयम्भर गर्ने विचारले ठाउँ ठाउँमा बसिरहन्थे ।

ती बाहुणहृष्ट पनि यस उत्सवको मौका क्षोप्ने विचारले नदीको किनारको एक सत्तलमा बसी, आवत जावत गर्ने कन्याहृष्ट प्रति आँखा गाडन थाले ।

पन्द्र सोऽन्ह वर्षको विशाखा कुमारी पनि नदीमा स्नान गरी नववर्षको नक्षत्र-कीडाको उत्सवमा सरीक हुन, वस्त्राभूषणले अलंकृत भई आफ्ना पाँचशाय सहेलीहरूसंग घरबाट निस्की नदीमा पुगिन् । त्यसबेला अचानक मूसलघारे पानीपन थाल्यो । विशाखासंग गएका सबै जसो कन्याहृष्ट लुगा भिजला भन्ने डरले दगुर्दे सोही सत्तलभित्र पसे । विशाखा एकले मात्र पानीले भिजेता पनि, लज्जालु स्वभाव न छाडी,

आपनो स्त्री-लीलासे नं विस्तारसेंग आई सोही सत्तलमा पसिन् । त्यस-  
बहुत सत्तलमा र अरु आसपासमा जम्मा भद्ररहेका सबैको व्यान विशा-  
खातिर पर्न गएको थियो । विशाखाको यस प्रक्रियादेखी मानिसहरूले विभिन्न  
विचार गर्नथाले । ब्राह्मणहरू यिनको स्वभाव तथा सौन्दर्य आदि देखी  
अत्यन्त प्रसन्न भए र कुन उपायद्वारा यिनका दाँतहरू देख्न सकिएला भन्ने  
विचारमा मग्न भए । जब त्यही सत्तलभित्र विशाखा पनि पसिन् तब  
उनीहरूले विशाखालाई कुरा गराउने निहु गरी उन्ले सुन्नेगरी निम्न  
कुराहरू आपसमा गर्न थाले—

“ कस्ती केटी रहिछन् यी, त्यत्रो पानी पर्वा पनि लुगा  
नभिज्जनेगरी दौडेर आउन नसकेको ! जस्तै रूप सुन्दरछ त्यस्तै यिनी  
छिटो उरिती रहिनछन् । दगुर्न नसक्ने बुढो जस्तै रहिछन् । यस्ती  
कथा पाउने पतिले त बनिकाङ्को खोलेसम्म पनि पाउन सक्ने छैन ।  
कस्ती अलिछनी रहिछन् यी ! ” इत्यादि । ब्राह्मणहरू आपसमा माफ-  
नोबारे गलत धारणा लिई कुरागरिरहेको सुनी, उनीहरूलाई कारण  
प्रष्ट पारिदिने विचारले, विशाखाले ब्राह्मणहरूलाई यसो भनिन् —

“ भो ब्राह्मणहो ! तपाइहरू के कुरा गर्दै हुनुहुन्थ ? ”

“ हे नानो ! हामी तिन्ही बारेना कुरागरिरहेका छौं । ”

“ के कुरा गरिरहनु भएको त ? ” भन्दै अलिकता पनि लिङ्ग  
न भई, काँसको स्वरजस्तै कानलाई नै आमन्दित पाले यथुरस्वरसे  
ब्राह्मणहरूसेंग सोधे पछि उनीहरूले यसो भने —

“ हे नानी ! तिमी कस्ती रहिछ्यो ? तिमा सबै जसो साथीहरू आनोले भिजिएता भनेर दर्देगुंआए । किन्तु तिमी सबै लुगा भिजदा पनि दगुर्न सकिनौ । ”

ब्राह्मणहरूका यी कुराहरू सुनो विशाखाले आळू न दगुर्नाको  
कारणहरू सुनाउँदै यसो भनिन् —

“ भो ब्राह्मणहो ! यदि दगुर्न चाहेको खण्डमा न दगुर्न नसक्ने होइन । मसेंग पाँच हात्तीको बलछ । किन्तु यसरी दगुर्दा केही भएर लोटी हात खूट्टा भाँचियो अथवा आँखा फुट्टयो भने अङ्ग विकृत हुन्थ । विकृत अङ्ग हुने हामीलाई कसले लंजाला र ? हामी कन्याकेटीहरू भनेका पसलेहरूका बिक्रीगनै भाँडा जस्त ह्रौं । जस्त फुटेका भाँडाहरू कसले किन्दैन र पसलमा त्यस थाती परिरहन्थन् त्यस्त हामीहरू पनि घरमा थाती परिरहनेछौं । लुगा भिजेत के भयो ? अर्को लुगा फेने सकिन्थ । आमाबाबुहरूले हामीहरूको प्रङ्ग प्रत्यङ्ग रक्षाहुनेगरी पालन पोषण गर्छन् । केही भएर अङ्ग विकृत भयो भने आमाबाबुकै मार भएर घरमै बस्न पनि हुन्थ । हामीलाई कसले लंजाला र ! बरु सबैले थूथू गर्दै छाडी जानेक्छन् ।” इत्यादि कारणहरू मनमा सोची न दगुरेको हुँ ।

**का को दगुर्दा राम्रो देखिँदैन?**

यति भनिसकेपछि विशाखाले पुनः यसो भनिन् —

“ भो ब्राह्मणहो ! चार व्यस्तिहरू दगुर्दा सोम्मार्दिदैन, लोड्डोकै आपवाद पनि सुन्नुपनै हुन्थ । कुन चार भने ? —

१—“ सबे प्रकारका आभूषणहरूले प्रतिमण्डित भएका अभिषिक्त ग्राम राजा, धोती तानी, कम्मरकसी आँगनमा दगुर्न लागदा शोभा दिँदेन र लोकमा पनि ‘कस्ता राजा रहेछन्, सर्वसाधारण गृहस्थीहरू क्यैं दगुर्दा रहेछन्’ भन्ने अपवाद हुन्छ ।

२—“अलंकृत राजाको मञ्जल हाती दगुर्दा पनि शोभित देर्खिदेन । अलंकृत मञ्जल हाती आफ्नो मतावपूर्वक हस्तिलीलालेयुक्त भई हिँडेमा मात्र शोभा दिन्छ ।

३—“ प्रवजित भएका अमणहरू दगुर्दा पनि राङ्गो देर्खिदेन । हामी गृहस्थीहरू क्यैं दगुर्ने कस्ता असंयमी अमणहरू रहेछन् भन्ने हुन्छ । अतएव प्रवजित भएका अमणहरूलाई संयमपूर्वक शान्त दान्त लीलाले हिँडनाले शोभायमान देर्खिन्छ ।

४—“ त्यस्ते स्त्रीहरू दगुर्दा पनि राङ्गो देर्खिदेन । कस्ती निर्लज्जो बेसोभती स्त्रीरहेछन्, पुरुषहरू जस्तै दगुर्दा रहेछन्, सिपाहीहरू जस्ता रहेछन् भन्ने कुरा सुन्नुपने हुन्छ ।

“ यो ब्राह्मणहो ! यिने कारणहरूलाई ध्यानमा राखी भन्न दौडेकोहु । ”

बोलिरहेको विशाखाको दन्त-लक्षण देखी ब्राह्मणहरू अति प्रसन्न भए । रूप सुन्दर भए क्यैं उनको बोलिकचनमा पनि माधुर्यता, सुभाषितता, कोमलता, कारणकारण अभिष्टक्तगने सामर्थ्य आदि गुणहरू देखी

ब्राह्मणहरू कन्त्र प्रभावित भई “ यस्ती कन्या भेट्टिनुत दुलंभ ने छ ” भन्दै  
ब्राह्मणहरूले मृगार कुलबाट त्याएको सुवर्णमाला विशाखाको गलामा  
लगाउन लाग्दा विशाखाले उनीहरूसँग निम्न प्रश्नहरू सोधिन्—

“ धो तात ! तपाइहरू कुन नगरबाट आउनु भएको हो ? ”

“ श्रावस्ती महानगरबाट आएका ह्वौ ! ”

“ कुन कुलको तरफबाट नि ? ”

“ मृगारश्रेष्ठीको तरफबाट । ”

“ आर्यपुत्रको नाम केहो त ? ”

“ कुमार पूर्णवर्धन हो । ”

यति कुरा मुनि सकेपछि “ समान कुलकै रहेछ ” भन्ने विचार  
बारी सुवर्णमाला स्वीकार गरिन् । अनि कुमारी विशाखाले त्यस-  
ताकाको सामाजिक प्रथाको मर्यादा भित्र रही आफ्नो बाबुलाई  
रथ पठाउने सूचना पठाइन् । त्यसताकाको सामाजिक अलन  
अनुसार कुने पुरुषको तरफबाट विवाहको प्रस्ताव स्वीकारगर्ने कन्या केटो  
रथमा चढी जानसक्ने भौगात न भएमा कमसेकम पछ्यौराले शीर  
ढाकी सुरक्षितहरूले हिडदथे । त्यसले त्यस घर नफकी, विशाखाले रथ  
मगाउन लगाइकी हुन् । रथ आइसकेपछि रथमा बसी घर फर्किन् ।  
ती ब्राह्मणहरू पनि विशाखा सँगै गए । अनि विशाखाको बालु धनञ्जय  
श्रेष्ठीले, ती ब्राह्मणहरूसँगको कुशल वार्ता पछि निम्न कुराहरू सोधे—

“ ब्राह्मणहो ! कहाँबाट आएका ह्वौ ? ”

ब्राह्मणहरूले श्रावस्ती महानगरबाट आएका ह्वौ भनो ज्वाल

विए ।

“सेठको नाम के हो नि ?”

“मृगार श्रेष्ठी हो ।”

“पुत्रको नाम के हो त ?”

“पूर्णवर्घन हो ।”

“कति धनसम्पत्ति छ नि?”

“चालीस कोटी छ” भन्ने सुनी धनञ्जय श्रेष्ठीले विचार गरे कि—आफ्नो सम्पत्तिको तुलनामा ४०कोटिसम्पत्ति त कर्निका प्रमाण मात्रहो । तर बालिकाको जीविका गर्नलाई त नपुगाउन । सबै कुरामा समानता पाउनु गाहुँ हुन्छ । जातियताले समान भए त पुणिहाल्यो भन्ने विचार गरी धनञ्जय श्रेष्ठीले आहाणहरूका प्रस्तावलाई अनुमोदन गरी बुझ तीन दिनसम्म उनीहरूको सम्मान गरी पठाए<sup>१</sup> ।

आवस्तीमा पुगी प्रसन्नतापूर्वक सबै समाचार सुनाउदै “पठच-कल्याण-गुणयुक्त कन्या पायो” भनी उनीहरूले मृगार श्रेष्ठीलाई निवेदन गरे । मृगार श्रेष्ठीले कस्की छोरी भनी सोध्दा आहाणहरूले साकेत नगरवासी धनञ्जय श्रेष्ठीको सुपुत्री कुमारी विशाखा हुन् भने । यस्ति सुनी “महाकुलकी कन्या पाए” भनी हर्षित भई मृगार श्रेष्ठीले धनञ्जय श्रेष्ठीलाई “हामीहरू कन्या लिन तुरन्तआउने छौं, त्यहाँ तपाइहरूलै गर्नुपर्ने प्रबन्ध मिलाउनु होस्” भनी पत्र पठाए । धनञ्जय श्रेष्ठीले

१. ध. अ. क. प. १९४; अ. अ. क. I. प. २२१.

पनि ‘हाम्रांनिम्ति यो कुनै ठळो कुरा होइन । तपाइले त्यही मिलाउनु यनें प्रबन्ध मिलाउनु होस्’ भनी प्रत्युत्तर पठाएँ ।

अनि मृगार श्रेष्ठीले प्रसेनजित कोशलसँग विन्ति गर्न गए—“महाराज ! सरकारको सेवक कुमार पूर्णवर्धनको विवाह मङ्गल कार्य साकेतवासी धनञ्जय श्रेष्ठीकी सुपुत्री विशाखा कुमारीसँग हुने भएको छ । हामीलाई साकेत नगर जाने आज्ञा दिनुहोस् ।”

“हुन्थ, श्रेष्ठी ! के हामी पनि आउन पछ ?”

“महाराज ! सरकारको आगमन हामीले कहिले पाउन सकौला र !”

मृगारको कुरा सुनी ‘यी धनञ्जय श्रेष्ठी कुललाई मंले राजा सेनीय बिभ्विसारसँग मागी साकेत नगरमा राखेको हु’ । यिनको स्वागत सम्भान गर्नु योग्यछ’ भन्ने विचार गरी प्रसेनजित कोशल राजाले मृगारलाई यसो भने—

“त्यसोभए, मृगार ! हामी पनि आउने छौं ।”

“हवस, देव” भनी मृगार श्रेष्ठीले अनुमोदन गरे । त्यसपछि उनले धनञ्जय श्रेष्ठीलाई “प्रसेनजित कोशल राजा पनि आउने छन् र राजाका साथमा अरु धेरेलावालस्करहरू पनि आउने छन् । उनीहरू सबैकोनिम्ति आवश्यक प्रबन्ध मिलाउन सक्नु हुन्थ कि हुँदैन” भनी सोझी पत्र पठाए ।

धनञ्जय श्रेष्ठीले “एक राजा त के, दश राजाहरू आउनु थाए  
पनि प्रबन्ध गर्ने कुनै मुश्किल पर्ने छैन” भनी प्रत्युत्तर पठाए पछि  
मृगार श्रेष्ठी, राजा प्रसेनजित सहित विशाल जनसमूह तिई साकेत  
नगरतिर प्रस्थान गरे । साकेत नगर पुर्ण आधा योजन जति बाटो  
बाँकी छंदा मृगारले श्रेष्ठीलाई “हामीहरू आउँदै छौं” भन्ने खबर पठाए<sup>१</sup> ।

### जन्तीहरूको स्वागत

“राजा प्रसेनजित कोशल सहित धेरै लावालस्करका साथ  
मृगार श्रेष्ठी आउँदै छन्” भन्ने खबर पाएपछि धनञ्जय श्रेष्ठी  
बाटोसम्म हेर्न गई, स्वागत सम्मानपूर्वक राजा सहित श्रेष्ठीलाई आफ्नो  
घरमा लगे । अनि राजा सहित सबै जन्तीहरूलाई बस्ने आदि सबै  
प्रबन्ध स्वयं आफ्ले ने गरि दिए । दर्जा अनुसार सबैको कहर हुने गरी  
आवश्यक प्रबन्ध पनि मिलाइदिए । कसैलाई कुनै वस्तुको कमी थिएन ।  
प्रत्येक अभ्यागतको मनमा यस्तो लाग्दथ्यो कि “यी श्रेष्ठीले हाम्रे—  
निम्ति हेरचाह गरिरहेका छन्<sup>२</sup> ।”

यस्तो प्रबन्ध गरेको थियो कि ताकि पछि कसैले पनि  
“हामीहरू विशाल्या जस्ती महा भाग्यवानी कुमारीको विवाह  
मझ्नलमा गएका थियों तर हामीहरूले केहो पनि हेर्ने भौका  
पाएन्नों । हात्ती, घोडाहरूको सेडा ठहल गर्दा गदं ठिक्क भयो” भनी

१. ध.अ.क. पृ. १४९.

२. अ.अ.क. I. पृ. २२१

अन्न न पाउन् । यसे हेतुले — हात्ती, घोडा तथा रथहरूको हेरचाह गर्ने—  
हरूको समेत व्यवस्था गरिदिएका थिए? ।

सोही दिनमै धनञ्जय श्रेष्ठीले पाँचशय सुनारहरूलाई बोलाउन  
यठाई “मेरी छोरीकोनिमित्त ‘महालता-पसाधन’ अन्ने आभूषण बनाऊ”  
अनी उनीहरूलाई हजार थान असफो सहीत त्यसलाई चाहिने हीरा  
मोती आदि सबै आवश्यक वस्तुहरू दिन लगाए ।

केही दिन बितिसकेपछि राजाले धनञ्जय श्रेष्ठीलाई खबर पठाए—  
“धनञ्जय ! हाम्रो भरण-पोषण गर्नु सजिलो छैन । अतएव  
चाँडैनै कन्या दिएर पठाउने व्यवस्था गर ।”

राजाको खबर सुनी उनले यस्तो प्रत्युत्तर पठाए—  
“महाराज ! अब बर्षाद् समय शुरुमझेकयो । बर्षाकाल चार  
महीना भित्र कन्यालाई पठाउन सकिन्न । महाराजको लावालस्करहरूलाई  
जे जे चाहिन्द्य त्यसको प्रबन्ध गर्ने जिम्मेवारी मेरो हो । मैले विदा  
दिएपछि मात्र जानुहोस् १ ।”

त्यसदिन देखि साकेत नगरमा निम्य मङ्गलोत्सव दिन जस्तै  
हुन थाल्यो । जन्त आएका लावालस्करकानिमित्त हरप्रकारको चाहिने  
वस्तुहरूको राम्रो प्रबन्ध गरिएको थियो । कुनै वस्तुको कमी थिएन ।  
यसप्रकार तीन महीना बित्दा पनि विशाखाकोनिमित्त बनाउन दिएको  
‘महालता-पसाधन’ आभूषण तयार हुन सकेको थिएन ।

१. ध. अ. क. पृ. १९४

२. अ. अ. क. I. प. २२२; ध. अ. क. पृ. १९४

‘कामगने’ मानिसहरू आई धनञ्जय श्रेष्ठीलाई भने—

“श्रेष्ठी ! अरू वस्तुहरूको कुनै कमी भएको छैन । केवल भात यकाउने दाउराहरू सिद्धियो ।” अनि धनञ्जय श्रेष्ठीले—“त्यसो अए तिमीहरूले पुरानो हातीसार, तबेला तथा गौशालाहरूका काठहरू मिकी भात पकाऊ” भनी अन्हाए । उनीहरूले त्यस्तै गरे । तर दुइहस्ता भन्दा बढता काम चलेन । केरि उनीहरू आई भन्न थाले—

“श्रेष्ठी ! ती काठहरू पनि सिद्धिन थाले ।”

अनि श्रेष्ठीले उनीहरूलाई भने कि — अब यो बष्टाद् समयमा दाउरा त्याउन सजिलो छैन । अतएव कोष्ठागार खोली बाकला बाकला कप-डाहरू लिई, बटारी तेलमा भिजाई त्यराँले भात पकाऊ । यस प्रकार अर्को दुइहस्ता बित्यो ।

Dhamma.Digital

### “महालता-पसाधन”

यसरी चार महीना बित्सके पछि ‘महालता-पसाधन’ आभूषण बनाउने काम पनि पूरा भयो ।

त्यस ‘‘महालता-पसाधन’’ मा कहीं पनि कुनै धागेको प्रयोग गरिएको थिएन । चाँदीको धागोले काम लिइएको थियो । सो आभूषण शीरमाथि राखदा शरीर जम्मे ढाक्नेगरी तलसम्म खस्थ्यो । ठाउँ ठाउँमा मुग्राहरू जडिएका थिए । गाँठा जम्मे सुवर्णमय थिए । चाँदीको पासो (Hook) थियो ।

मस्तकको मध्यतिर एक मुद्रा (—टाँक), दुइ कानको पछाडितिर दुइ मुद्रा, घाँटिनिर एक मुद्रा, दुइ कुइनानिर दुइ मुद्रा, दुइ घुँडानिर दुइ मुद्रा र कम्मरको दुइ पट्टि दुइ मुद्राहरू थिए ।

सो पसाधन मयूराकार थियो । दाँहिने र बाँयातिर पाँच पाँच शय प्वाँखहरू थिए । चुच्चो मूगाको थियो । आँखाहरू मणिमय थिए, ल्यस्तंगरी धाँटी र पलेटा पनि । प्वाँखको दाँठीहरू र खुट्टाहरू रत्नमय थिए । यो आभूषण लगाउंदा मानो पहाड़को टुप्पोमा नाचिरहेको मयूर जस्तै विशाखाको शीरमा देखिन्थ्यो । हजार प्वाँखहरूको आवाज आउंदा यज्ञाङ्गक दिव्य-तूर्य बादनको आवाज जस्तै सुनिन्थ्यो । नगिच गई हेर्दा मात्र साँच्चकं मयूर जस्तै देखिन्थ्यो । नौ कोटीको लागतले यो आभूषण तयार भएको थियो । ज्याला मात्र एक लाख परेको थियो<sup>१</sup> ।

यो “महालता पसाधन” आभूषणमा चार कुरुवा हीरा, एधार कुरुवा मोती, बाइस कुरुवा मूगा र तेत्तीस कुरुवा मणिमाणिक्यादि जडिएको थियो<sup>२</sup> । आभूषण जम्मे सप्तरत्नहरूले<sup>३</sup> भरी भराउथिए ।

### दश अर्तिहरू

“महालता पसाधन” आभूषण तयार भइसके पछि ‘भोलि

१. घ. व.क. पृ. १९५

२. परं. सू. II. पृ. २४७: चूलतण्हासङ्ख्यसुतं; सुमं. वि. पृ. ६२३:  
अगगञ्जसुतं ।

३. सुन, चाँदी, मोती, मणी, वैदूर्य, हीरा र मूगालाई सप्तरत्न  
अन्दछन् । अभि. प. पृ. ६८: गाथा ४९०

छोरोलाई विदा दिई पठाउने छु' भनो विशाखाको बाबुले उनलाई आफुसँग बसालो पतिकुलमा गएपछि के कस्तो आचारण सिक्तुपछं भन्दै आचरणसम्बन्धी दश अर्ति बुद्धिहरू सिकाए ।

त्यसबछत मृगार श्रेष्ठी अर्को कोठाको खाटमा लेटी रहेका थिए र विशाखालाई सिकाएका कुराहरू जम्मे सुन्दै थिए ।

“नानी विशाले ! पतिकुलमा बस्नेले — (१) भित्री आगो बाहिन्याउन हुन्न, (२) बाहिरी आगो भित्र्याउन हुन्न, (३) दिनेलाई मात्र दिनुपछं, (४) नदिनेलाई दिनु हुन्न, (५) दिनेलाई पनि न दिनेलाई पनि दिनु पछं, (६) सुखपूर्वक बस्नु पछं, (७) सुखपूर्वक परिभोग गर्नु पछं, (८) सुखपूर्वक सुल्नुपछं, (९) अग्निपरिचर्या गर्नु पछं तथा (१०) आन्तरीक देवतालाई नमस्कार गर्नु पछं ।”

विशाखालाई उनको पिताले दश अर्तिबुद्धि दिएँ भगवान् बुद्धले उनलाई आठ कारणले युक्त नारी-शोक्षा दिनु भएको कुरा तल 'पत्नी गुण' भन्ने शीर्षकमा उल्लेख भएको छ । त्यस्तै इहलोक र परलोकमा कसरी नारीहरू विजयी हुन सक्छन् भन्ने बारेमा 'इहलोक र परलोकको विजय' भन्ने शीर्षकमा दर्शाइएको छ । विशाखालाई उनको पिताले दश अर्ति दिएँ, भद्रीय नमरको मेण्डक श्रेष्ठीको नाति उभगहकी छोरी-विशाखाको बहिनी-लाई बिवरह गरिदिने बेलामा भगवान्ले उनलाई पांच उपदेश दिनु भएको छ ।

१. अ. अ. क. I. पृ. २२२

१. अ. नि-५. पृ. ३०३: उमाहमुत्तं, अ. क. घ. पृ. ५१७

## दाइजो

भोलिपल्ट राजा सहित सबै सेनाहरूका अगाडि “पतिकुलमा बस्ने विशाखाको कुनै दोष नाएमा त्यतको आनंदीन गरी, दोषादोष छुटचाई सफाई दिनुपर्छ” भन्दै धनञ्जय श्रेष्ठमीले, आठ जना कुटुम्बहरूको हातमा विशाखालाई सुम्प्तीदिए ।

चार महीनामा तथार परिएको नौकोटि मूल्य पर्ने “महालता चसाधन” आभूषणद्वारा विभूषितपारी, विशाखासँग संघं बस्ने पाँचशय स्त्रीहरू, चारशय पचास माडा धनहरू, आजन्य घोडाहरूयुक्त पाँचशय रथहरू<sup>१</sup> र ‘मेरी छोरी जाने ठाउँमा उनलाई कुनै वस्तुको आवश्यकताले कसंसँग केही मान्न न परोस्’ भनी स्नान चूर्ण (= साबुन), सुनका भाँडाहरू, चाँदीका भाँडाहरू, तामाका भाँडाहरू, अनेक प्रकारका वस्त्रहरू तथा धान्यवर्गहरूगारी पाँच पाँचशय गाडाहरू, फेरि हलो, कोदाली खूर्पा आदि उपकरणहरूले भरिएको पाँचशय गाडाहरू<sup>२</sup> गरी जम्मा भ्वउभ्र (५४) कोटी<sup>३</sup> मूल्यको दाइजो दिए ।

विशाखाको सेवा-ठहरण विशेष रथमा, सर्वालंकारद्वारा प्रतिमण्डित तीन तीन दाक्षीहरू राखी पाँचशय रथहरू पनि दिए<sup>४</sup> ।

दूध पिउन र गाडा तान्ने इत्यादि कामकोसाङि गाई गोरुहरू

१. अ. अ.क.१. पृ. २२२; ध. अ. क. पृ १९६

२. ध. अ. क. पृ. १९५.

३. प्र अ. क. पृ. १९७

पनि दिए । यिनीहरूको संख्या कति थियो भनी भन्न सकिन्न । तर भूमि-प्रमाणको हिसाबले यसप्रकार दिएको कुरा अर्थकथाहरूमा समुल्लेख भएको पाइन्छ—

एक उसभ<sup>१</sup> चौडाईमा दुवैतिर एक एक जना पाले, तीन गाउतको लम्बाइमा प्रत्येक गाउतमा एक एक जना पाले राखी स्वानो गोठको ढोका उघारि दिए । धारावाहिकरूपले गाईहरू निस्कन थाले । एक गाउत प्रमाणको ठाउँ गाईहरू भरिएपछि त्यहाँको पालेले भेरी बजायो । यस्तै क्रमले तीन गाउत सम्मको ठाउँ भरिए पछि पालेले बजाएको भेरी बादनको आवाज सुनिएपछि गोठको ढोका थुन्न लगाए । गोठ थुन्दा थुन्दै जबर्जस्तीगरी निस्केका गाईगोरहरूको संख्या भात्र साठी हजार पुग्न गएको थियो भनी धर्मपदर्थकथाले भनेको छ<sup>२</sup> । “विशाखासंग जान चाहने स्त्रीहरू जाउन्” भन्ने घोषणा सुनी आसपासका चौध गाउँका स्त्रीहरू विशाखाको साथमा लागेको कुरा पनि अर्थकथामा समुल्लेख भएको पाइन्छ ।

१. सात हातको १ यष्टी, बीस यष्टीको १ उसभ, असी उसभको १ गाउत, चार गाउतको १ योजन र पांचशय धनुषको १ कोष हुन्छ । अभि. प. पृ. ३० : गाथा १९६ । पालि शब्द ‘उसभ’को संस्कृत रूपान्तर गर्दा वृषभ वा ऋषभ हुन्छ तर यसको अर्थ पालि अनुसार न मिल्ने भएको हुँदा यहाँ पालि शब्द नै प्रयोग गरेको छु ।

२. पृ. १९७

राजा प्रसेनजित र मृगार श्रेष्ठीहरूको स्वागत तथा सम्मान गर्दै धनञ्जय श्रेष्ठीले केही बाटोसम्म अनुगमन गरे । त्यसपछि पुत्री विशाखालाई विदा दिई, राजाहरूसँग विदालिई आफू फक्केर आए ।

यस्तो अर्गनीशङ्कपते विवाह हुने स्त्री त्यस रबौंको भारतमा कमै थिए ।

### श्रावस्ती रा विशाखाको स्वागत

यात्रामा सबभन्दा पछाडि मृगार श्रेष्ठोको रथ थियो । उनले जब त्यतिका महा जनसमूह देखे तब “यत्तिका लस्करलाई कसले खाइ-राखन सक्ला” भन्दै धेरै मानिसहरूलाई जबजंस्तीपरी फर्काउन लाग्दा विशाखाले देखी “जसको आश्रयलिई आएका छन् उसले खाउने प्रबन्ध गर्नेछ । अतएव फर्काउन पर्ने कारण छैन” भनी भनिन् ।

श्रावस्तीको नगरद्वारनिर पुग्न लागेपछि विशाखाले सोचिन्—“दाकिएको यानमा बसी शहरमित्र जानपर्ला कि खुला रथमा बसी जानपर्ला ।” भनि उनको मनमा यस्तो लाग्यो—“दाकिएको यानमा बसेर जाँदा ‘महालता पसाधन’ आभूषणको विशेषता कसले देखन सक्ने छैन । अतएव खुला रथमा बसेरने जानु बेशहोला ।” सोही अनुसार उनी खुला रथमा बसी, ‘महालता पसाधन’ आभूषणको चमत्कार देखाउँदै शहरमित्र पसिन् ।

श्रावस्तीवासी सबंले ‘महालता पसाधन’ आभूषणको चमत्कार हैं— “यी ने हुन् विशाखा ! यी ने हुन् विशाखा ! अहा कति रास्त्री !! कति शोभादिन्द्रि !!” भन्दै औलाले देखाउन थाले । यसरी उनी महासम्पत्ति सहित मृगार श्रेष्ठीको घरभित्र पसिन् ।

श्रावस्तीका सबंजसो नागरिकहरूले “हास्त्रो मृगार श्रेष्ठो आफ्नो नगरमा आइपुग्नु भयो” भन्दै आ-आफ्ना गच्छे अनुसार विशाखा-खाई उपहार पठाए । वाएको उपहारमा त्यतिनै अरु थव्दे “यो फलानालाई देऊ” भन्दै विशाखाले सबै उपहारहरू श्रावस्ती-वासीहरूलाई नै बाँडि दिइन् । यसप्रकार श्रावस्ती आइपुगेके दिनदेखि विशाखाले सारा नागरिकहरूसेंग बन्धुत्वको सम्बन्ध जोरिन्<sup>१</sup> ।

सोही रातमै विशाखाकी एक आजन्यधोडीले बच्चा जन्मायो । यो खबर सुनी विशाखा उपासिका चिराक समातन लगाई आफ्नी सहेलीहरूकासाथ तबेलामा गई धोडीलाई तातोपानीले नुहाई, तेल घस्न लगाई हेरचाह गरिसकेपछि फर्केर आइन्<sup>२</sup> :

### मृगार कुलमा मङ्गलोत्सव

विशाखालाई मित्र्याइसकेपछि मृगार श्रेष्ठीको कुलगृहमा एक-सातासन्मध्यमधामसंग आवाह<sup>३</sup> मङ्गलोत्सव भयो । सातवाँ दिनमा,

१. अ. नि. अ. क. I. पृ. २२३; ध. अ. क. पृ. १९७

२. कन्याभित्र्याउने घरलाई ‘आवाह’ र कन्यादिने घरलाई ‘विवाह’ भन्दछन् ।

आपनो घर नजिक बस्ने बुद्धलाई स्मरण नगरी आपनो पूर्वपरिचित अनु-  
सार अचेलक<sup>१</sup> साधुहरूलाई निम्न्याई, निरोदक मधुपायस पस्काई अचेल-  
हरूलाई भोजन गराए । त्यसबखत मृगार-श्रेष्ठीले — “अरहन्त साधु-  
हरूलाई बन्दना गर्न आऊ” भनी विशाखालाई खबर पठाए । ‘अरहन्त’  
मन्ने शब्द सुन्नेबित्तिकै स्रोतापन्न भएकी विशाखा उपासिका अति प्रसन्न  
भई त्यहाँ गइन् । किन्तु जब उनले सबै नाङ्गा नाङ्गा साधुहरूमात्र बसि-  
रहेको देखिन् तब उनी अत्यन्त लज्जितभई “मेरो समुराले मलाई यस्तो  
ठाउँमा किन बोलाउनु भएको होला; यस्ता निर्लंजी साधुहरू के को  
अरहन्त हुन सक्लान्” भन्दै खुरुकक फक्केर गइन् ।

त्यसबखतको समाजमा पूर्णरूपेण धार्मिक-स्वतन्त्रता थियो ।  
त्यसैले समुराले मानेकै धर्म बुहारीले पनि मान्नुपर्छ भन्ने कुनै कर थिएन ।  
समुरा र बुहारीको बीच त के, पति र पत्नीको बीचमा पनि विश्वासगर्ने  
स्वतन्त्रता भएको कुरा भारद्वाज ब्राह्मण र उनकी पत्नीको कुराद्वारा  
पनि प्रष्ट बुझिन्थ ।

विशाखाको प्रक्रिया देखेर त्यहाँ भएका सबै नाङ्गा साधुहरूले  
मृगार श्रेष्ठीलाई निन्दागर्न थाले र कराउन पनि थाले — “श्रेष्ठी !  
के तिमीले अरु कुनै कन्या पाएनौ ? श्रणम गौतमकी यस्ती अलचिछनी  
आविकालाई यस घरमा किन भित्र्याएको ! तुरन्त उसलाई यस घरबाट  
निकालि देऊ ।”

१. नाङ्गा साधुहरूको एक सम्रदाय ।

२. हेर बु. ब्रा. पृ. ६१

मृगार श्रेष्ठीले “महाकुलका यो छोरी बुहारीलाई, यिनीहरूका वचन मात्रले त्यसे निकालन सकिन्न” भन्ने विचार गरी “आर्य ! तन्नेरी-हरूले जानेर वा नजानेर त्यसो भन्न सबैन् तर तपाइहरू चुपलाग्नुहोस्” भनी उनीहरूलाई भोजन गराई पठाए । त्यसपछि एक सुसज्जित महान आसनमा बसी श्रेष्ठीले सुनको थालमा निरोदक मधुपायत खान थाले ।

त्यसबछत, एक पिण्डचारिक स्थविर पिण्डाचार गर्दै त्यही आइपुगे । त्यसब्बेला विशाखाले समुरालाई पछा हस्काउँदै थिइन् । अनि उन्ने “खाइरहेको बेनामा समुरालाई केही भन्नु उचित हुने छन्” भन्ने विचार गरी, जुन किशिमबाट परसरी बसिर्दिवा समुराले पिण्डचारिक स्थविरलाई देखिने हो त्यस किशिमले परसरी बसिन् । विशाखाले “समुराले पिण्डचारिक स्थविरलाई केही भिक्षा देउ भन्नुहोला र अनि केही दिनेछु” भन्ने आशा गरीरहेकी थिइन् । किन्तु मृगार श्रेष्ठीले रुन् न देखे छं गरी शीर कुकाई पायस खाइरहे । अनि विशाखाले “मेरो समुराले भिक्षुलाई देखेर पनि केही वास्ता राख्नु भएन्” भन्ने मनमा लिई पिण्डचारिक स्थविरलाई यसो भनिन्—

“भन्ते ! पाल्नुहोस्, मेरो समुराले बासी (= अतीतपुण्यफल) मात्रै खाइरहनु भएको छै ।”

विशाखाले भनेको यति कुरा सुन्नेबित्तिकै मृगार श्रेष्ठीले थालबाट हात हटाई ‘हटाऊ यो थाल यहाँबाट; यिनलाई पनि यस घर-बाट निकालिदेउ । यस्तो मञ्ज्ञलमय दिनमा पनि यिनले मलाई बासी

(पायस) खाने गराउँछिन्” भन्दे रिसाएर भने । किन्तु विशाखालाई हात खुट्टा समाती अथवा मुखले मात्र पनि ‘बाहिर जाऊ’ भनी भन्ने साहस गर्नसक्ने दाशदाशीहरू त्यो घरमा कुनै पनि थिएनन् । सबै दाशदाशी-हरू विशाखाकै पक्षका थिए । यो अनौठो बातावरण देखी तिनीहरू सबै बाल्लपरेर हेरिरहे ।

समुराको यस्तो कुरा सुनी विशाखाले भनिन्—“भो समुरा ! यत्तिकंमा हामी जाने छैनौ । न त मलाई तपाइले नदीको किनारबाट कुनै कुम्भदाशीलाई ल्याए कै ल्याउनु भएको हो । जिउंदे रहेका आमा-बाबुकी द्योरीहरू यत्तिकंमा कहाँ नितिकञ्चिन् र ! यस्तै कारणहरूलाई दृष्टिगतगरी मेरो पिताले मलाई यहाँ आउने बेलामा अष्ट कुटुम्बिकहरू-का जिम्मामा सुन्धी पठाउनु भएको हो । त्यसो हुनाले पहिले उनीहरू-लाई बोलाई मेरो दोषादोष छुट्ट्याउनु होस् ।”

“यिन्ले ठिकै भनिन्” भनी मगार श्रेष्ठीले ती अष्ट कुटुम्बिक-हरूलाई बोलाउन पठाई निम्न कुराहरू मुनाए—

१—‘आर्यहो ! यस्तो मङ्गलोत्सवको दिनहरूमा, एकसातारा न बित्दै, सुवर्णको थालमा निरोदक पायस खाइरहेको बेलामा यी केटीले मलाई बासी खाने बनाउँछिन् । यो दोषारोपण सगाई यिनलाई यस घरबाट निकालि देउ ।’

“अम्मे ! साँच्चं हो के तिमीले यस्तो भनेको?” भनी उनीहरूले सोध्दा विशाखाले निम्नप्रकार उत्तरहरू दिइन्—

“तात ! मैले त त्यस्तो मनमा चिताएर भनेको होइन । मेरो ससुराले मात्र त्यस्तो ठानु भएको हो । मेरो ससुराले निरोदक पायस खाइरहनु भएको बेलामा एक पिण्डचारिक स्थविर भिक्षार्थ आउनु भएको यिथो । सो स्थविरलाई देखेर पनि न देखे क्यैं गरी मेरो ससुराले बस्तु भएको मात्र नभई घरमित्रसम्म आई भिक्षालिन आउनु भएको भिक्षुलाई ‘कुनै बस्तु देऊ’ मात्र पनि भन्न नसक्नु भएको देखो ‘मेरो ससुराले अतीत समयको पुण्य-फल मात्र आहुले भोगगर्व हुनुहुन्छ र वर्तमान समयमा कुनै नयाँ पुण्यकार्यहरू गर्न चाहनु हुन्न’ भन्ने विचार गरी मैले सो स्थविरलाई हेरी ‘भन्ते ! पालनुहोस, मेरो ससुराले बासी (= अतीत पुण्यफल) मात्र खाइरहनु भएको छ’ भनी भनेकी हुँ सिवाय अरु कुनै खराब विचार राखी भनेको होइन । मेरो ससुराले मैले भनेको कुराको अर्थ बुझ्न सक्नु भएन । तप्सोहनाले यसमा मेरो के दोष छ र ?”

Digitized by  
Dhamma Digital

अनि उनीहरूले मृगार श्रेष्ठीलाई भने—

“हे थेष्ठी ! हात्री छोरीको कुरामा कुनै दोष छैन । बह उनले भनेको कुरा ठीकै हो । यसमा रिसाउनपर्ने कुनै कारण छैन ।”

२— “आर्यहो ! ठीकछ, यसमा कुनै दोष छैन । तर यी केटी यस घरमा आएकै दिन, मध्यरातमा मेरो छोरालाई वास्तै नगरी आफ्ना इच्छानुसार दाशदाशीहरूसँग घरपछाडितर जानुको मतलब के होत ?”

अनि उनीहरूले विशाखासँग सोधे—

“अम्मे ! साँच्चे हो के तिमी घरपछाडितर गएकी ?”

विशाखाले उत्तर दिइन् — “तात ! साँच्चेहो । तर म अरु कुनै कामले गएकी होइन । एक आजन्य घोडीले बच्चा पाएको थियो र बच्चा पाएको घोडीलाई बेवास्ता गर्नु उचित होइन, मानव धर्म होइन भन्ने विचारलिई म चिराक लिनलगाई, दामदाशीहरूका साथ तबेलामा गई उसको हेरचाहगरी, मनुष्य कर्तव्य पालन गरी आएकी हुँ ।”

“हे श्रेष्ठी ! हाम्री छोरीले तपाइको घरमा दाशीले नगर्ने काम पनि गर्दिन् भने यसमा तपाइले के दोष देख्नु हुन्छ र ?” भनी उनीहरूले भने ?

३ — “आयंहो ! भइहाल्यो, यसमा पनि केही दोष छैन ज्ञानी तर, यिनको पिताले यिनलाई यहाँ पठाउनु अगाडि एक गोप्य कोठामा राखी दशप्रकारका कुराहरू सुनाएका थिए । जस्तै— “भित्री आगो बाहिर्याउन हुन्न र बाहिरी आगो पनि भित्र्याउन हुन्न” इत्यादि । घर-छिमेकीहरूसँग बसेर हामीले कसरी आगो लिने दिने नगरी बस्न सकोलाई ! आपनो घरमा आगो निभेको बेलामा अर्काको घरबाट आगो ल्याउनु र अर्कालाई पनि आगो दिनु परिहाल्छ । यसो नगरिकन कसरी घरगृह-स्थीहरूको काम चल्न सक्ला ! किन्तु उपरोक्त कुराको रहस्य पनि हामी-लाई थाहा छैन ।”

### दश अर्तिको अर्थ

“अम्मे ! के तिम्रो पिताले तिमीलाई त्यस्तो कुरा सिकाएको

हो त ?” भनी अष्ट कुटुम्बिकहरूले सोधा विशाखाले “हो” भन्दै ती दशकुराहरूको अर्थ जम्मै बताउदै निम्न कुराहरू भनिन्—

१— मेरा बाबुले मलाई ‘छोरी ! तिन्ना ससुरा वा पतिको कुनै दोष देखेमा त्यस्तो कुरालाई बाहिर कसंलाई न भनू । यस्तो भनुभन्दा ठूलो आगो अरू केही छैन’ भन्ने कारणलाई ध्यानमा राखी मेरा पिताले मलाई ‘भित्री आगो बाहिन्याउन हुन्न’ भनी भन्नु भएको हो ।

२— “फेरि ‘छोरी ! यदि कुनै विश्वासी स्त्री वा पुरुषले तिन्ना ससुरा वा पतिको कुनै दोष सुनाएम ! सो कुरा पनि घरमा गई ससुरा वा पतिलाई ‘फलानाले यसो भन्दै’ भन्ने कुरा न सुनाउनू । यो भन्दा ठूलो आगो अरू केही छैन’ भन्ने कारणलाई ध्यानमा राखी मेरा पिताले मलाई ‘बाहिरी आगो नभिन्न्याउनू’ भनी भन्नु भएको हो ।

३— फेरि ‘छोरी ! घरगूहस्थी गर्नेहरूले आपनो घरमा भएको कुनै वस्तु अर्कालाई सापटी वा कामचलाउकोनिमित्त दिनुपर्ने र लिनुपर्ने अवस्था पनि हुन्छ । यस्तो दिने लिने व्यवहार गर्दा, सापटलगेको वस्तु ज्ञानयमै किर्ता त्याइदिनेसंग मात्र व्यवहार गर्नुपर्छ । सापटलगेको वस्तु किर्ता त्याइदिनेलाईमात्र आपनो वस्तु सापट दिनुपर्छ’ भन्ने कारणलाई ध्यानमा राखी मेरा पिताले मलाई ‘दिनेलाईमात्र दिनुपर्छ’ भनी भन्नु भएको हो !

४— फेरि ‘छोरी ! जसले सापट वा कामचलाउकोनिमित्त लगेको वस्तु किर्ता त्याइदिन, त्यस्तालाई कुनै पनि वस्तु दिनुहुन्न’ भन्ने अर्थलाई ध्यानमा राखी मेरा पिताले मलाई ‘नदिनेलाई दिनुहुन्न’ भनी भन्नु भएको हो !

५— फेरि 'छोरी ! गरीब कुरवा याचकादि तथा कुनै गरीब  
ज्ञाति बन्धु आफ्नो घरमा आई कुनै वस्तु मान आएमा त्यस्तालाई आफूले  
सकदो सहायता, त्यागभावना लिई दिनुपर्छ । उनीहरूसेंग कुनै आशा  
नराखी सहायता दिनुपर्छ' भन्ने अर्थलाई ध्यानमा राखी मेरा पिताले  
मलाई 'दिनेलाई पनि न दिनेलाई पनि दिनुपर्छ' भनी भन्नु भएको हो ।

६— फेरि 'छोरी ! सासू, समुरा तथा पतिलाई देखेबित्तिकै  
सम्मानपूर्वक आसनबाट उठ्नुपर्ने ठाउँमा बसिरहनु हुन्न' भन्ने अर्थलाई  
ध्यानमा राखी मेरा पिताले मलाई 'सुखपूर्वक बस्नुपर्छ' भनी भन्नु  
भएको हो ।

७— फेरि, 'छोरी ! सासू, समुरा तथा पतिहरूले खानु अगाडि  
आफूले न खाई उनीहरूले खाइ सिध्याएपछि मात्र, सबैलाई खाना पुग्यो  
कि पुगेन भन्ने हेरविचार गरेर मात्र आफूले खानुपर्छ' भन्ने अर्थलाई  
ध्यानमा राखी मेरा पिताले मलाई 'सुखपूर्वक परिभंग गर्नुपर्छ' भनी  
भन्नु भएको हो ।

८— फेरि, 'छोरी ! सासू, समुरा तथा पतिहरू सुन्नु अगाडै  
आफू खाट्मा लेटी सुन्नु हुन्न । उनीहरू प्रति गर्नुपर्ने सेवा शुश्रूषा आदि  
कर्तव्य पुराणरिसकेपछि मात्र सुन्नुपर्छ' भन्ने अर्थलाई ध्यानमा राखी मेरा  
पिताले मलाई 'सुखपूर्वक सुन्नुपर्छ' भनी भन्नु भएको हो ।

९— फेरि, 'छोरी ! सासू, समुरा तथा पतिलाई अग्निस्कन्ध  
वा नागराजा समानठानी व्यवहार गर्नुपर्छ । अन्यथा आगोले पोल्ने कैं वा  
नागले टोक्ने कैं अपराध सिद्ध हुनसप्छ' भन्ने अर्थलाई ध्यानमा राखी  
मेरा पिताले मलाई 'अग्निपरिचर्या गर्नुपर्छ' भनी भन्नु भएको हो ।

१०— केरि, ‘छोरी ! सासू, ससुरा तथा पतिलाई देवतासमान ठान्तुपर्छ’ भन्ने कारणलाई ध्यानमाराखो मेरा पिताले मलाई ‘आन्तरिक देवतालाई नमस्कार गर्नु पर्छ’ भनी भन्नु भएको हो ।”

विशाखाका यी दशकुराहरूको व्याख्यान सुनी मृगार श्रेष्ठी केही भन्न नसकी, ना जवाक भई शीर निटुराई चुपलागेर बसे ।

अनि ती अष्ट कुटुम्बिकहरूले थे ढीसंग “श्रेष्ठी ! हात्री छोरीको अरु पनि कुनै दोष छ कि ?” भनी सोधे ।

श्रेष्ठीले “आर्यहो ! छैन” भनी उत्तर दिए ।

‘यदि त्यसो भए तपाइले निर्दोषी विशाखालाई अकारणमै किन घरबाट निकाल्न खोज्नु हुन्थ्य नि ?’

यत्तिकंमा विशाखाले भनिन्— “तात ! मेरा ससुराको एकै बचनले घरबाट बाहिर निस्कनु उचित नसं प्री मैले तपाइहरूलाई बोलाउन पठाएको हुँ” । किनभने मेरा पिताले ससुराको कुलमा कुनै दोष भएमा त्यसको निराकरण गर्नकोनिमित्त मलाई तपाइहरूको हातमा सुम्पी पठाउनु भएको हो । अब तपाइहरूले मेरो निर्दोषता बुझ्नु भयो र तपाइहरूले मलाई सफाइ पनि दिनुभयो । अब म घरबाट निस्किन सक्छु” भन्नै आफ्ना दाशदाशीहरूलाई यान-वाहनहरू तयार पार्न आज्ञा दिइन् ।

### ‘मृगारमाता’ भन्ने नाम

मृगार श्रेष्ठीले ती कुटुम्बिकहरू लिई विशाखासँग “अम्मे ! मैले जानी न जानी भनेकोमा मलाई क्षमा गर” भनी क्षमा मागे ।

१. ध. अ. क. पृ. १९९: विशाखायत्थु; अ. नि. अ. क. १. पृ. २२४

“तात ! तपाइलाई क्षमागर्नु पर्ने त क्षमा गरिने हाल्छु । किन्तु म बुद्धधर्ममा अटल श्रद्धा राख्ने कुलकी छोरी हुँ । त्यसले म भिक्षुसङ्घको आश्रय विना बाँच्न सकिदैन । यदि मेरो इच्छानुसार भिक्षुसङ्घलाई सेवा-टहल गरी बस्न पाउँछु भने म घरमा बस्नेछु । अन्यथा बस्न सकिदैन” भनी भवा मृगार श्रेष्ठीले “अम्मे ! त्यसोभए तिच्छो इच्छानुसार श्रमण-हरूको सेवा टहल गरी बस” भनी भने ।

त्यसपछि विशाखाले भगवान् बुद्धलाई निम्नो गर्न पठाइन् । भोलिपल्ट बुद्धसहित भिक्षुसङ्घलाई आफ्नो घरमा वसालो प्रयत्नत हात-खुट्टा धुवाई पानी अपितगरी सबै गर्नुपर्ने सत्कार गरिन् ।

त्यस समय ‘‘मृगार श्रेष्ठीको घरमा बुद्धसहित भिक्षुसङ्घ गए’’ भन्ने खबर सुनी नग्न साधुहरू मृगार श्रेष्ठीको घरमा घेरा लगाई बसे ।

विशाखाले “दशबल<sup>१</sup> बुद्ध भगवान् सहित भिक्षुसङ्घलाई भोजन समर्पण गर्न आउनुहोस्” भनी आफ्नो ससुरालाई खबर पठाइन् । मृगारश्रेष्ठी आउन चाहेर पनि नग्न साधुहरूले रोकेको हुँदा विशाखा-लाई “आफ्ने भोजन अर्पण गर” भनी खबर पठाए । त्यसपछि विशाखा-ले अनेक रसयुक्त भोजनहरूद्वारा भगवान् सहित भिक्षुसङ्घलाई भोजन गराइसकेपछि पुनः आफ्नो ससुरालाई “भगवान्को धर्मोपदेश सुन्न आउनु होस्” भनी खबर पठाइन् । अनि, मृगार श्रेष्ठी “अबत न जानु सारे अनुचित हुनेछ” भन्ने विचार गरी जान जाग्दा तो नग्न साधुहरूले उन-

१. ‘दशबल’ भनेको केहो भन्ने बारेमा बु. रा. पृ. ४१ को पाद-टिप्पणी हेन् ।

लाई “त्यसोमए तिमी पर्दा मित्र बसी धर्म अवण गर” भनी भने । बुद्ध हुनु भएको ठाउँमा जान अगाडिने त्यहीं पर्दा हाल्न लगाई मृगार श्रेष्ठी पर्दा भित्र बसे ।

भगवानबुद्धको उपदेश चन्द्रमा समान हुन्थ । जस्तै सबै मानिस-हरूले “मेरे शीरमाथि चन्द्रमा छन्” भन्ने ठान्छन् त्यस्तै बुद्धको उपदेश सुन्नेहरूले पनि “मेरेनिम्ति उपदेश गरिहरनु भएको छ” भन्ने ठान्दछन् । मृगार श्रेष्ठी पनि पर्दा भित्र बसी बुद्धको उपदेश सुनिरहेका थिए र उपदेश सुन्दा सुन्दै, उपदेशलाई केलाई हेर्दा हेर्दै त्यहीं नै स्रोतापन्न मार्गफल साक्षात्कार गरी, त्रिरत्न प्रति अचल श्रद्धाले सुसम्पन्न भई, पर्दा हटाई चरणकमलमा पञ्चाङ्ग प्रतिष्ठित बन्दना गरी, चरणकमलमा चुम्बन गरी, परामर्श गर्दै “म मृगार हु”<sup>Dhamma.Digital</sup> भन्दै आपनो नाम सुनाए । त्यसपछि विशाखा प्रति अत्यन्त प्रसन्न तथा गद्गद भई उद्गार प्रकट गर्दै मृगार श्रेष्ठीले विशाखाको स्तन चुम्बन गरी “आजदेखि तिमी मेरी बुहारी नभई मेरी आमा भयो” भन्दै भगवान्को अगाडि विशाखा-लाई मातृस्थानमा राखे ।

यहाँदेखि विशाखाको नाम ‘मृगारमाता’ भन्ने रहन गएको हो<sup>१</sup> । पछि विशाखाले छोरा पाइन् र उनको नाम पनि ‘मृगार’ राखि दिएको थियो<sup>२</sup> ।

१. ध. अ. क. पृ. २००; अ. अ. क. I. पृ. २२५; उदा. अ.

क. पृ. १०९

२. ध. अ. क. पृ. २०१; अ. नि. अ. क. I. पृ. ३१३ : समचित्तबग्गो ।

मृगार श्रेष्ठीले विशाखाको गुणगान गर्दै भगवान्‌लाई यस्तो सुनाए—

“भन्ते ! मलाई अहिलेसम्म थाहा थिएन कि कहाँ दान दिदा महत्कल हुन्छ । मेरी बुहारीको कारणले गर्दा आज मैले, कहाँ दानदिदा महत्कल हुन्छ भन्ने कुरा थाहा पाए । मेरी बुहारीको कारणले गर्दा आज म सब अपाय तथा दुगंतिबाट विनिर्मुक्त हुनसकै । मेरी बुहारी यस घरमा आएकीले नै मेरो कल्याण भएको हो” भन्दै निम्न गाथा पनि सुनाए—

“सो, हं अज्ज पजानामि, यथदिननं महप्फलं ।  
अत्थाय वत मे भद्रा, सुनिसा घरमागता’त ॥”

आर्थ—

‘मेरो हित सुखकोनिम्ति, भद्रपुखो बुहारी यस घरमा आइन् र आज मैले थाहापाए’ कि कहाँ दानदिदा महत्कल हुन्छ ।”

विशाखाले भोलिकोनिम्ति पनि बुद्धसहित भिक्षुसङ्गलाई निम्तो गरिन् । लोतापश्च भएका मृगार श्रेष्ठीले पनि आएर भगवान् सहित भिक्षुसङ्गलाई भोजन अर्पित गरे । त्यहाँदेखि मृगार श्रेष्ठीको घरको दैलो बुद्धसहित भिक्षुसङ्गकोनिम्ति खुलारह्यो ।

**“घनमट्टक-पसाधन”**

एकदिन मृगार श्रेष्ठीले “विशाखाले यो ‘महालता-पसाधन’ आभूषण संघ लगाई हिड्न सविनन् । बताएव यिनले संघ लगाउन सक्ने

गरी 'घनमटूक-पसाधन' भन्ने आभूषण बनाई किनेछु" भन्ने विचार गरी एकलाख जाने 'घनमटूक-पसाधन' आभूषण बनाइदिए । सो आभूषण बनाउन सिद्धिएपछि एकदिन, बुद्धसहित भिक्षुसङ्गताई निम्नो गरी, सम्मानपूर्वक वहाँहरूलाई भोजन गराई, विशाखालाई सोहूं घडा सुगन्ध जलले नुहाई, शास्त्रको अगाडि बसालो 'घनमटूक-पसाधन' आभूषण लगाउन लगाई शास्त्राको चरणकमलमा बन्दना गर्न लगाए । अनुमोदन गर्नुभई शास्त्रा फक्त जानुभयो<sup>१</sup> ।

विशाखाले पनि त्यहाँदेखि दानादि पुण्यकार्य यदै शास्त्राको समक्ष अष्टवर<sup>२</sup> प्राप्तगरी गगनमण्डलमा चन्द्रमा द्विषाव देखिनेमरी पुत्र पुत्रादि सहित अभिवृद्धि हुँदै गइन्<sup>३</sup> ।

### सन्तानहरू

विशाखा उपासिकाका दश छोरा र दश छोरीहरू थिए । यी प्रत्येकका पनि दश दश छोरा र छोरीहरू थिए । बिनयहरू प्रत्येकको पनि दश दश नं छोरा र छोरीहरू थिए । यसरी विशाखाका छोराहरू, छोरी-हरू, नातिहरू, नातिनीहरू, पनातिहरू र पनातिनीहरू परी जम्मा ८,४२० सन्तानहरू भएको देखिन्छ । यस्तिका सबैहरू कथ प्रमुख अएरपनि विशाखाको शीरमा एउटा पनि रों फुलेको देखिन्क्यो । १२० वर्षसम्म<sup>४</sup> बाँच्चा पनि यिनी सँधै नं सोहूं वर्षाको युवती अस्तै देखिन्थ्यन् ।

१. ध. अ. क. पृ. २०२

२. हेर तल 'आठवरहरू' भन्ने शब्दकारा ।

३. ध. अ. क. पृ. २०३

## सुन्दर ईर्यापथ

छोरा, छोरी, नाति नातिनोहृसंग विहारमा वा अन्त कते जाँदा  
मिनसाई चिन्म नसन्ने कोही चिएनन् । टाढँ देखिनै यिनलाई मानिसहृले  
चिन्दये । उनको प्रकृति स्वभावनै त्यस्तो धियो कि यिनी हिंडिरहेको  
देख्वा अरु अलि हिंडे हुन्थ्यो, बसिरहेको देख्वा अरु एक्छिन बसे हुन्थ्यो,  
उभिइरहेको देख्वा अरु उभिइरहे हुन्थ्यो र लेटिरहेको देख्वा अरु एकछिन  
लेटिनै रहे हुन्थ्यो भन्ने जस्तो मानिसहृलाई लाग्दथ्यो । जति हेरे पनि  
तृप्ति हुँदैनथ्यो । उनको चार ईर्यापथहरू<sup>१</sup> भध्ये कुनै पनि ईर्यापथ  
हेर्नेलाई न रमाइलो लाग्दैनथ्यो । तुनसुकै ईर्यापथमा देखेता पनि मानिस-  
हृलाई रमाइलो र राम्रै लाग्दैनथ्यो ।

### केही सन्तानहृको नाम

*Dhamma.Digital*

विशाखाका त्यतिका सन्तानहृकमध्ये, पालिसाहित्यमा केही  
सन्तानहृका नाम मात्र उल्लेख भएको पाइन्छ । यिनको प्रथमपुत्र ‘मृगार’  
कुमारको नाम धर्मपदार्थकथामा<sup>२</sup>, दोष्ठो पुत्र ‘मृगजाल’ को नाम  
बेरगाथा पालिमा<sup>३</sup> र संयुक्तनिकाथमा<sup>४</sup> उल्लेख भएको छ । मृगजाल

१. बस्नु, हिन्दु, उभिइरहनु तथा लेटनु— यी चार क्रियालाई  
‘चार ईर्यापथ’ भन्दछन् ।

२. ध. अ. क. पृ. २०१ : विसाखाथवत्थु ।

३. पृ. ३०४ : मिगजालत्थेरमाथा, अ क. पृ. ४५२

४. IV पृ. ३२ : पठममिगजालसुत्तं, पृ. ३३ : दुतियमिगजालसुत्तं ।

कुमार भगवान्‌को सत्संगत गरी पछि मिक्षुभई अरहन्तपनि भए<sup>१</sup> ।

विशाखाकी कान्धी बहितो ‘सुज्ञाता’ भन्ने अनाथपिण्डिक गृहपतिको छोरा काल की पत्नी यिइन<sup>२</sup> ।

‘सालह’ भन्ने विशाखाको एक नाति, नन्दक स्थविरकहाँ समय समयमा उपदेश सुन्न जान्थे<sup>३</sup> । यिनी श्रद्धालु पनि यिए ।

एकदिन, यिनले मिक्षुणीहरूकानिमित्त एक आराम बनाउन चाहे र मिक्षुणीसङ्घकहाँ गई आराम बनाउने काम हेर्न एक मिक्षुणीलाई मागे । मिक्षुणीसङ्घले सुन्दरीनन्दा मिक्षुणीलाई पठाइदियो । उनी आराम बनाउने कामले गर्दा दिनहुँ जस्तै सालह उपासकको घरमा आवत जावत गर्नथालिन । सालह उपासकको पनि सुन्दरीनन्दा मिक्षुणीसँग दिनहुँ जस्तै भेटघाट हुन थाल्यो । यसप्रकारको दिनहुँ सम्पर्क भएबाट उनी प्रति आसक्तभई सालह उपासकले उनलाई बिगाने कुचेष्टा पनि गरे<sup>४</sup> ।

एक अर्को नाति, वर्षावासको समयमा प्रवजित हुने इच्छागरी भिक्षुहरूकहाँ गए । किन्तु त्यसबखत मिक्षुहरूले आपसमा “वर्षा समयमा प्रवजित नगाने” भन्ने नियम बनाई बसेका हुँदा उनलाई प्रवजित गरेनन् । वर्षाकाल सिद्धिएपछि ती मिक्षुहरूले उनलाई प्रवजित हुन अन्नजार्दा, उनले “अब मेरो भन छैन” भनी प्रवजित न भएको कुरा तल “नियम बनाउन हुन्न” भन्ने शीर्षकको सूत्रमा प्रष्ट छ ।

१. थेर. गा. अ. क. पृ. ४५२ : मिगजाल ।

२. हेर. बु. गृ. पृ. २६; अ. नि-७. पृ. २२३ : भरियासुतं ।

३. अ. नि-३. पृ. १७९ : सालहसुतं ।

४. पांच. पा. पृ. २८३ : पठमपाराजिकं, मिक्षुणीविभङ्गो ।

जस्तै कुनै पनि स्त्रीलाई सन्तानहरू प्यारो लाग्छ उस्तै विशाखा  
लाई पनि सन्तान प्रति ठूलो माया थियो नै । त्यत्तिका सन्तान, दरसन्ता-  
नहरूमध्ये कुनैको पान मृत्यु भएको थिएन । सबै सन्तानहरू निरोगीनै  
थिए । किन्तु एकदिन विशाखाको पुत्रको छोरी ‘दत्ता’ भन्ने नातिनीको  
अचानक मृत्यु भयो र विशाखा अत्यन्त दुःखी भई भगवान्‌कहाँ गई  
आफ्नो दुःखको कुरा पोखिन् । यसकुराको उल्लेख तल उल्लिखित सूत्रको  
“जति प्रेम उत्ती दुःख” भन्ने शीर्षकले प्रष्ट गरेको छ । यी दत्ता  
नातिनी अत्यन्त कार्य-कुशल थिइन र विशाखाले यिनलाई आफ्नो स्थान-  
मा राखी, आफ्नो घरमा आउने भिक्षुसङ्घको सेवा टहल गर्ने काम सुन्धौ  
दिएको थिइन् । त्यसैते यिनको मृत्युले विशाखालाई अतिरेक दुःख लागेको  
थियो<sup>१</sup> । यसै सन्दर्भमा भगवान्‌ले उनलाई निम्न उपदेश सुनाउनु भएको  
थियो ।

Dhamma.Digital

‘पेमतो जायते सोको, पेमतो जायते भयं ।  
पेमतो विष्पुत्तस्स, नत्थि सोको कुतोभयं’ति ॥’

अर्थ—

“प्रेमले गर्दा शोक उत्पन्न हुन्थ, प्रेमको कारणले भय पनि  
उत्पन्न हुन्थ; प्रेमबाट विनिमुक्तहुनेलाई शोक हुँदैन, अनि भय पनि  
हुन्न ।”

१. ध. अ. क. पृ. ४७१ : विशाखायबस्थु; उदा. अ. क. पृ.

११० : विशाखासुत्त ।

## विशाखाको यशकीर्ति

विशाखाको जति ज्ञानशक्ति थियो उत्ति ने शारीरिक शक्ति पनि भएको कुरा अर्थकथामा समुल्लेख भएको पाइन्छ ।

उनको ज्ञानशक्तिकोबारेमा तल उल्लेख भएको ‘अष्टवरहरू’ भन्ने शीर्षकको कुरामा ध्यान राख्यो भने हामीले उनको ज्ञानशक्ति कस्तो रहेछ भन्ने कुरा सजिलसँग अनुमान लगाउन सक्छौं ।

एकदिन, भगवान्‌सँग खदिरवनीय (= खंरको बनमा बस्ने) देवत स्थविर बस्ने खंरको बनमा गई फक्केर आएका दुइ बुढा भिक्षुहरू विशाखाको घरमा प्रातराश भोजनार्थ गए । विशाखाले उनीहरूसँग खंरको बन रमणीय छ कि छुन भनी सोध्दा उनीहरूले “काँडे काँडा भएको बन के के रमणीय हुन्यो नि” भनी जवाफ दिए । फेरि अर्का, सोही बनमा गएर आएका दुइ तरुण भिक्षुहरूसँग त्यस्तै कुरा सोध्दा उनीहरूले “कति रमणीय छ भनी बधान गरेर साध्य छुन” भन्ने जवाफ दिएको सुनी, विशाखाले यो परस्पर विरोधी कुराहरूलाई आफ्नो बुद्धिले केलाई यसरी बुझि लिइन—“बुढा भिक्षुहरूले ऋद्धि प्रातिहार्य न देखाएको बेलामा, केवल रुक्ष ठाउँहरू देखे होलान्, तरुण भिक्षुहरूले ऋद्धि-प्रातिहार्य देखाएको बेलामा रमणीय जङ्गल देखे होलान्<sup>१</sup>।”

शारीरिक शक्तिको बारेमा धर्मपदअर्थकथाले उल्लेख गर्छ कि विशाखा उपासिकामा पाँच हात्तीको बल निहीत थियो । यस कुराको परीक्षा गर्न एक दिन प्रसेनजित कोशल राजाले, विहारबाट

१. ध. अ. क. पृ. ३१२ : खदिरवनीय रेवतत्थेरवत्थु ।

फक्करहेकी विशाखाको अगाडि एक हात्ती छाडि विए । विशाखासँग आझरहेका केही स्त्रीहरू भागे, केही स्त्रीहरू विशाखासँग बसे । जब विशाखाले आपना साथीहरूबाट आपनो बल परीक्षण गर्न राजाले हात्ती छाडि विएका हुन् भन्ने कुरा सुनिन् तब विशाखा हात्तीको अगाडि गई उनले दुइ औंलाले उसको सूँड समाती, हात्तीलाई थुचुक्क पारि बतासिद्धिन् । यस प्रदर्शनीद्वारा विशाखाको शक्तिको परीक्षण भयो र उनको ख्याति फूँफूँलियो<sup>१</sup> ।

विशाखाको हरप्रकारको स्वभावबाट आवस्तीका नरनारीहरू अत्यन्त प्रभावित थिए । विशाखाको महापरिवार सम्पत्ति, धनसम्पत्ति, घश-सम्पत्ति, प्राणी प्रति दद्या र सहानुभूति तथा मुशिक्षित स्वभाव देखि आवस्तीका सबै जनताले उनको आदर तथा सम्मान राख्यथे । कसंको भरमा कुनै मङ्गलकार्य हुँदा विशाखालाई सर्वप्रथम निर्मथाउँद थे<sup>२</sup> । उनलाई पहिले खवाइसकेपछि मात्र अरुलाई खवाउँथे । संधै जस्तै एक न एक मङ्गलघरमा जान पर्ने हुँदा उनी आपनो घरमा बस्न पाउन्नथिन् । त्यसेले उनले आपनो घरमा नित्यप्रति आउने भिक्षु सङ्गको सेवा शुश्रूषा गर्न आफ्नी नातिनी दत्तालाई जिम्मा लगाइदिएकी थिइन् ।

### विहार निर्माणको सङ्कल्प

एक दिन, आवस्तीमा एक ठूलो महोत्सव थियो । सबै नाग-

१. ध. अ. क. पृ. २०२.

२. ध. अ. क. पृ. २०३

रिकहरू रास्ता रास्ता लुगाहरू लगाई जेतवन विहारमा बुद्धको  
उपदेश सुन्न जाँदै थिए । विशाखा पनि 'महालता-पसाधन' आभूषण  
लगाई भ्रहोत्सवबाट फर्की पाँच शय सहायिकाहरू सेंगे<sup>१</sup> धर्मोपदेश सुन्न  
विहारमा गइन् । विहारमा पुग्नु अगाडि उनले सोचिन् कि यत्रो चहक  
महक भएको आभूषण लगाई भगवान्‌को अगाडि जानु उचित हुने छैन ।  
अनि विहार बाहिर 'महालता-पसाधन' आभूषण फुकाली, पोको  
पारी एक दाशील<sup>२</sup>ई समात्न लगाई, समुरा मृगार श्रेष्ठीले बनाइदिएको  
'धनमट्टक-पसाधन' आभूषण लगाई विहार भित्र गइन् । विहार भित्र  
पुगी भगवान् बुद्ध बस्नु भएको गन्धकुटीमा गई, भगवान्‌लाई अभि-  
वादन गरी एक छेउमा बसी बहाँको उपदेश सुनिन्<sup>३</sup> । उपदेश सुनिसके-  
पछि गन्धकुटीबाट निस्की जेतवनाराम भित्रका विभिन्न विहारहरूमा  
सुप्रिया ( सुपिया ) उपासिकासेंग भिक्षु शामणेरहरूको हेरचाह गरी  
फर्केर गइन् ।

Dhamma.Digital

विशाखा उपासिका विहारहरूमा गई भिक्षु तथा शामणेर-  
हरूको हेरचाह गर्न जाँदा विहारवासी शामणेर तथा भिक्षुहरू विशाखा  
बाट, समयानुसार खान, पान, भेषजर्यादिको प्रतीक्षा गरी बस्तये ।  
त्यसदिन पनि भिक्षु तथा शामणेरहरू विशाखा आएको सुनी उपरोक्ता-  
कारले प्रतीक्षा गरिरहेका थिए । विशाखा उपासिका प्रत्येक कोठामा  
गई भिक्षु तथा शामणेरहरूसेंग के घाहिन्छ भनी सोधी, ज जस्ताई जे जे

१. विमा. व. अ. क. पृ. १५० : विहारविमान ।

२. घ. अ. क. पृ. २०३

चाहिन्छ त्यसको प्रबन्ध गरी अर्के ढोकाबाट निष्की<sup>१</sup> विशाखाले दाशीसंग 'महालता-पसाधन' आभूषणको पोको माणिन् । दाशी क्षसंग मई आभूषणको पोको गन्धकुटीको आँगनमै<sup>२</sup> विसी बाएको कुरो उसले संकोचपूर्वक विशाखालाई निवेदन गरी ।

अनि विशाखाले उसलाई भनिन् —

"जे भए पनि भइहाल्यो । अब तिमी गई सो पोको लिएर आऊ । यदि तिमीले राखेको ठाउँबाट, मेरा आर्य आनन्द महास्थविरले अन्त कर्ते सारिराख्नु भएको भए न ल्याऊ । मैले सो आभूषणको पोको वहाँलाई नै चढाउने छु ।" यती भनी दाशीलाई सो पोको लिन पठाइन् ।<sup>३</sup>

उता आनन्द महास्थविरले सो आभूषणको पोको देख्नु गई भगवान्संग सोध्दा भगवान्ले 'भन्याङ्गमनी राजि छाड्नु' भन्ने अझ्या

१. विमा. व. अ. क. पृ. १५१ : विहारविमान ।

२. अं. नि. अ. क. I. पृ २२६.

३. विमानवथु अटुकथा अनुसार आभूषण पोको पार्न लगाई विहारको एक छेउमा राख्न लगाई विभिन्न विहारहरूमा गई भिक्षु श्रामणेरहरूको हेरचाह गरी फक्किदा पोको विसेको कुरा र त्यसगच्छ विहारमा छाडिएको हुँदा विहारलाई नै त्याग गर्ने छु भन्दै विहारमा गई भगवानलाई विहार बनाउने कुरा बिन्ति गरिन् । पृ. १५१ : विहारविमान ।

विए अनुसार वहाले भन्याङ्गमनी राखि दिनु भएको थियो । यस कुराको अर्चा तल सूत्रमा पनि ‘रत्नहरू लिन हुन्न’ भन्ने शीर्षक अन्तरगत उल्लेख भएको छ ।

सो दाशी विहारमा गई आनन्द महास्थविरसँग सोधदा, महास्थविरले भन्याङ्गमनी राखिदिएको कुरा बताउनु भयो’ ।

“तपाइको हातले छोई अन्त सारी राखेको भए सो आभूषणको पोको न ल्याउ भनी आर्या विशाखाले भन्नु भएको छ” भनी दाशी खालि हात त्यसं फर्केर गई विशाखा उपासिकालाई आनन्द महास्थविरले भन्याङ्गमनी राखिदिनु भएको कुरा सुनाई ।

“अम्मे ! त्यसो भए आर्य आनन्दको हातले छोई परसारी राखिदिनु भएको आभूषण मैले लगाउने छैन, वहाँलाई नै परित्याग भयो” भनी दाशीलाई भनिन् । त्यतपछि विशाखाले सोचिन् –

“वहाँहरूलाई रत्नादि आभूषणहरू चाहिने होइन । यसको हेर-चाह गर्न विशाखाले त्यतिक्षेर जोहरीहरू बोलाई ‘महालता बस्तुहरू बनाइदिनु देश होला ।’

यति सोची पुनः दाशीलाई सो आभूषणको पोको लिन पठाइन् । उ गएर ल्याई । विशाखाले त्यतिक्षेर जोहरीहरू बोलाई ‘महालता बस्तुहरू’ आभूषणको मूल्याङ्कन गर्न लगाइन् । उनीहरूले नौ कोटि

‘मूल्य राखे । एक लाख ज्यामा राखे’ त्यसपछि ‘महालता-पसाधन’ आभूषण गाडामा राख्न लगाई आवस्ती नगरमा घुमाइ बेच्न पठाइन् । किन्तु सो आभूषण किन्न सबने कोही पनि भेट्टिएन् । हुन पनि त्यतिथे मूल्य जाने आभूषण कसले लिन सबलान् र !

त्यससमय ‘महालता-पसाधन’ आभूषण जस्तो आभूषण लगाउन सबने केवल तीन जनः स्त्रीहरू थिए । जस्त—(१) विशाखा स्त्रीं, (२) बन्धुल मल्ल सेनापतिकी भार्या बन्धुल मल्लिकादेवी<sup>१</sup> र वाराणशी श्रेष्ठीकी छोरी<sup>२</sup> । पाँच पाँच शय रथहरू भएका स्त्रीहरू पनि तिनै जना मात्र थिए ।—जस्त (१) बिम्बिसार राजाकी छोरी चुन्दी राज-कुमारी,<sup>३</sup> (२) विशाखा उपासिका<sup>४</sup> र (३) प्रसेनजित कोशलकी छोरी सुमना राजकुमारी<sup>५</sup> ।

Digitized by srujanika@gmail.com

अनि विशाखा उपासिका आफैले नौ कोटी एक लाख रुपैयाँ तिरी, सो रुपैयाँ गाडामा राखी जेतवन विहारमा गई भगवान् समस्त विन्ति गरिन्—

१. ध. अ. क. पृ. २०४.

२. हेर बु. रा. पृ. १५८; ध. अ. क. पृ. २०४-

३. ध. अ. क. पृ. २०४.

४. हेर बु. रा. पृ. ७

५. ध. अ. क. पृ. १९१ : विशाखायबस्थु ।

६. अं. ब. क. II पृ. ४९६ : सुमनासुतं ।

“भन्ते ! यो नौ कोटी एक लाख रूपेयाँ मेरो ‘महालता-यसाधन’ आभूषणको मोल हो । सो आभूषण, श्रावस्तीवासी कसले किम्बनसकेको हुँदा आफैले किन्ते । यस्तो गर्नको कारण के भने ? — भन्ते ! म जस्ती स्त्रीको आभूषण आर्य आनन्द महास्थविर जस्ताको हातले क्षुन पन्यो । वहाँबाट छोइसकेको आभूषण मैले कमरी लगाउने । यसमा म अपराधी छु<sup>१</sup> । अतएव यसको प्रायश्चित्त स्वरूप मैले सो आभूषणको मोलद्वारा ‘चतुप्रत्यय<sup>२</sup> वस्तुहरूमध्ये<sup>३</sup> कुन प्रत्ययद्वारा तथागतलाई अपित गर्ने हो’ भन्ते कुरा जान्न नौ कोटी एक लाख रूपेयाँ गाडामा ल्याएकी छु, जो आज्ञा ।”

“विशाख ! त्यसो मए तिमीले श्रावस्तीको पूर्वदिशातिर सङ्घलाई बस्ने ठाउं बनाऊ<sup>४</sup> ।” भनी भगवान्‌ले भन्तु भयो । विशाखाले “हवस, भन्ते !” भनी अनुमोदन गरिन् ।

१. अ. अ. क. पृ. २२६

२. चीवर-वस्त्र, भोजन, रोगीकोनिमित्त चाहिने औषधी र आवासस्थान—यी चार वस्तुहरूलाई ‘चतुप्रत्यय’ भन्दछन् ।

३. अंगुत्तर अर्थकथा उल्लेख गर्दै कि विशाखाले गन्धकुटीमा छाडि आएको आभूषण त्यसै ल्याउन उचित छैन । यसैको दण्डकर्म स्वरूप विहार बनाइ दिनेछु भनी भगवान्‌लाई निम्तो गरी आभूषणको मूल्यद्वारा तपाईं बस्ने गन्धकुटी विहार बनाइ दिने इच्छा भएको छ भन्ते कुरा भगवान्‌लाई बिन्ति गरी भगवान्को स्वीकृति लिइन् । १ पृ. २२६.

## विहार-निर्माण

१। सपष्ठि विशाखा उपासिकाले श्रावस्तीको पूर्वदिशातिर एक जग्गा खोजिन् र नौ कोटी तिरी जग्गा खरिद गरिन्<sup>१</sup> ।

विहार निर्माणको काम शुरू भइरहेको बेलामा, एक दिन, प्रत्यूष समयमा ध्यानद्वारा भद्रीय नगरको श्रेष्ठोकुलमा जन्मेका। भद्रीय श्रेष्ठीपुत्रले<sup>२</sup> धर्मविबोध गर्न सक्ने उपनिशय-सम्पत्ति<sup>३</sup> देखी, भगवान् बुद्ध, अनाथपिण्डिक गृहपतिको घरमा भोजन-कृत्य समाप्त गरी श्रावस्ती नगरको उत्तरद्वारबाट निस्कन लाग्नु भयो ।

स्वभावतः भगवान् बुद्ध, विशाखाको घरमा भोजन गरी श्रावस्ती नगरको दक्षिणद्वारबाट निस्की जेतवन विहारमा जानु हुन्थ्यो । अनाथपिण्डिक गृहपतिको घरमा भोजन गरी नगरको पूर्व-द्वारबाट निस्की पूर्वाराम विहार बनेपछि त्यहाँ जानु हुन्थ्यो । जब भगवान् उत्तरद्वारबाट निस्कनु हुन्थ्य अनि सबैले याहा पाउँच्न कि भगवान् चारिकार्य बाहिर जावै हुनुहुन्थ्य ।

त्यस दिन भगवान् ‘उत्तरद्वारबाट निस्कनु’ भयो भन्ने खबर सुनी हतार हतार गरी भगवान् कहाँ पुगी, बादना गरी विशाखा

१. ध. अ. क. पृ. २०४.

२. थेर. गा. पृ. २६९; भद्रजित्येरगाथा; जा. अ. क. I. पृ

२८५ : महापानादजातक, नं २६४.

३. आर्यसत्य धर्मविबोध गर्न सक्ने क्षमता ।

उपासिकाले विन्ति गरिन्—

“भन्ते ! लाग्छ कि तथागत चारिकार्थ पाल्नु हुँदैछ ।”

“विशाखे ! हो ।”

“भन्ते ! त्यत्तिका धन खर्च गरी भगवान्‌कोनिम्ति विहार बनाउने काम शुल्क गर्दैछु । अतएव अनुकम्पा राख्नु भई भगवान् बस्नु भए बेश हुने थियो ।”

“विशाखे ! तथागतको यो गमन न रोकिने गमन हो ।”

भगवान्‌को यति कुरा सुनी विशाखाले विचार गरिन् कि अवश्यमेव भगवान्‌ले कुनै हेतुसम्पन्न<sup>१</sup> पुरुषलाई देख्नु भयो होलाए । यति विचार गरी विशाखाले भगवान्‌संग यस्तो प्रार्थना गरिन्—

“भन्ते ! त्यसो भए विहार निर्माणको काम हेर विचार गर्न- सक्ने कुनै एक भिक्षुलाई छाडेर जानु भए बेश हुने थियो ।”

“विशाखे ! त्यसो भए जसलाई चाहन्दैचौ उसको विकापात्र माग ।”

यद्यपि विशाखा उपासिकाले आनन्द महास्थविर प्रति विशेष स्नेह राखिछन्, तर विहार निर्माणको कार्यकोनिम्ति शृङ्खि- सम्पन्न महामौद्गुल्यायन महास्थविरद्वारा धेरं सघाउ पुग्न सक्ने छ

१. कुनै धर्मावबोध गर्न सक्ने सत्त्वलाई ‘हेतुसम्पन्न’ भन्दछन् ।

२. घ. अ. क. पृ. २०४.

अन्ने भावनाले, उनले महामौद्गल्यायन महास्थविरको मिकापात्र मागिन् । महास्थविरले भगवानको मुख ताक्नु भयो । भगवानले बहाँ-लाई “मौद्गल्यायन ! तिमी आफना पाँचशय मिक्षु परिवारहरूका साथ यहाँ बस” भनी आज्ञा दिनु भयो । अनि महास्थविर आफ्नो मिक्षु-परिषद् लिई जेतवन विहारमा फर्क्नु भयो । ।

त्यसपछि महामौद्गल्यायन महास्थविरको छट्टिप्रभावद्वारा पचासौ योजन गई रुखहरू काट्ने र ल्याउने तथा ढुँगाहरू ओसानें कामहरू सरलतापूर्वक भयो । सोही दिनमै पचासौ योजनहरू गएर ढुँगा, काठहरू ल्याइन्थ्यो । कसेलाई कुनै किसिमको थकावट अदि लाग्दैनन्थ्यो । यस प्रकार निर्माण-कार्य चाँडै ने समाप्त भई दुइतले विशाल प्रासाद तयार भयो । त्यस प्रासादमा, जिमिन तलामा पाँचशय कोठाहरू र माथिल्लो तलामा पाँचशय कोठाहरू गरी जम्मा एकहजार कोठाहरू थिए । यस निर्माणकार्यमा जम्मा नौ कोटी धन लागेको थियो ।

यो खर्च, १००० कोठाहरू भएको दुइतले मुख्य प्रासादको

१. ध. अ. क. पृ. २०५; विमा, व. अ. क. पृ. १५१ : विहार-विमान ।

२. ध. अ. क. पृ. २०५; सुत्त नि. अ. क. पृ. ४०७ : द्व्यतानु-पस्सनासुत्तं; उदा. अ. क. पृ. ११० : विशाखासुत्तं; विमा-व. अ. क. प. १५१ : विहारविमान ।

निमित्त मात्र होइन, परन्तु यस प्रसादलाई सुहाउंदो गरी बनाइएका अरु हजारों परिवृत्त घरहरू समेतकानिमित्त लागेको हो । विहारको कम्पाउण्ड भित्र, जस्तै अनाथपिण्डिक गृहपतिले बनाएको जेतवन विहार भित्र मुख्यतया करेरिकुटी, कोसम्बककुटी, गन्धकुटी र सललागार<sup>१</sup> भन्ने घरहरू र अरु पनि धेरै घरहरू थिए<sup>२</sup> । त्यस्तै गरी यस विहार भित्र अरु दुइ दुइ गजुर भएका ५०० घरहरू, स्थाना स्थाना ५०० घरहरू र लामा लामा शाला (Hall) भएका ५०० घरहरू पनि थिए<sup>३</sup> ।

विहारको भूमि प्रमाण जेतवन विहारको आठ (८) करीस थियो<sup>४</sup> भने यस विहारको प्रमाण एक (१) करीस<sup>५</sup> मात्र थियो; । अर्थात् चवालीस (४४) पाथी धानको बिउ रोप्नसबने भूमिभङ्ग

१. दी. नि. अ. क. I. पृ. २६९ : महापदानसुत्तं ।

२. बु. गृ. पृ. ४१

३. म. नि. अ. क. II. पृ. २४७ : चूलतण्हासङ्ख्यसुत्तं; दी. नि. अ. क. II. पृ. ६२३ : अगगञ्जसुत्तं ।

४. हेर. बु. गृ. पृ. ४१

५. ११ द्रोणी (=पाथी) को १ अम्मण,—अभि. प. गा. १०३२; ४ अम्मणको १ करीस—अभि. प. गा. ११७.

६. उदा. अ. क. पृ. ११० : विसाखासुत्तं; म. नि. अ. क. II. पृ. २४७; दी. नि. अ. क. II. पृ. ६२३.

बववा अठाइ (२॥) एकड जमिन । विहारको कम्पाउण्ड चारैतरबाट दरखाल्ले घेरिएको थियो । चारबटा ढोकाहरू थिए । प्रत्येक ढोकामा बेठक कोठाहरू (*Waiting Rooms*) थिए<sup>१</sup> ।

मुख्य प्रासादमा दुइ अग्रशावकहरू बस्ने अत्यन्त सुन्दर दुइ कोठाहरूका बीच भगवान् बस्ने रत्नमय अतिसुन्दर कोठा थियो<sup>२</sup> । प्रासाद माथि साठी घडा जति पानी अट्ने प्रमाणको चंत्याकारको सुनौला गञ्जुर (कूट), थियो<sup>३</sup> । विहार निर्माणको काम जम्मे नौ (९) महीनाः भित्र पुरा भयो<sup>४</sup> । चुल्लवग्ग पालि अनुसार विशाखाले अर्को एक ‘हस्तिनस्ख प्रासाद’ बनाउने इच्छा गरेको कुरा तल उल्लेख भरिएको सूत्रको “सङ्घिक विहार” भन्ने शीर्षकमा प्रष्ट भएको छ<sup>५</sup> ।

चारिकार्य जानु भएका भगवान् बुद्ध पनि नवै महीना पछि आवस्तीमा फर्कनु भई जेतवन विहारमा जानु भयो । “भगवान् चारिकाबाट फर्को जेतवन विहारमा आइपुग्नु भयो” भन्ने खबर सुनी विशाखा उपासिका त्यहाँ गई भगवान्सँग नव निर्मित पूर्वाराम

१. सं. नि. अ. क. I पृ. ११६ : जटिलमुत्तं

२. म. नि. अ. क II. पृ. १३७ : पासरासि वा अरियपरियेसनमुत्तं ।

३. ध. अ. क. पृ. २०५ : विशाखायवस्थु ।

४. ध. अ. क. पृ. २०५ ; विमा. व. अ. क. पृ. १५१

५. हेर. बु. रा. पृ. २५७ : ‘सङ्घलाभ’ शीर्षकमा ।

प्रासादमा भिक्षुसङ्घ सहित चतुर्मास भरी बस्तुहृत विनित गरिन् । भगवान्ने स्वीकार गर्नु भयो । अनि विशाखा उपासिकाले चतुर्मासभरी नौ कोटी धन खर्च गरी विहार महोत्सव गरिन्<sup>१</sup> ।

## विहार महोत्सव

चतुर्मासभरी विहार महोत्सव गर्दै नौ करोड रुपयां खर्च गरी विहारलाई चाहिने फर्निचरहरू तथा अन्य सरसायानहरू जम्मै राखी, बुद्ध सहित भिक्षु सङ्घलाई चतुर्मासभरी विहारमै राखी ओजन दान दिन थालिन् । अन्तिम दिनमा बुद्ध प्रमुख भिक्षु सङ्घलाई अनेक परिष्कार सहित चौवर-वस्त्रहरू पनि प्रदान गरिन् । सङ्घको सबैमन्दूर नौलो भिक्षुलाई प्राप्त भएको चौवरादि वस्त्रहरूले मूल्य नै एकहजार पुगेको थियो । सबै भिक्षुहरूको भिक्षायात्र लरी औरषधीहरू प्रदान गरिन् । यसरी चार महीनासम्म दहनादि पुण्यकार्यं र विहार महोत्सवकोनिमित्त जम्मा नौ कोटी धन खर्च आयो<sup>२</sup> ।

पूर्वाराम विहारको भव्यताबारे हायीने निम्न कुरामाट अनुमान लगाउन सक्छौं ।

**विहार महोत्सव हुने देलामा विशाखाकी एक साथी आई**

१. ध. अ. क. पृ. २०५; म. नि. अ. क. I. पृ. २४७; दी. नि. अ. क. II. पृ. ६२३; विमर अ. क. पृ. १५१.

२ ध. अ. क. पृ. २०५; दी. नि. अ. क. I. पृ. ६२३; विमर अ. क. पृ. १५१.

विशाखालाई भनिन् — “साचो, विशाखे ! तपाइले बनाउनु भएको विहारमा र. १००० आने एक गलेचा विच्छिपाई विई स्थसको पुण्य लिन चाहतछु । अतएक सो गलेचा कहाँ राख्न ठीक होला तपाइले बताइ दिनुहोस् ।”

उनको कुरा सुनी विशाखाले यसो भनिन्

“हे लायो ! यदि मैले तपाइलाई त्यस्तो गलेचा राख्न योग्य स्थान ढैन भनी भने तपाइको मन बुलेछ । अतएव स्वयं प्रासादमा गई जहाँ राख्न सुहाउँच उही राख्नुहोस् ।”

विशाखाको कुरा सुनी उनी एकहजार जाने सुन्दर गलेचा लिई, प्रासादको सबै कोठाहरू धुमी हेर्दा कुनै पनि उपयुक्त ठाउँ नदेखी गलेचा लिई एक कुनामा बसी हुँदै विड्न् । अनि आनन्द भगवान्थिरले उनलाई बेखो “हे बहिनी ! यस्तो मङ्गलोत्सवको दिनमा तिमी किन रोइरहेकी ?” भनी सोङ्गु हुँदा, उनले “भन्ते ! एकहजार जाने मेरो गलेचा राख्न सुहाउँदो स्थान देखिन, त्यसैले दुःखी भई रोइरहेकी हु” भनी जवाफ विड्न् । अनि महास्थविरल उनलाई आभ्यासन दिनु हुँदै “बहिनी ! त्यसो भए तिमीले त्यो गलेचा लिस्नो निर बच्छिपाई देउ । भगवान् प्रनुख भिक्षुसङ्घ पालनु हुँदा खुट्टा धोई भित्र पस्ने बेलामा तिच्छै गलेचालाई भगवान् सहित भिक्षुसङ्घले सर्वप्रथम परिमोग मरेको हुनेछ । अनि तिमीले ठूलो पुण्यफल पाउनेछौं” अनी संझउनु भयो । उनी अत्यन्त खुशी भई आनन्द महास्थविरले बताउनु भएको उपाय बमोजिम उनले गले चा बच्छिपाई दिड्नै ।

विशालतामा जति अनाथपिण्डिक महाजनको जेतवन विहार थियो उत्तिने सुन्दरतामा विशाखा मृगारमाताको पूर्वाराम विहार थियो । बुद्ध धर्म प्रति महत् अद्भुत राखी महान त्याग गर्ने पुरुषहरू मध्येमा अनाथपिण्डिक गृहपति अग्रगच्छ भए जस्ते महान त्यागगर्ने स्त्रीहरूमध्येमा विशाखा महाउपासिका अग्रगच्छ थिइन् । यो कुराको पुष्ट्याई तल उल्लिखित मूल सूत्रको “अग्रस्थान” शीर्षकले गरेको छ ।

उता जेतवन महाविहारकोनिमित्त अनाथपिण्डिक महाजनसे चउआ (५४) कोटी धन खर्च गरे भने यता पूर्वाराम महाविहारको-निमित्त विशाखा महाउपासिकाले सत्ताइस (२०) कोटी धन खर्च गरेकी थिइन्<sup>१</sup> । यस्तो महान परित्याग गर्ने स्त्रीहरूमध्ये बौद्ध इतिहासमा विशाखा महाउपासिका ने अग्रगएय छन् । महोत्सवको अन्तिम दिनमा विशाखा अत्यन्त आनन्दित थिइन् । उनको मन प्रीतिले भरिएको थियो । उनी आफूले गरेको शुद्ध पुण्यकार्यको अनुस्मरण गर्दै अत्यन्त प्रफुल्लित भइन् ।

“मैले चिताएको जस्तै पुण्यकार्यं निर्विघ्नतापूर्वक सम्पन्न थयो” भन्दै अत्यन्त गद् गद् भई सोही दिनको संघ्यासमयमा आपना छोरा छोरी, नाति, नातिनीहरूका बीच बसी, प्रासादमा ढुल्दै उनले निम्न उद्गारहरू प्रकट गरिन्—

१. ध. अ. क. पृ. २०६ : विशाखायवत्त्यु ।

- (१) “कदाहं पासादं रम्मं, सुघामत्तिक लेपनं ।  
विहार दानं दस्सामि, सङ्कृप्तो मह्य पूरितो ॥
- (२) “कदाहं मञ्च पीठञ्च, भिसिविम्बोहनानि च ।  
सेनासन भण्डं दस्सामि सङ्कृप्तो मह्य पूरितो ॥
- (३) “कदाहं सलाक भत्तं, सुर्चि मंसूपसे वनं ।  
भोजन दानं दस्सामि, सङ्कृप्तो मह्य पूरितो ॥
- (४) “कदाहं कासिकं वत्थं खोमकप्पासिकानि च ।  
चीवरदानं दस्सामि, सङ्कृप्तो मह्य पूरितो ॥
- (५) “कदाहं सप्ती नवनीतं, मधुतेलं च फाणितं ।  
भेसज्जदानं दस्सामि, सङ्कृप्तो मह्य पूरितो’ ति ॥”

Dhamma.Digital

अर्थ—

१— ‘सेतो चूनले पोतेको सुरम्य विहार प्रासाद कहिले दान-दिन सकुँला भन्ने जुन मेरो मनोकामना थियो त्यो आज पुरा भयो ।

२— ‘खाट, मेच, तकिया, डसना र शयनासनका वस्तुहरू कहिले दानदिन सकुँला भन्ने जुन मेरो मनोकामना थियो त्यो आज पुरा भयो ।

३— “शुद्धमांसयुक्त सलाक-भोजन दान कहिले दिन सङ्कृता अन्ने जुन मेरो मनोकामना थियो त्यो आज पुरा भयो ।

४— “काशीको वस्त्र, रेशम तथा सूतिका चौवरहरू कहिले दान दिन सकुला भन्ने जुन मेरो मनोकामना थियो त्यो आज पुरा अयो ।

५— “छ्यू, नवनीत, मधु, तेल, तथा गूँद युक्त भैषज्य कहिले दान दिन सकुला भन्ने जुन मेरो मनोकामना थियो त्यो आज पुरा अयो ।”

विशाखाले यसरी प्रीति भरित उदान गाइरहेको देखी भिक्षुहरूले भगवान्संग सोधे—

“भन्ते ! के, विशाखाको दित्त विकार त भएन अथवा पगली त अइनन् । उनी खूबसेंग गीत गाइरहेकी छन् ?”

“भिक्षु हो ! विशाखाको शारीरिक वा मानसिक स्थितिमा कुनै विकार भएको छन् । अघि पद्मोत्तर बुद्धको<sup>१</sup> पालादेखि चिताएर आएको आफ्नो मनोकामना सिद्ध भएकोमा उनी हार्दिक प्रसन्न तथा सन्तोष भई, आफ्नो भित्री मनको प्रसन्नतालाई व्यक्त गर्दै उदान गाइरहेकी हुन्” भन्नु हुँदै, भगवान्से उपस्थित भिक्षुहरूलाई उनले अघि-देखि गरि आएको पुण्य सम्भारको प्रभावले यसजन्ममा महाधनी कुलमा उत्पन्न भई बुद्ध धर्मकोनिमित्त महान परित्याग गरेको कुरा बताई, जस्तै—कुनै दक्ष मालाकारले फूलको थुप्रो देख्ने वित्तिकै मालाहरू बुन्दै त्यस्तै विशाखाले पनि अनेक प्रकारले पुण्य चेतना

उत्पन्न हुने कुसलकर्मरूपी मालाहरू बुन्देश्वन् भनी निम्न गाथा—  
सुनाउनु भयो—

“यथापि पुण्यरासिम्हा कथिरा मालागुणे बहु ।  
एवं जातेन मच्चेन कत्तब्बं कुसलं बहु” ति ॥”

अथ—

“फूलको ठूलो थूप्रोबाट जसरी फूल छिकी मालाकारले माला-  
हरू बुन्दै त्यस्तै भनुष्यलोकमा जन्मिने भानिसले धोरे पुण्यहरू गर्न-  
सक्नु पछुँ ।”

### विशाखाको सामाजिक जीवन

विशाखा उपासिका सबै नाता कुटुम्बहरू तथा इष्टमित्रहरू-  
सँग मिली जुली बस्नसक्ने भद्रस्वभावकी नारी थिहन् । आफ्ले जे  
बस्तो विभास गरेता पनि अर्काको विभासमा आक्षेप वा आधात  
कुन्त्याउने स्वभाव उनिमा थिएन । न त उनले आफ्नो छन, जन, यश-  
कीतिको प्रभावद्वारा अरु माथि दबाउ राख्न चाहन्थ्यन् । बरु उनी  
सबैको प्रति दया, स्नेह तथा सहानुभूति राख्न सक्ने बीर नारी थिहन् ।

एक दिनको कुरा हो— श्रावस्तीमा रक्षी पिउने उत्सव थियो<sup>१</sup> ।

१ छ. अ. क. पृ. २०७

२. जा. अ क V. पृ. १७९ : कुम्भजातकं, नं. ५१२

अनि विशाखाका पाँचशय साथी स्त्रीहरू आई विशाखालाई भने —  
 “विशाखे ! आज उत्सव मनाउन पन्यो ।” उनीहरूको कुरा सुनी विशाखाले भनिन् — “साथी हो ! म रक्सी पिउन्न । यो उत्सव भने रक्सी पिउने उत्सव हो ।” विशाखाको कुरा सुनी उनीहरूले भने —  
 “विशाखे ! त्यसोभए तपाइले बुद्धलाई निम्तो गरी भोजन दिनुहोस्, हामीहरू रक्सी आदि पिई उत्सव मनाउने छौं ।” विशाखाले उनीहरूलाई न निन्दा गरिन्, न त प्रशंसा नै । बालेक उदारतापूर्वक उनीहरूको कुरालाई स्वीकार गरी बुद्धलाई निम्तो गरी भोजन दान दिइन् । साँझख ती पाँचशय स्त्री साथीहरूसँग जेतवन विहारमा धर्मोपदेश सुन्न गइन् । ती स्त्रीहरू रक्सी पिउदै विहारमा गए । विहारको ढोकामा पुग्या पनि रक्सी पिए । बुद्ध भगवान्‌ले उपदेश सुनाइ रहनु भएको बेलामा कुनै तरहले पनि चुप लागेर बस्न नसकेका ती स्त्रीहरूले अनेक तरहले हातखुटा चलाउन थाले । अनि केही कराउन थाले, केही क्षणा गर्न थाले, केहीले गाउन थाले र केहीले त नाच्न पनि थाले । यसप्रकार धर्मसमाप्ति भइरहेको महाविकारतालाई देखी भगवान्‌ले उनीहरूलाई संवेग जनाउन, विरक्त पार्न आँखी भौं को रौंबाट कालो रक्षी निकाल्नु भयो र महाअन्धकार भयो । महाअन्धकार भएर आएको देखी उनीहरू सबै भयभीत हुँदा रक्सीको रङ्ग छुट्ट्यो । स्यस-पछि भगवान् आसनबाट अन्तर्धान भई सुमेहको मूर्धनीमा बस्नु भई हजारों सूर्यहरूको तेज फैलिएको जस्तै आफ्ना ऊर्णालोमबाट स्वच्छ तथा चम्किलो रक्षीको तेज प्रसार गरी, उनीहरूले सुन्ने गरी निम्न गाथा मन्त्रु भयो—

“को नु हासो किमानन्दो,  
निच्चं पञ्जलिते सति ।  
अन्धकारेन ओनद्वा,  
पदीपं न गवेत्सथा’ ति ॥”

अर्थ—

“संघे आगोको ज्वाला दक्षीरहेको ठाउमा के हाँस्ने र के आनन्द लिने ! अन्धकारले ढाकदा पनि (तिमीहरूले) बस्ती किन न खोजेको ?”

यो गाथा सुन्दा सुन्दै तो स्त्रीहरूका हृदयको दियो बली उनी-हरूले स्नोतापन्नफल साक्षात्कार गरे । यसपछि विशाखा उपासिकाले भगवान् सङ्ग “भन्ते ! लज्जा, मय र त्रास जस्ता गुणहरू दूर गर्न सबने यस्तो भयंकर रक्सीको प्रादुर्भाव कहिलेदेखि भएको होला” भनी प्रश्न सोधे पछि वहाँले रक्सी उद्गम भएको कारण बताउनु हुँदै कुम्भज्ञातकको ? अतीत कथा सुनाउनु भयो ।

यस्तै प्रकारको कुरा धर्मपदार्थकथामा पनि समुलेख भएको पाइन्छ । त्यहाँ ती स्त्रीहरूका पतिहरूले विशाखासङ्ग सत्संगत गराएमा तिनीहरू सुधिने छन् भन्ने आशा गरी उनीहरूलाई विशाखाको हातमा सुन्धी विएका थिए भन्ने कुरा उल्लेख भएको छ ।

x

x

x

१. जा अ. क. व. पृ. १७९, नं. ५१२

२. घ. अ. क. पृ. ३८५ : विशाखाय सहायिकानं वत्थु ।

अर्को एक दिन, एक उपोसथिको दिनमा पाँचशय जति स्त्रीहरू उपोसथिक भई पूर्वाराम विहारमा गए। (१) त्यहाँ विशाखाउ उपासिकाले ती उपोसथिक स्त्रीहरूमध्ये एक वयोवृद्ध स्त्रीसँग “अम्मे ! किन तपाइ उपोसथिक हुनु भएको ?” भनी सोध्दा उनले “दिव्यसम्पत्ति प्राप्त गर्ने आशाले” भनी जवाफ दिइन्। (२) अर्को एक अर्ध ब्यौशे खालकी स्त्रीसँग विशाखाले “अम्मे ! तिमी किन उपोसथिक भएकी हो ?” भनी सोध्दा उनले “सौतेनीसँग बस्न न परोस् भन्ने हेतुले” भनी जवाफ दिइन्। (३) फेरि विशाखाले अर्को एक युवतीसँग “अम्मे ! तिमी किन उपोसथिक भएकी हो ?” भनी सोध्दा उनले “पहिलो गर्भधानमै छोरा जन्माउन सकुँ भन्ने आशाले” भनी उत्तर दिइन्। (४) पुनः एक अर्की कुमारीसँग “अम्मे ! तिमी किन उपोसथिक भएकी हो ?” भनी सोध्दा उनले ‘युवती छँदै पति-कुलमा जानपाऊ’ भन्ने आशाले” भनी जवाफ दिएको सुनी, तो सबै स्त्रीहरूलाई लिई भगवान्कहाँ गई, विशाखाले उनीहरूले बताएका कुरा जम्मे भगवान्लाई सुनाइन्<sup>१</sup>। त्यसपछि भगवान्ले यसै सन्दर्भमा विशाखालाई आमन्त्रण गर्दै तीन प्रकारले उपोसथ ब्रत पालन गर्ने आनिसहरू छन् भनी भन्नु भयो। जुन कुरा तल उल्लिखित मूल सूत्रको “तीनप्रकारका उपोसथ ब्रतहरू” भन्ने शीर्षकमा प्रष्ट भएको छ।

X

X

X

१. घ. अ. क. पृ. ३६६ : विशाखादिनं उपासिकानं उपोसथ-कम्मवत्यु ।

मङ्गलसम्मत प्राप्त भएको हुँदा कसैको कुनै मङ्गलकार्यमा विशाखा उपासिकालाई निम्त्याउंदथे भन्ने कुरा तल उल्लिखित भूसूत्रके “अनिश्चित नियम” भन्ने शोषकमै प्रष्ट देखिन्छ ।

श्रावस्ती नगरबासीहरूले भिक्षुसङ्घलाई दान दिन पर्दा पहिले, उनीहरूले विशाखा र अनाथपिण्डिक गृहपतिहरूको स्वीकृति लिन्थे र उनीहरूलाई पनि निम्त्याई भिक्षुहरूलाई भोजन गराउये । कसैले दान दिवा “अनाथपिण्डिक वा विशाखा उपासिका छैन” भनी भन्न-पर्दा, जसिसुके खर्चगरी दान दिएतापनि त्यस दानकार्यलाई लोकबासी-रहले सम्बोध व्यक्त गर्दैनये । “अनाथपिण्डिक र विशाखा नै न भएको दान, के दान होला र !” भन्ने भनाइ हुन्थ्रो । त्यसेले उनीहरूको उपस्थितिकोनिमित्त उनीहरूसंग स्वीकृति लिने चलन चलेको थियो । यसो गर्नको अर्को कारण यिनीहरू भिक्षुसङ्घका विश्वासी थिए । यिनी-हरूले सङ्घको भनोभाव बुझी भोजन गराउने तरिका राम्ररी जान्दथे र यिनीहरूको उपस्थितिमा भिक्षुसङ्घले भनफुकाई विश्वासपूर्वक भोजन गर्दथे । यी कारणहरूलेगर्दा अनाथपिण्डिक र विशाखा उपासिकालेघ आपनो घरमा आउने भिक्षुसङ्घलाई स्वयं सेवा ठहल गर्ने फुसंद न पाउने भएको हुँदा, सङ्घसेवाकोनिमित्त विशाखाले दक्ता भन्ने नातिनीलाई र अनाथपिण्डिक गृहपतिले क्रमश महासुभद्रादि छोरीहरूलाई बिन्मठ दिएका थिए<sup>१</sup> ।

X

X

X

१. ध. अ. क. पृ. ७६: सुभनादेवियावत्यु ।

देवदत्त भिक्षुको आश्रयलिई प्रवर्जित भएकी कुमार कश्यप-  
माताको गर्भ भएको कुरा सुनी देवदत्त भिक्षुले आपनो बदनाम होस्ता  
अन्ने डरले, गर्भिणी भएकी भिक्षुणीकोबारेमा कुनै सत्यासत्य कुरा सम्म-  
पनि सोधपूछ नगरी, धीवर छाड्न लगाउन लागदा कुमारकश्यपमाता  
भिक्षुणी देवदत्तकहाँबाट जेतवन विहारमा गई भगवान्बुद्धको शरणमा  
गइन् । सो भिक्षुणीकोबारेमा सत्यासत्य कुरा परीक्षण गराउन बुद्धभगवान्-  
द्वारा गठित कमिशनमा विशाखा महाउपास्ति, प्रमुख परीक्षिका  
थिइन् । विशाखाले निष्पक्षतापूर्वक भिक्षुणीको परीक्षा गरिन् । अनि  
विशाखाले भगवान्लाई कुमारकश्यपमाता, भिक्षुणी हुनुभन्दा अगावै  
उनको गर्भधारण भएको कुरा बिन्ति गरिन्<sup>१</sup> । विशाखामहाउपासिका  
बुद्धसहित भिक्षुसङ्घकानिमित्त परम विश्वासिनी उपासिका थिइन् ।

X

X

X

विशाखालाई पछिसम्म पान चिभित्र ज्ञातिकुलहरूबाट दाइजो-  
रुपहारहरू प्राप्त हुँदे थियो । एकदिन, ज्ञातिकुलबाट आएको मणि-  
मुक्तादि रत्नहरूको भंसार, श्रावस्ती नगरद्वारले प्रमाणभन्दा अधिक,  
अन्यायपूर्वक लिनलाग्दा, उनले प्रसेनजित कोशलराजा भेट्ने प्रयत्न  
गरेकी थिइन् । तर विहानभरी, खाँदै न खाई राजदरबारमा कुरेर बसेर  
यनि विशाखाले प्रसेनजित राजालाई भेट्न नसकी, अन्तमा कर्मचारीहरू-  
ले लगाए बमोजिम बढी भंसार तिरिन् । यसबाट उनको चित्त दुखेको  
हुँदा र आपनो अमिलाषा अनुसार राजाले निसापगरि नदिएकोले उनले

१. ध. अ. क. पृ. ४०६: कुमारकस्सपत्थेरस्समातुयावत्थु; थेर.

ग. अ. क. पृ. ३२२: कुमारकरसप; अप. अ. क. पृ. ४२९

अगच्छान्कहर्त गई राजाको गुनासो सुनाउन गएको कुरा तल उल्लिखित सूत्रको “पराधीनता दुःख हो” भन्ने शीर्षकले प्रष्ट गरेकोछ ।

X

X

X

## सङ्घसेवा

नित्यप्रति विहारमागई भिक्षुसङ्घको हेरचाह गर्नु, शयकडौ नाताकुटुम्ब भएकी विशाखाको दंनिक जीवनको एक अङ्ग जस्तै भइसकेको विषयो ।

अनाथपिण्डिक गृहपतिको घरमा क्षेत्र उनको घरमा पनि नित्यप्रति अढाइ हज्जार भिक्षुहरूकोनिर्मित आसनहरू बिच्छृच्छाइ राखेको हुन्थ्यो<sup>१</sup> । विहानपछि उनको घरमा काषाय-वस्त्रको वायुमण्डलले भरिएको हुन्थ्यो । विहानपछि हज्जारै भिक्षुहरूलाई आफ्नो घरमा आमिस भोजनहरूद्वारा संप्रह गरी, साँझपछि उनी अष्टपान<sup>२</sup> लिनलगाई

१. उदा. अ. क. पृ. ११०: विशाखासुतं ।

२. घ. अ. क. पृ. ७६: सुमनादेवियावत्थु ।

३. आँपकोसर्वत्, जमुनाकोसर्वत्, केरा (ब्यू भएको केरा, अर्थात्

भफ्री केरा, को सर्वत्, केरा (ब्यू नभएको) को सर्वत्,

मधुकोसर्वत्, दाखकोसर्वत्, उत्पलादि दाठीकोसर्वत्, र फारू-

सक (=फूलवर्ग) को सर्वत्—यी आठ प्रकारका सर्वत्लाई

“अष्टपान” भन्दछन् । महा. व. पृ. २६० : भेसज्जक्खन्धकं,

अ. क. पृ. ८१७

विहारमागई, धर्मोपदेश सुनी, भिक्षुहरूलाई अड्डपान र चतुमधु<sup>१</sup>  
इत्यादिद्वारा सङ्‌ग्रह गर्थिन्<sup>२</sup> ।

कहिले कहिले विशाखा उपासिका धर्मोपदेश सुनितकेपछि  
सुप्रिया (सुपिया) जस्ता परममित्रसंगे विहारमागई भिक्षुहरूको हेर-  
चाह गर्न जान्थिन्<sup>३</sup> भन्ने कुरा माथिपनि उल्लेख भइसकेकं छ ।

श्रावस्तीमा आउने कुनैपनि नवागत भिक्षु, भिक्षुणी, श्रामणेर  
तथा श्रामणेरीहरूले विशाखाको घरमा भोजन न गरेको हुन्नथ्यो ।  
जोसुकै आएपनि विशाखाको घरमा कुनैन कुनै प्रकारको भोजन उसले  
प्राप्त गरेकै हुन्छ ।

तर एकदिन, एक जनपदबाट आएका भिक्षुले विशाखा र  
अनाथपिण्डिक गृहपतिको घरमा केही नपाएकोले उनीहरूको अपवाद  
गरेका थिए । यी भिक्षु जनपदबाट श्रावस्तीमा आई केही भिक्षुहरूसंग  
“श्रावस्तीमा आउने आगन्तुक भिक्षुलाई कसले खुवाउंछ” भनी सोच्चा  
उनीहरूले अनाथपिण्डिक र विशाखा उपासिकाले खुवाउंछन् र उनी-  
हरू भिक्षुसङ्गका आमा बाबु जस्ता हुन भन्ने सुनी, उनी भोतिपलट  
उज्यालो नहुँदै विशाखाको घरमा गएका थिए । तर त्यसबेता त्यहाँ  
कसैलाई पनि न देखी अनाथपिण्डिकको घरमा गए । त्यहाँ पनि कसैलाई  
देखेनन् र उनी त्यसे फक्ते । अनि यिनले विशाखा र अनाथपिण्डिकको  
अपवाद गरे । यसे सन्दर्भमा भगवान्ले उनीसंग कुरा सोधी कुबेलामा

१. घू. नवतीत, तेल र मधुलाई ‘चतुमधु’ भन्दछन् ।

२. अ. नि. अ. क. I. पृ. २२६

गएर भिक्षा नपाएको कारणले उनीहरूको अपवाहनम् ठोक छेन अनो भन्नुभयो । अतीतकालका तापसहरूले भिक्षा गएको ठाडेमा भिक्षा नपाएर पनि कसेको निव्वा गरेनन् भन्दै पोठज्जातकको<sup>१</sup> कुरा सुनाउनु भयो ।

यस्तै दूरदर्शिता वएर ने विशाखाले भगवान्सँग नित्य यागु, भोजनादि दिनपाउने आठ वरहरू मागेर लिएकी हुन् । यो कुरा तल मूलसूत्रको “आठ वरहरू” भन्ने शीर्षकमा वर्णित थ ।

दानवस्तुहरू दिनमा विशाखा बढी चतुर यिहन् । स्थानोभन्ना स्यानो, दैनिक आवश्यकताका चीजहरूमा पाँच दृष्टि पुन्याई दान दिन जान्दथिन् भन्ने कुरा तल उलिखित सूत्रको “धैटो आदि दान” भन्ने र ‘हमाल दान’ भन्ने शीर्षकबाट प्रष्ट भएकोछ ।

एकदिन, भगवान् पूर्वार्धम विहारमा बसिरहनु भएको बेलामा त्यहाँ भिक्षुहरूका बीचमा विशाखाको बुद्धिमानिता, दूरदर्शिताबारे कुरा चलिरहेको थियो — “अहो, कस्ती विचारवतो होलिन् यी विशाखा ! स्त्री जाति भएरपनि कत्रो बुद्धि पुन्याई भगवान्सँग आठ वरहरू मागेर लिएकी रहिछन् ।” यस्तो भन्दै सभामा विशाखाको प्रशंसा गर्दैथिए ॥ अनि भगवान् त्यहाँ आइपुग्नु भई भिक्षुहरूसँग “के कुरा भइरहेको थियो” भनी सोधनु भएपछि भिक्षुहरूले विशाखाले आठ वरहरू मागी लिएको बारे प्रशंसा भइरहेको थियो भन्ने कुरा सुनाए । त्यसपछि

१. जा. अ. क. III. प. ८२, नं. ३३७

भगवान्‌ले मिक्षुहरूलाई सम्बोधन गर्नु हुँदै— “मिक्षुहो ! विशाखाले असेंग वरहरू मागेर लिएकी अहिले मात्र होइन अघि पनि मागेर लिएकी यिइन्” भनी भन्नु भई सुरुचिज्ञातकको<sup>३</sup> अतीत कुरा व्यक्त गर्नुभयो ।

## पूर्वाराम विहारमा भगवान् बुद्ध

भगवान्‌बुद्धले बुद्धत्व प्राप्त गरिसबनु भएपछि बीसौंवर्षसम्म यत्रतत्र वर्षावास बिताउनु भयो । त्यसपछि जेतवन महाविहार र पूर्वाराम महाविहार तयार भइसकेपछि, मुख्यतया यिनै दुवै विहार-हरूमा आलोपालो गर्दै चौबीस (२४) वर्षावासहरू बिताउनु भयो<sup>४</sup> । यसमध्ये अनाथपिण्डिकको जेतवन विहारमा अड्डार (१८) र विशाखाको पूर्वाराम विहारमा छ (६) वर्षावासहरू बिताउनु भयो ।

Dhamma.Digital

यसबाट हामी अनुमान लगाउन सक्छौं कि जेतवन विहार निर्माण भइसदैको वित्तिपय वषट्पछि मात्र पूर्वाराम विहारको निर्माण आएको कुरा ।

१. जा. अ. क. V. पृ. ३०, नं. ४८९

२. म. नि. अ. क. II. पृ. १३७: अरियपरियेसन वा पासरासिसुत्त; अ. नि. अ. क. I. पृ. ३१४: दुक्निपात, समचित्त-बग्गो; दी. नि. अ. क. II. पृ. ६२३: अगगञ्जसुत्त; बु. रा. पृ. १५२ को पादटिप्पणी ।

बीसों वर्षपछि शावस्तीलाई सुख्य केन्द्र मानेर भगवान् बुद्ध बस्न याल्नु भएपछि अनाकणिक र विशाखा उपासिका प्रति अनु-कम्पाराखी क्रमशः एक दिन जेतवन विहार र अर्को दिन पूर्वाराम विहार-मा बस्न याल्नु भयो ।

जेतवन विहारमा रात बिताउनु भएको भोलिपल्ट भिक्षु-सङ्घले पर्वत भई शावस्तीको दक्षिणद्वारबाट नगर भित्र पसी शावस्तीमा भिक्षाटन गरी नगरको पूर्वद्वारबाट निस्की दिवाविहारको-निम्नि पूर्वाराम विहारमा जानु हुन्थ्यो<sup>१</sup> । त्यस्तै गरी पूर्वाराममा रात बिताई भोलिपल्ट पूर्वद्वारबाट नगर भित्र पसी, शावस्तीमा भिक्षाटन गरी नगरको दक्षिणद्वारबाट निस्की दिवा विहारकोनिम्नि जेतवन विहारमा जानु हुन्थ्यो । यस प्रकार यी दुवै महाकुलहरूको संग्रह गर्नु हुन्थ्यो । बुद्धशासनकोनिम्नि यी दुवै कुलहरूले जति परित्याग गरे त्यति कस्तैले पनि गरेको छैन<sup>२</sup> ।

### बुद्धको दिन-चर्या

यी युगल विहारहरूमा बस्नु हुँदा भगवान् बुद्धको दिनचर्या विशेष गरी पाँच भागमा विभाजित भएको थियो —

१. म. नि. १. पृ. २०९ : पासरासिसुत्त; अं. नि.६. पृ. ५९ : नामसुत्त ।

२. म. नि. अ. क. II. पृ. १३७; अं. नि. अ. क. I. पृ. ३१४;  
दी. नि. अ. क. II. पृ. ६२३; घ. अ. क. पृ. २०४.

(१) भोजन पहिलेको चर्चा, (२) भोजनपछिको चर्चा,  
 (३) पूर्वीयामको चर्चा, (४) मध्ययामको चर्चा तथा (५)  
 पश्चिमयामको चर्चा ।

१— “भोजन पहिलेको चर्चा” मझाले—विहान सबेरै उठी,  
 मुख धुने आदि शारीरिक काम सिद्धाई, भिक्षाटन जस्तै बेला नभएसम्म  
 खुला स्थानमा बसी भगवान् बुद्ध समय बिताउनु हुन्छ । गाउँ, निगम  
 वा शहरमा भिक्षाटन जाँदा भगवान् बुद्ध कहिले एकले, कहिले भिक्षुसङ्ग  
 सहित; कहिले साधारण रूपमा, कर्तुते असाधारण रूपमा—ध्यानमय  
 अहंकार प्रातिहार्य प्रदर्शन गर्दै जानु हुन्छ । यस ब्रह्मस्थामा शरीरबाट  
 छ वर्ण रशमी<sup>१</sup> पनि देखिन्छ । यसप्रकारको विशेषरूपको गमनमा  
 केही मानिसहरू शरणागमन जान्छन्, केही मानिसहरूले समाधिलाभ  
 गर्छन्, केहीले स्रोतापन्नादि फल पनि साक्षात्कार गर्छन् । अनि केही  
 प्रवर्जित भएर जान्छन् । यसरौ महाबनहरूलाई संग्रह गर्नु भई  
 भिक्षाटनबाट फर्कनु हुन्छ । त्यसपछि अरु भिक्षुहरूको भोजन-कृत्य न  
 सिद्धिएसम्म भगवान् बुद्ध मुवासित बुद्धासनमा बसिरहनु हुन्छ र  
 भिक्षुहरूको भोजन-कार्य सिद्धिएपछि उपस्थाक भिक्षुले भगवान्-साई  
 त्यसको जानकारी दिन्छ । त्यसपछि भगवान् गन्धकुटीमा प्रवेश यनु  
 हुन्छ । यहाँसम्मलाई “भोजन पहिलेको चर्चा” भन्न्छन् ।

१. नील, पीत, लोहित, ओदात, (=सेती), मञ्जेठ र प्रभा-  
 स्वर आदि छ वर्णलाई ‘छवर्ण-रशमी’ भन्न्छन् । अटु. सा.  
 पृ. ११ : निदानकथा ।

२— “भोजन पछिको चर्या” भसाले—गन्धकुटीमा प्रवेश गर्नु भएपछि भगवान्ले हात खुटा पखाल्नु हुन्छ र पोरामा बसी मिक्षुसङ्घलाई अवकाद उपदेश दिनु हुन्छ—“मिक्षु हो ! बुद्धोत्पाद दुर्लभ छ, मनुष्यत्व दुर्लभ छ, क्षमताप्रतिः १ दुर्लभ छ प्रवज्यत्व दुर्लभ छ तथा सद्गमं श्रवण पनि दुर्लभ छ ।” अनि त्यही मिक्षुहरूले भगवान्संग कर्मचारान् २विषयका कुराहरू सोऽच्छन् ३ र भगवान्ले उनीहरूको चरित्रानुकूल समाधि विषय-शिक्षा दिनुहुन्छ । त्यसपछि मिक्षुहरू आ-आपना हच्छ अनुसार केही दिवास्थानमा, केही रात्री स्थानमा, केही रुखमनी, केही जङ्गलमा, केही पर्वतमा तथा केही गुफामा बस्न जान्छन् । त्यसपछि इच्छा लाग्यो भने भगवान् गन्धकुटीमा, स्मृति सम्प्रजन्य भई मुहूर्त मात्र दाहिने हातमा शीर अडेस लगाई सिहशय्या मुद्राले लेट्नु हुन्छ । शरीरलाई आराम दिएको केहीक्षिनपछि सिहशय्याबाट उठी दिनको दोश्रो भाग ध्यानद्वारा लोकलाई हेर्नु हुन्छ । तेश्रो भागमा जुन गाउँ, निगम तथा नगरमा बस्नु अस्त्वो छ, त्यस गाउँ, निगम तथा नगरका बानिसहरू शुद्ध बस्त्र लगाई, सुशास्ति फूलहरू हातमा लिई विहारमा बस्नमा हुन्दैन् । भगवान् त्यस अर्मसभामा गई बिच्छपाई रालेको अर्मासनमा बसी उनीहरूलाई बहुते कालानुकूल, समयानुकूल अर्मो-पदेश गर्नु हुन्छ । त्यसपछि समय बानो समूहलाई विदा दिनुहुन्छ ।

१ संयोग सम्पत्ति । यसबाटे अ. नि-द. पु. ३२८ : अक्षणसुत्तं हेनुं पञ्च ।

२. ध्यानकी विषय ।

भानिसहरु भगवान्‌लाई बन्दना गर्दै, प्रवक्षिणा गर्दै फर्केर जान्छन् । यहाँसम्मलाई “भोजन पछिको चर्या” भनी जन्वन्न ।

३— “भोजन पछिको चर्या समाप्त भइसके पछि, शरीर पखाल्ने इच्छा लागेमा (ओसित्तिचतुकामो) बुद्धासनबाट उठी नुहाउने कोठामा गई, उपस्थाकले तयार पारिराखेको पानीले शरीर पखाली शारीरिक यकावट दूर गरी, शरीर चंगा पार्नु हुन्थ । त्यतिझेल उपस्थाकले गंधकुटीको परिवेण (माँगन) मा बुद्धासन लगाई दिन्थ र रस्कर्वण दोपट्टा चौबर एकांसगरी भगवान् त्यहाँ गई एकान्त बास गरी समाधिष्ठ भई बस्नु हुन्थ । त्यसपछि भिक्षुहरु आ-आफ्ना स्थानबाट बुद्धको उपस्थानमा आउँथन् र बुद्धसंग कसेले ध्यानबारे तथा कसेले धर्मबारे प्रश्नहरु सोड्छन् । बुद्धले उनीहरूको अभिप्राय अनुसार कार्यसम्पादन गर्नु हुँदै ‘पूर्वीयामको चर्या’ पूरा गर्नु हुन्थ ।

४— “पूर्वीयामको चर्या सिद्धिएपछि भिक्षुहरु भगवान्‌लाई बन्दना गर्दै फर्केर जान्छन् । अनि अबकाश पाएका वशसहश्री लोक धातुका देवगणहरु भगवान्‌कहाँ आउँथन् र उनीहरूले सोधेका प्रश्नहरूको उत्तर दिनु हुँदै भगवान्‌ले “मध्यमयामको चर्या” पूरा गर्नु हुन्थ ।

५— “विहानबेखि व्यस्त जाएको चातुर्महामौतिक शरीरलाई केही आराम दिन भगवान् बुद्ध पश्चिमयामलाई तीन खण्डमा विभाजित गरी—(क) पहिलो खण्डमा टहसिनु हुन्थ र (ख) दोधो खण्डको समय गंधकुटी भित्र गई स्मृति सम्प्रबन्ध भई दाहिने हातमा शीर

अडेस लगाई सिहशय्याको भुद्रामा आराम लिनु हुन्थे । (ग) तेथ्रो खण्डमा सिहशय्याबाट उठी, अतोत कालमा बुद्धरूका समझ प्रार्थना गरी, दान, शीलादि गुणधर्महरू पुरा गरी आएका, धर्मावबोध गर्नसक्ने विजपुरुषहरूको छोजो गर्नु हुँदै बुद्धक्षम फेलाई, ‘कसलाई उद्धार गर्न सकिएला’ भन्दै महाकरणा समाप्तिद्वारा ज्ञानहप्ती जाल फेलाउनु हुन्थै । यसलाई ‘पञ्चिमयामको चर्या’ भन्दछन् ।

### पूर्वाराम विहारको महत्ता

यद्यपि पूर्वाराम विहारमा भगवान्ले केवल छ वर्षकाल मात्र बिताउनु भएको थियो, तापनि पूर्वाराम विहारमा थेरै अपूर्वघटनाहरू घटेका छन् ।

एकदिन, गाउँ<sup>१</sup> निगमबाट आएका<sup>२</sup> शयकहरौ भिक्षुहरूले “भगवान्को श्रीमुखबाट उपदेश सुन्न नपाएको धेरै दिन भइसक्यो” भनी आनन्द महास्थविरक्ताई सुनाए । आनन्द महास्थविरले मृगार-प्रासाद नगिन रम्भक ब्राह्मणको आश्रममा भगवान्द्वारा उपदेश हुने कुरा उनीहरूलाई सूचना दिएपछि उनीहरू त्यहाँ गएर धार्मिक कुरा गरी बसे । संध्या समयमा शरीर पखालिसकेपछि भगवान्, उपदेशकोनिन्ति त्यस आश्रपमा जानु भयो । त्यहाँ भित्र भिक्षुहरूको धार्मिक चर्चा भइरहेको सुनी बाहिरै पर्वनु भयो । पछि भिक्षुहरूको

१. अ. नि. अ. क. I. पृ. ३६ : एककनिगत, छहोवरणो;

२. अ. नि. अ. क. I. पृ. १८९ : कसिभारद्वाजसुतं ।

अमंकया सकिएपछि अगवान्‌ले उनीहरूलाई ‘पासरासि वा अरिय-  
यरियेसुन सुत्तं’<sup>१</sup> को उपदेश सुनाउनु भयो । चूलतण्डासङ्घय<sup>२</sup> सूत्रको  
उपदेश पनि पूर्वाराम विहारमे गनुंभएको हो । यस सूत्रमा शक्तदेवेन्द्रले  
अगवान्सँग तृष्णा क्षय गर्न बारे सोधेका कुराहरू उल्लेख भएका छन् ।  
थसै गरी मजिष्ठम निकायको वाहितिक सुत्तं<sup>३</sup>, गणकमोगल्लान  
सुत्त<sup>४</sup>, चूलपुण्णम सुत्तं<sup>५</sup>, आनापान सुत्तं<sup>६</sup>, तथा चूलसुञ्जत  
सुत्तं<sup>७</sup>, जस्ता महत्त्वपूर्ण सूत्रहरूको देशना पनि मृगार प्रासादमै भएको  
हो ।

एकदिन, अगवान् जेतवन विहारमा बस्नु भएको बेलामा,  
पश्चिमयामको चर्या समाप्त गरी महाकरुणा समाप्तिद्वारा लोकमा हेरि-  
रहनु भएको थियो । त्यस बेलामा वहाँले धेरै मानिसहरूद्वारा धर्माभि-  
समय प्राप्त गर्ने कुरा देखनु भयो । यस बारे अरु पनि कारणहरू  
विचार गर्दा “विशाखाको रत्नमय प्रासादमा बसी धर्मसेनापति  
सारिपुत्रको धर्मोपदेश सुनी, आज साँझ विशाल जनसमूहले धर्मावबोध

१. म. नि. I. पृ. २०९, अ. क. II. पृ. १३६.

२ म. नि. I. पृ. ३१०, अ. क. II. पृ. २५६.

३. म. नि. II. पृ. ३५९, अ. क. III. पृ. २३८.

४. म. नि. III. पृ. ६१, अ. क. IV. पृ. ४७.

५. म. नि. III. पृ. ८३, अ. क. IV. पृ. ५५

६. म. नि. III. पृ. १४२, अ. क. IV. पृ. ९४.

७. म. नि. III. पृ. १६८, अ. क. IV. पृ. १०३.

अनें क्लन् । अप्रथावकहरुका तीन विशाल समागममध्ये यो एक हुनेछ”  
अनी बुझनु भई, विहानका कृत्य सिध्याई चौबर पारूपन गरी (पहिरी)।  
शोलनय पात्र लिई, मिक्सुसङ्घने परिवृत्त भई, दक्षिणद्वारबाट नगर  
प्रवेश गरी मिक्षाटन पछि मृगारमाताको प्रासादमा नगई दक्षिणद्वार-  
बाट फर्की द्वारको बाहिरे खुला ठाउंमा बस्नुभयो ।

अनि त्यहाँ असीति महाश्रवकहरु<sup>१</sup>, मिक्षुणी परिषद्, उपा-  
सक परिषद् तथा उपासिका परीषद् गरी चारै परिषद्हरु भेला भए ।  
त्यसेवेला भगवान् बुद्धने सारिपुत्र महास्थविरलाई आमन्त्रण गनु  
हुँदै यसो भन्नु भयो —

“सारिपुत्र ! आज तिमी तिच्छा परिवार मिभुहरु लिई पूर्वा-  
राम विहारमा जाऊ ।”

### १. असीतिमहाश्रवकहरु यी हुन् —

१. अञ्जाकोष्ठञ्ज	महास्थविर	९. सुबाहु	महास्थविर
२. वर्ष्ण	”	१०. शुणजि	”
३. भद्रिय	”	११. गवम्पति	”
४. महानाम	”	१२. उरुवेल कस्सप	”
५. अस्सजि	”	१३. मदी कस्सप	”
६. नालक	”	१४. गया कस्सप	”
७. यस	”	१५. सारिपुत्र	”
८. विमल	”	१६. मोगलसान	”

भगवान्‌को आज्ञा सुनी सारिपुत्र महास्थविर आप्ना पाँचशत  
मिश्र परिवारहरू लिई पूर्वाराम विहारमा जानुभयो ।

त्यसपछि क्रमशः असीतिमहाश्रावकहरू लगायत सबै परिषद्-  
लाई पति पूर्वाराम विहारमै पठाई आफू स्वयं आनन्द महास्थविरका-  
साथ जेतवन महाविहारमा जानुभयो । विहारमा पुगी भगवान्‌लाई

१७. महाकस्सप	"	३३. दब्ब	"
१८. महाकच्चान	"	३४. उपसेन	"
१९. महाकोट्टित	"	३५. खदिरवनियरेवत	"
२०. महाकप्पिन	"	३६. पुण्णमन्तानि पुत्त	"
२१. महाचुन्द	"	३७. पुण्ण (सुनापरन्तक)	"
२२. अनुरुद्ध	"	३८. सोण (कुटिकञ्ज)	"
२३. कड्डारेवत	"	३९. सोण (कोलिबीस)	"
२४. आनन्द	"	४०. राध	"
२५. नन्दक	"	४१. सुभूति	"
२६. भगु	"	४२. अंगुस्तिमाल	"
२७. नन्द	"	४३. वक्कली	"
२८. किञ्चिल	"	४४. कालुदायी	"
२९. भद्रिय	"	४५. महाउद्दायी	"
३०. राहुल	"	४६. पिलन्वच्छ	"
३१. सीवली	"	४७. सोभित	"
३२. उपाली	"	४८. कुमारकस्सप	"

गर्नुपर्ने सेवाटहल गरिसकेपछि आनन्द महास्थविरले पनि पूर्वाराम महाविहारमै जाने इच्छा प्रकट गर्नुभयो । अनि भगवान्‌को स्वीकृति लिई आनन्द महास्थविर पनि पूर्वाराम महाविहारमै आनुभयो । भगवान् एकलै मात्र जेतवन महाविहारमा बस्नुभयो ।

४०. रट्पाल	"	६५. अजित	"
५०. वङ्गीस	"	६६. तिस्समेत्तेष्य	"
५१. समिय	"	६७. पुण्डक	"
५२. सेल	"	६८. मेत्तगु	"
५३. उपवान	"	६९. घोतक	"
५४. मेघिय	"	७०. उपसिव	"
५५. सागत	"	७१. नन्द	"
५६. नागिन	"	७२. हेमक	"
५७. लकुण्टक भद्रिय	"	७३. तोवेष्य	"
५८. पिण्डोल भारद्वाज	"	७४. कप्प	"
५९. महापन्थक	"	७५. चतुकम्भि	"
६०. चूलपन्थक	"	७६. भद्रावुष	"
६१. बक्कुल	"	७७. उवय	"
६२. कोण्ठधान	"	७८. पोसाल	"
६३. दावचीरिय	"	७९. मोघराज	"
६४. यसोज	"	८०. पिञ्ज्रिय	"

— सि. बु. च. पृ. १९१

त्यसदिन चारे परिषद्हरू धर्मसेनापति सारिपुत्र महास्थविरकै  
भर्मोपदेश सुन्न चाहन्ये ।

प्रसेनजित कोशलराजा पनि आपनो विशाल राजपरिवारका  
साथ पूर्वाराम विहारमै गए । अनाथपिण्डिक महाजन पनि उनका  
पांचशश परिवारहरू लिई उहों ने गए । विशाखा महाउपासिका पनि  
बुद्धजार परिवारसेंग पूर्वाराममै गइन् । एकलाख सन्ताउन्न हजार  
(१,५७,०००) परिवारिक घरहरू भएका<sup>१</sup> र सातकरोड़<sup>२</sup> (७,००,००,  
०००) जनसंख्या भएको श्रावस्तीनगरवासी जम्मै पूर्वाराम महा-  
विहारमै बैरिए । यति मात्र नभई श्रावस्तीभन्दा एक योजन टाढाभाट  
समेत जनसम्मृह, हातमा सुवासित फूलहरूलिई पूर्वाराममै भेला भए ।  
पूर्वाराम विहार, नानाप्रकारका रङ्गीविरङ्गी फूलहरूले सजाएको  
बगेंचा जस्तो विखिन्न्यो ।

धर्मसेनापति सारिपुत्र महास्थविर पनि अचिरवती (राप्ती)  
नदीमा नुहाई, चौबर पहिरी विहारको आँगनमा आई बस्नुभयो ।  
पछि, महास्थविरले यत्रो विशाल परिषद्लाई कुन धर्मद्वारा सप्रह गनेहो  
जन्ने विचारणरी, सारा त्रिपिटक बुद्धबचनलाई छानबिनगरी अङ्गूत्तर-

१. घ. अ. क. पृ. ४७१: विशाखायवस्थु ।

२. बु. दा पृ. १५०

निकाय अन्तर्गत समचित्तवर्गको<sup>१</sup> पाँचौ समचित्तपटिपदासूत्रको<sup>२</sup> सर्वोपदेश गर्नुवयो ।

यस बीचमा भगवान् बस्तुभएसे जेतवन् विहारमा गई केही समचित्त देवताहरूले भगवान्‌लाई पूर्वाराम विहारमा पाल्नु हुन् प्रार्थना गरे । देवताहरूको प्रार्थनालाई स्वीकार गरी भगवान् पूर्वाराम विहारमा पाल्नुभयो<sup>३</sup> ।

यस्तेआरी साल्हसुत्तं<sup>४</sup>, नागसुत्तं<sup>५</sup> तथा उपोसथसुत्तं<sup>६</sup> वनि पूर्वाराममै देशना भएको हो ।

यी सूत्रहरूमध्ये उपोसथ सूत्रमा, भिक्षुसङ्घभित्र एक अपरिशुद्ध भिक्षुलाई देख्नु भई, भगवान् बुद्धले भिक्षुहरूलाई आफू आफूमै प्रातिमोक्ष-शिक्षापद उद्देशण गर्ने आज्ञा दिनुभएको कुरा उल्लेख छ । यो उपोसथ सूत्र उदानपालि २<sup>७</sup> चुल्लवग्गपालिमा<sup>८</sup> पनि समुल्लेख भएको छ ।

१. अ. नि-२. पृ. ६०, अ. क. I. पृ. ३१४

२. अ. नि. अ. क. I. पृ. ३१४

३. अ. नि. अ. क. I. पृ. ३१४-१५

४. अ. नि-३. पृ. १७९, अ. क. I. पृ. ४१९

५. अ. नि-६. पृ. ५९, अ. क. II. पृ. ६६८

६. अ. नि-८. पृ. ३१२, अ. क. II. पृ. ७६१

७. पृ. १२३: उपोसथसुत्तं ।

८. पृ. ३५३: पातिमोक्षुद्देश्याचना, पातिमोक्षदुपनव्यवस्थकर्त्त ।

वरु पनि घेरे सूत्रहरू पूर्वाराम मृगारमाताको प्रासादमा देशनाम् गर्नुभएकोछ । यसमध्ये केही सूत्रहरूका नामहरू यसप्रकार छन्—

सत्तजटिलसुत्त<sup>१</sup>, द्वयतानुपस्सनासुत्त<sup>२</sup>, अगग्बसुत्त<sup>३</sup>, पवारणसुत्त<sup>४</sup>, पुण्गमसुत्त<sup>५</sup>, जराधम्मसुत्त<sup>६</sup> पठमपुञ्चारामसुत्त<sup>७</sup> इत्यादि ।

यिनीहरूमध्ये पवारणसूत्रमा भगवान्ले पनि पवारणा<sup>८</sup> गर्नुभएको कुरा र जराधम्म सूत्रमा भगवान्को शरीर जरत्व भएको कुराहरू समुल्लेख भएका छन् ।

### अन्तिम घडी

वालककालदेखि जीवनपर्यन्त विशाखा महाउपासिकाले अनेक समाज सेवा र अनेक वानादि कुशल कर्म गरीन् र १२० वर्ष

१. उदा. पा. पृ. १४०, अ. क. पृ. २३२; सं. नि. I. पृ. ७६,

अ. क. I. पृ. ११६

२. सुत्त. नि. पृ. ३८०, अ. क. पृ. ४०६

३. दी. नि. III. पृ. ६३, अ. क. II. पृ. ६२९

४. सं. नि. I. पृ. १९०, अ. क. I. पृ. २१३

५. सं. नि. II पृ. ३२३, अ. क. II. पृ. २२४

६. सं. नि. IV. पृ. १८८, अ. क. III. पृ. १९३

७. सं. नि. IV. पृ. १९२. अ. क. III. पृ. १९६

८. वर्षावास सिद्धिएको भोलिपल्ट प्रतिपदाको दिनमा गर्नुपर्ने विनयकर्मलाई “पवारणा” भन्दछन् ।

सम्म बाँची, भगवान् बुद्धको परिनिर्वाणको निकं समय पछि आपनो कर्मानुसार उनी परलोक भइन् ।

विशाखाले दान दिएको पूर्वारम विहारको अनुमोदन—अत्यन्त शुद्ध तथा प्रसन्नचित्तले गरी त्रयस्त्रिश वेवलोकमा उत्पन्न भएकी विशाखा-की साथी, देवपुत्रीले अनुरुद्ध महास्थविरलाई दिएको उत्तर अनुसार आफूले भन्दा विशाखाले धेरे महान् पुण्यकार्यहरू गरेकोहुँदा। उनी निर्माणरति देवलोकमा उत्पन्न भएको कुरा विमानवत्थु अर्थकथामा १ समुल्लेख भएकोछ। बुद्धधर्म अनुसार दानचेतना जस्तै अनुमोदन चेतना-को पनि महत्फल हुँदै भन्ने कुरा यसेवाट प्रष्ट देखिन्छ ।

विशाखा महाउपासिकाको देहान्त, पच्चास शय वर्षभन्दा पनि बढी भइसकेता पनि उनको आदर्शमय जीवनको यशकीर्ति बुद्धधर्म रहुञ्जेल्सम्म अमर न रही, सबै कुशलकामी मानवहरूकानिमित्त प्रेरणा-को ओत भएको छ र विशाखाको आन्तरिक स्वरूप अहिलेसम्म पनि जीवितनं रहेकोछ ।

### भिन्नाभिन्ने विशाखाहरू

पालिवाङ्मयमा भेटिएका विभिन्न विशाखाका नामहरू र उनीहरूका परिचय यसप्रकार छन्—

(१) विशाखा— यिनी प्रियदर्शी बुद्ध भगवान्को अग्र उपस्थायिका यिइन् । दु. वं. पृ. ३५२: पियदस्तीबुद्धवंसो, अ. क, पृ. १७८

- (२) विशाखा — अर्थदर्शीं बुद्ध भगवान्‌को पिता सागर, माता सुदर्शना तथा वहीको पत्नी विशाखा थिइन् । बु. वं. पृ. ३५३ः अत्यदस्ती-बुद्धवंसो, अ. क. पृ. १७८
- (३) विशाखा — यिनी अभिनवत्त ब्राह्मणका पुत्र ककुच्छन्द बुद्ध भगवान्‌की माता हुन् । बु. वं. पृ. ३७१ः ककुसन्धबुद्धवंसो, अ. क. पृ. २०९; दी. नि. II. पृ. ८ महापदानसुत्तं, अ. क. I. पृ. २६९
- (४) विशाखा — यिनी वर्तमान सिद्धार्थगौतमको वर्वारमा बस्नेहुन् । पछि यिनी प्रजापति गौतमी महाराजीसंगे प्रवर्जित भएकी थिइन् । थेरी. गा. पृ. ४०५ः विशाखा-थेरीगाथा, अ. क. पृ. १६
- (५) विशाखा — यिनी अनागतमा हुने मेत्तेय्य (=मैत्रेय) बुद्धको शासनमा ८४ हजार स्त्रीहरूलिई प्रवर्जित हुन जाने हुन् । अना. वं. गाथा: ६३, D.P.P. II. पृ. ९०४
- (६) विशाखा — यिनी ओक्काक राजाकी पाँच स्त्रीहरू-मध्येका एक हुन् । दी. नि. अ. क. I. पृ. १८०ः अम्बट्टसुत्तं; सु. नि. अ. क. पृ.

३०६: सम्मापरिब्बाजनियसुत्तं; बु. रा.  
पृ. ११८

(७) विशाखा महाउपासिका—यिनी अङ्गदेशस्थित भग्नीख  
नगरको मेणडक श्रेष्ठी र सुमनाको छोरा  
घनञ्जय श्रेष्ठीकी छोरी हुन्। पछि सा-  
केत नगरमा बसेपछि भावस्ती नगरको मृ-  
गार श्रेष्ठीको छोरा पूर्णवर्धनसंग विवाह  
भइन्। यिनके कुरा यहाँ प्रस्तुत गरेको  
छ। यिनी अतीतकालमा किकी भन्ने राजा  
की सातवटी छोरीहरूमध्येका सङ्क्षिप्त-  
का भन्ने थिइन्। येरो. अ. II. पृ. २१८:  
खेमायेरीअपदानं; पृ. २२७: उप्पलवण्ण-  
येरीअपदानं; पृ. २३६: कुण्डलकेसायेरी  
अपदानं; पृ. २३१: पटाचारायेरीअप-  
दान; पृ. २४४: धम्मदिन्नायेरीअपदानं;  
पृ. २४०: किसागोतमीयेरीअपदानं।

(८) विसाखा(सुत्तं)—उदा. पा. पृ. ८३, अ. क. पृ. १०९;  
उदा. पा. पृ. १७४, अ. क. पृ. २९७;  
अ. नि.-द. पृ. ३५२, ३६२

## वंशवृक्ष

मेण्डक श्रेष्ठी = चन्द्रपदमा

|

घनञ्जय = सुमनादेवी

|

विशाखा = पूर्णवधन

|

**छोराछोरीहरू :** १० पुत्रहरू                  १० पुत्रीहरू

|

**नातिहरू :** प्रत्येक पुत्रको                  प्रत्येक पुत्रीको पनि दश दश  
दश दश पुत्र र पुत्री- पुत्र र पुत्रीहरू गरी जम्मा  
हरू गरी जम्मा २०० २०० पुत्र पुत्रीहरू ।  
पुत्र पुत्रीहरू ।

|

**यनातीहरू :** प्रत्येक २०० जनाका                  प्रत्येक पुत्रीको पनि दश  
दश दश पुत्र र पुत्रीका दश पुत्र र पुत्रीका हिसा-  
हिसाबले ४००० सन्तान- बले ४००० सन्तानहरू ।  
हरू ।

**विशाखाका केही सन्तानहरूका नामहरू—**

- (१) मृगार कुमार— प्रथम पुत्र ।
- (२) मृगजाल कुमार— द्वितीय पुत्र ।

- (३) साल्ह— नाति ।
- (४) दत्ता— नातिनी ।
- (५) सुजाता— कांछी बहिनी ।

Dhamma.Digital

×

×

×

मूल पात्रि—

### १—आठ वरहरू

अनि इच्छानुसार बाराणशीमा बस्तु भएका भगवान् श्रावस्ती-  
मा चारिकाकोनिम्नि जानुभयो<sup>१</sup> । क्रमशः चारिका गर्नुहुँदै जहाँ श्रावस्ती  
हो त्यहाँ पुग्नुभई श्रावस्तीस्थित अनाथपिण्डिकको जेतवनाराममा  
बस्तुभयो ।

त्यस समय विशाखा मृगारमाता जहाँ भगवान् हुनुहुन्थ्यो  
त्यहाँ गइन् । त्यहाँ पुरेषष्ठि भगवान्लाई अभिवादन गरी एक छेउमा  
बतिन् । एक छेउमा बसेकी विशाखा मृगारमातालाई भगवान्ले धार्मिक  
कथाद्वारा सन्दर्शित, सम्प्रतिष्ठित, समुत्साहित तथा सम्प्रहर्षित पार्नुभयो ।  
अनि भगवान्को धार्मिक कथाद्वारा सन्दर्शित, सम्प्रतिष्ठित, समुत्साहित  
तथा सम्प्रहर्षित भएकी विशाखा मृगारमाताले भगवान्सँग बिन्तियर्थिन्—

“भन्ते ! भोलिकोनिम्नि भिक्षुसङ्ग सहित भोजन स्वीक्ष्यर  
गर्नुहोस् ।”

१ महा. व. पृ. ३०६: विशाखाकथु, चौवरक्खन्धक, व. क.  
पृ. ८३७

भगवान्ले तूष्णिभावद्वारा स्वीकार गर्नुभयो ।

भगवान्ले तूष्णिभावद्वारा भोजन स्वीकार गर्नुभएको बुझी  
विशाखा मृगारमाता आसनबाट उठी, भगवान्लाई अभिवादन तथा  
प्रदक्षिणा गरी फर्केर गइन् ।

त्यसबखत, त्यस रात वित्तिसकेपछि चातुर्द्वीरीय महा वर्षाद्  
भयो । अनि भगवान्ले भिक्षुहरूसाई आमन्त्रण गर्नुभयो —

“भिक्षुहो ! जस्तो यस जीतवनाराममा वर्षाद् हुँदैछ उस्ते  
चारेढीपहरूमा पनि वर्षाद् हुँदैछ । भिक्षुहो ! वर्षाद्मा शरीर नुहाऊ ।  
यो अन्तिम चातुर्द्वीरीय वर्षाद् हो ।”

“हवस्, भन्ते !” भनी भगवान्लाई प्रत्युत्तर दिई चीवरहरू  
छाडी ती भिक्षुहरू वर्षाद्मा शरीर नुहाउन थाले ।

विशाखा मृगारमाताले प्रणीत खाद्य भोज्य तथारपारी दासी-  
साई आज्ञा विइन् —

“हे जे ! जाऊ, आराममा गई ‘भोजनको समय भयो’ भनी  
निवेदन गर ।”

“हवस्, आर्या !” भनी प्रत्युत्तरदिई त्यो दासी आराममागई ।  
भिक्षुहरू चीवरहरू छाडी वर्षाद्मा शरीर नुहाउन लागिरहेको देखी  
“आराममा भिक्षुहरू छैनन, आजीवकहरू ?” मात्रै वर्षाद्मा शरीर

१. त्यस समयका नाङ्गा साधुहरूको एक सम्प्रदाय ।

नुहाउंदेष्टन्” भन्दे जहाँ विशाखा मृगारमाता थिइन् त्यहाँगई विशाखा मृगारमातालाई भनी—

“आर्या ! आराममा भिक्षुहरू छेन्, आजीवकहरू मात्रे वर्षाद्भ-  
मा शरीर नुहाउंदे छन् ।”

यो कुरा सुनी पण्डितनी, व्यक्ता, तथा मेधाविनी विशाखा मृगार-  
माताले घस्तो सोचिन्—

“अवश्यने आर्यहरू चौवरहरू छाडी वर्षाद्भमा शरीर नुहाउंदे  
होलान् र यो मूर्खले यस्तो ठानी कि ‘आराममा भिक्षुहरू छेन्,  
आजीवकहरू मात्रे वर्षाद्भमा शरीर नुहाउंदे छन्’ ।”

फेरि दासीलाई आज्ञादिन्— “हे जे ! बाऊ, आराममा गई  
‘भोजनको समय भयो’ भनी निवेदन गर ।”

ती भिक्षुहरू शरीर शीतल तथा हल्का गरी चौवरहरूत्तिई आ-  
आफ्ना विहार (कोठा) भित्र गए । सो दासी यनि फेरि आराममा गई ।  
त्यहाँ भिक्षुहरू कोही पनि (बाहिर) न देखी ‘आराममा भिक्षुहरू छेन्,  
आराम शून्य छ’ भन्दे जहाँ विशाखा मृगारमाता थिइन् त्यहाँगई  
मृगारमातालाई भनी—

“आर्या ! आराममा भिक्षुहरू छेन्, आराम शून्य छ ।”

अनि, पण्डितनी, व्यक्ता, तथा मेधाविनी विशाखा मृगारमाताले  
घस्तो सोचिन्—

“अवश्यने आर्यहरू शरीर शीतल तथा हल्का गरी चौवरहरूत्तिई  
आ-आफ्ना विहार (=कोठा) भित्र पसेका होलान् र यो मूर्खले यस्तो  
ठानी कि ‘आराममा भिक्षुहरू छेन्, आराम शून्य छ’ ।”

फेरि पनि विशाखा मृगारमाताले बासीलाई आज्ञाविइन् —  
‘हे जे ! जाऊ, आराममा गई ‘भोजनको समय भयो’ भनी  
निवेनद गर ।’

त्यसबेला भगवान्‌ले भिक्षुहरूलाई आमन्त्रण गर्नुभयो —

“भिक्षुहो ! पात्र-चीवरहरू तयार पार, भोजनको समय भयो ।”

“हवस, भन्ते !” भनी भिक्षुहरूले भगवान्‌लाई प्रत्युत्तर विए ।

भगवान् पूर्वाह्नि समयमा चीवर पर्हरो, पात्र-चीवर ग्रहणगर्नु भई जस्तै कुनै बलवान् पुष्टले खुम्चेको हातलाई पसार्छ र पसारेको हातलाई खुम्च्याउँछ त्यस्तैगरी जेतवनमा अन्तरधान भई विशाखाको कोठामा प्रकट हुनुभयो । अनि त्यहाँ बिच्छियाइराखेको आसनमा भगवान्, भिक्षुसङ्घका साथ बस्नुभयो । अनि — “अहो अशर्चर्य । अहो अद्भुत ! कस्तो तथागतको महान ऋद्धि ! कस्तो महानुभाव ! धुडासम्म पानी आउनेगरी महामेघ वर्षिरहेको देलामा, कस्मरसम्म पानी आउने गरी महामेघ वर्षिरहेको बेलामा पनि कुनैपनि भिक्षुको न पैतलाङ्गू नै भिजेका छन्, न त चीवर नै” भन्दै विशाखा मृगारमाता हर्षले गद् गद् भई, कुद्रसहित भिक्षुसङ्घलाई आपने हातले प्रणीत खादय भोज्यहरू पस्की, सन्तुष्टगराई; भोजन सिध्याएर भगवान्‌ले पात्र एक-छेउमा राख्नु भएपछि उनी एक छेउमा बसिन् । एक छेउमा बसेको विशाखा मृगारमाताले भगवान्‌संग यस्तो प्रार्थना गरिन् —

“भन्ते ! भगवान्‌संग आठवटा वरहरू मात्र चाहन्तु ।”

“विशाख ! तथागत वरबाट मुक्त छ । ( कुनै पनि वर मात्र-सवध्यौ )”

“भन्ते ! जुन (वरहरु) योग्य छन्, जुन (वरहरु) निरवद्ध-  
छन्—त्यस्ते वरहरु माग्नेछु ।”

“विशाखे ! भन ।”

“भन्ते ! म सङ्घलाई जीवनभर (१) वर्षादिको कपडा ? दिन  
चाहन्छु, (२) आगन्तुक-भोजन <sup>३</sup> दिन चाहन्छु, (३) गमिक भोजन <sup>४</sup> दिन  
चाहन्छु (४) रोगी-भोजन <sup>५</sup> दिन चाहन्छु, (५) रोगी-सेवक-भोजन <sup>६</sup>  
दिन चाहन्छु, (६) रोगीलाई औबधी दिन चाहन्छु, (७) सधैं यागु  
(चामलको जाउलो वा खोले) दिन चाहन्छु तथा (८) भिक्षुणी-सङ्घलाई  
नुहाउंदा लगाउने कपडा (उद्दकसाटिक) दिन चाहन्छु ।”

“विशाखे ! कति कारणले तिमीले तथागतसँग यी आठ वरहरु  
मागेकी ?”

“भन्ते ! यहाँ, मैले दासीलाई आज्ञादिए— ‘हे जे ! जाऊ  
आराममागई ‘भोजनको समय भयो’ भनी निवेदन गर’ ।”

१—“भन्ते ! अनि सो दासी आराममा जाँदा भिक्षुहरु चीवर-  
हरु छाडी वर्षादिमा शरीर नुहाइरहेको देखो ‘आराममा भिक्षुहरु छैनन,  
आज्जीवकहरु मात्र वर्षादिमा शरीर नुहाइरहेका छन्’ भनी म भएको

१. वर्षादिको समयमा प्रयोग गरिने कपडा वा स्नानको समयमा

प्रयोग गरिने कपडा ।

२. अस्यागतहरूलाई दिइने भोजन ।

३. यात्रामा जानलागिरहेकालाई दिइने भोजन ।

४. रोगीलाई विशेषरूपले दिइने भोजन ।

५. रोगीलाई सेवागर्नेकानिभित दिइने भोजन ।

ठाउँमा आई मसाई यस्तो भनी— ‘आर्य ! आराममा भिक्षुहरू छन्, आनोबकहरू मात्र वर्षादिमा शरीर नुहाउन लागि रहेका थन्’ । भन्ते ! नग्नता भनेको अपवित्र हो, घृणित हो तथा प्रतिकूल हो । भन्ते ! यिनै कारणलाई देखो मैले भिक्षुसङ्घलाई जीवनभर वर्षाद्-कपडा दिन चाहेकी हुँ ।

२— “भन्ते ! केरि, आगन्तुक भिक्षुहरूले बाटो-घाटो राम्ररी चिन्देनन्, गोचर कुशल हुँदैनन्. कष्टपूर्वक भिक्षाटन् गर्छन् । मैले दिएको आगन्तुक-भोजन गरेपछि उनले बाटो-घाटो राम्ररी चिनी, गोचर-कुशल पनि भई विनाकष्टपूर्वक भिक्षाटन् गर्न सक्नेछन् । भन्ते ! यिनै कारण-लाई देखो मैले भिक्षुसङ्घलाई जीवनभर आगन्तुक भोजन दिन चाहेकी हुँ ।

३— “भन्ते ! केरि, गमिकभिक्षु ( कहीं यात्रामा जाने भिक्षु ) आफैले भिक्षाको खांजी गर्नुपर्दा उनको वाहनहरू पनि छुट्न सक्छन्, जहाँ जानुपर्नेहो त्यहाँ पुगदा कुवेला पनि हुन सक्छ, कष्टपूर्वक बाटो हिड्नुपर्छ । मैले दिएको गमिक-भोजन गरेपछि वाहन पनि छुट्दैन, जहाँ जानुपर्नेहो त्यहाँ समयमै पुगन सकिन्छ, कष्टपूर्वक बाटो हिड्नुपर्नेहो पनि हुन्न । भन्ते ! यिनै कारणलाई देखो मैले भिक्षुसङ्घलाई जीवनभर गमिक-भाजन दिन चाहेकी हुँ ।

४— “भन्ते ! केरि, रोगीभिक्षुले पथ्यभोजन न पाउदा उनको रोग बढ्न पनि सक्छ, मृत्यु पनि हुन सक्छ । मैले दिएको पथ्यभोजन गर्दा उनको रोग पनि बढ्ने छैन, मृत्यु पनि हुने छैन । भन्ते यिनै कारण-लाई देखो मैले भिक्षुसङ्घलाई जीवनभर रोगी-भोजन दिन चाहेकी हुँ ।

५— “भन्ते ! फेरि, रोगीको सेवागर्ने भिक्षुले आपनो भोजन आफ्ले खोजीगर्नुपर्दा उनले रोगीकोनिमित्त समयमै भोजन त्याउन सक्ने छैनन्, रोगी भिक्षु भोक्ते पर्न सक्छन् । मैले दिएको रोगी-सेवक-भोजन गरी उनले रोगीलाई समयमै भोजन पुँथाइ दिनेछन् । र रोगी भिक्षु भोक्ते बस्नुपर्ने छैन । भन्ते यिनै कारणलाई देखो मैले भिक्षुसङ्घलाई जीवनभर रोगी-सेवक भोजन दिन चाहेको हुँ ।

६— ‘भन्ते ! फेरि, रोगीभिक्षुले पथ्य औषधी न पाउँदा उनको रोग बढ्न पनि सक्छ, मृत्यु पनि हुनसक्छ । मैले दिएको पथ्य औषधी सेवनगरी उनको रोग पनि निकोहुन सक्छ, मृत्युबाट पनि बच्नसक्छन् । भन्ते ! यिनै कारणलाई देखो मैले भिक्षुसङ्घलाई जीवनभर रोगीको औषधी दिन चाहेको हुँ ।

७— “भन्ते ! फेरि, भगवान्त्से अन्धकविन्दमा<sup>१</sup> यागुका दश गुणहरू<sup>२</sup> प्रकाशित गर्नुभई यागुको अनुमति दिनु भएकोछ । सोही

१. महा. व. पृ. २३७: यागुमधुगोत्रकानुजाननं, भेसजज्ञन्धक ।

२. अन्धकविन्द भन्ने गाउँ राजूहबाट ३ गाउत पल्लोतिरपञ्च ।

(सम. पा. पृ. ७८३) यस गाउँमा एक ऋद्धिण्ले हज्जारी स्वेच्छां खर्चगरी बुद्ध सहित भिक्षुसङ्घलाई ‘यागु’ (= चामल-को जाउलो वा खोले) दान दिएको बेलामा भगवान् बुद्धले यागुका दश गुणहरू बताउनु भएको थियो । यी हुन्—(१) यागु दिदा आयु दिएको हुन्छ, (२) वर्ण दिएको हुन्छ, (३) सुख दिएको हुन्छ, (४) बल दिएको हुन्छ, (५) ज्ञान (पठिभान) दिएको हुन्छ, (६) यागु पितृनेको क्षुधा दूर हुन्छ, (७) पिपा

कारणलाई ध्यानमाराखो मंले भिक्षुसङ्गलाई जीवनभर नित्य-यागु विन  
चाहेकी हुँ ।

८— “मन्ते ! यहाँ, भिक्षुगीहरू अचिरवती (राप्ती) नदीको  
तीर्थस्थानमा वेश्याहरूसँग नांगा भई नुहाउँछन् । मन्ते ! तो वेश्याहरूले  
तो भिक्षुणीहरूलाई जिस्क्याउँछन् -- ‘आयाँ ! किन यौवन अवस्थामें  
भिक्षुणी भएर तपाइहरूले ब्रह्मचर्य (= मैथुन त्याग्ने) पालन गर्नुभएको ?  
पहिले कामभोग गर्नुपर्छ, अनि बुढी भएवधि पो ब्रह्मचर्य पालन गर्नुपर्छ ।

सा दूर हुन्छ, (८) वायु समन हुन्छ, (९) दिसा सफा हुन्छ  
तथा (१०) खाएको पचनसक्ने गरी आमास सक्ति बढ्छ ।

महा. व. पृ. २३७:

१— “यो सङ्गतानं परदत्तमोजिनं,

कालेन सक्कच्च ददातियागु ।

दस्सपठानानि अनुप्पवेच्छति,

आयु च वर्णं च सुखंबलं च ।

२— “पटिभानमस्स उपजायते ततो,

खुदं पिपासं च व्यपनेति वातं ।

सोधेति वर्त्थि परिणामेतिभुतं,

भेसज्जमेत सुगतेन वर्णितं ॥

३— ‘तस्माहियागु अलमेवदातुं,

निच्चंमनुस्सेन सुखत्यिकेन ।

दिब्बानि वा पत्थयतासुखानि,

मनुस्सोभग्यतिमिच्छता वा’ ति ॥” महा. व. पृ. २३८

बसो गन्तु भएवेषि तपाइहरुको उभयार्थं लाभ हुनेछ ।’ भन्ते ! ती  
बेश्याहरुले जिस्याउंदा ती मिक्षुणीहरु चुपलामी बस्दथे । भन्ते !  
स्त्रीहरुको नमता अष्वित्र छ, घृणित छ तथा प्रतिकूल पनि । भन्ते यिनै  
कारणलाई ध्यानमा राखी मैले मिक्षुणीसङ्गलाई जीवनभर नुहाउने—  
कपडा (उदकसाटिक) दिन चाहेको हुँ ।”

“विशाले ! के गुण देखेर तिमीले तथागतसँग आठवटा बरहरु  
आगेकीह्वौ ?”

‘भन्ते ! यहाँ, दिशाविदिशामा वर्षावास बसेका भिक्षुहरु भग-  
वान्‌को दर्शन गर्न श्रावस्तीमा आउँछन् । उनीहरुले भगवान्‌कहाँ आई  
अस्तो सोधन सक्छन् — ‘भन्ते ! फलाना मिक्षुको मृत्यु भयो । उसको  
के गति वा के अभिसम्पराय भयो होला ?’ त्यसको उत्तरमा भगवान्‌ले  
बसो भन्न सक्नुहुनेछ — ‘सो मिक्षु स्तोतापन्त १ भयो, सकृदागामी२  
भयो, अनागामी३ भयो अथवा अरहन्त४ भयो ।’ अनि ती मिक्षुहरु-  
कहाँ गई मैले सोध्ने छु — ‘भन्ते ! वहाँ आर्य, के श्रावस्तीमा अधिव-  
आउनु भएको थियो ?’ वहाँहरुले मलाई भन्नुहुनेछ — ‘वहाँ आर्य,

१. निर्वाणको स्तोतमा पुगिसकेका, बढीमा सातपटक सम्म मात्र  
जन्मलिई निर्वाण प्राप्त गर्न सक्ने पुरुष ।

२. निर्वाण प्राप्तिकोनिमित्त केवल एक मात्र जन्म लिन पर्ने सत्त्व ।

३. निर्वाणप्राप्तिकोनिमित्त यसलोकमा आउन नपर्ने पुरुष,  
ब्रह्मलोकब्राट निर्वाण प्राप्त हुने पुरुष ।

४. यसै जीवनमा राग, द्वेष तथा मोहलाई नाशगरी निर्वाणप्राप्त-  
गर्ने पुरुष ।

अधि आवस्तीमा आइसकनु भएको छ ।’ अनि म निश्चयने निष्ठामा पुनेछु कि त्यसोभए वहाँ आर्यले अवश्यने मैले विएको वर्वाद्को कपडा, आगन्तुक भोजन, गमिक-भोजन, रोगीको भोजन, रोगी सेवकको भोजन, रोगीको औषधी अथवा नित्य-यागुहरू मध्ये कुनै एक परिमोम गर्नु भएको छ ।’ भन्ते ! यस्तो कुरा स्मरणगर्दा मेरो मनमा प्रमोद उत्पन्न हुनेछ, प्रमोद उत्पन्न भएपछि प्रीति उत्पन्न हुनेछ, प्रीतिमय मन भएपछि शरीर हल्लुका (शान्त) हुनेछ, शरीर हल्लुका भएपछि सुखानुभव हुनेछ, सुखी भएको चित्त समाधिष्ठ हुनेछ । अनि सोही समाधिष्ठ चित्त मेरोनिमित इन्द्रिय-भावना<sup>१</sup>, बल-भावना<sup>२</sup>, तथा बोध्यङ्ग-भावना<sup>३</sup> पनि हुनेछ । भन्ते ! यिनै गुणहरू देखो मैले तथागतसंय आठबटा वरहरू मागेकी हुँ ।”

‘साधु ! साधु ! विशाखे ! राज्ञ हो विशाखे ! जो तिमीले

१. श्रद्धेन्द्रिय, वीर्येन्द्रिय, स्मृति-इन्द्रिय, समाधि-इन्द्रिय, तथा प्रज्ञेन्द्रिय । यी पाँच इन्द्रियहरूलाई प्रधानतागरी भावना गर्नेलाई ‘इ-द्रिय-भावना’ भन्दछन् ।

२. श्रद्धाबल, वीर्यबल, स्मृतिबल, समाधिबल तथा प्रज्ञाबल । यी पाँच बलहरूलाई प्रधानतागरी भावनागर्नेलाई ‘बल-भावना’ भन्दछन् ।

३. स्मृति-बोध्यङ्ग, धर्मविचय-बोध्यङ्ग, वीर्य-बोध्यङ्ग, प्रीति-बोध्यङ्ग, प्रशब्दिं-बोध्यङ्ग, समाधि बोध्यङ्ग तथा उपेक्षा-बोध्यङ्ग । यी सप्त-बोध्यङ्गहरूलाई प्रधानतागरी भावनागर्नेलाई ‘बोध्यङ्ग-भावना’ भन्दछन् ।

यी गुणहरूलाई देखेर तथागतसेंग आठवटा वरहरू मारछथौ । विशाखे !  
तिमीलाई आठवटा वरहरूको अनुमति दिन्छु ।”

स्थसपद्धि विशाखालाई भगवान्ले निम्न गाथाद्वारा अनुमोदन  
अर्जुनयो —

१- “या अन्नपानं ददतिप्पमोदिता ? ,

सीलूपपन्ना सुगतस्स साविका ।

ददाति दानं अभिभुय्य मच्छरं,

सोवगिकं सोकनुदं सुखावहं ॥

२- ‘दिब्बं सा लभते आयु’२,

आगस्म मग्नं विरजं अनङ्गणं ।

सा पुञ्चकामा सुखिनी अनामया,

सूरगम्हि कायम्हि चिरं पमोदती’ ति ॥”

अर्थ —

१— “सुगतकी जुन शीलवती शिष्याले प्रमुदित भई, मात्सर्य-  
मललाई दमनगरी, स्वर्गीय, शोकरहित, सुखदायी अन्नपानहरू दान  
दिन्छे—

१. सिहलमा र स्याममा: ‘ददती पमोदिता’; रोमनमा: ‘अति-  
पमोदिता’ ।

२. स्याममा: ‘दिब्ब बलं सा लभते च आयु’ ।

२— “अनि निर्मल, निर्दोष मार्गमा आई उसले दिव्य-आयु लाभ गर्दै र पुण्यकामिनी, निरोगिनी भई स्वर्ग-कायमा चिरकालसम्म प्रमुदित हुन्छे ।”

विशाखा मृगारमातालाई यी गाथाद्वारा अनुमोदन गर्नु भई अगवान् आसनबाट उठेर जानुभयो ।

बसपछि अगवान्ले, यसै सन्दर्भमा, यसै प्रकरणमा धार्मिक कथा सुनाउनु भई भिक्षुहूलाई आमन्त्रण गर्नु भयो—

“भिक्षुहो ! बर्षाद्को कपडा, आगन्तुक-भोजन, गमिक-भोजन, रोगीको भोजन, रोगी-सेवकको भोजन, रोगीको औषधी, नित्य-यागु तथा भिक्षुणीसङ्घलाई नुहाउने कपडा स्वोकार गर्ने अनुज्ञा दिन्छु ।”

[ X ]

X

X

मूल पालि—

## २- धैंटो आदि दान

इच्छानुसार भर्ग<sup>१</sup> (भग्ग) देशमा बस्तुभएका भगवान् जहाँ श्रावस्ती हो त्यहाँ चारिकार्य जानुभयो<sup>२</sup> । चारिका गर्नुहुँदै क्रमशः श्रावस्तीमा पुग्नुभयो । त्यहाँ भगवान्, श्रावस्तीस्थित अनाथपिण्डिक- को जेतवनाराममा बस्तुभएको थियो ।

त्यसबखत विशाखा मृगारमाताधैंटो, पाऊ सफागर्ने बुरुष (कतक) र कुचो लिई जहाँ भगवान् हुनुहुन्यो त्यहाँ गइन् । त्यहाँ पुणेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बसिन् । एक छेउमा बसेको विशाखा मृगारमाताले भगवान्सँग बिन्ति गरिन्—

“मन्ते ! भगवान्ले यो धैंटो, पाऊ सफागर्ने बुरुष (कतक) र कुचो प्रहण गर्नुहोस् जो मेरोनिमित दीर्घकालसम्मकोलागि हिताय सुखाय हुनेछ ।”

भगवान्ले धैंटो र कुचो मात्र प्रहण गर्नुभयो । पाऊ सफागर्ने बुरुष प्रहण गर्नुभएन । त्यसपछि विशाखा मृगारमातालाई भगवान्ले

१. वर्तमान भारतको मिर्जपुर जिल्लास्थित गङ्गाको दक्षिण भागको केही प्रदेशहरू । हि सं. नि. पृ. ९: भूमिका ।

२. चूल. व. पृ. २१८: धट-कतकादि, खुदकवत्युक्त्युन्धक, अ. क. पृ. ८९४

धार्मिक कथाद्वारा सन्दर्भित, ... तथा सम्प्रहर्षित पार्नु भयो । विशाखा मृगारमाता पनि भगवान्‌को धार्मिक कथाद्वारा सन्दर्भित, ... तथा सम्प्रहर्षित भई आसनबाट उठी भगवान्लाई अभिवादन तथा प्रशंकिणा गरी फक्केर गइन् ।

पछि यसे सन्दर्भमा, यसे प्रकरणमा भगवान्‌ले भिक्षुहरूलाई धार्मिक कथा सुनाउनु भई आमन्त्रण गर्नु भयो —

“भिक्षुहो ! धे टो र कुचो स्त्रीकारगर्ने अनुमति दिन्छु । भिक्षुहो ! तर पाऊ सफागर्ने (कतर्न) प्रयोग गर्नु हुन्न । जसले प्रयोग गर्दै त्यसलाई दुष्कृत्यपाचित्तिय दोष लाग्नेछ । भिक्षुहो ! तीन प्रकारले पाऊ सफागर्ने अनुमति दिन्छु — ढुङ्गाले, काठले र समुद्रफिजले ।”

अर्को एकदिन विशाखा मृगारमाता विघूपनं (चमर) र तालका पंखाहरू लिई जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गइन् । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बसिन् । एक छेउमा बसेको विशाखा मृगारमाताले भगवान्सँग विनिंगरिन् —

“भन्ते ! भगवान्ले चमर र तालका पंखाहरू ग्रहण गर्नुहोस् । जो मेरोनिमित दीर्घकालसम्मकोलागि हिताप सुखाय हुनेथ्य ।”

भगवान्ले चमर र तालका पंखाहरू ग्रहण गर्नु भयो ।

त्यसपछि विशाखा मृगारमातालाई भगवान्ले धार्मिक कथाद्वारा सन्दर्भित, ... तथा सम्प्रहर्षित पार्नु भयो । विशाखा मृगारमाता पनि

भगवान्‌को धार्मिक कथाद्वारा सन्दर्शित, … तथा सम्प्रहर्षित भई आसन-  
बाट उठी भगवान्‌लाई अभिवादन तथा प्रदक्षिणा गरी फर्केर गइन् ।

अनि यसे सन्दर्भमा, यसे प्रकरणमा भगवान्‌ले भिक्षुहरूलाई  
धार्मिक कथा सुनाउनु भई आमन्त्रण गर्नुभयो —

“भिक्षुहो ! चमर र तालका पंखाहरू स्वीकार गर्ने अनुमति  
दिन्छु ।”



**मूल पालि -**

### ३— रूमाल दान

एकदिन विशाखा मृगारमाता मुख पुछ्ने कपडा (रूमाल) लिई जहाँ भगवान् हुनुहुन्यो त्यहाँ गइन् । त्यहाँ पुणेपछि भगवान्‌लाई अभिबादनगरी एक छेउमा बसिन् । एक छेउमा बसेकी विशाखा मृगारमाताले अगवान्‌संग बिन्तिगरिन् ।

“अन्ते ! भगवान्‌ले मेरो मुख पुछ्ने कपडा (रूमाल) स्वीकार गर्नुहोस् । जो मेरोनिम्ति दीर्घाकालसम्मकालागि हिताय सुखाय हुनेछ ।”

अनि भगवान्‌ले मुखपुछ्ने कपडा स्वीकार गर्नुभयो ।

त्यसपछि भगवान्‌ले विशाखा मृगारमातालाई धार्मिक कथाद्वारा सन्वासित, ... तथा सम्प्रहरित पार्नुभयो । विशाखा पनि भगवान्‌को धार्मिक कथाद्वारा सन्वासित, ... तथा सम्प्रहरित भई आसनबाट उठी अगवान्‌लाई अभिवादन तथा प्रदक्षिणा गरी फर्केर गइन् ।

भगवान्‌ले यसे सन्वर्तमा, यसे प्रकरणमा धार्मिक कथा सुनाउनु भई मिमूहूरूलाई आमन्त्रज गर्नुभयो —

“मिक्कुहो ! मुखपुछ्ने कपडा (रूमाल) को अनुमति दिन्छु ।”

X

X

X

मूल पालि —

### ४— रत्नहरू लिनुहन्त्र

त्यस सप्त चुद्भगवान् श्रावस्तीस्थित खनाथपिण्डिको  
जेतवनाराममा अस्तुभएको चियो ।

त्यसबछत एक भिक्षु आचिरवती<sup>२</sup> नदीमा नुहाइरहेका थिए ।  
एक ब्राह्मण पनि पाँचशत (५००) को थेली भूमिमा राखी त्यही नदीमा  
नुहाइसकेपछि थेली लिन बिस्तेर गए । सो भिक्षुने (थेली देखी) — “सो  
ब्राह्मणको थेली न हराओल” भन्ने विचारले थेली लिहरयेते । पर्छि  
ब्राह्मणले संझी हतरपत्त दौडेर गई सो भिक्षुसंग सेष्ठे —

“के तपाइले मेरो थेली देज्ञु भएकोछ ?”

“हो, ब्राह्मण” भन्दै सो भिक्षुने थेली दिए ।

अनि सो ब्राह्मणको मनमा ‘कुन उपायबाट यो भिक्षुलाई यो

१. पाचि. पा. पृ. २१४: चतुरासीतिषष्ठाचित्तियं, पाचित्तियकण्ठं,

अ. क. पृ. ६५४

२. यस नदीलाई वर्तमानसप्तमा रास्तो वा ऐरावती भन्दछन् ।

यो सरयूनदीको शाखा नदी हो । Q. D. पृ. १

‘पूर्णथैली’ दिन न परोस्” भन्ने विचार गरी “जो ! मेरो थेलीमा त एक हजार यियो, पाँचशत होइन” भनी कुरा लगाई भिक्षुलाई छाडि-दिए ।

त्यसपछि आराममा यई सो भिक्षुले यो कुरा अङ भिक्षुहरूलाई सुनाए । जो भिक्षुहरू अल्पेच्छी, सन्तुष्टी, लज्जालु, संकोची तथा शिक्षाकामी यिए ती भिक्षुहरू कराउन थाले, छिप्पहुन थाले र घिक्कार्न थाले— “कसरी यी भिक्षुले रत्न लिन्दून !” त्यसपछि ती भिक्षुहरूले यो कुरा भगवान्द्वारा युनाए । भगवान्‌ले यसै सन्दर्भमा, यसै प्रकरणमा भिक्षुसहूलाई एकत्रित गराउनुभई सो भिक्षुसंग सोचनु भयो ।

“हे भिक्षु ! साँच्चैहो के तिमीले रत्न लिएको ?”

“साँच्चैहो, भगवान् !”

Dhamma.Digital

अनि सो भिक्षुलाई निन्दागर्नुहुँदै— “मोघपुरुष, तिमीले अनुचित, अननुलोभिक, अप्रतिरूप, अआभिक, अयोग्य तथा गनु नहुने काम गन्यो ।...” भनी भन्नुभयो ।

भिक्षुहो ! तिमीहरूले बस्तो विकापद ढहेशब्द गर—

१. पाँचशत सम्भ अट्ने थेलीलाई त्यसबखत ‘पूर्णथैली’ भनिन्थ्या ।

सम. पा. पृ ६५४

२. भिक्षुलाई केही दिन पर्लाभन्ने विचारले उल्टो भिक्षुलाई बापत लगाई ‘भझहाल्यो पाँचशत भएपनि लिनेछु’ भन्दै गए ।

“तो मिथुले रत्न वा रत्नसम्मत बस्तुहरु लिन्द वा लिन्द सगाउँछ, उत्तराई पाचित्तिय दोष लाग्नेछ ।”

भगवान्‌ले यिनै शिक्षापद मिथुहरुकानिमित्त प्रशापन गर्नु भएको थिए ।

### विशाखाको आभूषण

त्यस समय श्रावस्तीमा महोत्सव थिए । मानिसहरु आभूषणहरु लगाई, अलंकृत भई उद्घानमा गए । विशाखा मृगारमाता पनि आभूषणहरु लगाई, अलंकृत भई उद्घानमा जान्छु भनी गाउँबाट बाहिर निस्किन् । (केही छिन पछि बीच बाटेमा) “उद्घानमा यएर के बर्ने, बर भगवान्‌को सत्सगत गर्न जानेछु” भनी आभूषणहरु फुकालो उत्तरासङ्ग (—खास्टो)मा पोकोपारी “हन्द जे ! यो पोको मिहराख” भनी दासीलाई अन्हाइन् ।

अनि विशाखा मृगारमाता जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गइन् । त्यहाँ पुगेपछि भगवान्‌बाई अभिवादनगरी एक छेउमा बस्तिन् । एक छेउमा बसेकी विशाखा मृगारमातालाई भगवान्‌ले धार्मिक कथाद्वारा सन्दर्शित, सम्प्रतिष्ठित, समुत्साहित तथा सम्प्रहरित पार्नु भयो । त्यसपछि विशाखा मृगारमाता पनि भगवान्‌को धार्मिक कथाद्वारा सन्दर्शित, सम्प्रतिष्ठित, समुत्साहित तथा सम्प्रहरित भई असनबाट उठी अभिवादन तथा प्रदक्षिणागरी फक्केर गइन् । दासीले सो पोको लिन बिसी ।

अनि भिक्षुहरूले देखी भगवान्‌लाई बिन्ति गरे । भगवान्‌ले “भिक्षुहो ! त्यसोम्रए लिई कहीं एकठाउंया राजिखाड” भनी भनुययो ।

त्यसपछि यसै सन्दर्भमा, यसै प्रकरणमा धार्मिक कुरा सुनाउनु अही भिक्षुहरूलाई अमन्त्रण गर्नु भयो—

“भिक्षुहो ! आराम मित्र रत्न वा रत्नसम्पत वस्तुहरू लिई वा लिनलाई ‘तप तो हो उझेते लिनेछ’ भनी एकठाउंया राजिखाडन लगाउनू ।”

यस सम्बन्धी यस्तो शिक्षापद उद्देशण गर्नु—

“जो भिक्षु रत्न वा रत्न तम्मत वस्तुहरू—आराम मित्र बाहेक— लियो वा लिन लगायो भने पाचिचित्तिय दोष लाग्नेछ ।”

Dhamma.Digital

भगवान्‌ले यिनै शिक्षापद भिक्षुहरूका निमित प्रज्ञापन गर्नु भएको थियो ।

(यसपछिको कुराको सम्बन्धमा ‘बुद्धकालीन गृहस्थीहरू’को पृष्ठ ८९ मा ‘कर्मान्त गाढ़’ भन्ने शीर्षकमा समुलेख भइसकेको हुँदा यही त्यसपछिको सम्बन्धित कुरामात्र उल्लेख गरेको छु ।)

अतएव, भिक्षुहो ! तिमीहरूले यस्तो शिक्षापद उद्देशण गर्नु—

“जो भिक्षु रत्न वा रत्नसम्पत वस्तुहरू— आराम मित्र वा आवासथ मित्र बाहेक— लिन्छ वा लिन लगाउँछ भने पाचिचित्तिय दोष

साम्नेछ । रत्न वा रत्नसम्मत वस्तुहरू आराम भित्र वा आवासथ भित्र लिई वा लिनलगाई राखिछाइनुपछं—‘जसको हो उसले लिनेछ’—यही ने यहाँ कर्तव्य हुनेछ ।”

आराम भित्र वा आवासथ भित्र ‘जसको हो उसले लिनेछ’ भन्ने विचारले रत्न वा रत्नसम्मत वस्तुहरू लिन्छ वा लिनलगाई राखिछाइ भने आपत्ति लाग्नेछन् । विश्वासको कारणले, केही समयकोलागि अयवा पांसुकूल संज्ञीभई यहै गर्नेलाई पनि आपत्ति छैन तथा बहुलालाई र प्रारम्भिक क्रिया गर्नेलाई पनि ।

x

x

x

मूल पालि--

## ५—साहृद्विक विहार

त्यस समय विशाखा मुगारमाताले सङ्कोनिन्मित आलिन्द तहितको छस्तीनख स्वरूपको एक प्रासाद बनाउन चाहेकि यिहन् । मिक्कुहरूलाई यस्तो लाग्यो —

“भगवान्‌ले प्रासाद परिभोग गर्ने अनुक्ता दिनु भएको छ कि छैन ।”

Dhamma.Digital  
भगवान्‌संग यसबाटे बिन्ति गरे । अनि भगवान्‌ले यस्तो भन्नु भयो—

“मिक्कु हो ! सबै प्रकारका प्रासादहरू परिभोगगर्ने अनुमति दिन्छु ।”

x

x

x

१. चुल्ल. व. पृ. २६५ : सहृद्विकवत्थु, सेनासनक्षब्दकं, अ-

क. प. ११२.

मूल पालि —

### ६—कौशम्बिक भिक्षुहरू

त्यसबेला विशाखा मृगारमाताले सुनिन — “सङ्क्रमा क्षण्डा  
गन, कलह गर्ने, विवाद गर्ने, कुरा गराउने—ती कौशम्बिक भिक्षुहरू  
आवस्तीमा आउंदै छन् ३ ।”

अनि विशाखा मृगारमाता जहाँ भगवान् हुनु हुन्थ्यो त्यहाँ  
गइन् । त्यहाँ पुगेपछि भगवान्‌लाई अभिवादन गरी एक छेउमा बसिन् ।  
एक छेउमा बसेकी विशाखा मृगारमाताले भगवानसँग सोखिन्—

१. भगवान् कौशम्बीमा बस्नु भएको बेलामा केही नियमको  
कारणले भिक्षुहरूका बीच केही मतभेद हुँदा भगवान्‌ले  
उनीहरूलाई मिलाउन लाग्दा पनि उनीहरू मानेका  
थिएनन् । तो भिक्षुहरू कौशम्बिका थिए । त्यसो हुनाले  
यिनीहरूलाई ‘कौशम्बिक भिक्षुहरू’ भनिएको हो । यसको  
कुरा महा. व. पृ. ३६८ : कोसम्बक विवादकथा, कोसम्बक-  
विवादकथा उल्लेख भएको छ ।

२. महा. व. पृ. ३८७ : अट्टारसवत्थुकथा, कोसम्बकविवादकथा ।

“मन्ते ! सङ्गमा कगडा गर्ने कलह गर्ने, विवाद गर्ने, कुरा आराउने—ती कौशम्बिक भिक्षुहरू शावस्तीमा आउँदैछन् । उनीहरू प्रति मैले के कस्तो व्यवहार गर्नु पर्ला ?”

“विशाखे ! त्यसोम्भए तिमीले तो दुबै थरीलाई दान देउ । दुबै थरीलाई दान दिई, दुबै थरीका कुराहरू सुन । दुबै थरीका धर्मका कुराहरू सुनिसकेपछि त्यसमध्ये जुन भिक्षुहरू धर्मवादी हुन् उनीहरूका दृष्टि, धारणा तया विचारलाई स्वीकार गर ।”

x

x

x


**मूळ सूत्र—**

### ७—अग्रस्थान

“एतदमां, भिक्खुवे, मम साविकानं दायिकानं यदिदं  
विशास्ता मिगारमाता’ ।”

**अर्थ--**

“मिथु हो ! मेरा अविका वायिकाहरू मध्येमा विशास्ता  
मृगारमाता अप्राप्यन् ।”



X

X

X

**मूल सूत्र—**

## ८—पत्नीगुण

एक समय भगवान् श्रावस्तीस्थित मृगारमाताको पूर्वाराम प्रासादमा बस्नु भएको थियो<sup>१</sup> ।

त्यसबছत विशाखा मृगारमाता जहाँ भगवान् हुनुहुन्यो त्यहाँ गइन् । त्यहाँ पुरेपछि भगवान् लाई अभिवादन गरी एक छेउमा बसिन् । एक छेउमा बसेकी विशाखा मृगारमातालाई भगवान् ले निम्न उपदेश दिनु भयो—

Dhamma.Digital

“विशाखे ! आठ गुणहरूले युक्त हुने नारी, शरीर छाडी मरण भएपछि मनापकायिका देवताहरूकहाँ उत्पन्न हुन सक्छ । कुनूँ आठ भने ? --

( १ ) “विशाखे ! यहाँ जुन नारीको आमा बाबुहरूसे बाट्ठनी छोरीको अर्थकामना हितकामना, तथा अनुकम्भा राखी त्रुन पुरुषलाई दिन्द्वन् उ ( आपनो पतिभन्वा ) पहिले उठ्ने, पछि सुल्ने, के काम-कर्त्तव्य गर्नुपर्छ भनी खोजतलास गर्ने, मन लगाई काम गर्ने र प्रियवादिनी पर्चि हुन्छे ।

(२) “आफ्नो पतिको जो ती पूजनीय-मातापिता, श्रमण-आहारहरू हुन्-तिनीहरूको सत्कार, सम्मान, गौरव तथा पूजा गर्ने र अभ्यागतहरूलाई आसन तथा पानी दिई पूजा सत्कार पनि गर्ने ।

(३) “आफ्नो पतिको जो ती आभ्यन्तरिक कामहरू हुन् जस्तै-उनहरू वा कपासहरू छुटधाउने तथा बुन्ने काम हो-त्यसमा दक्ष हुन्ने, इनिरालसी हुन्ने, त्यस त्यस काममा विचार पुऱ्याई काम गर्न सिपालु तथा कामकाजको संविधान र प्रबन्ध मिलाउनमा पनि सिपालु हुन्ने ।

(४) “आफ्नो पतिको, जो ती आभ्यन्तरिक मानिसहरू हुन् जस्तै-दास, प्रेष्य वा कामदारहरू-उनीहरूले गरेको कामलाई ‘गरे’ भनी जान्दछे, नगरेको कामलाई ‘गरेनन्’ भनी जान्दछे । रोगी हुँदा उनीहरूको बलाबल पनि जान्दछे, उनीहरूलाई जति खादनीय, भोजनीय पदार्थहरू दिनपर्ने हो त्यो पनि दिन्ने ।

(५) “जो घन, घान्य वा रूपैर्थां पैसाहरू पतिले घरमा ल्याउँछ त्यसको राग्ररी सुसंविधान गरी, गुप्तिका साथ जतन गरी सुरक्षा गर्ने; अनि आफू पनि अद्वृतिनी, अचोरिनी, अमच्चपायिनी तथा अविजाशिनी भई बस्ने ।

(६) “बुद्ध, घर्म तथा सङ्को शरणमा गई उपासिका भई बस्ने ।

(७) “प्राणीहिसाबाट विरत भई, अविज्ञादानबाट विरत भई, काममिथ्याचारबाट विरत भई, मृषाचादबाट विरत भई तथा सुरा-मेरण-बद्ध-प्रमादस्थानहरूबाट विरत भई शीलवती भई बस्ने ।

(८) “त्यागवान् हुन्थे, मात्सर्यमतरूपी चेतनालाई दूर गरी  
धरमा बस्थे । त्यागिनी भई, दानद्वारा हात शुद्ध गरी, दिनेकार्यमा  
अग्रसर भई, याचकहरूलाई दान दिने काममा मन लगाई बस्थे ।

“विशाखे ! यिनै आठ कारणहरूले युक्त हुने नारी शरीरछाडी,  
मरण भएष्ठि मनापकायिका देवताहरूकहाँ उत्पन्न हुन सक्थे ।”

१- “यो नं भर्ति सब्बदा, निच्चं आतापि उम्मुको ।

तं सब्बकामदं<sup>३</sup> पोसं, भत्तारं नातिमब्बति ॥

२- “न चा पि सोत्थि भत्तारं, इसावादेन रोसये ।

भत्तु च गरुनो सब्बे, पटिपूजेति पण्डिता ॥

३- “उद्धाहिका अनलसा, सङ्घहितपरिज्जना<sup>४</sup> ।

भत्तु मनापं चरति, सम्भतं अनुरक्खति ॥

४- ‘या एवं वत्तति नारी, भत्तु छन्दवसानुगा ।

मनापा<sup>५</sup> नाम ते<sup>६</sup> देवा, यथ सा उपपञ्जती’ ति ॥”

अर्थ—

१- “स्त्रीको मनोकामना पूरा गर्नकोनिम्नि सधेमरी आतप्त  
तथा उत्सुकतापूर्वक भरण पोषण गर्ने पतिको अनमान नगर्नु ।

१. सिंहल, स्याम, रोमनमा, ‘सब्ब कामहरं’ छ ।

२. स्याममा: ‘सङ्घहीत परिज्जना’ ।

३. सिंहलमा: ‘मनापकायिका’ ।

२— “स्वस्ती कामना गर्ने पतिलाई ईर्ष्यायुक्त वचनले प्रहार न गर्नु, बल्कि बुद्धिमती भई पतिको पूजनीय आमा बाबु लगायत सर्वत्राई गौरव तथा सम्मान गर्नु पछं ।

३— ‘वीर्यवान, निरालसी स्वभावको स्त्रीले परिजनहरूलाई संप्रहित गरी, आफ्नो स्त्रीमोको मन भन्ने गरी व्यवहार गर्दै र ल्याएको सम्पत्ति पनि सुरक्षित गर्छे ।

४— ‘जो स्त्री पतिको इच्छाधीन भई उपर्युक्त गुणहरूलाई व्यवहारमा ल्याई घर बस्दै, उ मनापकायिका देवताहरूकहाँ उत्पन्न हुँदै ।’

+

+

+

मूल सूत्र —

### ९—उपोसथ-व्रत

एक समय भगवान् श्रावत्तीस्थित मृगारमाताको पूर्वराम प्रासादमा बस्नु भएको थियो ।

त्यस बछत विशाखा मृगारमाता जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गइन । त्यहाँ पुरोपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बसिन् । एक छेउमा बसेकी विशाखा मृगारमातालाई भगवान्ले निम्न उपदेश सुनाउनु भयो ।

“विशाखे ! अष्टाङ्गयुक्त उपोसथ-व्रत पालन गर्नु महत्कल, महानिसंस (महानृशंस्य), महत्योतक तथा महत् विस्फार हुन्छ ।

‘विशाखे ! कसरी अष्टाङ्गयुक्त उपोसथ-व्रत पालन गर्दा महत्कल, महानिसंस, महत् द्योतक तथा महत् विस्फार हुन्छ भने ? —

‘विशाखे ! यहाँ आर्यश्रावकले यस्तो मनमा विचार गर्दै —

(१) ‘अरहन्तहरू जीवनभर प्राणीहिंसा त्यागी, प्राणीहिंसा-बाट विरत भई बस्थन् । वहाँहरू दण्डत्यागी, शस्त्र त्यागी, लज्जातु,

१. अ. नि-द. पृ. ३५२ : विशाखासुतं ।

दयालु तथा सबै भूत-प्राणीहरू प्रति हितानुकम्पी भई बस्नुहुन्छ । म पनि आज यो दिन र रातभरी प्राणीहिंसा त्यागी, प्राणीहिंसाबाट विरत भई,— दण्डत्यागी, शस्त्र त्यागी, लज्जालु, दयालु तथा सबै भूत-प्राणी-हरू प्रति हितानुकम्पी भई बस्छु । यो अङ्गहारा पनि मैले अरहन्तहरू को अनुकरण गरेको हुनेछ र मेरो उपोसथ-व्रत पनि पालन भएको हुनेछ ।'

‘विशाले ! यही पहिलो अङ्ग हो ।

(२) ‘अरहन्तहरू जीवनभर अदिन्नादान (= चोरी) त्यागी अदिन्नादानबाट विरत भई बस्छन् । दिएको मात्र ग्रहण गर्ने, दिएको मात्र प्रतिकांक्षा गर्ने भई बहाँहरू शुद्धात्म भाव लिई बस्नु हुन्छ । म पनि आज यो दिन र रातभरी अदिन्नादान त्यागी, अदिन्नादानबाट विरत भई, दिएको मात्र ग्रहण गर्ने, दिएको मात्र प्रतिकांक्षा गर्ने भई शुद्धात्मभाव लिई बस्छु । यो अङ्गहारा पनि मैले अरहन्तहरूको अनुकरण गरेको हुनेछ र मेरो उपोसथ-व्रत पनि पालन भएको हुनेछ ।’

‘विशाले ! यही दोशो अङ्ग हो ।

(३) ‘अरहन्तहरू जीवनभर अब्रहाचर्य (= मैथुन) त्यागी, मैथुन धर्मबाट विरत भई, टाढा बसी तथा दूर रही, ब्रह्मचारी भई बस्छन् । म पनि आज यो दिन र रातभरी अब्रहाचर्य (= मैथुन) त्यागी, मैथुन धर्मबाट विरत भई, टाढा रही, मैथुन धर्मबाट दूर भई ब्रह्मचारी भई बस्छु । यो अङ्गहारा पनि मैले अरहन्तहरूको अनुकरण गरेको हुनेछ र मेरो उपोसथ-व्रत पनि पालन भएको हुनेछ ।’

“विशाखे ! यही तेथो अङ्ग हो ।

(४) ‘अरहन्तहरू जीवनभर मृषावाद ( = कूटो कुरा ) त्यागी मृषावादबाट विरत भई सत्यवादी भई बस्छन् । वहाँहरू सत्यमा आधारित, स्थीर वचन तथा विश्वसनीय कुरा गर्नु हुन्छ र लोकवासीहरूलाई कूटो न बोल्ने भई बस्नु हुन्छ । म पनि आज यो दिन र रातभरी मृषावाद त्यागी, मृषावादबाट विरत भई—सत्यवादी भई, सत्यमा आधारित, स्थीर वचन तथा विश्वसनीय कुरा गर्ने छु र लोकवासीहरूलाई कूटो न बोल्ने भई बस्नु । यो अङ्गद्वारा पनि मैले अरहन्तहरूको अनुकरण गरेको हुनेछ र मेरो उपोसथ-व्रत पनि पालन भएको हुनेछ ।

“विशाखे ! यही चौथो अङ्ग हो ।

(५) ‘अरहन्तहरू जीवनभर सुरा-मेरय मद्य-प्रमाद-स्थानलाई त्यागी, सुरा-मेरय-मद्य-प्रमादस्थानबाट विरत भई बस्छन् । म पनि आज यो दिन र रातभरी सुरा-मेरय-मद्य-प्रमादस्थानलाई त्यागी, सुरा-मेरय-मद्य-प्रमादस्थानबाट विरत भई बस्नु । यो अङ्गद्वारा पनि मैले अरहन्तहरूको अनुकरण गरेको हुनेछ र मेरो उपोसथ-व्रत पनि पालन भएको हुनेछ ।’

“विशाखे ! यही पाँचौं अङ्ग हो ।

(६) ‘अरहन्तहरू जीवनभर एक छाके हुन्छन् । रातपर्नुभन्दा अगाडि विकाल<sup>१</sup> भोजनबाट विरत भई बस्छन् । म पनि आज यो दिन

१. मध्यान्ह समय पछि र रातपर्नु भन्दा अगाडिको समयलाई

‘विकाल’ भन्दछन् । अ. अ. क. I. पृ. ४३१.

र रातभरी एकछाके हुन्छु । रातपर्नु भन्दा अमाडि दिकाल भोजनबाट विरत भई बस्नु । यो अङ्गद्वारा पनि मैले अरहन्तहरूको अनुकरण गरेको हुनेछ र मेरो उपोसथ-व्रत पनि पालन भएको हुनेछ ।'

"विशाले ! यही छैर्टों अङ्ग हो ।

(७) 'अरहन्तहरू जीवनभर नृत्य-गीत-वाद्य-विसूकदर्शन र माला-गन्ध विलेपन-धारण-मण्डन तथा विभूषणहरू त्यागी, नृत्य-गीत-वाद्य-विसूक दर्शन र माला-गन्ध-विलेपन-धारण-मण्डन तथा विभूषणहरू-बाट विरत हुन्दैन् । म पनि आज यो दिन र रातभरी नृत्य-गीत-वाद्य-विसूक दर्शन र माला-गन्ध-विलेपन-धारण-मण्डन तथा विभूषणहरू त्यागी, नृत्य-गीत-वाद्य विसूक दर्शन र माला-गन्ध-विलेपन-धारण-मण्डन तथा विभूषणहरू-बाट विरत भई बस्नु । यो अङ्गद्वारा पनि मैले अरहन्तहरूको अनुकरण गरेको हुनेछ र मेरो उपोसथ-व्रत पनि पालन भएको हुनेछ ।'

"विशाले ! यही साठों अङ्ग हो ।

(८) 'अरहन्तहरू जीवनभर उच्चाशयन महाशयन त्यागी, उच्चाशयन महाशयनबाट विरत भई होचो आसनमा खाट्मा वा तृण-स्थरणमा शयन गर्ने । म पनि आज यो दिन र रातभरी उच्चाशयन महाशयन त्यागी, उच्चाशयन महाशयनबाट विरत भई होचो आसनमा शयन गर्नु-खाट्मा वा तृणस्थरणमा । यो अङ्गद्वारा पनि मैले अरहन्तहरूको अनुकरण गरेको हुनेछ र मेरो उपोसथ-व्रत पनि पालन भएको हुनेछ ।'

"विशाले ! यो आठों अङ्ग हो ।

“विशाखे ! यसप्रकार अष्टाङ्ग युक्तमई बसेको उपोसथ-ब्रत  
महत्कल, महानिसंस, महत्दधोतक तथा महत्विस्फार हुन्छ ।”

## दिव्य-सुख र आयु

“विशाखे ! (उपरोक्त आकारमे बतेको अष्टाङ्गक उपोसथ-  
ब्रतको फल) कति महत्कल, कति महानिसंस कति महत्दधोतक तथा  
कति महत्विस्फार हुन्छ भने ?—

‘विशाखे ! प्रसस्तरूपमे सप्तरत्नहरू<sup>१</sup> भरिपूर्ण भएको — अङ्ग<sup>२</sup>,  
मगध<sup>३</sup>, काशी<sup>४</sup>, कोशल<sup>५</sup>, वृजो<sup>६</sup> (वज्जी), मल्ल<sup>७</sup>, चेतिय<sup>८</sup>,

१. सून, चाँदी, मोती, मणी, वैदूर्यं (=लाल), हीरा र  
मूगा । अभि. प. पृ. ६८: गा. ४९०

२. अङ्ग— वर्तमान भारतको भागलपुर र मुंगेर जिल्लाको  
दक्षिणभाग । यसको राजधानी पच्चाल नगरहो ।  
हि. बु. च. पृ. २२४

३. मगध— वर्तमान भारतको पटना र गया जिल्ला, हजारी-  
बागको केही उत्तरी भाग । यसको राजधानी  
राजगृहहो । हि. बु. च. पृ. ३८१

४. काशी— वर्तमान भारतको बनारस, गाजीपुर, मिर्जापुर  
जिल्लाको गंगाबाट उत्तरकोभाग, तथा आजमगढ  
र जौनपुर जिल्लाको अधिकांशभाग, र बलिया  
जिल्ला पनि । हि. बु. च. पृ. ३८० यसको राज-  
धानी बाराणशीहो ।

वङ्ग<sup>१</sup>, कुरु<sup>२</sup>, पञ्चाल<sup>३</sup>, मत्स्य<sup>४</sup> (मच्छ), सूरसेन<sup>५</sup>,

५. कोशल— वर्तमान भारतको प्रायः अवधि र बस्ती जीन-पुर जिल्लाको केही भागहरू; फैजाबाद, गोडा, बहराइच, बाराबंकी जिल्ला । हि. बु. च. पृ. ३४१, ३८० यसको राजधानी श्रावस्तीहो ।

६. वर्जी (वृजी)— वर्तमान भारतको चम्पारन, मुजफ्फर-पुरको सम्पूर्ण जिल्ला; दरभंगा जिल्लाको अधिकांश र छपरा जिल्लाको दीघवारकी महीनदी गंगामा संगम हुने पुरानो स्थानको पूर्वतिरका सबै भागहरू । हि. बु. च. पृ. ३८० यसको राजधानी वैशालीहो ।

७. मल्ल— वर्तमान भारतको देवरिया र छपरा (सारन) जिल्लाको सम्पूर्ण प्रदेश । हि. बु. च. पृ. ३८० यसको राजधानी दुइवटा छन् अनूपिया र थूनग्राम (हि. सं. नि. I. पृ. ४: भूमिका) ।

८. चेतिय— वर्तमान भारतको बुन्देलखण्ड । यमुना नदीको नजीक । यसको राजधानी सोतिथिवती नगरहो । हि. स. नि. I. पृ. ४: भूमिका ।

९. वङ्ग— वर्तमान वङ्गाल । पालि साहित्यमा १६ महाजन-पदहरूको नामावलीमा बाहेक अन्त कहीं कर्ते प्रसंग आएको दर्खिदैन । रिखेदको ऐतियाआरण्यकमा सर्वप्रथम उल्लेख भएको कुरा G.D. पृ. २२ मा उल्लेख भएकोद्ध ।

१०. कुरु— वर्तमान भारतको मेरठ कमिशनरी (हि. बु. च. पृ. १०८) । सोनपत, अमिन, कनाल, तथा पानिपतको जिल्ला (हि. सं. नि. I. पृ. ५: भूमिका) । यसको राजधानी इन्द्रपट्टन (= इन्द्रप्रस्थ) हो ।

अश्वक<sup>१४</sup> (अस्सक), अबन्ती<sup>१५</sup>, गन्धार<sup>१६</sup> तथा कम्बोज़<sup>१०</sup>—

११. पञ्चाल— वर्तमान भारतको बदाऊँ, फस्त्वावाद पर्छ ।

उत्तर पञ्चाल र दक्षिण पञ्चाल गरी दुइ भाग छन् । उत्तर पञ्चालको राजधानी अहिङ्कृत नगर हो जो वर्तमानको वरेनी जिल्ला हो; दक्षिण पञ्चालको राजधानी कम्भित्य नगरहो जो वर्तमान फस्त्वावाद जिल्लामा पछ । हि स. नि. I. पृ. ५: भूमिका ।

१२. मत्स्य (मच्छ) — वर्तमान भारतको जयपुर राज्य ।

यस अन्तर्गत अलवर राज्य र भरतपुरका केही भागहरू पनि पद्धति नहुन् । यसको राजधानी विराट-नगर हो । हि. सं. नि. I. पृ. ५: भूमिका ।

१३. सूरसेन (शूरसेन) — शूरसेन देशको राजधानी मधुरा वा मथुरा हो । वर्तमान भारतको मथुरानगरबाट ५ माइल दक्षिण-पश्चिमस्थित महोली भन्ने ठाउँ प्राचिन मथुराहो । हि. सं. नि. I. पृ. ५: भूमिका ।

१४. अस्सक (= अश्वक, अस्मक — वर्तमान दक्षिण भारत-को गोदावरीको किनारसम्म पर्दछ । वर्तमान पैठन जिल्ला । हि. स. नि. I. पृ. ६: भूमिका । यसको राजधानी पोतन नगर हो । वर्तमान समयको हैदराबाद राज्यको औरगाबाद र बीरको दुइजिल्ला तथा आसपासका प्रदेशहरूहुन सबैकैन् । (हि. बु. च. पृ. ३५०) ।

१५. अबन्ती — वर्तमान भारतको मालवा (हि. बु. च. पृ. ३६८) । मालव, निमार तथा मध्यभारतको निकट-

यी सोन्ह महाजनपदहरूको ऐश्वर्याधिपति भई कसंले राज्य गर्छ भने, त्यो राज्य अष्टाङ्गयुक्त उपोसथ-व्रतफलको अगाडि सोन्हभागमा एक भाग पनि हुँदेन । किन भने, दिव्य सुखको अगाडि मानुषीय राज्य-सुख कृपण (=कौडी) समान जस्तै हो ।

(१) “विशाख ! मनुष्यहरूको पचास” (५०) वर्ष चातुर्महा-

वर्ति प्रदेशहरू पदच्छत् । उत्तर अवन्तीको राजधानी उज्जैनी नगर र दक्षिण अवन्तीको राजधानी महिष्मती हो । हि स. नि. १. पृ ६०: भूमिका ।

**१६. गन्धार**— वर्तमान पेशावर र रावलपिण्डी जिल्लाको खोस्पा र इन्दू नदीको बीचको काबुल नदीको तीरमा स्थितछ । यसको राजधानी पुरुषपुर र तक्षशिला हो । G.D. पृ. ६०; हि. बु. च. पृ. ५३७

**१७. कम्बोज**— वर्तमान अफगानिस्तानको पूर्विभाग । G.D. पृ. ८७. यसको राजधानी द्वारका हो तर गुजरातको द्वारका होइन । हि. बु. च. पृ. १६८ मात्राजिकिस्तान उल्लेख भएकोछ ।

उपरोक्त नामहरूको बारे पूर्ण अध्ययनकोनिम्नि  
G.D. तथा D.P.P. हेर्नु योग्यछ ।

**१. मनुष्यहरूको ५० वर्ष चातुर्महाराजिक देवताको १ दिन,**  
 “ १,५०० ” ” ” १ महीना,  
 ” १८,००० ” ” ” १ वर्ष,  
 ” ९०,००,००० ” ” ” ५०० वर्ष ॥

**राजिक देवताहरूको** एक विन-रात हुन्छ । सोही रातले तीस रातको एक महीना हुन्छ । सोही महीनाले बान्ह महीनाको एक वर्ष हुन्छ । सोही वर्षले पाँचशाय (५००) वर्षहरू चातुर्महाराजिक देवताहरूको दिव्य-आयु हुन्छ । विशाखे ! यहाँ कुनै स्त्री वा पुरुष अष्टाङ्गयुक्त उपोसथ-व्रत पालन गरी, शरीर त्यागी मृत्युपछि चातुर्महाराजिक देवलोकमा पनि उत्पन्न हुन सक्छ । यसे कुरालाई ध्यानमा राखी मानुषीय राज्य-सुखलाई दिव्य-सुखको अगाडि कृपण समान भनिएको हो ।

(२) “विशाखे ! मनुष्यहरूको एकशाय<sup>१</sup> (१००) वर्ष त्रयस्त्रिश देवताहरूको एक दिन-रात हुन्छ । सोही रातले तीस रातको एक महीना हुन्छ । सोही महीनाले बान्ह महीना को एक वर्ष हुन्छ । सोही वर्षले एक हजार (१०००) वर्षहरू त्रयस्त्रिश देवताहरूको दिव्य-आयु हुन्छ । विशाखे ! यहाँ कुनै स्त्री वा पुरुष अष्टाङ्गयुक्त उपोसथ-व्रत पालन गरी, शरीर त्यागी मृत्युपछि त्रयस्त्रिश देवलोकमा पनि उत्पन्न हुन सक्छ । यसे कुरालाई ध्यानमा राखी मानुषीय राज्य-सुखलाई दिव्य-सुखको अगाडि कृपण समान भनिएको हो ।

१. मनुष्यहरूको	१००	वर्ष	त्रयस्त्रिश	देवताको	१	दिन,
”	३,०००	”	”	”	१	महीना,
”	३६,०००	”	”	”	१	वर्ष,
”	३६०,००,०००	”	”	”	१,०००	वर्ष ।

(३) “विशाले ! मनुष्यहरूको दुइशाय<sup>१</sup> (२००) वर्ष यामा देवताहरूको एक दिन-रात हुन्छ । सोही रातले तीस रातको एक महीना हुन्छ । सोही महीनाले बाह्य महीनाको एक वर्ष हुन्छ । सोही वर्षले दुइहजार (२०००) वर्षहरू यामा देवताहरूको दिव्य-आयु हुन्छ । विशाले ! यहाँ कुनै स्त्री वा पुरुष अष्टाङ्गयुक्त उपोसथ-व्रत पालनगरी, शरीर त्यागी मृत्युपछि यामा देवलोकमा पनि उत्पन्न हुन सक्छ । यसे कारणलाई ध्यानमा राखी मानुषीय राज्य-सुखलाई दिव्य-सुखको अगाडि कृपण समान भनिएको हो ।

(४) ‘विशाले ! मनुष्यहरूको चारशाय<sup>२</sup> (४००) वर्ष तुषित देवताहरूको एक दिन-रात हुन्छ । सोही रातले तीस रातको एक महीना हुन्छ । सोही महीनाले बाह्य महीनाको एकवर्ष हुन्छ । सोही वर्षले चारहजार (४०००) वर्षहरू तुषित देवताहरूको दिव्य-आयु हुन्छ । विशाले ! यहाँ कुनै स्त्री वा पुरुष अष्टाङ्गयुक्त उपोसथ-व्रत

१. मनुष्यहरूको २०० वर्ष यामा देवताको १ दिन,

” ६,००० ” ” ” १ महीना,

” ७२,००० ” ” ” १ वर्ष,

” १४,४०,००,००० ” ” ” २,००० वर्ष ।

२. मनुष्यहरूको ४०० वर्ष तुषित देवताको १ दिन,

” १३,००० ” ” ” १ महीना,

” १,४४,००० ” ” ” १ वर्ष,

” ५७,६०,००,००० ” ” ” ४००० वर्ष ।

पालनगरी, शरीर त्यागी मृत्युपद्धि तुषित लोकमा पनि उत्पन्न हुन सक्छ । यसे कारणलाई ध्यानमा राखी मानुषीय राज्य-सुखलाई दिव्य-सुखको अगाडि कृपण समान भनिएको हो ।

(५) “विशाख ! मनुष्यहरूको आठशय” (८००) वर्ष निर्माणरति देवताहरूको एक दिन-रात हुन्थ । सोही रातले तीस रात-को एक महीना हुन्थ । सोही महीनाले बान्ह महीनाको एक वर्ष हुन्थ । सोही वर्षजे आठहजार (८०००) वर्षहरू निर्माणरति देवताहरूको दिव्य-आयु हुन्थ । विशाख ! यहाँ कुनै स्त्री वा पुरुष अष्टाङ्गयुक्त उपोत्तय-बत्र पालनगरी, शरीर त्यागी मृत्युपद्धि निर्माणरति देवलोकमा पनि उत्पन्न हुनसक्छ । यसे कारणलाई ध्यानमा राखी मानुषीय राज्य-सुखलाई दिव्य-सुखको अगाडि कृपण समान भनिएको हो ।

Dhamma.Digital

(६) “विशाख ! मनुष्यहरूको सोऽहशय” (१६००) वर्ष

१. मनुष्यहरूको ८०० वर्ष निर्माणरति देवताको १ दिन,

” २४,००० ” ” ” १ महीना,

” २,८०,००० ” ” ” १ वर्ष,

” २,४०,००,००,००० ” ” ” ८००० वर्ष ।

२. मनुष्यहरूको १,६०० वर्ष परनिर्मितवशवर्ती देवताको १ दिन,

” ३०,००० ” ” ” १ महीना,

” ३,६०,००० ” ” ” १ वर्ष

” ५,७६,००,००,००० ” ” ” १६,००० वर्ष ।

परनिर्मितवशवर्ती देवताहरूको एक दिन-रात हुन्थे । सोही रातले तीस रातको एक महीना हुन्थे । सोही महीनाले आःह महीनाको एक वर्ष हुन्थे । सोही वर्षले सोऽहहजार (१६,०००) वर्षहरू परनिर्मित वशवर्ती देवताहरूको विव्य-आयु हुन्थे । विशाले ! यहाँ कुनै स्त्री वा मुख्य अष्टाङ्गयुक्त उपोसथ-वत पालन गरी, शरीर त्यागी मृत्युपछि परनिर्मितवशवर्ती देवलोकमा पनि उत्पन्न हुनसक्छ । यसै कारण-लाई व्यानमा राखी मानुषीय राज्य-सुखलाई दिव्य-सुखको अगाडि कृपण-समान भनिएको हो ।”

### पुनर्श्च —

१ - “ पाणं न हक्त्रे<sup>१</sup> न च दिन्नमादिये<sup>२</sup>,  
 मुसा न भासे न च मज्जपो सिया ।  
 अब्द्धाचरिया विरमेय्य मेथुना,  
 रत्ति न भुञ्जेय्य विकाल भोजनं ॥

२- “ मालं न धारे<sup>३</sup> न च गन्धमाचरे,  
 मब्बे छमार्य व सयेथ सन्थवे ।  
 एतं हि अट्ठङ्गिकमाहृपोसधं,  
 बुद्धेन दुक्खवन्त्सुगुना पकासितं ॥

१ सिहलममा ‘हाने’ ।

२. स्याम र रोमनमा ‘चादिन्नमादिये’ ।

३. स्याम र रोमनमा ‘धारये’ ।

३- “ चन्दो च सुरियो ॑ च उभो सुदस्सना,  
ओभासयं<sup>२</sup> अनुपरियन्ति यावता ।  
तमोनुदा ते पन अन्तलिक्खगा,  
नभे पभासन्ति दिसाविरोचना ॥

४- “ एतस्मि<sup>३</sup> यं विजज्ञति अन्तरे धनं,  
मुक्ता मणि वेलुरियं च भद्रकं ।  
सिङ्गी सुवण्णं अथवा पि कञ्चनं<sup>४</sup>,  
यं जातरूपं हटकं ति वुच्चति ॥

५- “ अटुड़गुपेतस्स उपोसथस्स,  
कलं पि ते नानुभवन्ति सोलसि ।  
चन्दप्पभा तारगणा च<sup>५</sup> सञ्चे ॥

६- “ तस्मा हि नारी च नरो च सीलवा,  
अटुड़गुपेतं उपवस्तुपोसथं ।  
पुञ्चानि कत्वान् सुखुद्रयानि,  
अनिन्दितो सग्मसुपेन्ति ठानं ति ॥”

१. स्याममा ‘सूरो’ ।

२. स्याममा ‘ओभासयन्ता अनुयन्ति’ ।

३. स्याममा ‘एतम्हि’ ।

४. स्याममा ‘काञ्चनं’ ।

५. स्याम र रोमनमा ‘व’ ।

## अर्थ—

१— “प्राणीहिसा नगर, अदिनादान (= चोरी) नगर, मृषावाद न बोल र मदधयान पनि न गर । मैथुन छाडी, अब्बहुचर्यलाई त्यागी देउ, विकालमा र रातमा भाजन न गर ।

२— “माला न लगाऊ, सुगन्ध पनि न लगाऊ, खाटमा वा भुइंमा मात्र सुत । यसेलाई अष्टाङ्गयुक्त उपोसथ भन्दछन् भनी दुःखान्त गर्नु भएका बुद्धले प्रकाशित गर्नु भएको हो ।

३— “राम्ररी देखिने चन्द्र र सूर्य दुवैले अन्धकार नाशगरी, आमा प्रकाश पाँई, चारेतिर विचरण गरी जतिसम्म आकाशमा उज्यालो पारी दिशानुदिशा तेजिलो पाठ्ठन् ।

४— “त्यस भित्र जे जति मोती, मणी, वैदूर्य (=लाल) आदि धनहरू पाइन्दैनन्; जे जाति सुर्वण तथा कञ्चन विशेषता र चाँदी तथा चाँदीको विशेषता पाइन्दैनन्;

५— “अष्टाङ्गयुक्त उपोसथ-क्रतको अगाडि तिनीहरू सोन्ह भागमा एक भाग पनि पुग्न सक्दैनन्; न त चन्द्रप्रभा सहित सबै तारा-गण नै ।

६— “त्यसेले अष्टाङ्गिक उपोसथ-क्रत पालन गरी नरनारीहरू शोलबान् होउन् । ताकि मुखदायी पुण्यकार्यगरी, अनिन्दितमई स्वर्गलोकमा पुग्न सकुन् ।”

X

X

X

## मूल सूत्र—

### १०— इहलोक र परलोकको विजय

एक समय भगवान् श्रावस्तीस्थि मृगारमाताको पूर्वाराम प्रासादमा बस्नु भएको थियो ।

त्यसबखत विशाखा मृगारमाता जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गइन् । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बसिन् । एक छेउमा बसेकी विशाखा मृगारमातालाई भगवानले निम्न उपदेश सुनाउनु भयो —

“विशाखे ! चार गुणशर्महरूने सम्पन्न भए की स्त्रीले इहलौकिक विजय प्राप्तगरी सफलता पनि हासिल गर्छे । कुन चार भने ? —

“विशाखे ! (१) कामकाजमा सुसंविहित हुने, (२) परजनलाई संग्रह गर्ने, (३) स्वाभी प्रति राघ्रो व्यवहार गर्ने र (४) प्राप्त धनको रास्त्ररी सुरक्षा गर्ने स्त्री ।

१— “विशाखे ! कसरी यहाँ स्त्री कामकाजमा सुसंविहित हुन्छे भने ? — विशाखे ! यहाँ जो ती पतिका मित्री कामहरू हुन् जस्तै — ऊनहरू वा कपासहरू छुटचाउने काम । त्यसमा सिपालु हुन्छे,

१. अ. नि-द. पृ. ३६४: पठमइधलोकिकसुत्तं, अ. क. II.

निरालसी हुन्छे, त्यस त्यस काममा विचार पुन्याई काम गर्न समर्थ हुन्छे ।  
कामकाजको संविधान गर्न र प्रबन्ध मिलाउनमा पनि सिपालु हुन्छे ।  
विशाले ! यसरी स्त्री कामकाजपा सुसंविहित हुन्छे ।

२— “विशाले ! कसरी यहाँ स्त्रीले परजनलाई संग्रहित गर्छें भने ? — विशाले ! यहाँ जो ती आफ्नो पतिको आभ्यन्तरिक दास, प्रेष्य अथवा कामदारहरू हुन्, उनीहरूले गरेको कामलाई पनि न गरेको कामलाई पनि जान्नदछे । उनीहरूलाई जे जति खादनीय र भोजनीय पदार्थहरू दिनपनेहो उति दिन्छे । विशाले ! यसरी स्त्रीले परजनलाई संग्रह गरेकी हुन्छे ।

३— “विशाले ! कसरी यहाँ स्त्रीले स्वामी प्रति राम्रो व्यवहार गर्छें भने ? — विशाले ! यहाँ स्त्रीले, जुन कुरा स्वामीले मनपराउँदैन सो कुरा ज्यान गएपनि गर्दैन । विशाले ! यसरी स्त्रीले स्वामी प्रति राम्रो व्यवहार गरेकी हुन्छे ।

४— “विशाले ! कसरी यहाँ स्त्रीले प्राप्त धन आरक्षा गर्छें भने ? — विशाले ! यहाँ जुन धन-धान्य अथवा रूपेयाँ पैसाहरू आफ्नो पतिले घरमा त्याउँछ, त्यसको राम्ररी संविधान गरी, मुर्गापत्रका साथ जतनगरी सुरक्षा गर्दै । आफु पनि अर्धूतनी, अचोरिनी, अमश्यपायिनी तथा अविनाशिनी भई बस्छे ।

“विशाले ! यिने चार गुणधर्महरूले सम्पन्न भएको स्त्रीले इहलौकिक विजय प्राप्तगरी सफलता पनि हासिल गर्दै ।

“विशाखे ! चार गुणहरूले सम्पन्न भएकी स्त्रीले पारलौकिक विजय प्राप्तगरी, पारलौकिक सफलता पनि हातिल गर्छें । कुन चार भने ? —

“विशाखे ! (१) श्रद्धासम्पन्न हुने, (२) शीलसम्पन्न हुने, (३) त्य गसम्पन्न हुने र (४) प्रज्ञासम्पन्न हुने स्त्री ।

१— “विशाखे ! कसरी यहाँ स्त्री श्रद्धासम्पन्न हुन्छे भने ? — विशाखे ! यहाँ स्त्री श्रद्धानुहुन्छे, तथागतको बोधि प्रति श्रद्धा राख्छे — ‘वहाँ भगवान् अरहत हुनुहुन्छ, वहाँ भगवन् सम्यकसम्बुद्ध हुनुहुन्छ, वहाँ भगवान् विद्याचरण सम्पन्न हुनुहुन्छ, वहाँ भगवान् सुगत हुनुहुन्छ, वहाँ भगवान् लोकविद् हुनुहुन्छ, वहाँ भगवान् अनुत्तर हुनुहुन्छ, वहाँ भगवान् पुरुषदभ्य सारथी हुनुहुन्छ, वहाँ भगवान् देवमनुज्यकर शास्ता (= गुरु) हुनुहुन्छ तथा वहाँ भगवान् बुद्ध हुनुहुन्छ ।’ विशाखे ! यसरी यहाँ स्त्री श्रद्धासम्पन्न हुन्छे ।

२— ‘विशाखे ! कसरी यहाँ स्त्री शीलसम्पन्न हुन्छे भने ? — विशाखे ! यहाँ स्त्री प्राणीहिंसाबाट विरत हुन्छे, अदिन्नादानबाट विरत हुन्छे, काममिथ्याचारबाट विरत हुन्छे, मृषाचारबाट विरत हुन्छे र मुरा मेरय नद्य प्रभादस्थानबाट पनि विरत हुन्छे । विशाखे ! यसरी यहाँ स्त्री शीलसम्पन्न हुन्छे ।

३— “विशाखे ! कसरी यहाँ, स्त्री त्यागसम्पन्न हुन्छे भने ? — विशाखे ! यहाँ स्त्री मात्सर्यमलहृपो चेतनालाई दूरगरी त्यागिनी यई

घरमा बस्छे — दानद्वारा हात शुद्ध पाठे, दिने कार्यमा अग्रसर हुन्छे,  
याचकहरूलाई दान दिनमा भन लगाउँछे । विशाखे ! यसरी यहाँ स्त्री  
त्यागसम्पन्न हुन्छे ।

४— “विशाखे ! कसरी यहाँ, स्त्री प्रज्ञा सम्पन्न हुन्छे भने ?—  
विशाखे ! यहाँ प्रज्ञावान् हुन्छे— उदयारतगामिनी प्रज्ञाले सुसम्पन्न  
हुन्छे, सम्यक् दुःखक्षयगामिनी आर्य निर्वेदिक प्रज्ञाले युक्त हुन्छे । विशाखे !  
यसरी यहाँ स्त्री प्रज्ञासम्पन्न हुन्छे ।

“विशाखे ! यिनै चार गुणधर्महरूले सम्पन्न भएकी स्त्रीले  
पारलौकिक विजय प्राप्तगरी, पारलौकिक सफलता पनि हासिल गाए ।”

१— “ सुसंविहित कम्मन्ता<sup>१</sup>, सङ्घहितपरिज्जना<sup>२</sup> ।

भन्तु मनापं चरति, सम्भतं अनुरक्खति ॥

२— “ सद्भासीलेन सम्पन्ना<sup>३</sup>, वदव्यु वीतमच्छरा<sup>४</sup> ।

निर्वचं मग्मं विसोधेति, सोत्थानं सम्परायिकं ॥

३— “ इच्छेते अटु धम्मा च, यस्सा विरुद्धनित नारिया ।

तं पि सीलवर्ति आहु, धम्मटुं सच्चवादिनिं ॥

१. स्याममा ‘... कम्मन्तो’ ।

२. स्याममा ‘...परिज्जनो’ ।

३. स्याममा: ‘सम्पन्नो’ ।

४. स्याममा: ‘वीतमच्छरो’ ।

४— “ सोलसाकारसम्पन्ना, अट्टज्ज्ञसुसमागता ।  
तादिसी<sup>१</sup> शीलवती उपासिका,  
उपपञ्जति देवलोकं मनापं ति ॥ ”

अर्थ—

१— “संविधानपूर्वक काम गर्ने, परजनलाई संग्रह गर्ने, स्वामीको मनोभाव अनुसार आचरण गर्ने तथा प्राप्त धनको सुरक्षा गर्ने—

२— “श्रद्धा र शीलले सम्पन्न हुने, मान्नेको मनोभावलाई बुझी, मात्सर्यमन दूरगर्ने, पारलौकिक स्वस्तिकोनिमित्त नित्यप्रति मार्ग सोधन गर्ने—

३— “जो स्त्रीमा यो आठ गुणधर्महरू विवरमान हुन्छन्, उसलाई धर्मस्थित, सत्यवादी तथा शीलवती मन्दिरन् ।

४— “अष्टाङ्ग गुणले युक्तर्मई सोन्ह<sup>२</sup> आकारले युक्त हुने,— शीलवती उपासिका मनापकायिका देवलोकमा उत्पन्न हुन्छे । ”

x

x

x

१. सिंहलमा: ‘सा तादिसी’ ।

२. बाफूले पालन गर्ने अष्टाङ्गिक शील र अर्कालाई पालन गराउने अष्टाङ्गिक शीलसमेतलाई सोन्ह आकार भनिएको हो । अ. नि. अ. क. II. पृ. ७७३

मूल सूत्र—

## ११— पराधीनता दुःख हो

यस्तो मैले सुने<sup>१</sup> ।

एक समय भगवान् आवस्तीस्थित मृगारमाताको पूर्वादाम प्रासादमा बस्नु भएको थियो ।

त्यसबाहुत विशाखा मृगारमाताको केही सम्पत्ति राजा प्रसेनजित कोशलको हातमा परेको थियो । राजा प्रसेनजित कोशलले त्यस सम्बन्धी कुनै उचित निर्णय (विशाखाको इच्छानुसार) घरेकम थिएनन् ।

अनि विशाखा मृगारमाता दिनको मध्याह्न समयमै जहाँ भवान हुनुहुन्थ्यो त्यहाँ गइन् । त्यहाँ पुगेपाँच भगवान् ताई विष्वादन गरी एक छेउमा बसिन् । एक छेउमा बसेको विशाखा मृगारमातामै भगवान्‌ले सोधनु भयो—

“विशाखे ! आज कहाँबाट दिनको मध्याह्न समयमै आहुको ?”

“भन्ते ! यहाँ (मेरो) केही सम्पत्ति राजा प्रसेनजित विश्वादन

१. उदा. पा. पृ. ८३ : विशाखामुत्तं, व. क. पृ. १०९

ह्रत्तमा परेको छ । त्यसबारे राजाले कुनै उचित निर्णय गरि दिएनन् ।”

बनि यस कुरामर्ह कुम्भ चहि भगवान्त्से त्यसबेला विस्त उदात्त  
क्रक्ट कर्नु भयो—

“सब्बं परवसं दुःखं, सब्बं इस्सरियं सुखं ।  
साधारणे विहब्बन्ति, योगाहि दुरितकमा’ ति ॥

अर्थ—

“पराधीनता जति सबं दुःख हुन्, स्वाधीनता जति सबं सुख हुन् । यस्तो बन्धनबाट पारतनं नसकनाले नै साधारण जनताहरू दुःखी भएका हुन् ।”

x

x

x

मूल पालि—

### १२—अनिश्चित नियम (क)

त्यस बखत बुद्ध गगवान् श्रावस्तीस्थित अनायपिण्डिको  
जेतवनाराममा बस्नु भएको थियो ।

त्यसबेला आयुष्मान् उदायी श्रावस्तीको कुलगृहमा बहुस्तर  
जान्थे । धेरे कुलगृहका मानिसहरू पनि आयुष्मान् उदायीकहाँ बाँडे-  
दथे । त्यस बखत आयुष्मान् उदायीको उपस्थाक कुलकी कुमारीकालाई  
एक कुलगृहको कुमारलाई दिएको थियो ।

Dhamma.Digital

एक दिन आयुष्मान् उदायी पूर्वार्ध समयमा चौबर पहिरो,  
पात्र चौबर ग्रहण गरी जहाँ तो उपस्थाकको घर हो त्यहाँ यए । त्यहाँ  
पुरोषछि मानिसहरूसँग सोधे— ‘फलानी कहाँ गइन् ?’

उनीहरूले जवाफ दिए— ‘भन्ते ! फलाना कुलगृहको कुमारलाई  
दिइसक्यो ।’

त्यो कुलगृह पनि आयुष्मान् उदायीकं उपस्थाक थियो । अनि-

१. पारा. पा. पृ. २७८ : पठमअनियतो, अनियतकण्ठं, अ. क.

पृ. ४५५.

आयुष्मान् उदायी त्यही कुलगृहमा गए । त्यहाँ पुणेष्ठि मानिसहरूसंग सोधे —

“फलानी कहाँ छे ?”

उनीहरूले जवाफ दिए— “आर्य ! ऊ, त्यहाँ कोठामा बसि-रहेकी छे ।”

त्यसपछि आयुष्मान् उदायी जहाँ ती कुमारीका थिइन् त्यहाँ गए । त्यहाँ पुगी एकलै एकली ती कुमारीकासेंग एकान्त, प्रतिच्छब्द तथा काम ( = मंथुन ) गर्न सक्ने आसनमा बसी, कहिले धर्मका कुराहरू, कहीले अरु ने कुराहरू गरिरहे ।

त्यस समय विशाखा मृगारमाताका धेरे पुत्र-पुत्रीहरू, धेरे नाति-नातिनीहरू थिए । तिनीहरू स्वस्थ थिए । विशाखा मृगारमाता मङ्गलसम्मत थिइन् । यज्ञ ( = दान ) कार्यमा, पवंदिनहरूमा तथा उत्सवहरूमा विशाखा मृगारमातालाई निम्त्याई मानिसहरूले सर्वप्रथम उनलाई ख्वाउथे । अतः सो कुलगृहले पनि निम्त्याएको हुँदा विशाखा मृगारमाता त्यहाँ गइन् । त्यहाँ उनले आयुष्मान् उदायीलाई एकलै एकली ती कुमारिकासेंग एकान्त, प्रतिच्छब्द तथा काम ( = मंथुन ) गर्न सक्ने आसनमा बसी, कहीले धर्मका कुराहरू, कहीले अरु ने कुराहरू गरी, बसिरहेको देखिन् र आयुष्मान् उदायीलाई यसो भनिन् —

“भन्ते ! यो उचित छैन, प्रतिरूप छैन; जो कि तपाई आर्य एकलै एकली स्त्रीका साथ एकान्त प्रतिच्छब्द तथा काम ( = मंथुन ) गर्न

सबने आसनमा बस्नु हुन्छ । भन्ते ! यद्यपि तपाइ आयंले त्यस्ता कामको अपेक्षा गर्नु हुन्न । किन्तु अप्रसन्न हुने मानिसहरूलाई विश्वास दिलाउन गहारो पर्छ ।”

यस्तो भन्दा पनि आयुष्मान् उदायीले विशाखा मृगारमाताको कुरालाई वास्ता राखेनन् । अनि घरबाट बाहिर निस्किसकेपछि विशाखा मृगारमाताले भिक्षुहरूलाई सो कुरा सुनाइन् । जो भिक्षुहरू अल्पेच्छी, सन्तुष्टी, लज्जालु, संकोची तथा शिक्षा कामी थिए, ती भिक्षुहरू कराउन थाले, छिन्न हुन थाले र धिक्कार्न पनि थाले—“कसरी यी आयुष्मान् उदायी एकलै एकली स्त्रीका साथ एकान्त प्रतिच्छन्न तथा काम ( = मंथुन ) गर्न सबने आसनमा बस्थ्यन् !” अनि ती भिक्षुहरूले आयुष्मान् उदायीलाई अनेक प्रकारले निन्दा गरी यी कुरा भगवान्लाई सुनाए ।

यसे सन्दर्भमा, यसे प्रसङ्गमा भगवान्ले भिक्षुसङ्गलाई एकत्रित गराउनु भई आयुष्मान् उदायीसँग सोधनु भयो—

“उदायी ! साँच्चै हो के तिमी एकलै एकली स्त्रीकासाथ एकान्त, प्रतिच्छन्न तथा काम ( = मंथुन ) गर्न सबने आसनमा बसेको ?”

“भगवान् ! साँच्चै हो ।”

अनि भगवान्ले आयुष्मान् उदायीलाई निन्दा गर्नु हुँदै “मोघपुरुष ! तिमीले अनुचित गच्छी, अननुलोभिक गच्छी, अप्रतिरूप

गच्छौ, अश्रामणिक गच्छौ, अयोग्य गच्छौ तथा गर्न नहुने काम गच्छौ । कसरी तिमी एकलै एकलौ स्त्रीका साथ एकान्त प्रतिच्छब्द तथा काम ( = मंथुन ) गर्न सक्ने आसनमा बसेको ? मोघपुरुष ! तिन्हो यस कार्यद्वारा न अप्रसन्न हुनेलाई प्रसन्न पार्न सक्छ, न प्रसन्न हुनेलाई नै बढी प्रसन्न पार्न सक्छ, अल्प तिन्हो यस कार्यद्वारा अप्रसन्न हुने रुन् अप्रसन्न हुने ठन् र प्रसन्न हुने कुनै कुनैको प्रसन्नतालाई पनि अन्यथा पार्न सक्छ” भनी भन्नु भयो ।

अतएव भिक्षु हो ! तिमीहरूले यस्तो शिक्षापद उद्देशण गर—

“जो भिक्षु एकलै एकलौ स्त्रीका साथ एकान्त प्रतिच्छब्द तथा काम ( = मंथुन ) गर्न सक्ने आसनमा बस्छ र उक्तलाई विश्वसनीय उपासिकाले देखी पाराजिका,<sup>१</sup> सङ्घादिशेष<sup>२</sup> अथवा पाचित्तिय<sup>३</sup> यी तीन दोषहरूमध्ये कुनै एक दोष लगाएमा-बसिरहेको भिक्षुसँग सोघी पाराजिका, सङ्घादिशेष अथवा पाचित्तिय-यी तीन दोषहरूमध्ये

१. मैथुन, चोरी, मनुष्यघात तथा आफूले नजानेका समाधि इत्यादि जान्दछु भनी भन्ने भिक्षु पाराजिका हुन्छ । अर्थात् भिक्षु भावमा बस्न अयोग्य ठहरिन्छ ।

२. जुन दोषको प्रतिकारकोलागि संघको आवश्यकता हुन्छ त्यस्तो दोषलाई ‘सङ्घादिशेष’ भन्दछन् ।

३. माथि उल्लेख भएका दोषहरूका तुलनासा तेश्रो स्तरको दोषलाई ‘पाचित्तिय’ भन्दछन् ।

१५४ ]

बुद्धकालीन महिलाहरू

कुनै एक दोष सगाउनु पछं अथवा ती अद्वेय उपासिकाले जुन दोष  
देखाउँथिन् उही दोष सगाउनु पछं । ( त्यसो हुनाले ) यो नियम  
अनिश्चित नियम हो ।”

Dhamma.Digital

×

×

×

मूल पालि—

### १३— अनिश्चित नियम (ख)

त्यस समय बुद्धमगवान् श्रावस्तीस्थित अनायणिङ्गिको जेतवनाराममा बस्तु भएको थियो ।

त्यसबेला आयुष्मान् उदायी “भगवान्‌ले ‘एकलं एकली स्त्रीका साथ एकान्त, प्रतिच्छन्न तथा काम (=मैयुन) गर्नसक्ने आसनमा बस्तु हुन्न’ भनी भन्नु भएकोऽ” भन्दै एकलं एकली सोही कुमारिकासँग एकान्त ठाउंमा बसी, कहिले धर्मका कुराहरू कहिले अरुनं कुराहरू गर्दै बसिरहे ।

दोशोपटक पनि विशाखा मृगारमाता निम्तो पाई सोही कुल-गृहमा गइन् । त्यहाँ विशाखा मृगारमाताले आयुष्मान् उदायीलाई एकलं एकली उही कुमारिकासँग एकान्त ठाउंमा बसिरहेको देखिन् र आयुष्मान् उदायीलाई भनिन्—

“भन्ते ! यो उचित छैन, यो प्रतिरूप छैन, जो कि तपाइ आर्य एकलं एकली स्त्रीसँग एकान्त ठाउंमा बस्तु हुन्छ । भन्ते ! यद्यपि तपाइ

१. पारा. पा पृ. २८२: दुतियअनियतो, अनियतकण्ड, अ. क.  
पृ. ४५८

आर्यले त्यस्ता कामको अपेक्षा गर्नुहुन्न । किन्तु अप्रसन्न हुने मानिसहरू— स्त्राई विश्वास दिलाउन गहारो पर्छ ।”

यस्तो भन्दा पनि आयुष्मान् उदायीले विशाखा मृगारमाताको कुरालाई बास्ता राखेनन् । अनि घरबाट बाहिर निस्किसकेपछि विशाखा मृगारमाताले मिक्खुहरूलाई यो कुरा सुनाइन् । जो मिक्खुहरू अल्पेच्छी<sup>१</sup>... तथा शिक्षाकामी थिए तो मिक्खुहरू कराउन थाले, खिन्न हुनथाले र धिक्कार्ण पनि थाले — “कसरी यी आयुष्मान् उदायी एकलै एकली स्त्रीसंग एकान्त ठाउँमा बस्छन् ।” अनि तो मिक्खुहरूले आयुष्मान् उदायी-लाई अनेक प्रकारले निन्दा गरी यी कुरा भगवान्नलाई सुनाए ।

भगवान्नले यसै सन्दर्भमा, यसै प्रसङ्गमा मिक्खुसङ्घलाई एकत्रित गराउनु मझै आयुष्मान् उदायीसंग सोधनुभयो —

“उदायो ! साँच्चे हो के तिमी एकलै एकली स्त्रीसंग एकान्त ठाउँमा बसेको ?”

“साँच्चे हो, भगवान् !”

अनि भगवान्नले आयुष्मान् उदायीलाई निन्दागर्नुहुँदै — “मोघ-पुरुष ! तिमीने अनुचित<sup>२</sup>... तथा गर्ननहुने काम गर्यौ । कसरी तिमी एकलै एकली स्त्रीसंग एकान्त ठाउँमा बसेको ? मोघपुरुष ! तिम्रो यस कार्यहारा न अप्रसन्न हुनेलाई प्रसन्न पार्नसक्छ, न प्रसन्न हुनेलाई नै

१. माथी पृ. १५२ मा उल्लेख भए जस्तै दोहर्ण्याउनू ।

बढ़ी प्रसन्न पार्नसक्ष, बल्कि तिओ यस कार्यद्वारा अप्रसन्न हुने कर् अप्रसन्न हुनेछन् र प्रसन्न हुने कुनै कुनैको प्रसन्नतालाई पनि अग्थथा “पार्नसक्ष” भनी भन्नुभयो ।

अतएव मिक्षुहो ! तिमीहरूले यस्तो शिक्षापद उद्देरण गर —

“न त प्रतिच्छन्न ठाउँ हुन्छ, न त काम (=मैथुन) गर्न सक्ने ठाउँ-हुन्छ, परन्तु स्त्रीसंग दुट्टुल्ल (असभ्य, फोहोरी) कुराहरू गर्नसक्ने ठाउँ-हुन्छ । जो मिक्षु त्यस्तो ठाउँमा एकलै एकली स्त्रीसंग एकान्त ठाउँमा बस्थ र उसलाई विश्वसनीय उपासिकाले देखी सङ्घादिशेष वा पाचि-त्तिय’ यो दुइ दोषहरूमध्ये कुनै एक दोष लगाएमा—बसिरहेको मिक्षुसंग सोधी—सङ्घादिशेष वा पाचित्तिय यो दुइ दोषहरूमध्ये कुनै एक दोष लगाउनु पर्छ अथवा तो श्रद्धेय उपासिकाले जुन दोष देखाउँछिन् उही दोष लगाउनुपर्छ । (त्यसले) यो नियम पनि अनिश्चित नियमहो ।”

x

x

x

मूल पालि—

### १४- नियम बनाउन हुन्न

त्यस समय श्रावस्तीका सङ्घले यस्तो नियम (कतिका) बनाएको  
थिए— “वर्षाकाल भित्र प्रव्रजित नगर्ने ।”

विशाखा मृग रमाताको नातिले भिक्षुहरूकहाँ गई प्रव्रज्या  
मागदा भिक्षुहरूले यस्तो भने—


“आवुसो ! सङ्घले ‘वर्षाकाल भित्र प्रव्रजित नगर्ने’ भन्ने  
नियम बनाएकोछ । त्यसोहुनाले भिक्षुहरूको वर्षावास न सिद्धिएसम्म पर्खेर  
बस ।” वर्षावास सिद्धिएपछि तो भिक्षुहरूले विशाखा मृगारमाताको  
नातिलाई बोलाई भने—

“आवुसो ! अब आऊ, प्रव्रजित होऊ ।”

उनले भने— ‘भन्ते ! यदि म अधिनं प्रव्रजित हुन पाएको भए,  
मनलगाई बस्ने थिए । भन्ते ! अब म प्रव्रजित हुन चाहन्न ।’

यो कुरा सुनी विशाखा मृगारमाता कराउन थालिन्, खिन्न

हुन थालिन् र धिक्कार्त पनि थालिन् — “कमरी आर्यहरूले ‘वर्षाकाल भित्र प्रब्रजित नगर्न’ भन्ने नियम बनाउनु भएको । कुन समयमा धर्म पालन गर्न हुन्न र ! ”

भिक्षुहरूले, विशाखा मृगारमाता कराएकी, खिन्न भएकी तथा धिक्कारेको कुरा सुने । अनि ती भिक्षुहरूले यो कुरा भगवान्लाई सुनाए । अनि भगवान्ले यस्तो भन्नुपयो —

“भिक्षुहो ! ‘वर्षाकाल भित्र प्रब्रजित नगर्न’ भन्ने नियम बनाउन हुन्न । जसले बनाउँछ उसलाई दुष्कृत्य आपत्ति लाग्नेछ ।”

x

x

x

- मूल सूत्र -

### १५— तीन प्रकारका उपोसथ-व्रतहरू

यस्तो मैले सुनेः ।

एक समय भगवान् श्रावस्तीस्थित मृगारमाताको पूर्वाराम प्रासादमा बस्नुभएको थियो ।

त्यस समय विशाखा मृगारमाता, उपोसथको दिनमा जहाँ भगवान् तुनुहुन्थ्यो त्यहाँ गइन् । त्यहाँ पुणेपछि भगवान्लाई अचिवादनगरी एक छेउमा बसिन् । एक छेउमा बसेकी विशाखा मृगारमाता-सँग भगवान्ले सोधनुभयो —

“विशाखे ! तिमी कहाँबाट आज दिनको मध्याह्न समयमा आएको !”

“भन्ते ! आज म उपोसथ (व्रत) पालन गर्दैछु ।”

“विशाखे ! उपोसथ व्रतहरू तीन प्रकारका हुन्छन् । कुन तीन भने ? — (१) गौपालक-उपोसथ, (२) निगण्ठ (= निर्गन्ध) -उपोसथ र (३) आर्य-उपोसथ ।”

### ( १ ) गौपालक-उपोसथ

“विशाखे ! कसरी गौपालक उपोसथ हुन्छ ?”

“विशाखे ! जस्तै गौपालकले सन्ध्यासमयमा आफ्नो मालिक-लाई गाईहरू जिम्मादिई मनमा यस्तो विचार गर्छ —

‘अमुक अमुक ठाउँमा आज गाईहरू चरे । अमुक अमुक ठाउँमा पानी पिए । भोलि अमुक अमुक ठाउँमा गाईहरू चर्नेछन् । अमुक अमुक ठाउँमा पानी पिउने छन् ।’

“विशाखे ! त्यस्तैगरी यहाँ कुनै कुनै उपोसथिकले मनमा यस्तो विचार गर्छ —

‘आज मैले यी यी खाद्यपदार्थहरू खाएँ, यी यी भोज्यपदार्थहरू भोजन गरे । भोलि मैले यस्ता यस्ता खाद्यपदार्थहरू खानेछु, यस्ता यस्ता भोज्यपदार्थहरू भोजन गर्नेछु ।’

“विशाखे ! यसरी आहारमा आशा राखी उत्तले दिन बिताउछ । यस्तो व्रतलाई गौपालक-उपोसथ भन्दछन् । यसरी बसेको गौपालक-उपोसथ व्रतको फल महान् हुँदैन, न महाप्रभावशाली हुन्छ, न महाद्वयोतक हुन्छ, न त महाविस्फार नै ।”

## (२) निगण्ठ (=निर्ग्रन्थ) उपोसथ

“विशाखे ! निर्ग्रन्थ-उपोसथ भनेको कस्तो हुन्छ ?”

“विशाखे ! निर्ग्रन्थ (=निगण्ठ) भन्ने श्रमण सम्प्रदाय छ । उनीहरूले आफ्ना शावकहरूलाई यस्तो करार गराउन लगाउँछन् — ‘हे पुरुष ! तिमीहरू यता आऊ । पूर्वदिशातिरको शय योजन भन्दा पर जे जति प्राणीहरू छन्, उनीहरूमाथि दण्ड निक्षेप (=प्रहार) गर’, (शय योजन भन्दा यताकालाई न गर); पश्चिमदिशातिरको शय योजन भन्दा पर जे जति प्राणीहरू छन्, उनीहरूमाथि दण्ड निक्षेप गर, (शय योजन भन्दा यताकालाई न गर); उत्तरदिशातिरको शययोजन भन्दा पर जे जति प्राणीहरू छन्, उनीहरूमाथि दण्ड निक्षेप गर, (शय योजन भन्दा यताकालाई न गर); दक्षिणदिशातिरको शययोजनभन्दा पर जे जति प्राणीहरू छन्, उनीहरूमाथि दण्ड निक्षेप गर, (शययोजन भन्दा यताकालाई न गर) । यसरी उनीहरूले केही प्राणीहरू प्रति अनुदाया र अनुकम्पा राख्न लगाउँछन्; केही प्राणीहरू प्रति अनुदाया र अनुकम्पा राख्न लगाउँदैनन् । उनीहरूले उपोसथ-वतको दिनमा आफ्ना शावकहरूलाई यस्तो न्रत लिन लगाउँछन् — ‘म केही होइन, म कसैको कोही होइन, न मसेंग कसैको प्रपञ्च नै छ; मेरो केही छैन, मेरो कोही

१. यसको तात्पर्य—शययोजन उतातिरका प्राणीहरूमाथि शस्त्र अस्त्र दण्ड प्रहार गरे पनि हुन्छ तर शययोजन यतातिरका प्राणीहरूलाई गर्नुहुन्न भन्ने हो ।

छेन, न मवाट कसेलाई प्रपञ्च ने छ ।’ किन्तु उसका आमाबाबुले उसलाई जान्दछन् कि ‘यो मेरो छोरा हो’, उसले पनि जान्दछ कि ‘यी मेरा आमाबाबु हुन् ।’ उसका स्त्री-पुत्रहरूले पनि उसलाई जान्दछन् कि ‘यो हाँओ स्वामी हो’, उसले पनि जान्दछ कि ‘यी मेरा स्त्री-पुत्रहरू हुन् ।’ उसका दासकामदारहरूले पनि उसलाई जान्दछन् कि ‘यी हाँच्चा मालिक हुन्’, उसले पनि जान्दछ कि ‘यिनीहरू मेरा दासकामदारहरू हुन् ।’ जुनबेला (आफ्ना भ्रावकहरूलाई) सत्यतामा राख्न पर्दथ्यो, त्यस बेला (उनीहरूले आफ्ना भ्रावकहरूलाई) असत्यतामा राख्न्छन् । यस कारणबाट उनीहरू असत्यवादी हुन् भनी भन्दछु; त्यस रात बिति-सकेपछि उसले ती बस्तुहरू कसेले न दिइकर्ने परिमोग गर्छ । यसकारणले (उ) अदिन्नादायी हुन्छ भनी भन्दछु । विशाखे ! यस्तालाई निर्गन्थ (=निगण्ठ)-उपोसथ भन्दछन् । यसरी बसेको निर्गन्थ-उपोसथ वतको कल महान् हुँदैन, न महाप्रभावशाली हुन्छ, न महादघोतक हुन्छ, न त महाविस्फार ने ।”

### ( ३ ) आर्य-उपोसथ

“विशाखे ! कसरी आर्य-उपोसथ हुन्छ ?”

१— “विशाखे ! मलिन चित्तलाई कमशः उपायद्वारा परिशुद्ध गरिन्छ । विशाखे ! कसरी मलिनचित्तलाई कमशः उपायद्वारा परिशुद्ध गरिन्छ भने ?—

१- बुद्धानुस्मरण - “विशाखे ! यहाँ आर्य आवकले तथागतके अनुस्मरण गर्छ - ‘वहाँ भगवान् अरहन्त हुनुहुन्छ, वहाँ भगवान् सम्यक्-सम्बुद्ध हुनुहुन्छ, वहाँ भगवान् विद्याचरण’ सम्पन्न हुनुहुन्छ, वहाँ भगवान् सुगत हुनुहुन्छ, वहाँ भगवान् लोकविद् हुनुहुन्छ, वहाँ भगवान् अनुत्तर (= अनुपम) हुनुहुन्छ, वहाँ भगवान् पुरुषदम्य-साम्रज्ञी हुनुहुन्छ, वहाँ भगवान् देवमनुष्यका शास्त्रा (= गुरु हुनुहुन्छ तथा वहाँ भगवान् बुद्ध हुनुहुन्छ)।’ यसरी तथागतका गुणहरू अनुस्मरण गर्दा उसको चित्त प्रसन्न मई प्रसुदित हुन्छ। त्यसब्बत चित्तको मलिनता (= उपकलेश) दूर हुन्छ। विशाखे ! जस्तै मयल परेको शीरलाई क्रमशः उपायद्वारा परिशुद्ध गरिन्छ त्यस्तै हुन्छ।

१२- “विशाखे ! कसरी मयल परेको शीरलाई क्रमशः उपाय-द्वारा परिशुद्ध गरिन्छ भने ? —

“विशाखे ! अमिलोद्वारा, माटोद्वारा, पानोद्वारा तथा पुरुषको आफ्नो उत्साह र मेहनतद्वारा मयल परेको शीरलाई क्रमशः उपायद्वारा परिशुद्ध गरिन्छ। विशाखे ! यस्तैगरी मलिन चित्तलाई पनि क्रमशः उपायद्वारा परिशुद्ध गरिन्छ।

विशाखे ! कसरी मलिनचित्तलाई क्रमशः उपायद्वारा परिशुद्ध गरिन्छ भने ? —

“विशाखे ! यहाँ आर्यशावकले तथागतके अनुस्मरणगर्छ — ‘वहाँ भगवान् अरहन्त हुनुहुन्छ’<sup>१</sup>, ... तथा वहाँ भगवान् बुद्ध हुनुहुन्छ’<sup>२</sup>

१. विद्याचरण भनेको केहो भन्ने बारे हेरू. बु. बा. पृ. ३००

२. माथि जस्तै दोहन्याउनू।

यसरी तथागतका गुणहरू अनुस्मरणगर्दा उसको मनमा प्रसन्नता र प्रभोदय उत्पन्न हुन्छ । अनि उसको मनको मलिनता दूर हुन्छ ।

‘विशाले ! यसेलाई भन्दछन् कि ‘आर्यश्रावकले ब्रह्म’ । उपोसथ पातनगष्ठ, आर्यश्रावक ब्रह्मसंग बस्तु, ब्रह्म अनुस्मरणको हेतुले उसको चित्त प्रसन्न तथा प्रमुदित हुन्छ । अनि चित्तको मलिनता दूर हुन्छ ।’ विशाले यसप्रकार क्रमशः उपायद्वारा मलिनचित्त परिशुद्ध हुन्छ ।

२— “विशाले ! मलिनचित्तलाई क्रमशः उपायद्वारा परिशुद्ध मरिन्छ । विशाले ! कसरी मलिनचित्तलाई क्रमशः उपायद्वारा परिशुद्ध गरिन्छ जने ? —

२- धर्मानुस्मरण — “विशाले ! यहाँ आर्यश्रावकले धर्मको अनुस्मरण गर्छ — ‘भगवान्‌को धर्म सु-आरुयातछ, भगवान्‌को धर्म सन्दृष्टिक ( = यसे जीवनमा फल पाउने ) छ, भगवान्‌को धर्म अकालिक ( = समयको प्रतिबन्ध न भएको ) छ, भगवान्‌को धर्म ‘आऊ हेर !’ भनो भन्न योग्यछ, भगवान्‌को धर्म औपनियिक ( = निवाणितर बुन्धाउने ) छ तथा भगवान्‌को धर्म विज्ञपुरुषद्वारा प्रत्यक्षरूपले अवबोध गर्न सकिन्छ ।’ यसरी धर्मका गुणहरू अनुस्मरण गर्दा उसको चित्त प्रसन्न भई प्रमुदित हुन्छ । त्यसबाहत चित्तको मलिनता दूर हुन्छ ।

१ यहाँनिर सम्यक् सम्बुद्धलाई ब्रह्म शब्द प्रयोग गरिएको छ ।

बुद्धलाई नै ‘ब्रह्म’ भनिएको हो । ‘ब्रह्मा उच्चति सम्मासम्बद्धो’,

‘ब्रह्म नासद्धि संवसती’ ति सम्मासम्बुद्धेन सर्दि संवसति’ ।

अ. नि. अ. क. I. पृ. ४२८

विशाले ! जस्तै मैलो शरीरलाई क्रमशः उपायद्वारा परिशुद्ध गरिन्थ  
त्यस्तै हुन्छ ।

२५— “विशाले ! कसरी मैलो शरीरलाई क्रमशः उपायद्वारा  
परिशुद्ध गरिन्थ भने ? —

‘विशाले ! ढुगाद्वारा, चूर्णद्वारा, पानीद्वारा तथा पुरुषको आफ्नो  
उत्साह र मेहनतद्वारा मैलो शरीरलाई क्रमशः उपायद्वारा परिशुद्ध गरिन्छ ।  
विशाले ! यस्तेगरी मलिनचित्तलाई पनि क्रमशः उपायद्वारा परिशुद्ध  
गरिन्छ ।

“विशाले ! कसरी मलिनचित्तलाई क्रमशः उपायद्वारा परिशुद्ध  
गरिन्छ भने ? —

Dhamma.Digital

“विशाले ! यहाँ आर्यधावकले धर्मको अनुस्मरणगद्ध —  
‘भगवान्‌को धर्म सु-आरुयात् छ, १... तथा भगवान्‌को धर्म विज्ञपुरुष-  
द्वारा प्रत्यक्षरूपले अवबोध गर्न सकिन्छ ।’ यसरी धर्मको अनुस्मरणगर्दा  
उसको मनमा प्रसन्नता र प्राप्नोदय उत्पन्न हुन्छ । अनि उसको मनको  
मलिनता दूर हुन्छ ।

“विशाले ! यसेलाई भन्दछन् कि ‘आर्यधावकले धर्म उपोसथ  
पालन गर्छ, आर्यधावक धर्मसंग बस्त, धर्म अनुस्मरणको हेतुले उसको

१. माथि पृ. १६५ मा जस्तै दोहन्याउनू ।

चित्त प्रसन्न तथा प्रमुदित हुन्छ । अनि चित्तको मलिनता दूर हुन्छ ।  
विशाखे ! यसप्रकार क्रमशः उपायद्वारा मलिनचित्त परिशुद्ध हुन्छ ।

३- “निशाखे ! मलिनचित्तलाई क्रमशः उपायद्वारा परिशुद्ध गरिन्छ । विशाखे ! कसरी मलिनचित्तलाई क्रमशः उपायद्वारा परिशुद्ध गरिन्छ भने ? —

३-सङ्घानुस्मरण—“विशाखे ! यहाँ आर्यशावकले सङ्घको अनुस्मरणगर्थ—‘भगवान्‌को श्रावकसङ्घ सु प्रतिपन्न छ, भगवान्‌को श्रावकसङ्घ अृजुपतिपन्न छ, भगवान्‌को श्रावकसङ्घ सम्पानपूर्वक अनुकूल मार्गमा लागेकोछ, भगवान्‌को श्रावकसङ्घ सम्पानपूर्वक अनुकूल मार्गमा लागेकोछ— यी चार जोडा<sup>१</sup> पुरुषहरू अर्थात् आठ पुढूगलहरू भगवान्‌का श्रावकहरू हुन् । जो पूजनीय छन्, पाहुना बनाउन योग्य छन्, दक्षिण्य छन् तथा हातजोरी नमस्कार गर्न योग्यछन् ।’ यसरी सङ्घका गुणहरू अनुस्मरणादा उसको चित्त प्रसन्नभई प्रमुदित हुन्छ । त्यसबखत चित्तको मलिनता दूर हुन्छ । विशाखे ! जस्तै मैलो परेको कपडालाई क्रमशः उपायद्वारा परिशुद्ध गरिन्छ त्यस्तै हुन्छ ।

१. स्रोतापन्न मार्गमा पुग्ने र फलमा पुग्ने, सकृदागामी मार्गमा पुग्ने र फलमा पुग्ने, अनागामी मार्गमा पुग्ने र फलमा पुग्ने तथा अरहत मार्गमा पुग्ने र फलमा पुग्नेलाई नै चारजोडा पुरुषहरू भनिएको हो ।

३४—विशाले ! कसरी मैलो परेको कपडालाई क्रमशः उपायद्वारा परिशुद्ध गरिन्थ्य भने ?—

“विशाले ! उष्मताद्वारा, क्षारद्वारा, गोवरद्वारा, पानीद्वारा तथा पुरुषको आफ्नो उत्साह र मेहनतद्वारा मैलो कपडालाई क्रमशः उपायद्वारा परिशुद्ध गरिन्थ्य। विशाले ! यस्तै गरी मलिन चित्तलाई पनि क्रमशः उपायद्वारा परिशुद्ध गरिन्थ्य।

“विशाले ! कसरी मलिन चित्तलाई क्रमशः उपायद्वारा परिशुद्ध गरिन्थ्य भने ?—

“विशाले ! यहाँ आर्यधावकले सङ्घको अनुस्मरण गर्दै—‘भगवान्‌को श्रावकसङ्घ सु-प्रतिपन्न छ,’...तथा हातजोरी नमस्कार गर्न योग्य छ।’ यसरी सङ्घको अनुस्मरण गर्दा उसको मनमा प्रसन्नता र प्राप्तोद्य उत्पन्न हुन्थ्य। अनि उसको मनको मलिनता पनि दूर हुन्थ्य।

“विशाले ! यसेलाई भन्दछन् कि ‘आर्यधावकले सङ्घ उपोसथ पालन गर्दै, आर्यधावक सङ्घसँगै बस्थ, सङ्घ अनुस्मरणको हेतुले उसको चित्त प्रसन्न तथा प्रमुदित हुन्छ।’ अनि चित्तको मलिनता पनि दूर हुन्थ्य।’ विशाले ! यसप्रकार क्रमशः उपायद्वारा मलिन चित्त परिशुद्ध हुन्थ्य।

४—“विशाले ! मलिन चित्तलाई क्रमशः उपायद्वारा परिशुद्ध

१. माधि पृ. १६७ मा जस्तै दोहन्याउनू।

गरिन्छ । विशाखे कसरी मलिन चित्तलाई क्रमशः उपायद्वारा परिशुद्ध गरिन्छ भने ? —

४-शीलानुस्मरण — “विशाखे ! यहाँ आर्यश्रावकले आफ्नो अखण्डित, अधिद्रित, निर्बागी, क्रमसहित, स्वातन्त्र्य, विज्ञप्रशंसित, दृष्टिद्वारा अपरामशित तथा समाधि संवर्तनिक शीलको अनुस्मरण गर्छ । शील अनुस्मरण गर्दा उसको चित्त प्रसन्न भई प्रमुदित पनि हुन्छ । त्यसब्बत चित्तको मलिनता दूर हुन्छ । विशाखे ! जस्तै मैलो परेको ऐनालाई क्रमशः उपायद्वारा परिशुद्ध गरिन्छ त्यस्तै हुन्छ ।

४५— “विशाखे ! कसरी मैलो परेको ऐनालाई क्रमशः उपाय-द्वारा परिशुद्ध गरिन्छ भने ? —

‘विशाखे ! तेलद्वारा, खरानीद्वारा, बुशाद्वारा तथा पुरुषको आफ्नो उत्साह र मेहनतद्वारा मैलो परेको ऐनालाई क्रमशः उपाय-द्वारा परिशुद्ध गरिन्छ । विशाखे ! यस्तैगरी मलिन चित्तलाई पनि क्रमशः उपायद्वारा परिशुद्ध गरिन्छ ।

“विशाखे ! कसरी मलिन चित्तलाई क्रमशः उपायद्वारा परि-शुद्ध गरिन्छ भने ? —

“विशाखे ! यहाँ आर्यश्रावकले आफ्नो अखण्डित, ... तथा समाधि संवर्तनिक शोलको अनुस्मरण गर्छ, शील अनुस्मरण गर्दा उसको मनमा प्रसन्नता र प्रामोद्य उत्पन्न हुन्छ । अनि उसको मनको मलिनता दूर हुन्छ ।

१. माथि जस्तै दोहन्याउनू ।

“विशाले ! यसेलाई भन्दछन् कि ‘आर्यश्रावकले शील-उपो-सथ पालन गर्छ, आर्यश्रावक शीलसंग बस्थ, शील अनुस्मरणको हेतुले उसको चित्त प्रसन्नता तथा प्रमुदित हुन्छ । अनि चित्तको मलिनता दूर हुन्छ ।’ विशाले ! यसप्रकार क्रमशः उपायद्वारा मलिन चित्त परिशुद्ध हुन्छ ।

५—“विशाले ! मलिन चित्तलाई क्रमशः उपायद्वारा परिशुद्ध गरिन्छ । विशाले ! कसरी मलिन चित्तलाई क्रमशः उपायद्वारा परिशुद्ध गरिन्छ भने ? —

५-देवतानुभरण—“विशाले ! यहाँ आर्यश्रावकले यसरी देवताको अनुस्मरण गर्छ—(१) ‘चातुर्महाराजिका भन्ने देवताहरू पनि छन्, (२) ब्रयस्त्रिश भन्ने देवताहरू पनि छन्, (३) यामा भन्ने देवता-हरू पनि छन्, (४) तुषित भन्ने देवताहरू पनि छन्, (५) निर्माण रति भन्ने देवताहरू पनि छन्, (६) परनिर्मितवशवर्ति भन्ने देवताहरू पनि छन्, (७) ब्रह्मकायिक भन्ने देवताहरू पनि छन् तथा तिनीहरूभन्दा उत्तरोत्तर देवताहरू पनि छन् । जस्तो श्रद्धाले युक्त भई ती देवताहरू यहाँबाट च्यूत भई त्यहाँ उत्पन्न भए, त्यस्तो श्रद्धा ममा पनि विद्य-मान छ । जस्तो शीलले युक्त भई ती देवताहरू यहाँबाट च्यूत भई त्यहाँ उत्पन्न भए, त्यस्तो शील ममा पनि विद्यमान छ । जस्तो श्रुतिले युक्त भई ती देवताहरू यहाँबाट च्यूत भई त्यहाँ उत्पन्न भए, त्यस्तो श्रुति ममा पनि विद्यमान छ । जस्तो त्यागले युक्त भई ती देवताहरू यहाँबाट च्युत भई त्यहाँ उत्पन्न भए, त्यस्तो त्याग ममा पनि विद्यमान

‘ठ। जस्तो प्रज्ञाले युक्त भई ती देवताहरू यहाँबाट च्यूत भई त्यहीं उत्पन्न भए, त्यस्तो प्रज्ञा ममा पनि विद्यमान छ।’ अनि उसको आफ्नो र ती देवताहरूको श्रद्धा, शील, श्रुति, त्याग तथा प्रज्ञाको अनुस्मरण गर्दा उसको आफ्नो वित्त प्रसन्न भई प्रमुदित पनि हुँछ। त्यसबाट चित्तको मलिनता दूर हुँछ। विशाखे ! जस्तै कसर भएको सून-चाँदीलाई क्रमशः उपायद्वारा परिशुद्ध गरिन्छ त्यस्तै हुँछ।

५२— “विशाखे ! कसरी कसर भएको सून चाँदीलाई क्रमशः उपायद्वारा परिशुद्ध गरिन्छ भने ? —

“विशाखे ! हरूवाद्वारा, नुनद्वारा, गेरु (नौसागर) द्वारा, ढुँगो-द्वारा, सैन(सोद्वारा) (सण्डास) तथा पुरुषको आफ्नो उत्साह र भेहनत-द्वारा कसर भएको सून चाँदीलाई क्रमशः उपायद्वारा परिशुद्ध गरिन्छ।

“विशाखे ! कसरी मलिन चित्तलाई क्रमशः उपायद्वारा परिशुद्ध गरिन्छ भने ? —

“विशाखे ! यहाँ आर्यधावकले देवताको अनुस्मरण गर्द “(१) चातुर्महाराजिका भन्ने देवताहरू छन्, १...तथा तिनीहरूभन्दा उत्तरोत्तर देवताहरू पनि छन्। जस्तो श्रद्धाले २...जस्तो प्रज्ञाले युक्त भई ती देवताहरू यहाँबाट च्यूत भई त्यहीं उत्पन्न भए, त्यस्तो प्रज्ञा ममा पनि छ।’ अनि उसको आफ्नो र ती देवताहरूको श्रद्धा, शील, श्रुति, त्याग, तथा प्रज्ञाको, अनुस्मरण गर्दा उसको आफ्नो मनमा प्रसन्नता र प्राप्तोच्च उत्पन्न हुँछ। अनि उसको मनको मलिनता दूर हुँछ।

१. माथि पृ. १७० मा जस्तै दोहन्याई पढ्नू।

“विशाखे ! यसेत्ताई भद्रदण्ड कि आर्यश्रावकले देवता-  
च्छोसथ पालन गर्छ, आर्यश्रावक देवतासंगे बस्छ, देवता अनुस्मरण  
को हेतुले उसको चित्त प्रसन्न तथा प्रमुदित हुन्छ । अनि चित्तको  
मत्तिनता पनि दूर हुन्छ । विशाखे ! यसप्रकार क्रमशः उपायद्वारा  
मत्तिन चित्त परिशुद्ध हुन्छ ।

### अरहन्त अनुकरण

“विशाखे ! अनि सो आर्यश्रावकले यस्तो पनि मनमा विचार  
गर्छ—

अष्टुशील — १— ‘अरहन्तहरू जीवनभर प्राणीहिंसा त्यागी—  
प्राणीहिंसाबाट विरत भई बस्छन् । वहाँहरू दण्ड त्यागी, शस्त्र त्यागी,  
लज्जालु, दयालु तथा सबै भूत-प्राणीहरू प्रति हितानुकम्पी भई  
बस्छन् । म पनि आज यो दिन र रातभरी प्राणीहिंसा त्यागी—  
प्राणीहिंसाबाट विरत भई बस्नेछु । दण्ड त्यागी, शस्त्र त्यागी, लज्जालु,  
दयालु तथा सबै भूत-प्राणीहरू प्रति हितानुकम्पी भई बस्छु । यो  
अङ्गद्वारा पनि मैले अरहन्तहरूको अनुकरण गरेको हुनेछ र मेरो  
हयोसथ-ब्रत पनि पालन भएको हुनेछ ।’

२— ‘अरहन्तहरू जीवनभर अदिन्नादान ( = चोरी) त्यागी  
अदिन्नादानबाट विरत भई बस्छन् । दिएको मात्र ग्रहण गर्ने, दिएको  
मात्र आकांक्षा गर्ने भई गुद्धात्मभाव लिई बस्छन् । म पनि आज, यो  
दिन र रातभरी अदिन्नादान त्यागी, अदिन्नादानबाट विरत भई

बस्नेछु । दिएको मात्र ग्रहण गन, दिएको मात्र आकांक्षा गर्ने भई शुद्धा-त्वमधाव लिई बस्नु । यो अङ्गद्वारा पनि मैले अरहन्तहरूको अनुकरण गरेको हुनेछ र मेरो उपोसथ-ब्रत पनि पालन भएको हुनेछ ।'

३- 'अरहन्तहरू जीवनभर अब्रह्मचर्य (=मंथुन) त्यागी, मंथुन धर्मबाट विरत भई, टाढा बसी तथा दूर रही ब्रह्मचारी भई बस्थन् । म पनि आज, यो दिन र रातभरी अब्रह्मचर्य (=मंथुन) त्यागी, मंथुन धर्मबाट विरत भई, मंथुन धर्मबाट टाढा बसी, दूर रही ब्रह्मचारी भई बस्नु । यो अङ्गद्वारा पनि मैले अरहन्तहरूको अनुकरण गरेको हुनेछ र मेरो उपोसथ ब्रत पनि पालन भएको हुनेछ ।'

४- 'अरहन्तहरू जीवनभर मृषावाद ( =असत्य कुरा ) त्यागी, मृषावादबाट विरत भई—सत्यवादी भई बस्थन् । बहाहरू सत्यमा आधारित, स्थीर वचन तथा विश्वसनीय कुरा गल्न् र सोकवासीहरूलाई असत्य न बोल्ने भई बस्थन् । म पनि आज, यो दिन र रातभरी मृषावाद त्यागी, मृषावादबाट विरत भई, सत्यवादी भई, सत्यमा आधारित, स्थीर वचन तथा विश्वसनीय कुरा गर्नेछु र सोकवासीहरूलाई भूटो नबोल्ने भई बस्ने छु । यो अङ्गद्वारा पनि मैले अरहन्तहरूको अनुकरण गरेको हुनेछ र मेरो उपोसथ-ब्रत पनि पालन भएको हुनेछ ।'

५- 'अरहन्तहरू जीवनभर सुरा-मेरय मद्य प्रमादस्थानलाई त्यागी - सुरा-मेरय-मद्य-प्रमादस्थानबाट विरत भई बस्थन् । म पनि

आज यो दिन र रातभरी सुरा-मेरय मद्य-प्रमादस्थानलाई त्यागी—  
सुरा-मेरय-मद्य-प्रमादस्थानबाट विरत भई बस्नेछु । यो अङ्गद्वारा पनि  
मंले अरहन्तहरूको अनुकरण गरेको हुनेछ र मेरो उपोसथ-ब्रत पनि  
पालन भएको हुनेछ ।'

६—‘अरहन्तहरू जीवनभर एक छाके हुन्छन् । रातपर्नुभन्दा  
अगाडि विकाल<sup>१</sup> भोजनबाट विरत भई बस्छन् । म पनि आज, यो  
दिन र रातभरी एकछाके हुन्छु । रातपर्नुभन्दा अगाडि विकाल भोजन  
बाट विरत भई बस्नेछु । यो अङ्गद्वारा पनि मंले अरहन्तहरूको अनु-  
करण गरेको हुनेछ र मेरो उपोसथ-ब्रत पनि पालन भएको हुनेछ ।’

७—‘अरहन्तहरू जीवनभर नृत्य गीत-बाद्य विसूक-दर्शन र  
माला-गन्ध-विलेपन-धारण-मण्डन तथा विभूषणहरू त्यागी—नृत्य-गीत-  
बाद्य-विसूक-दर्शन र माला-गन्ध-विलेपन-धारण-मण्डन तथा विभूषणहरू-  
बाट विरत हुन्छन् । म पनि आज, यो दिन र रातभरी नृत्य-गीत-  
बाद्य-विसूकदर्शन र माला-गन्ध-विलेपन-धारण-मण्डन तथा विभूषणहरू  
त्यागी—नृत्य-गीत-बाद्य-विसूकदर्शन र माला-गन्ध-विलेपन-धारण-मण्डन-  
विभूषणहरूबाट विरत भई बस्ने छु । यो अङ्गद्वारा पनि मंले अर-  
हन्तहरूको अनुकरण गरेको हुनेछ र मेरो उपोसथ-ब्रत पनि पालन  
भएको हुनेछ ।’

८—‘अरहन्तहरू जीवनभर उच्चशायन, महाशयन त्यागी—

१. मध्यान्ह समय पछि र रातपर्नुभन्दा अगाडिको समयलाई  
‘विकाल’ भन्दछन् । अ. नि. अ. क. I. पृ. ४३१.

उच्चशयन, महाशयनबाट विरत भई होचो आसनमा शयन गर्दैन—  
खाटमा वा तृणस्थरणमा । म पनि आज, यो दिन र रातभरी उच्च-  
शयन महाशयन त्यागी—उच्चशयन, महाशयनबाट विरत भई होचो  
आसनमा शयन गर्नेछु—खाटमा वा तृणस्थरणमा । यो अङ्गद्वारा  
पनि मैत्रे अरहंतहरूको अनुकरण गरेको हुनेछ र मेरो उपोसथ-ब्रत  
पनि पालन भएको हुनेछ ।'

“विशाखे ! यसरी आर्य-उपोसथ-ब्रत हुन्छ । विशाखे !  
यसरी बसेको आर्य-उपोसथ-ब्रतको फल महान् हुन्छ, महाप्रभावशाली  
हुन्छ, महाद्योतक हुन्छ र महाविस्फार पनि ।”

### दिव्य-सुख र आयु

“विशाखे ! (उपरोक्त आकारले बसेको उपोसथ-ब्रतको फल)  
कति महत्कल, कति प्रभावशाली, कति महाद्योतक तथा कति महा-  
विस्फार हुन्छ भने ? —

“विशाखे ! प्रसस्तरूपले सप्तरत्नहरू भरिपूर्ण भएको-अङ्ग,  
मगध, काशी. कोशल, बृजी, मल्ल, चेतिय, धड, कुरु, पञ्चाल,  
मत्स्य, सूरसेन, अश्वक. अवन्ती, गन्धार, तथा कम्बोज-यी  
सोन्ह महा जनपदहरूको ऐश्वर्याधिपति भई कसैले राज्य गर्दै भने,  
त्यो राज्य अष्टाङ्गयुक्त उपोसथ-ब्रत फलको अगाडि सोन्ह भागमा  
एक भाग पनि हुँदैन । कारण के त भने ? दिव्य-सुखको अगाडि  
मानुषीय राज्य-सुख कृपण ( = कौडी ) समान कैं हो ।

१— ‘विशाले ! मनुष्यहरूको पचास (५०) वर्ष चातुर्महाराजिका देवताहरूको एक दिन रात हुन्छ । यसे अनुसार तीस रातको एक महीना हुन्छ । सोही महीनाले बान्ह महीनाको एक वर्ष हुन्छ । सोही वर्षले पाँचशय (५००) वर्षहरू चातुर्महाराजिका देवताहरूको दिव्य-आयु प्रमाण हुन्छ । विशाले ! यहाँ कुनै स्त्री वा पुरुष अष्टाङ्गयुक्त उपोसथ-शील पालन गरी, शरीरत्यागी मृत्युपछि चातुर्महाराजिका देवतोकमा पनि उत्पन्न हुन सक्छ । यसे कुरालाई ध्यानमा राखी मानुषीय राज्य-सुख, दिव्य-सुखको अगाडि कृपण समान भनिएको हो ।

(२) “विशाले ! मनुष्यहरूको शय (१००) वर्ष त्रयस्त्रिश देवताहरूको एक दिन-रात हुन्छ । यसे अनुसार तीस रातको एक महीना हुन्छ । सोही महीनाले बान्ह महीनाको एक वर्ष हुन्छ । सोही वर्षले एक हजार (१०००) वर्षहरू त्रयस्त्रिश देवताहरूको दिव्य-आयु प्रमाण हुन्छ । विशाले ! यहाँ कुनै स्त्री वा पुरुष अष्टाङ्गयुक्त उपोसथ-शील पालन गरी, शरीर त्यागी मृत्युपछि त्रयस्त्रिश देवतोकमा पनि उत्पन्न हुन सक्छ । यसे कुरालाई ध्यानमा राखी मानुषीय राज्य-सुख-लाई...कृपण समान भनिएको हो ।

(३) “विशाले ! मनुष्यहरूको दुइशय (२००) वर्ष यामा देवताहरूको एक दिन-रात हुन्छ । यसे अनुसार तास रातको एक महीना हुन्छ । सोही महीनाले बान्ह महीनाको एक वर्ष हुन्छ । सोही वर्षले दुइ हजार (२०००) वर्षहरू यामा देवताहरूको दिव्य-आयु

प्रमाण हुन्छ । विशाखे ! यहाँ कुनै स्त्री वा पुरुष अष्टाङ्गयुक्त उपोसथ-शील पालन गरी, शरीर त्यागी मृत्युपछि यामा देवलोकमा पनि उत्पन्न हुन सक्छ । यसं कारणलाई ध्यानमा राखी मानुषीय राज्य-सुखलाई...कृपण समान भनिएको हो ।

४— “विशाखे ! मनुष्यहरूको चारशय (४००) वर्ष तुषित देवताहरूको एक दिन-रात हुन्छ । यसं अनुसार तीस रातको एक महीना हुन्छ । सोही महीनाले बाह्य महीनाको एक वर्ष हुन्छ । सोही वर्षले चारहजार (४०००) वर्षहरू तुषित देवताहरूको दिव्य-आयु प्रमाण हुन्छ । विशाखे ! यहाँ कुनै स्त्री वा पुरुष अष्टाङ्गयुक्त उपोसथ शील पालन गरी, शरीर त्यागी मृत्युपछि तुषित देवलोकमा पनि उत्पन्न हुन सक्छ । यसं कारणलाई ध्यानमा राखी मानुषीय राज्य-सुखलाई...कृपण समान भनिएको हो ।

५— ‘विशाखे ! मनुष्यहरूको आठशय (८००) वर्ष निर्माण-रति देवताहरूको एक दिन-रात हुन्छ । यसं अनुसार तीस रातको एक महीना हुन्छ । सोही महीनाले बाह्य महीनाको एक वर्ष हुन्छ । सोही वर्षले आठहजार (८०००) वर्षहरू निर्माणरति देवताहरूको दिव्य-आयु प्रमाण हुन्छ । विशाखे ! यहाँ कुनै स्त्री वा पुरुष अष्टाङ्गयुक्त उपोसथ-शील पालन गरी, शरीर त्यागी मृत्युपछि निर्माणरति देवलोकमा पनि उत्पन्न हुन सक्छ । यसं कारणलाई ध्यानमा राखी मानुषीय राज्य सुखलाई...कृपण समान भनिएको हो ।

६— “विशाखे ! मनुष्यहरूको सोहृशय (१६००) वर्ष पर-

निर्मितवशवर्ती देवताहरूको एक दिन-रात हुन्छ । यसे अनुसार तीस रातको एक महीना हुन्छ । सोही महीनाले बाह्य महीनाको एक वर्ष हुन्छ । सोही वर्षले सोन्ह हजार (५६०००) वर्षहरू परनिर्मित वशवर्ती देवताहरूको दिव्य आयु प्रमाण हुन्छ । विशाखे ! यहाँ कुनै स्त्री वा पुरुष अष्टाङ्गयुक्त उपोसथ शील पालन गरी, शरीर त्यागी मृत्युपक्षि परनिर्मितवशवर्ती देवलोकमा पनि उत्पन्न हुन सक्छ । यसे कारणलाई ध्यानमा राखी मानुषीय राज्य-सुखलाई दिव्य-सुखको अगाडि कृपण समान भनिएको ।”

१- “पाणं न हव्ये<sup>१</sup> न च दिन्नमादिये<sup>२</sup>,  
मुसा न भासे न च मञ्जपो सिया ।  
अब्रहाचरिया विरमेय्य मेथुना,  
रत्ति न भुञ्जेय्य विकाल भोजनं ॥

२- “मालं न धारे<sup>३</sup> न च गन्धमाचरे,  
मञ्चे छमायं व सयेथ सन्थवे ।  
एतं हि अटुङ्गिकमाहु पोसथ,  
बुद्धेन दुक्खान्तगुना पकासितं ॥

१. सिहलमा : ‘हाने’ ।

२. स्याम र रोमनमा : ‘चादिन्नमादिये’ ।

३. स्याम र रोमनमा : ‘धारये’ ।

३- “चन्दो च सुरियो<sup>१</sup> च उभो सुदस्सना,  
ओभासयं<sup>२</sup> अनुपरियन्ति<sup>३</sup> यावता ।  
तमोनुदा ते पन अन्तलिक्खणा,  
नभे पभासन्ति दिसाविरोचना ॥

४- “एतस्मि<sup>४</sup> यं विज्जति अन्तरे धनं,  
मुत्ता मणि वेलुरियं च भद्रकं ।  
सिङ्गी सुवण्णं अथवा पि कञ्चनं<sup>५</sup>,  
यं जातरूपं हटकं ति वुज्जति ॥

५- “अदृङ्गपेतस्स उपोसथस्स,  
कल पि ते नानुभवन्ति सोलसि ।  
चन्द्रप्पभा तारगणा च<sup>६</sup> सञ्चे ॥

६- “तस्मा हि नारी च नरो च सीलवा,  
अदृङ्गपेतं उपवस्तुपोसथं ।  
पुब्बानि कत्वान सुखुद्रयानि,  
अनिन्दितो सम्मुपेति ठानं’ ति ॥”

१. स्याममा : ‘सूरो’ ।

२. स्याममा : ‘ओभासयन्ता अनुयन्ति’ ।

३. स्याममा: ‘एतम्हि’ ।

४. ऐ. ‘कञ्चन’ ।

५. ऐ. र रोमनमा: ‘च’ ।

अर्थ—

१— “प्राणीहिसा न गर, अदिनादान (=चोरी, न गर, मृषावाद न बोल र मद्यपान पनि न गर)। मैथुन छाडी, अब्ज्ञाकर्यलाई त्यागी देऊ, विकालमा र रातमा भोजन न गर।

२— “माला न लगाऊ, सुगन्ध पनि न लगाऊ, खाटमर वा भुइँमा मात्र सुत। यसेलाई अष्टाङ्गयुक्त उपोसथ मन्दक्षत् भनी दुःखान्त गर्नु भएका बुद्धले प्रकाशित गर्नु भएको हो।

३— “रात्रिरी देखिने चन्द्र र दूर्यु दुवले अन्धकार नाश गरी आभा प्रकाशपार्द, चारेतिर विचरण परी जटिसम्प्रभ आकाशमर उज्यालोपारी विशानुदिशा तेजिलो पाठ्यन्—

४— “त्यस मित्र जे जति मोती, मणी, वंदूर्य (=स्वाल) आदि धनहरू पाइन्दछन्; जे जति सुवर्ण तथा काञ्चन विशेषता र चाँडी तथा चाँडीको विशेषता पाइन्दछन्—

५— “अष्टाङ्गिक उपोसथ व्रतको अवाडि सोन्ह भस्मगमय एक भाग जति पनि तिनीहरू हुँदैनन्; न त चन्द्र प्रभा सर्हत सबै तारगमण नै।

६— “त्यसेले अष्टाङ्गिक उपोसथ व्रत पालन गरी नरनारीहरू गोलबान् होऊन्। ताकि सुखदायी पुण्यकार्य गरी, अनिनिक्त अर्द्ध स्वर्गलोकमा पुग्न सकुन्।”

x

x

x

## मूल दृढ़—

### १६— जतिप्रेम उति दुःख

यस्तो मैले सुने ? ।

एक समय भगवान् आवस्तीस्थित मृगारमाताको पूर्वाराम प्रासादभा बस्नुभएको थियो ।

तथसमय विशाखा मृगारमाताकी प्रिय तथा सान्है मनपनै नाति-नीको मृत्युभयो । अनि विशाखा मृगारमाता भिजेको बस्त्र र भिजेको केश सहित दिनको मध्याह्न समयमै जहाँ भगवान् हुनुहुन्थ्यो तथहाँ गइन् । तथहाँ पुणेपछि भगवान्लाई अभिवादनगरी एक छेउमा बसिन् । एक छेउमा बसेको विशाखा मृगारमातासेंग भगवान्ले सोच्नु भयो —

“उपासिके ! आज कहाँबाट दिनको मध्याह्न समयमै भिजेको बस्त्र र भिजेको केश सहित यहाँ आएकी ?”

“मन्ते ! मेरो अति प्रिय तथा सान्है मनपनै नातिनीको मृत्यु भयो । त्यसेंले म भिजेको बस्त्र र भिजेको केश सहित दिनको मध्याह्न समयमै यहाँ आएकी हुँ ।”

“विशाले ! के तिमी, यस श्रावस्तीमा जति मानिसहरू थन् ?  
उति पुत्रहरू तथा नाति-नातिनीहरू चाहन्छयौ ?”

“भगवान् ! चाहन्छु । यस श्रावस्तीमा जति मानिसहरूथन्  
उति नै पुत्रहरू तथा नाति-नातिनीहरू चाहन्छु ।”

“विशाले ! यस श्रावस्तीमा दिनका कति मानिसहरू  
मर्ठन् नि ?”

“भन्ते ! यस श्रावस्तीमा दिनको दशजना मानिसहरू पनि  
मर्ठन् नौजना पनि मर्ठन्, अठजना पनि मर्ठन्, सातजना पनि मर्ठन्,  
अजना पनि मर्ठन्, पाँचजना पनि मर्ठन्, चारजना पनि मर्ठन्, तीन  
जना पनि मर्ठन्, दुइजना पनि मर्ठन् र एकजना मानिस बाच  
पनि मर्ठ । भन्ते ! श्रावस्तीमा कहीलये पनि मानिस मर्ने खालि हुन्न ।”

“विशाले ! त्यसोभएवेखि के तिमी कुनै पनि दिन सुकेको बस्त्र,  
सुकेको केश भएकी हुन मक्खयौ त ?”

“भन्ते ! सविदिन । भन्ते ! अहिहात्यो, मत्वाई त्यतिका पुत्रहरू,  
त्यतिका नाति-नातिनीहरू चाहिन्नन् ।”

“विशाले ! जसलाई शय प्रेम हुन्छ, उसलाई शयनै हुँस्तु

१ श्रावस्तीमा ७ कोटी जनसंख्या छ । धम्म. अः क. पृ ४७१:  
बिसाखायतत्त्व ।

हुन्छ । जसलाई नब्बे प्रेम हुन्छ, उसलाई नब्बेने दुःख हुन्छ । जसलाई असी प्रेम हुन्छ, उसलाई असीने दुःख हुन्छ । जसलाई सतरी प्रेम हुन्छ, उसलाई सतरीने दुःख हुन्छ । जसलाई पचाप प्रेम हुन्छ, उसलाई पचासने दुःख हुन्छ । जसलाई चालीस प्रेम हुन्छ, उसलाई चालीस ने दुःख हुन्छ । जसलाई तीस प्रेम हुन्छ, उसलाई तीस ने दुःख हुन्छ । जसलाई बीस प्रेम हुन्छ, उसलाई बीस ने दुःख हुन्छ । जसलाई दश प्रेम हुन्छ उसलाई दशने दुःख हुन्छ । जसलाई नौवटा प्रेम हुन्छ, उसलाई नौवटाने दुःख हुन्छ । जसलाई आठवटा प्रेम हुन्छ, उसलाई आठवटा दुःख हुन्छ । जसलाई सातवटा प्रेम हुन्छ, उसलाई सातवटा दुःख हुन्छ । जसलाई छवटे दुःख हुन्छ । जसलाई पाँचवटा प्रेम हुन्छ, उसलाई पाँचवटा दुःख हुन्छ । जसलाई चारवटा प्रेम हुन्छ, उसलाई चारवटा दुःख हुन्छ । जसलाई तीनवटा प्रेम हुन्छ, उसलाई तीनवटे दुःख हुन्छ । जसलाई दुइवटा प्रेम हुन्छ, उसलाई दुइवटे दुःख हुन्छ । जसलाई एउटै प्रेम हुन्छ, उसलाई एउटे मात्र दुःख हुन्छ । जसलाई प्रेमनै छैन, उसलाई दुःख पनि छैन, शोक पनि छैन, तया उनी शोकसम्भाविलापबाट दूर हुन्छ भनी भन्दछु ।”

अनि यसै कारणलाई बुझनु भई भगवान्‌ले त्यसबेला निम्न  
उदान प्रकट गर्नुपर्यो—

१— “ये केचि सोका परिदेविता वा,  
दुख्खा च लोकस्मिमनेकरूपा ।

पियं पटिच्चपभवन्ति एते,  
पिये असन्ते न भवन्ति एते ॥

२- “तस्मा हि ते सुखिनो वीतसोका,  
येसं पियं नर्थि कुहिच्चिलोके ।  
तस्मा असोकं विरजं पत्थयानो,  
पियं न कयिराथ कुहिच्चिलोके’ ति ॥”

आर्थ—

१- “प्रेमको कारणले गर्दा यो लोकमा मानिसहरूलाई अनेक-  
रूपले शोक, विलाप आदि अनेकरूपका दुःख हुन्छ, प्रेम न भएदेखि  
क्षी जम्मै हुँदैनन् ।

२- “जसको यो लोकमा कसंसंग प्रेम हुँदैन, उनीहरू सोहो  
कारणले शोक रहित भई, सुखी रहन्छन् । अतएव रागरूपी रजबाट  
मुक्तभई वीतशोकी हुन चाहनेले यो लोकमा कसंसंग प्रेम नगर्न् ।”



## ३. खुज्जुत्तरा उपासिका

### परिचय

बुद्धधर्मको इतिहासमा गृहस्थिनी उपासिकाहरूमध्ये खुज्जुत्तरा उपासिकाले बहुश्रुत तथा प्रजाको क्षेत्रमा विशिष्ट स्थान प्राप्तगरेको विद्वन् । कौशम्भीवासी<sup>१</sup> घोषित वा घोषक श्रेष्ठीको भुलगृहमा एक धार्मिको कोखमा उनको जन्म भएको थियो । उनको नाम ‘उत्तरा’ थियो<sup>२</sup> ।

खुज्जुत्तरा उपासिकाकोबारेमा केही कुरा उल्लेख गर्नुभन्दा बगाडि, सर्वप्रथम, घोषक श्रेष्ठीको सम्बन्धमा केही पर्छिकरण दिनु आवश्यक ठान्दछु ।

### Dhammapotapatti

बुद्धभगवान्को समयमा कौशम्भी नगरमा घोषक, कुकुट, तथा पावारिय भन्ने तीनजना नामी सेठहरू थिए<sup>३</sup> । यिनीहरूमध्ये घोषक

१. प्राचीन कौशम्भीलाई वर्तमान भारतको इलाहाबादबाट करीब

३० माइल पश्चिम यमुना नदीको किनारास्थित ‘कोसम’

भन्ने गाउँलाई निर्धारण गरिएको छ । G.D. पृ. ९६

२. इति. बु. अ. क. पृ. २३: निदानवर्णना ।

३. हेर. बु. रा. पृ. ४१९, ४२७

श्रेष्ठीको उत्पत्ति तथा उनी कसरी कौशम्बी नगरको श्रेष्ठी भए भन्ने सम्बन्धमा र उनको जीवनमा घटेका केही घटनाहरू यहाँ उल्लेखनीय छन् ।

घोषकको जन्म कौशम्बीवासी एक गणिकाको कोखना भएको कुरा अंगुत्तरनिकाय र धम्मपद अर्थकथाहरूमा<sup>१</sup> समुलेख भएको पाइः<sup>२</sup> ।

छोरा जन्मेको देखो गणिकाले उसलाई सडकको कर्सिगर फाल्ने ठाउंमा फाल्न लगाएपछि वालकलाई कौवाहरूले घेरी राखे । त्यसबेला कौशम्बी सेठको एक कर्मचारी सेठको घरमा जान लागि-रहेको देलामा उसले बाटोमा कौवाहरूको बथान देखो “के रहेछ” भनी हेर्दा भख्नरे जन्मेको एक वालक देखो, पुत्रस्नेह उत्पन्न गरी वालकलाई आपनो घरमा लायो<sup>३</sup> । उसको नाम ‘घोषक’ थियो ।

त्यसबेला कौशम्बिक सेठ पनि राजाको चाकरीबाट फर्कि-रहेको थियो र उसले बाटोमा एक ज्योतिषी पुरोहित ब्राह्मण सेटचो ।

१. अं. नि. अ. क. I. पृ. २२८ : एककनिपात; धम्म. अ. क.

पृ. ८७ : उदेनकथाको घोषकवत्थु ।

२. हेर. बु. रा. पृ. ४२५-२६

३. अं. नि. अ. क. I. पृ. २२८; धम्म. अ. क. पृ. ८७ मा कौशम्बी सेठको कर्मचारी भन्ने कुरा उल्लेख भएको देखिदैन ।

अदि उनीसंग उसले “पुरोहित बाजे ! आज, नक्षत्रको के हाल खबर छ नि, नक्षत्र योग कस्तो छ त ?” भनी सोध्दा उनले त्यहीं बसी औला गिन्तीगरी नक्षत्र योग विचार गरी भने —

“भो सेठ ! आज जन्मने बालक यस नगरको सेठ हुनेछ ।” त्यस समय सेठकी धर्मपत्नी गमिणी थिई र भरे-भोलि भएकी थिई । त्यसैले हतारो हतारो गरी सेठ घरफर्को पत्नी सुत्केरी भइकी भइन भन्ने जान्न चाहन्थ्यो । पत्नी सुत्केरी भइनसकेकीले उसको मनमा यस्तो कल्पना उठायो —

“नगरमा आज कसेको घरमा बालक जन्मेको पाएमा मैले उसलाई त्याउने छु र पछि मेरो पनि छोरे जन्मेमा त्यसलाई मार्न लगाउने छु । अनि मेरे छोरो यस नगरको सेठ हुनेछ । केही भएर छोरी पाएमा उसलाई मेरो छोरी दिई आपनै घरमा राख्ने छु ।”

यस्तो सोची उसले त्यस दिन जन्मेको बालक खोजी गर्ने पठायो । संयोगवश आपने कर्मचारीको घरमा त्यसेदिनमा जन्मेको बालक पाई, उसलाई एकहजार कार्बाणि दिई सो बालक आपनै घरमा ल्याई राख्यो ।

केही दिनपछि सेठकी पत्नीले छोरा जन्माई । त्यसपछि सेठले त्यो बालकलाई भार्ने संकल्प गन्यो । त्यो बालक नभएमा आपनै बालक नगरको सेठ हुनेछ भन्ने विश्वास लियो । यसै पापसंकल्पको हेतुले उसले घोषक बालकलाई मार्ने निश्चय गन्यो ।

सङ्कल्प अनुसार काम गरिन्छ । खराब सङ्कल्प भए खराब काम, असल सङ्कल्प भए असले काम गरिन्छ । त्यसेले धर्मपदमा<sup>१</sup> सबै कर्मको मूलकारण भन नै हुन्छ भनी भनिएको हो । बुद्धिमानीले पापसङ्कल्पलाई ‘पापसंकल्प’ भनी जानी त्यसबाट मुक्त हुने सद्प्रयत्न गर्दै र मूर्खले पापसंकल्पलाई ‘पापसंकल्प’ भनी बुझन नसकी पाप-संकल्पमै डुडै जान्छ ।

### हत्याको घड्यन्त्र

(१) पापमा हुन्ने चित्त प्रवृत्ति भएको कौशल्मिक सेठुले घोषक वालकलाई मानेनै नै नियत गरी, एक दिन आफ्नी काली<sup>२</sup> भन्ने दाशी-लाई अहाई सर्वप्रथम गोठको द्वारनिर छाडन लगायो । तर सो घोषक वालकले अधित्तो जन्ममा कुष्कुर हुँदा एक प्रत्येक बुद्धको निकं हेरविचार गरेको थियो र प्रत्येक बुद्ध प्रति उ अधिक स्नेह राख्दैयो । त्यसेको प्रभावले उ देवलोकमा उत्पन्न भई, त्यहाँबाट च्यूत भई, यहाँ मनुष्यलोकमा जन्मेको हो<sup>३</sup> । उसको कर्म बल असाध्य बलियो थियो ।

१. यमकवग्गो गाथा १.

२. धर्म. अ. क. पृ. ८८.

३. अ. नि. अ क. I. पृ. २२७; धर्म. अ. क पृ. ८६ : घोषक-वस्थु ।

गोठको ढोका खोल्दा, अरु अरु दिनमा भए गोठका ठूला ठूला गाई गोरुहरु सबभन्दा पछि निस्कन्थे । तर त्यसदिन गोठको ढोका खोल्ने बित्तिकं, गोठको सबभन्दा ठूलो गोरु बाहिर निस्को सो वालकलाई आरक्षा गर्दै हजारौं गाई गोरुहरुको घटका खाएर पनि अडिग भई, निश्चल भई त्यहीं ने देलोनिर उभिइ रह्यो । गोठालोले देखी, आश्रय मानी “आज यो गोरु किन सबैभन्दा पहिले निस्की देलोनिर सबैलाई असजिलो पार्दै उभिइरहेको होला !” मनी हेर्न जाँदा गोरुको टाडमनी एक दुधे वालक देखी, विश्मित भई “यो वालकको प्राण बचाउन यसरी उभिरहेको रहेछ” मने बुझी वालक प्रति स्नेह उत्पन्न गरी, वालकलाई घरमा लायो ।

( २ ) जब सेठले वालक नमरेको र उसलाई गोठालोले आफ्नो घरमा लगेको खबर सुन्थो अनि उसले गोठालोलाई एकहजार कार्षा-५ण दिई पुनः वालकलाई आफ्नो घरमा ल्यायो । समय बित्दै गएपछि पुनः एक दिन सेठले अर्को उपाय सोच्द सोही काली दाशीलाई अहाई वालकलाई मसानमा छाडन लगायो ।

त्यस दिन आफ्ने अजपाल सोही मसानतिर बोका, बाख्राहरु चराउन गयो । बाख्राहरु मध्येबाट एउटा ठूलो बाख्राले सो वालक भएको ठाउंमा गई, घुँडामारी टाडमनी वालकलाई राखी दूध खवाई हजारौं बोका र बाख्राहरुको कुत्थाइबाट वालकलाई बचायो । सबै बाख्राहरु चर्दै गएर पनि उ त्यहीं ने घुँडामारी बसि ने रहेको देखो, अजपाल गई हेर्दा वालकलाई दूध खवाइरहेको देखी बडो बाल्यमानी वालकलाई आफ्नो घरमा लग्यो ।

(३) सेठले केरि पनि वालक बाँचिनं रहेको मात्र नभई उसलाई अपनै अजपालले आपनो घरमा लगी पालिराखेको खबर सुनी, उसलाई पनि एकहजार काषार्पण दिई वालक फिर्ता ल्यायो ।

पापचेतनाद्वारा गरेको काम सफल नभएकोले उसको मनमा कृत् कृत् डाह भयो र मूढतावस कृत् उत्तरोत्तर उसको चिन्ता बढँदै गयो । पाप गर्ने मूर्खहरूको चित्तवृत्ति दिनपरदिन पापमै रमाए जस्तै पुण्य गर्ने पुण्यात्माहरूले पापबाट आफ्नो चित्तलाई हटाई पुण्यमै लगाउन थाल्यन् । तर कौशम्बिक सेठ माथिल्लो श्रेणीको भएको हुँदा उसले एकमाथि अर्को दरुण ढपाय सोच्दै वालकलाई गाडा ल्याउने बाटोमा कुलचाउनकोनिमित्त राख्न पठाउने अडोट गङ्यो । यसै संकल्प अनुरूप उसले एक दिन, हजारौं गाडाहरू ल्याउने बाटोमा अर्थात् गाडाजाने लोगमा राखिदिनकोनिमित्त काली दाशीलाई अहायो । बिहानको भोर नहुँदै सो बाटोमा शयकडौं गाडाहरू आए । जब सो वालक भएको ठाउँनिर पुण्यो अनि गाडाको दुवै गोरुहरू कत्ति पनि ढेग चलेनन् । गाडीवानहरूले गोरुहरूलाई धेरे कुटे, चुट्टन सम्म चुटे, सासना गरे तैपनि गोरुहरूका खुटाहरू कीला ठोके जस्तै अएका थिए । गाडीवानहरूले बेस्करी चुटेपछि गोरुहरू कृत् भुइंसा टासिएका जस्तै गरी थुच्चक बसिदिए । गोरुहरू नार्न अनेक कोशिस गर्दागर्दै उच्चालो भएर आयो । आकाशमा सूर्यको कीरण देखिन थाले-पछि गाडीवानहरू ‘आज यी गोरुहरू किन छिटाहा भई बसेका होलान्’ भनी यता उता हेरी अगाडिपट्टि हेन जाँवा एक वालक-लाई देखे । अनि गाडीवानहरूले गोरुको प्रकृया देखी विशिष्ट भई-

“घन्य ! घन्य !! यी गोरुहरु !!!” भन्दे उनीहरूले सो वालक लिएर गए । यस्ते दंवी शक्तिलाई नै कर्मशक्तिको प्रभाव भन्दछन् ।

(४) डता सेठले फेरि पनि वालक नमरेको खबर सुनी उसको मनमा क्न् क्न् डाह र ईर्ष्या बढेर आयो । फेरि गाडीचानसेंगबाट एकेहजार कार्बण्य दिई घोषकलाई फर्काएर त्यायो । सेठहरूकोनिमित्त सो वालक आँखाको छारो समान हुन थाल्यो । व्यर्थमा वालक मानै मनोदृति क्न् क्न् बढ्दै गयो, मन पोल्न थाल्यो । तंपनि उपाय सोचन छाडेको थिएन र भीरबाट खसालि दिउँ भन्ने विचार गरी एक दिन, सोही दाशीलाई अहाई भीरबाट खसाल्न पठायो । किन्तु वालकको कर्मशक्ति यत्तिको बलियो यियो कि त्यहाँबाट खसाल्दा एउटा बाँसको झाँडमा परी मानो कुनै झोलीमा राखे जस्तै गरी त्यहीं काँडमा अड्ययो । त्यसै दिन बाँसको काम गर्ने मानिसहरू बाँस काट्न जाँदा झाँडबाट आएको वालकको आवाज सुनी हेर्दा एक वालक देखी, खुशी भई उसलाई लिएर भए ।

(५) यो खबर सुनी सेठको मन क्न् पोल्न थाल्यो । के गरीं कसो गरीं भई वालकलाई सोळो आँखाले पनि हेर्न सकेन । यसलाई न मारेसम्म आपनो वालक नगरको सेठ हुन सक्ने छैन भन्ने तिर मात्र विचार गई, ईर्ष्याले जलो जे गरेर भएपनि यसलाई नमारी छाडने छैन भन्ने माबना क्न दरिखो पाएयो । त्यसपछि उसले क्न भयानक द्वयाय सोच्यो ।

सेठको एक विश्वासी कुहाले साथी यियो ? उसलाई भनो

वालकलाई मार्न लगाई, अवालमित्र हाली पोलिदिने दानवी विचार गन्यो । अनि उसले कुह्याले कहाँ गई भन्यो—

“साथी ! आज म तिमीकहाँ एक विश्वासको कुरा गर्न आएको हुँ । मेरो घरमा एक कुजात वालक छ । उसलाई काटी तिझ्रो अवाल पोल्ने बेलामा त्यसमित्र हाली भष्म पार्न परेको छ ।”

सेठको कुरा सुनी कुह्यालेले दुबै हातने कान बन्द गरी “अहो, यस्तो काम कसरी गर्ने !” भन्दै डराउन थाल्यो ।

यस्तो भन्दा सेठले उसलाई फकाई एकहजार कार्षपणको थैली अगाडि राखि दियो । एक हजारको थैली देख्ने बित्तिकै कुह्यालेको मन फब्द्यो र “त्यसो भए, फलाना दिनमा मेरो अवालमा भाँडा पोलिने छ, त्यस समय वालकलाई पठाइ दिनुहोस्” भनी कुह्यालेले सुस्तरी जवाफ दियो ।

त्यसपछि कुह्यालेको अवालमा आगो राह्ने दिनमा सेठले घोषकलाई बोलाई भन्यो— “पुत्र ! तिमी आज फलाना हाम्रा साथीको घरमा गई ‘बाबुले भनेको काम गरिवेऊ’ भनी भन्न जाऊ” भनी पठायो ।

उनीहरूका बीच यस्तो कुरा भएको थियो कि सो दिनमा पठाइने वालकलाई काटी अवालमित्र हाली आगो लगाइ दिने ।

घाम छुलिक्ने बेलामा सेठले घोषकलाई कुह्यालेको घरमा जाने काम अहायो । बिचरा सीधासाधा घोषक वालकको, मृत्युको द्वार

आज कुहालेको घर हुन गयो । बाटोमा उसले आपनो सदे भाई भनी हैं संझी राखेको सेठको छोरालाई भेट्दो । उत्थानी गुच्चा खेलिरहेको थियो । दाइचाहिलाई देखेर उसले भन्यो—

“भो दाइ ! दिनभरी गुच्चा खेली रोटीहरू मैले जम्मे हारें । एउटा पनि रोटी जित्न सकिन । अतएव मेरोनिमित गुच्चा खेलि देऊ ।”

अनि घोषकले भन्यो— “माई ! मलाई बाबुले कुहालेकहाँ गएर आऊ भनी काम अन्हाएको छ । म खेल्न सकिदैन ।”

“भो दाइ ! त्यसे न भन । तिमी गुच्चा खेल्न शिषालु छो । मलाई रोटी जिताइ देऊ । बरू म कुहालेकहाँ गई बाबुले अन्हाएको काम गरेर आउने छु ।”

Dhamma.Digital

भाइ चाहिने सारै जिद्दी गरेपछि घोषकले उसलाई भन्यो—

“त्यसो भए, तिमी त्यहाँ गई ‘मेरो बाबुले भनेको काम गरि-देऊ’ भनी कुहालेलाई भनी आऊ ।”

अनि सो वालक दाइचाहिको कुरा मुनी साँझ पछि सरासर कुहालेको घरमा गयो । कुहालेले सो वालक आउनासाथ उसलाई दुइ टुक्रापारी, काट्कुटपारी माटोको झाडामा राखी, अबाल भित्र हाली हत्तरपत्त आगो लगाइ दियो ।

उता घोषक कुमारले गुच्चा खेली धेरै रोटी जियो । माई आउला भनी धेरैबेरसम्म बाटोमा पर्खिरह्यो । साँझपरी सकदम पनि ॥

भाइचाँहि फक्केर नआएकोले उ कुह्यालेको घरतिर हेन गयो । उसलाई त्यहाँ न देखेपछि “घर फक्कि सबयो होला” भन्ने विचार गरी आफू पनि सरासर घर फक्यो ।

टाढेबिं घोषक फक्किरहेको देखो कौशम्बिक सेठ चकित भई घोषकलाई “किन तै कुह्यालेकहाँ न गएको ? जा तुरुन्त फर्को !” भन्दै गालि गर्दै हप्काउँदा घोषकले विनम्रताषुवंक आफू गइरहेको बेलामा भाइचाँहिले आफूलाई बाटोमा देखी उसले सारै जिदी गरेको हुँदा आफू गुच्छा खेली उ कुह्यालेकहूँ गएको कुरा सुनाउने बित्तिकै आपनो ज्यू भरी तातो पानी खन्याइदिएको जस्तो भई, पसिना बघाउँदै सेठ दगुर्दै कुह्यालेको घरमा गयो । टाढे देखि सेठ चिच्याउँदै “पख् पख्” भन्दै कराउँदै कुह्यालेको घरमा आएको देखी कुह्यालेले “धेरै हल्ला नगर्नुहोस्, काम जस्तै सिद्धिसकेको छ” भनी सेठलाई सुनाउने बित्तिकै सेठ त्यहीं नै बेहोस भयो । त्यहाँ देखि उसको चित्त र मगज बिप्री पागल हुन थाल्यो । त्यसपछि चाल्नी जस्तै हृदय लिई सेठ घर फक्यो ।

त्यसले धम्मपदमा दण्डरहित तथा दोष रहित प्राणीलाई हिसागर्नेलाई दश कारणहरूमध्ये कुनैत कुनै एक कारण यसै जन्ममा ओग्नुपछि भनी भनेको हो—

- (१) “यो दण्डेन अदण्डेषु, अप्पदुड्हे सु दुस्सति ।  
दसन्नमव्यतरं ठानं, खिप्पमेव निगच्छति ॥
- (२) “वेदनं फूलं जानि, सरीरस्स च भेदनं ।  
गृहक वा पि आबाधं, चित्तक्लेपं व पापुणे ॥
- (३) “राजतो वा उपसगं, अवभक्खाणं व दाहणं ।  
परिक्खयं व बातीनं, भोगानं व पभङ्गरं ॥
- (४) “अथ चस्स अगारानि, अग्गि डहति पावको ।  
कायस्स भेदा दुष्पव्यो, निरयं सोपपञ्जती’ ति ॥”

अर्थ—

Dhamma.Digital

१-४ “जसले दण्डरहित निर्देषी प्राणीलाई दण्ड दिन्छ वा दोष  
समाउँछ, उसले दश कारणहरूमध्ये कुनैन कुनै एक कारण छिए  
भोग्नु पछं— (१) टाउको दुख्ने आदि तोब्र वेदना, (२) केहीन केही  
प्रकारको हानी, (३) अंग भंग वा जीवन नाश, (४) तोब्र रोग, (५)  
चित्तविक्षेप वा बौलाहापन, (६) राजदण्डादिको भय, (७) कठोर  
निन्दा वा उपहास, (८) नाता कुटुम्बहरूको हानी, नोकसानी, (९)  
भोगसम्पत्तिको हानी नोकसानी तथा (१०) घरमा आगलागी । त्यस्तो  
भूर्ज पुरुष मृत्युपछि नक्मा पनि उत्पन्न हुन्छ ।”

(६) चित्तविक्षेप भएर बहुलाहा जस्तो हुँदा पनि कौशल्यिक सेठको विचारधारामा कुनै परिवर्तन आएन । उसको भन पापचेतनाले परिएको थियो । आपनो प्राण छउउज्जेनसम्म कुविचार गन्न थोडेन । मानें षड्यन्त्र गर्दा गर्दै घोषक कुमार पनि तन्नेरी हुँदै आयो ।

फेरि एक दिन, सेठले घोषकलाई टाढाको एक आपनो गाउँमा पठाई मार्न लगाउने विचारले प्रेरित भई, आपनो गाउँको मुखियलाई एक पत्र लेखी घोषकको तुनामा बाँधी, उसलाई त्यहाँ पठायो । घोषक विचार फेरि आपने मृत्युको मन्देश आफ्नेले खोकी सो गाउँमा गयो । एकदिनमा सो गाउँमा पुग्न नसक्ने भएकोले घोषकले सेठसँग विनम्रतापूर्वक बाटोखर्च माग्न्यो । सेठले उसलाई “बाटोखर्च चाहिदंन । फलाना गाउँमा एक सेठको घर छ । उनी हास्रा साथी हुन् । अतएव उनके घरमा एकरात बास बसी भैलिपल्ट जाऊ” भने भन्यो ।

*Dhamma.Digital*

सीधासाधा तथा आज्ञाकारी घोषक सो गाउँमा पुगेपछि सेठको घर खोज्दै गयो । त्यसबेला सो सेठ दान्ही बनाउँदै थियो । घोषकले सो सेठको घर पत्तोलगाई त्यहाँ गई सेठलाई नमस्कार गन्यो । सेठले उसंग कहाँबाट आएको ह्वौ र कसको छोरा ह्वौ मनी सोधेपछि घोषकले सबै वृत्तान्त बतायो । सेठ बडो खुशी भयो ।

सो सेठकी पन्द्र सोन्ह वर्षको एक सुन्दरी छोरी थिई । त्यस बेला उसकी नोकरी फूल किन्न घरबाट बाह्र जान लायेको छैखो, सेठले उसलाई बोलाई घोषकलाई बस्ने कोठा इत्यादि तथार पार्न अन्हायो । सेठले अन्हाएको काम गरिसकेपछि उ फूल किन्नी कर्कंदा

सेठकी छोरीले उसलाई “किन अबेरगरी आएकी ?” भनी हप्काउदे गालि गरी । अनि उसले अबेर भएको कारण सबै सुनाई ।

“घोषक” भन्ने नाडै सुन्ने वित्तिकं कुमारीकं भनमा स्वतः अस्ति बहिरो प्रेम उत्पन्न भयो । यिनीहरू दुवै यसभन्दा चार जन्म अगाडि यति र पत्नी भई बसेका थिए । कुमारीले त्यस जन्ममा एक प्रत्येक बुद्धलाई एक कुशवाको भात वकाई अत्यन्त श्रद्धापूर्वक दान दिएकी थिई । सोही कुशलकमंको प्रभावले यस जन्ममा उ सेठको कुलमा जन्मेको हो<sup>३</sup> । पूर्वजन्ममा स्नेहपूर्वक एकसाथ बसेर आइ सकेको बासनाको हेतुले गर्दा अहिले उसको नाम सुन्ने वित्तिकं पानी भाषि फुतुरुषक निष्केको कमलको फूल क्यै उसको हृदयमा प्रेम उत्पन्न भएको हो ।

त्यसैले यसो भनिएको हो—

Dhamma.Digital

“पुब्वे सञ्जिवासेन, पच्चुपन्न हितेन वा ।

एवं जायते पेम उत्पत्तं यथोदके’ ति<sup>३</sup> ॥”

अर्थ—

“पूर्वजन्ममा एकसाथ बसिसकेको र वर्तमान समयमा पनि भेट-घाट हुँदा—पानीमा उत्पन्न हुने कमलको फूल क्यै प्रेम उत्पन्न हुन्न्छ ।”

१. अ. नि. अ. क. I. पृ. २३१.

२. धम्म. अ. क पृ. ९१

३. जातकपालि I पृ. ६१ : साकेत जातक, नं. २३७

अनि सो कुमारी दाशीसंगे घोषक कुमार सुतिरहेको कोठामा हेर्न गई । त्यसबेला उसको आँखा घोषकको छातिनिर तुलामा बाँधि राखेको कागजको टुक्रोमा पन्न गयो र उसले “के रहेछ ?” भनी तुना फुकाली हेर्दा सो पत्रमा “यो पत्र वाहक मेरो घरको एक कुजात पुत्र हो । यसलाई मारी चर्बीको खाडिलमा गाडी त्यसको खबर पठाएमा तिमी मबाट पुरस्कृत हुनेछो” भनी उल्लेख गरेको कुरा पट्टदा उसलाई बडो दुःख लाग्यो र उसले त्यसको बदलामा “यस पत्रवाहक मेरो जेठो छोरो हो । तपाइ भाउलेहरू सबै मिली फलाना गाउँको सेठकी कन्याकुमारी मागी, विवाह मङ्गल गरी मलाई सूचना पठाउनुहोस्” भनी अर्को पत्र लेखो उसके तुलामा बाँधि दिई ।

भोलिपल्ट सो गाउँमा पुगी गाउँको मुखियालाई घोषकले पत्र दियो । पत्र पाई गाउँका मुखिया सहित सबै गाउँलेहरू अत्यन्त खुशी भए । अनि पत्रमा उल्लेख भए अनुसार सोही गाउँको सेठसंग कन्या मागी विवाह मङ्गलोत्सव सिद्धायाई कौशम्बिक सेठकहाँ खबर पठाए ।

सो खबर सेठले पाउने बित्तिक उ बडो अचम्भ भयो । चिताएँ छें एउटै पनि काम नभई क्यन् जस्तै काम उल्टो उल्टो मात्र भएकोले अन्तमा उसले घोषकलाई “चाँडै आऊ” भनी खबर पठायो ।

घोषककी पत्नीले त्यस गाउँका सबै मानिसहरूलाई भनी राखेको थिई कि “कुनै पनि खबर आएमा पहिले मलाई नभनिकन मेरो पतिलाई नभन्नू ।”

कौशम्बिक सेठको खबर ल्याउने मानिसलाई घोषककी पत्नीले मानमिज्यास गरी, केही दिनसम्म पर्खिरहने कुरा बताई ।

अर्को पनि खबर लिएर मानिस आयो । उसलाई पनि त्यस्तै भनी । अर्को पनि मानिस खबर लिएर आयो । अनि उसेंग घोषककी पत्नीले सेठको हालडबर सोधी । नन्देश वाहुकले “अब त सेठ सिकिस्त छ । आज भोलि ने मृत्यु हुन सक्छ” भन्ने खबर सुनायो । त्यसपछि घोषककी पत्नीले आफ्नो पतिलाई “कौशम्बीमा फर्कने बेला भयो” भनी भन्दै उसलाई सिराउनु पर्ने अर्ति बुद्धि दिई । यिनीहरू कौशम्बीमा आइपुग्ने दिनमै सेठको पनि मृत्यु भयो । मृत्यु हुने बेलामा सेठले आफ्नो खजाङ्गीसँग “नगद सम्पत्ति कति छ ?” भनी सोध्दा खजाङ्गीले “चालीस कोटी छ” भनी भन्दा सेठले “यो धन घोषकलाई न दिनू”, भन्ने विचार गरी बोली प्रकाश गर्न खोजदा उल्टै “यो धन घोषकलाई दिनू” भनी भन्यो । यत्तिकंमा उसको प्राण पनि गयो ।

त्यसपछि कौशम्बीको राजाले घोषक कुमारलाई बोलाई चालीस कोटी धनको मालिक उसलाई बनाई ‘थ्रेष्ठोपद’ पनि दिए ।

यही नं कौशम्बीवासी घोषक सेठको उत्पत्ति कथा हो ? ।

१. अ. नि. अ. क. I. पृ. २२८-३२ : एककनिपातवण्णना;  
धम्म. अ. क. पृ. ८७-९४ : उदनराजाको कथामा घोषक-  
वर्त्थु ।

## घोषक श्रेष्ठीको पुण्यचेतना

श्रेष्ठीपद प्राप्त गरी रथमा बसी नगर परिक्रमा गरी आइरहेका घोषक श्रेष्ठी<sup>१</sup>लाई देखी उनकी पत्नीले काली दाशीलाई सम्बोधन गर्दै भनिन्—

“अम्मे ! तिन्ना मालिकले यो ऐश्वर्य जम्मे मेरो कारणले पाएका हुन् ।”

“कसरी ?” भनी काली दाशीले सोधी ।

“आपनो मृत्युको सन्देश पत्र लिई गइरहेको बेलामा यी कुमारले हात्र घरमा बास बसेका थिए । मैले सो पत्र च्याती अर्को पत्र लेखी पठाएको थिएँ । त्यसेले आज यिनले यत्रो श्रीसम्पत्ति पाए” भन्दै आफूले गरेको कुरा जम्मे घोषकको पत्नीले काली दाशी लाई सुनाइन् । अनि कालीले भनी—

“अम्मे ! तपाइलेत यति कुरा मात्र जान्तु भएको रहेछ । किन्तु यी घोषक श्रेष्ठीको इतिहास निकंके लाभो छ । यी कुमारलाई कौशम्बिक सेठले बालककालदेखिनै मानै षड्यन्त्र गर्दै आएको थियो । तर यिनको पुण्यभाग यस्तो बलियो रहेछ कि यिनलाई मानै नसकी सेठ आफे मरेर गयो । अम्मे ! सवप्रथम यिनको जन्म हुनासाथ

१. कहीं कहीं अर्थकथामा ‘घोषित श्रेष्ठी’ भन्ने पनि उल्लेख भएको पाइन्छ ।

यिनलाई बाटोमा पया केको थियो । यिनको आमा बाबु को हुन् भन्ने कुरा आजसम्म कसेलाई थाहा छैन । यिनलाई कौशम्बिक सेठले पेसा तिरी त्याएको थियो । पछि सेठको आफ्नो छोरा जन्मे पछि यिनलाई मानै घड्यन्त्र गरेको थियो । मानंकोनिम्नित अनेकौ प्रथन गच्छो तर कुनै पनि प्रथन सफल हुन सकेन । हज्जारौ रुपैयाँ खर्च गच्छो । अस्मे ! कर्मबल भनेको सारं ठूलो हुँदो रहेछ ! पुण्यको प्रभाव भनेको यत्तिको शक्तिसम्पन्न हुँदो रहेछ ! आखिरमा ज्योतिषले भने बमोजिम यी कुमार यस नगरको श्रेष्ठी नै पइ छोडे” भन्दै बडो संवेग-बंपूक बितेका घटनाका कुराहरू जम्मे सुनाई ।

यी कुराहरू सुनी घोषकको पत्नीलाई बडो आश्रय लागी जिरङ्ग थयो । त्यसपछि एक दिन, उनले आफ्नो पतिको अतीत इतिहासको कुरा जम्मे उनलाई सुनाइन् । घोषक श्रेष्ठीले पत्नीको कुरा सुनी काली दाशीसँग पनि सोधे । अनि काली दाशीलाई आमा समान गरी राखे । त्यसपछि यिनोहरूले बितेका घटनाहरूलाई मनमा राखो “यस्तो आश्र्वयजनक, अजीव जीवन हुने हामीले प्रमादी भई जीवन बिताउनु हुम्ह, अप्रमादी भई बस्नु पर्छ” भनी धर्मचेतना राखी प्राणी प्रति दया राखी दिनको हज्जारौ रुपैयाँ परित्याग गरी गरीब कुरुवा, अन्धा, कृपण आविहरूकानिम्नित नित्य खाद्यपदार्थ दान दिने दानशाला खोले । त्यस दानशालामा दिनको हज्जारौको संख्यामा गरीब कुरुवाहरूले खाना लिन आउँदथे ।

## खुञ्जुत्तराको जन्म

यस्तो कठिनाइताबाट उत्तोर्ण भएर आएका थानी, धर्मतिवाघोषक श्रेष्ठीकी एक धाई आमाको कोखमा खुञ्जुत्तरा उपासिका को जन्म भएको थियो । उनी देवलोकबाट च्यूत भई यहाँ जन्मेकी थिइन् । जन्मेदेखि उनी लंगडी थिइन् । उनको नाम “उत्तरा” हो<sup>१</sup> । तर उनी “खुञ्जुत्तरा” भन्ने नामले नै प्रसिद्ध थिइन् । पालि (मागधि) भाषानुसार खुञ्जा + उत्तरा = खुञ्जुत्तरा । अर्थात् खुञ्जा = लंगडी, उत्तरा उनको नाम हो । “लंगडी उत्तरा” भन्ने अर्थले “खुञ्जुत्तरा” भन्ने चलन भएको हो ।

### खुञ्जुत्तराको पूर्वकर्म

*Dhamma.Digital*

उनी लंगडी हुनाको पूर्वकर्मको कारण बताउँदै अंगुत्तरनिकाय अर्थकथा र धर्मपद अर्थकथाहरूले<sup>२</sup> यस्तो उल्लेख गरेका छन्—

अतीतकालमा बाराणशी राजाको घरमा नित्य निक्षा लिन आउने एक लंगडो स्वभावको प्रत्येकबुद्ध हुनु हुन्थ्यो । वहाँलाई देखी उनले (= खुञ्जुत्तराले) आफ्नो स्त्री परिषद्को अगाडि प्रत्येकबुद्ध-

१. अ. नि. अ. क. I. पृ. २३२; इति. बु. अ. क. पृ. २३ : निदानवर्णना ।

२. अ. नि. अ. क. I. पृ. २३८; धर्म अ. क. पृ. ११३

ल्लाई गिज्याउंदै, खिसीगईं लंगडो भई देखाउंदथिन् । त्यसको प्रभावते  
उनी लंगडोभई जन्मेकी हुन् ।

X

X

X

त्यस्तंगरी, काश्यप बुधको पालामा उनी (= खुञ्जुत्तरा) वाराणशीवासी एक सेठकी छोरी थिइन् । उनको घरमा एक क्षीणालब्दी मिक्षुणी<sup>१</sup> समय समयमा आउँदथिन् । एक दिन, सो सेठकी छोरी शृङ्खार गरिरहेको बेलामा, उनको घरमा आइरहनु भएकी सो अहंत भिक्षुणीलाई उनले काम अन्हाएकी थिइन् । त्यस समय उनको घरमा कुनै दासी थिएनन् । उनले सो क्षीणालब्दी मिक्षुणीलाई “आर्य ! त्यो मेरो शृङ्खार तथा गहनाको बट्टा यता त्याईदिनुहोस्” भनी अन्हाइन् । त्यसब्बत सो मिक्षुणीले सोचिन्—“यी कुमारीले अन्हाएको काम नगरी दिएमा, यिनले म प्रति रीस गर्दछिन् । अनि यिनी सोही रीसको हेतुले नर्कलोकमा जानेछिन् । यदि मैले यिनले अन्हाएको काम गरिदिएमा यिनी यसको फल भोगदै धेरै अन्पसम्म प्रेशकारी (= नोकरी) हुनेछिन् भन्ने जानी नर्कलोकभन्दा नोकरी हुनु नै बेश” भनी सो क्षीणालब्दी मिक्षुणीले उनको शृङ्खार तथा गहनाको बट्टा त्याई दिइन् । यसै कर्मको प्रभावलेगर्दा उनी धेरै

१. इति. वु. अ. क. पृ. २४ : निदानवण्णना; अ. नि. अ. क. I.  
पृ. २३८.

२. अंगुत्तरनिकाय अर्थकथामा एक श्रामणेरी भन्ने उल्लेख भएको छ । पृ. २३८.

जन्मसम्म नोकर्णि कुलमा जन्मेको थिइन् र अहिले पनि नोकर्णि  
ने हुन परेको हो<sup>३</sup> ।

X

X

X

अतीतकालमा, एक दिन, वाराणशी राजाको दरबारमा पात्र  
घरी तातो पायस भोजन भिक्षालिई गइरहेका आठजना प्रत्येकबुद्ध-  
हरूको हात, तातो पात्रले पोलिरहेको देखी, उनले (= खुञ्जुत्तराले)  
आफूले लगाई राखेका आठवटा दाँतका चूरीहरू वहाँहरूलाई प्रदान  
गरी वहाँहरूको हात पोल्नबाट बचाइ दिइन् । चूरी पाई प्रत्येक-  
बुद्धहरूले उनको मुख ताक्नु भयो । उनले कारण बुझी “भन्ते ! यी  
चूरीहरू तपाइहरूलाई ने प्रदान गरिसके” भनिन् यसै दानको प्रभावले  
गर्दा उनी त्रिपिटक घारी महाप्राज्ञा भएकी हुन् । भनिन्छ ती आठवटा  
चूरीहरू नन्दमूलक पर्वतमा अद्यापि यथावत् छन् । प्रत्येकबुद्धहरू-  
लाई उपस्थान गरेको पुष्यको प्रभावले उनले अहिले स्रोतापन्नफल  
साक्षात्कारगर्न सकेको हुन्<sup>४</sup> ।

### पाण्डित्यता

लंगडो भएता पनि खुञ्जुत्तराको ज्ञानशक्ति लंगडो थिएन ।

१. धर्म. अ. क. पृ. ११४; अ. नि. अ. क. I. पृ. २३८; इति-

वु अ. क. पृ. २४

२. धर्म. अ. क. पृ. ११३; अ. नि. अ. क. I. पृ. २३८; इति-

वु अ. क. पृ. २४.

उनी निवके बुद्धिमानी थिइन् र उनको स्मरणशक्ति तथा प्रज्ञालाई बुद्धले पनि प्रशंसा गर्नु भएको मात्र नभई ‘खुञ्जुत्तरा जस्तै हुन सक’ भनी प्रेरणा समेत दिनु भएको छ । पछि उनी श्यामावती महारानीकी सेविका हुन पुगिन् । उनी श्यामावती महारानीको अति विश्वासिनी थिइन् । विशेष गरी उनले श्यामावती महारानीको निमित्त फूल किनेर त्याउने काम गर्दथिन् ।

भगवान् बुद्ध सर्वप्रथम कौशम्बीवासी घोषकादि सेठहरूको निमन्त्रणामा कौशम्बी नगरमा आउनु हुँदा, एक दिन, भगवान् सहित भिक्षुसङ्गलाई सुमन मालाकारले निम्त्याएको थियो<sup>१</sup> ।

खुञ्जुत्तराले संघं उसको घरबाट फूल किनेर लैजाने गरेकी थिइन् । त्यस दिन पनि खुञ्जुत्तरा फूल किन्न उसको घरमा गइन् । अनि उनलाई सुमन मालाकारले ‘अम्मे ! आज मेरो घरमा भगवान् बुद्ध सहित भिक्षु सङ्गलाई निम्त्याएको छु । तिमी पनि भगवान् बुद्धको सेवा ठहल गरी, वहाँको धर्मोपदेश सुनिसके पछि फूल लिएर जाऊ’ भनी भन्यो<sup>२</sup> । खुञ्जुत्तराले स्वीकार गरी बुद्धको सेवा ठहल गरिन् तथा धर्मोपदेश पनि सुनिन् । बुद्धको उपदेश सुनी खुञ्जुत्तराले स्रोतापञ्च फल लाक्षात्कार गरिन्<sup>३</sup> ।

१. हेर. बु. रा. पृ. ४२७-२८.

२. हेर. बु. रा. पृ. ४२८.

३. अ. नि. अ. क. I. पृ. २३७; धम्म. अ. क. पृ. १०५ =

मरणदीपित उदेनवत्थु ।

जब कुनै व्यक्तिले स्रोतापन्न फल अवबोध गर्छ तब उसको पञ्चशीलमा कुनै त्रुटी हुँदैन । उसको पञ्चशील परिशुद्ध तथा निर्मल हुन्छ । स्रोतापन्न फल-साक्षात्कार भएपछि पूर्णरूपेण पञ्चशील पालन हुन्छ । बुद्ध, धर्म तथा सङ्ख प्रति उसको शब्दा अटल हुन्छ । प्राण गए पनि उसले हिसादि पञ्च पापकर्म गर्दैन्<sup>१</sup> । उ नरकामी पनि हुन्नै<sup>२</sup> । स्रोतापन्न भएकोबेला देखि उसको पञ्चशील अखण्डित तथा निर्मलरूपते पालन भएको हुन्छ र उसको शीललाई आर्थकान्त शील पनि भन्दछन्<sup>३</sup> ।

स्रोतापन्न हुने व्यक्तिमा स्वभावतः उपरोक्त गुणहरू निहीत हुने भएकोले सुउज्जुत्तरा उपासिकाले अघि-अघि फूल किन्दा जुन कपट गर्दथिन्-त्यस दिन, तो जम्मे परित्याग गरी, आठै कार्षापण-हरूको फूल किनेर श्यामावती महारानीकहाँ गइन् । त्यसदिन अरु अरु दिनहरूमा भन्दा धेरै फूल देखेर श्यामावती महारानीले उनीसंग सोधिन्—

“अम्मे ! आज मालाकार निवक्त खुशी भएको जस्तो लाग्छ । अरु अरु दिनभन्दा आज निश्चक्त धेरै फूल ल्यायौ त ! किन आज यत्तिका फूल ल्याएको ?”

अनि सुउज्जुत्तराले प्रष्ट शब्दमा बताइन्—

१. हेर. बु. गृ. पृ. ८५, ११४-१७

२ हेर. बु. गृ. पृ. २७५.

३. हेर. बु. गृ. पृ. ६९

“देवी ! अह अह दिनमा ममा अँध्यारोपन थियो । आज सो अँध्यारोपन मबाट हटिसक्यो । अघि अघि मैले आठ कार्षपणमध्ये-बाट चारं कार्षपणको मात्र फूल किनेर ल्याउदेहे । किन्तु आज आठं कार्षपणको फूल किनेर ल्याएँ । आज मेरो माय खुल्यो, मनको मलिनपन छुट्यो तथा मनको दियो पनि बल्यो । आज मैले उज्यालो-पन पनि देखें । सुमन मालाकारको घरमा बुद्ध भगवान् सहित मिक्खु सङ्घलाई निम्तो गरेको थियो । उसले मन्त्राई बुद्धको धर्मोपदेश सुनेर मात्रं जाऊ मनी भन्यो । अनि मैले भगवान् बुद्धको दर्शन गरी वहाँको उपस्थान समेत गरें । वहाँले दिनु भएको अमृतमय धर्मोपदेश पनि सुनें । वहाँको उपदेशद्वारा मेरो मनलाई असल बाटोमा राखि वियो । अब उप्रात्त मबाट कहीले पनि त्यस्तो छलकपट हुने छैन । सत्यमा जरो बसिसक्यो । त्यसले आज मैले अघि अघि गरिरहेको मिथ्याजीविकालाई छोडी सम्यक् जीविकाको शरण लिई तपाइले दिनु भएको आठं कार्षपणको फूल किनेर ल्याएकी हुे । अघि अघि मैले चारं कार्षपणको मात्र फूल ल्याउदेहे । त्यसले आज बढता फूल देखिएको हो, मालाकार खुशी भएकोले होइन ।”

खुज्जत्तराको कुरा सुन्दा सुन्दै श्यामावती महारानीको मन र शरीर हल्तुगो भई “बुद्ध, बुद्ध” मन्ने शब्द सुनी उनको मन बुद्धारम्मण प्रीतिले भरिन थाल्यो । अनि महारानीले उनलाई भनिन्—

“अस्मे ! त्यसो भए तिमीले विएको धर्मामृत हामीलाई पनि पिलाऊ । बुद्धले दिनु भएको उपदेश हामीलाई पनि सुनाऊ ।”

“देवी ! त्यसो मए एक धर्माशन तयार पार्न लगाउनु होस् ।  
अति मात्र तपाहरूलाई उपदेश सुनाउने छु धर्मामृत पनि पिलाउनेछु ।”

अनि श्यामावती महारानीले एक सुन्दर धर्माशन तयार पार्न लगाई, खुञ्जुत्तरा उपासिकालाई सोन्ह घडा सुगन्धित पानीले नुहाई, शुद्ध वस्त्र पहिराई, धर्माग्नमा बसाली सम्मानपूर्वक उनलाई अभिवादन गरी, आफ्ना पाँचशय परिवार स्त्रीहरूका साथ धर्म श्रवणार्थ आफू भुइंमा बसिन् । खुञ्जुत्तरा उपासिकाले पनि शंकप्रतिसम्प्रदामा<sup>१</sup> प्रतिष्ठित भई बुद्धसँग सुनेर आएका सबै उपदेश, मधुर स्वरले श्यामावती महारानी सहित पाँचशय स्त्रीहरूलाई सअक्षर सुनाइन् । उपदेशको अन्तमा श्यामावती सहित सबै पाँचशय स्त्रीहरूले धर्मविबोध गरी स्रोतापन्नफल साक्षात्कार गरे<sup>२</sup> ।

*Dhamma.Digital*

यसपछि श्यामावती महारानीले खुञ्जुत्तरालाई “अस्मे ! आजदेखि तिमी मेरी नोकरीबाट मुक्त भयो । आज देखि तिमी मेरी मातृस्थानमा र धर्मकथिकाचार्यको स्थानमा रही दिनदिनै मगवान् बुद्धको उपदेश सुनी हामोलाई पनि बुद्धोपदेश सुनाई धर्मामृतपान गराऊ” भनी खुञ्जुत्तरालाई दाशताबाट मुक्तगरी, मातृस्थानमा र धर्मकथिकाचार्यको स्थानमा राखिन<sup>३</sup> ।

१. इति. वु. अ. क पृ. २२.

२. अ. नि. अ. क. I. पृ. २३७; धम्म. अ. क. पृ. १०६

३. ध.म्म अ. क. पृ. १०६; अ. नि. अ. क. I. पृ. २३७.

खुञ्जुत्तराले पनि त्यसदिन देखि दिनहुँ बुढकही गई उपदेश सुनी, सो उपदेश श्यामावती सहित उनका पांचशय स्त्रीहरूलाई सुनाउन थालिन् । खुञ्जुत्तरा उपासिकाले उपदेश सुनाई श्यामावती महारानी सहित पांचशय स्त्रीहरूलाई लोतापन्न फलमा प्रतिष्ठित गराएको समाचार चारे परिषद्हरूका<sup>१</sup> बोचमा चर्चाको विषय हुन थाल्यो । बहुश्रुतता, धर्मकथिकता, स्मरणशक्ति तथा प्रतिभाण (= बुझन सक्ने दक्षता) सम्पत्ति आदि उनका गुणको बयान गरी भगवान्ले उनलाई बहुश्रुत हुनेहरूमध्येमा अग्रगण्य स्थानमा राख्ने कुराको घोषणा पनि गर्नु भयो । जुन कुरा तल मूळ सूत्रको “अग्रस्थान” भन्ने शीर्षकले प्रष्ट गरेको छ ।

खुञ्जुत्तरा उपासिकाले शैश्व<sup>२</sup> प्रतिसम्भिदा<sup>३</sup> प्राप्त गरेकी थिइन्<sup>४</sup> ।

१. भिक्षु परिषद्, भिक्षुणी परिषद्, उपासक परिषद् तथा उपासिका परिषद्—यी चार परिषदलाई ‘चार परिषद्’ भन्दछन् ।

२. “शैक्ष” र “अशैक्ष” भन्ने के हो भन्ने बारेमा ब. गृ. पृ. २६०, २७३ मा हेनू; इति. ब. अ. क. पृ. ४८: पठमसेष्ठ-सुत्त; पृ. १५८: मारधेयसुत्त ।

३. “प्रतिसम्भिदा” भनेको विभिन्न प्रकारले ज्ञानावबोध गर्ने-सक्ने ज्ञानशक्ति हो । विशेषत चार विषय सम्बन्धी अवबोध गर्ने ज्ञान हो । जस्तै— (१) अर्थ-प्रतिसम्भिदा—अर्थसम्बन्धी

## उत्कृष्ट जीवन

**यद्यपि सुज्जुत्तरा उपासिकाको बारेमा सविस्तर चरित्रकथा पालिसाहित्यमा उपलब्ध छैन तापनि जति कारणहरू भूत्र र अर्थकथा-**

अवबोध गर्न सक्ने ज्ञान, (२) धर्म-प्रतिसम्भदा—धर्म सम्बन्धी अवबोध गर्न सक्ने ज्ञान, (३) निरुक्तिप्रतिसम्भदा—भाषा, व्याकरणादि विषय अवबोध गर्न सक्ने ज्ञान तथा (४) प्रतिभान-प्रतिसम्भदा—कसैले बोलेको कुगलाई विविधाकारले बुझन सक्ने ज्ञान। विसुद्धिमग्गो पृ. ३२९ परिच्छेद १४

यी चतुप्रतिसम्भदा ज्ञान कुनै कुनै अरहन्तहरूमा मात्र हुन्छ। अरहन्त हुनेको प्रतिसम्भदालाई ‘अशैक्ष-प्रतिसम्भदा’ र अरहन्त नहुनेको प्रतिसम्भदालाई ‘शैक्ष-प्रतिसम्भदा’ भन्द छन्।

अरहन्त नभईकनै यी ज्ञान प्राप्त गर्नेहरू—(१) आनन्द महास्थविर, (२) चित्र गृहपति (हेर. बु. गृ. पृ. १३७ देखि), (३) धर्मिक उपासक (धर्म. अ. क. पृ. ६४), (४) उपालि गृहपति (म. नि. II. पृ. ४३ : उपालिसुत्तं), तथा (५) खुञ्जुत्तरा उपासिका (इति. वु. अ. क. पृ. २२ निदान कथा) हुन्। विसु. म. पृ. ३३०, परिच्छेद १४, विभं. अ. क. पृ. २७३ : पटिसम्भदा विभङ्गनिर्देसो।

४. उदा अ. क. पृ. २६९ : उदेनसुत्तं ।

हरूमा उपलब्ध थ्यन् स्थितिले नै खुञ्जुत्तराको बारेमा जानकारी प्राप्त  
मनै पर्याप्त थ ।

खुञ्जुत्तराको जीवन यति उच्च थ कि भगवान् बुद्ध स्वयंले  
“यदि कुनै एक पौत्रिक गृहस्थीले आफ्नो छोरीको अभिवृद्धि चाहन्छ  
मने खुञ्जुत्तरा उपासिका जस्तै हुन सकुन् मनी प्रार्थना गर” भनी  
मनु भएको कुराबाट पनि प्रमाणित हुन्छ । “यदि कुनै उपासिकाको  
बोच दाँजो लगाउने हो मने खुञ्जुत्तरा नै मापदण्ड हुन्” भनी  
मनु भएबाट पनि हामीले उनको जीवनको उत्कृष्टताबारे अनुमान  
लगाउन सक्छौं । यो दुवै कुराहरू तल उल्लिखित मूल सूत्रको ‘माप-  
दण्ड’ र ‘आयाचना’ मने शीर्षकबाट प्रष्ट हुन्छ ।

Dhamma.Digital

भगवान्का युगल भिक्षु अग्रश्रावकहरू—सारिपुत्र महास्थविर र  
मौदूगल्यायन महास्थविरहरू, युगल भिक्षुणी श्राविकाहरू—क्षेमा र  
उत्पलवण्ठ महास्थविरनीहरू, युगल उपासक धावकहरू—चित्र गृहपति  
र हस्तक आलवक, तथा युगल उपासिका श्राविकाहरू—वेलु-  
कण्डकी नन्दमाता र खुञ्जुत्तरा हुन्<sup>१</sup> मन्नेबाट पनि खुञ्जुत्तरा  
उपासिकाको भहता बुझन सकिन्छ । यस्तै कुरा बुद्धवंस पालिमा पनि

१. घम्म. अ. क. पृ. १७० : विडूडभवस्थु; थेर. अप. II. पृ.  
६६ : घम्मसचियत्थेर अपदानं ।

समुल्लेख भएको पाइन्थै ।

## अधिल्ला जन्महरू

अधिल्ला जन्महरूमा सुज्ञुत्तरा उपासिका बोधिसत्त्वकर बरिवारहरूमध्येमै रहेको कुरा जातक साहित्यबाट पनि प्रमाणित हुन्थै :

शाक्यमुनी गौतम बुद्ध अधिल्ला जन्महरूमा बोधिसत्त्व छंदा एक जन्ममा वहाँ वाराणसी देशमा, एक ब्रह्मण कुलमय जन्मा कृषीकर्मद्वारा जीविका गर्नु हुन्थ्यो । त्यसब्ब्रह्मत सर्वले डसी वहाँको छोराको खेतमा मृत्यु भएर पनि बोधिसत्त्व रनु भएको थिएन । यो आश्रय देखि इन्द्र परोक्षम गर्न त्यहाँ आएका थिए । त्यसब्ब्रह्मत बोधिसत्त्व ब्रह्मणको ६ जना परिवर्त्तहरूमध्ये सुज्ञुत्तरा उपासिका बोधिसत्त्वकी द्यसी थिइन् ।

X

X

X

१. पृ. ३८१—

“कोलितो उपतिस्सो च, द्वे भिक्खु अगमसार्वकर ।

आनन्दो नामुपट्टाको, सन्तिकावचरो भम ।

खेमा उपलवणा च, भिक्खुनी अगमसार्वकर ॥

“चित्तो हत्थालवको च, अगुपट्टाकुपासकर ।

नन्दमाता च उत्तरा, अगुपट्टाकुपासिकर ॥”

२. जा. अ. क I I. पृ. ११६ : उरथजातक, वं. ३४४.

भिसजातक अनुसार बोधिसत्त्व ८० कोटी धनका मालिक  
बहाँको आहणको कुलमा बेठो छोरो भई जन्मिनु भएको थियो ।  
बहाँको नाम महाकछन कुमार थियो । बहाँका जन्मा सात भाइहरू  
र एक बहिनी थिई । त्यस बहत पनि खुञ्जुत्तरा उपासिका  
महाकछन ब्राह्मणको घरमा दाशीके रूपमा बस्थिन्<sup>१</sup> ।

X                  X                  X

अर्को एक जातक अनुसार बोधिसत्त्व सुदर्शन नगरको राजाको  
कुलमा जन्मिनु हुँदा बहाँको नाम सुतसोम कुमार थियो । बोधि-  
सत्त्वका चन्द्रदेवी प्रमुख मोहन हज्जार स्त्रीहरू थिए । त्यस समय  
खुञ्जुत्तरा उपासिका त्यस राजवरबारमा धाइ आमाको रूपमा  
थिइन्<sup>२</sup> ।

X                  X                  X

*Dhamma.Digital*

कुसजातक अनुत्तर हान्ना बोधिसत्त्व, मल्ल राज्यको कुशा-  
बती नगरको राजकुलमा कुशाराजकुमार भई जन्मिनु भएको थियो ।  
कुश राजकुमारको पत्नी प्रभावती देवीको सेविका भई खुञ्जुत्तरा  
उपासिका त्यस समय पनि खुञ्जुत्तरा नामले ने प्रसिद्ध थिइन् । त्यस  
बहत पनि उनी लंगडो (=खुञ्चा) ने थिइन्<sup>३</sup> ।

X                  X

१. जा. अ. क. V. पृ. २९, नं. ४८८.

२. जा. अ. क. VI. पृ. ७० : चुल्लमुत्तसोमजातकं, नं. ५२५.

३ जा. अ. क. VI. पृ. १६७ : कुसजातकं, नं ५३१

तल उल्लिखित मूल सूत्रको “अनिष्टकल मरण” अन्ने शीर्षक अनुसार श्यामावती महारानी सहित बहाँका पांचराय स्त्रीहरू घरको आगोमा परी मृत्यु भएको बेलामा सुज्जुत्तरा उपासिका एक मात्र त्यस आगोमा परिनन् । श्यामावतीहरूले पूर्वजन्ममा गरेको अपराध कार्यमा<sup>१</sup> सुज्जुत्तरा उपासिका सामेल यिइनन्<sup>२</sup> ।

### भिन्नाभिन्न खुज्जा (-लंगडी) हरू

१. सुज्जा— यिनी थेरीअपदानकी हुन् । यिनी पनि लंगडो यिइन् । यिनसाई दाशीहरूले बोक्खवे । पछि यिनी प्रदाजित भई अरहत्, पनि भइन् । थेरीअपदान पृ.

१९६

२. सुज्जा— यिनी कुश राजाकी पत्नी प्रभावती देवीकी दाशी यिइन् ।  
जा. पा. पृ. ७२ : कुसज्जातकं, अ. क. VI. पृ. १६७,  
नं. ५३१

३. सुज्जा— खुज्जा + उत्तरा = सुज्जुत्तरा । यिनकं चरित्रकथा यही उल्लेख गरिएको छ ।

X

X

X

१. यस सम्बन्धी कुराहरू तल श्यामावती महारानीको चरित्र कथामा उल्लेख भएका छन् ।

२. उदा. अ. क. पृ. २६९ : उदेनसुत्त ।

मूल सूत्र —

## १-मापदण्ड

यस्तोऽ मैत्रे सुनेऽ ।

एक समय भगवान् श्रावस्तीस्थित अनाथपिण्डिको जेत-चनाराममा बस्नु भएको थियो । त्यहाँ भगवान्ले “भिक्षुहो !” भनी आभन्त्रण गर्नु भयो । “भदन्त” भनी भिक्षुहरूले भगवान्लाई प्रत्युत्तर दिए । अनि भगवान्ले भिक्षुहरूलाई भन्नुभयो—

“भिक्षुहो ! लाभसत्कार तथा यशकीर्ति भनेको अति दर्ज, कटु, तथा खरो हुन्छ । त्यसेले तिमीहरूले ‘उत्पन्न भएको लाभसत्कार र यशकीर्तिलाई छाह्ने छ्हो, उत्पन्न भएको लाभसत्कार र यशकीर्तिलाई चित्तले समात्न लगाउने छंनो’ भनी सिक्नु पर्छ ।”

“श्रद्धालु एक पौत्रिक उपासिकाले आफ्नी प्यारी तथा भन-पनेपुत्रीको असल कामना गर्ने हो भने— ‘आर्य ! तिमी सुञ्जुत्तरा

उपासिका र वेलुकण्डकी' नन्दमाता जस्ती हुन सक' भनी कामना गर्नुपर्छ ।'

(१) "भिक्षुहो ! मेरा शाविका उपासिकाहरूमध्येमा खुज्जुत्तरा उपासिका र वेलुकण्डकी नन्दमाता नै मापदण्ड हुन् तथा प्रमाणकर पनि हुन् ।"

'आर्य ! यदि तिमी घरबार छाडी, अनगारिक भई प्रवर्जित हुन चाहन्छौ भने — तिमी क्षेमा र उत्पलवण्णा भिक्षुणीहरू जस्तै हुन सक ।'

(२) "भिक्षुहो ! मेरा शाविका भिक्षुणीहरूमध्येमा क्षेमा र उत्पलवण्णा भिक्षुणीहरू नै मापदण्ड हुन् तथा प्रमाणकर पनि हुन् ।"

'आर्य ! तिमीलाई शैक्षित्व<sup>३</sup> प्राप्त नभइकन लाभसत्कार तथा यशकीर्ति प्राप्त नहोस्' ( भगवान्से भन्नु भएको छ कि ) 'भिक्षुहो ! यदि भिक्षुणीलाई शैक्षित्व प्राप्त नभइकन लाभसत्कार तथा यशकीर्ति प्राप्त भयो भने उनकोनिम्नि विद्धन हुनेछ ।'

१ 'वेलुकण्डकी' भन्ने पनि उल्लेख भएको पाइन्छ ।

२. झोतापन्न मार्ग-फल, सकुदागामी मार्ग-फल, अनागामी मार्ग फल तथा अरहत् मार्ग प्राप्त गर्नेलाई "शैक्ष" भन्दछन् । अरहत्-फल प्राप्त गर्नेलाई "अशैक्ष" भन्दछन् । अर्थात् कुनै पनि सिक्नु पर्ने बाँकि नरहेको ।

“मिक्खुहो ! यसप्रकार – लाभसत्कार तथा यशकीर्ति भएको  
अति दर्शन, कटु, तथा खरो हुन्छ । अनुत्तरयोगक्षेम प्राप्तिकानिमित्त  
विच्छिन्नकारक हुन्छ । अतएव तिमीहरूले ‘उत्पन्न भएको लाभसत्कार र  
यशकीर्तिलाई आङ्गने छाँ तथा उत्पन्न भएको लाभसत्कार र यशकीर्ति-  
साई चित्तले समात्न लगाउने छैनो’ भनी सिक्कनु पछं ।”

Dhamma.Digital

x

x

x

मूल सूत्र —

## २—अग्रस्थान

“एतदग्गं, भिक्खवे, मम साविकानं उपासिकानं बहुसु-  
तानं यदिदं खुञ्जुत्तरा ? ।”

अर्थ—

“भिक्षु ! मेरा बहुश्रुता श्राविका उपासिकाहरूमध्येमा  
खुञ्जुत्तरा उपासिका अपच्छिन् ।”

+

+

+

मूल सूत्र —

### ३—आयाचना

“मिक्खुहो ! श्रद्धालु उपासिकाले सम्बद्धपते आयाचना गर्न हो भने यसप्रकार आयाचना गर्नु पछ—— ‘त्यस्ती हुन सको जस्ती खुञ्जुत्तरा उपासिका र वेलुकण्डकी नन्दमाता उपासिका छन् ।’

“मिक्खुहो ! मेरा धाविका उपासिकाहरूमध्येमा खुञ्जुत्तरा उपासिका र वेलुकण्डकी नन्दमाता उपासिका नै तुलादण्ड हुन् तथा प्रमाणकर हुन् ।”

१. अ. नि-२. पृ. ८१ : आयाचनवग्गो, अ. क. I. पृ. ३३४;

अ. नि-४. पृ. १७४ : आयाचनसुत्तं ।

# ४. इथामावती महारानी

## परिचय

चेतियः राज्यस्थितः भद्रवतीयः (भद्रवतिय) वा भद्रवतिकाः (भद्रवतिका) नगरमा भद्रवतीय (भद्रवतिय) भन्ने सेठको

१. चेतिय वा चेति वा चेदिय राज्य (जनपद) बुद्धकालको १६ महाजनपदहरूमध्ये एक हो। हेर ब. रा. प. ९५ को पादटिष्ठणीमा।

२. D. P. P. II. पृ. ३५१

३. घम्म. अ. क. पृ. ९५ मा भद्रवति (भद्रवति) नगर भन्ने उल्लेख भएको पाइन्छ। अ. अ. क. I. पृ. २३२ अनुसार भद्रवतीय राष्ट्रमा भद्रिय नगर भन्ने उल्लेख भएको पाइन्छ।

४. पाचि. पा. पृ. १४९ : एकपञ्चासमपाचितियं ।

एक परिवार थियो<sup>१</sup> । यो परिवार र कौशम्बीका घोषित<sup>२</sup> सेठको परिवार, परस्पर अदृण्ट मित्रहरू थिए<sup>३</sup> ।

कौशम्बी नगरबाट आएका व्यापारीहरूबाट घोषित सेठको र भद्रवतीय नगरबाट आएका व्यापारीहरूबाट भद्रवतीय सेठको बयान सुनी, यी दुवै सेठहरूका बीच परस्पर उपहारहरू तथा पञ्चहरूका आदान प्रदानद्वारा मित्रता स्थापना भएको कुरा धर्मपद-अर्थकथामा 'समुलेख भएको पाइन्छ'<sup>४</sup> ।

श्यामावतीको जन्म भद्रवतीय सेठकी पत्नीको कोखमा भएको थियो । उनको नाम "श्यामा" भन्ने राखेको थियो<sup>५</sup> ।

१. बु. रा. पृ. ४२६ मा 'अङ्गराज्यको भद्रवती नगरको' भनी उल्लेख भएकोपमा 'चेतिय राज्यको भद्रवतीय नगरको' भनी पढनु हुन सूचित गरिएको छ ।

२. 'घोषित' र 'घोषक' भन्ने एउटै व्यक्तिको नाम हो । कही 'घोषक' कही 'घोषित' भन्ने उल्लेख भएको पाइन्छ । यसको उत्पत्ति कथाबारे माथि पृ. १८५ 'घोषकोत्पत्ति' शीर्षकमा उल्लेख भइसकेको छ ।

३. धर्म. अ. क. पृ. ९५ : सामावतिवत्यु ।

४. धर्म. अ. क. पृ. ९५.

५. अ. नि. अ. क. I. पृ. २३२ : एककनिपातवर्णना; धर्म. अ. क. पृ. ९५.

## अहिवातक रोग

एक दिन सो सेठको घरमा 'अहिवातक'<sup>१</sup> भन्ने रोग लाग्यो । अनिन्द्र कि यो रोग लाग्दा सर्वप्रथम छिंगा अति कीटपतंग, मूसा, कुखूरा, सुगूर, गाई तथा दाशदाशीहरू मर्छन् र अन्तमा घरका मालिकहरू मर्छन् । यस्तो बेलामा जो पुरुष घरको भित्ता फोरी निस्केर जान्छ उसको ज्यान बच्छूँ<sup>२</sup> । त्यसेले श्रीसम्पत्ति जम्मै छाडी घरको भित्ता फोरी यिनीहरू घरबाट निस्केका थिए । यिनीहरू कौशम्बीवासी आपनो मित्र घोषित सेठकहाँ जान चाहन्थे<sup>३</sup> ।


१. 'अहिवातक रोग' को शब्दार्थ — 'सर्प बायु जन्य रोग' हो ।

'अहिवात रोग' भनेको कस्तो रोग हो भन्ने कुरा पालिटेक्स्ट शब्दकोषले पनि यकीन गरी उल्लेख गरेको छैन । तर डा० मललशेकरले D. P. P. II. पृ. ११०२ मा 'प्लेग' भनी उल्लेख गरेका छन् । यसका लक्षणहरू त माथि उल्लेख भएकै छन् । अंगुत्तरनिकाय अर्थकथाले भने 'छातक भयं उप्पज्ज' अर्थात् दुर्भिक्ष भय उत्पन्न भयो भनि उल्लेख गरेको छ । पृ. २३२.

२. अ. नि. अ. क. I. पृ. २३२ मा भने— “नगरमा दुर्भिक्ष भय हुँदा मानिसहरू भकाभक नगर छाड्दै ज्यान जोगाउन अन्यत्र जान लाग्दा यिनीहरू पनि घोषित सेठकहाँ गएका हुन्” भन्ने उल्लेख भएको छ ।

३. धम्म. अ. क पृ ९५

कौशम्बी जाँदा यिनीहरू के बल तीन जना मात्र गएका थिए। अद्वयतीय सेठ, उनको पत्नी र श्यामा भन्ने थोरी। कौशम्बी जाने बाटोमा यिनीहरूले निकंक दुःख पाए। बाटोखर्च सिद्धिएको हुँदा भोक र पिपासा सहेंदै यिनीहरू बडो कष्टपूर्वक, बल्ल बल्ल कौशम्बी नगरमा पुगे। नगरमा पुगेपछि यिनीहरूले सोचे—“यस्तो विरूप तथा कृपण अवस्था लिई मित्रको घरमा जाँदा, मित्रलाई त के जन्माउने आमाबाबुलाई पनि प्रियंकर हुन्न। अतएव, एक ठाउँमा नुहाई धुवाई गरी, एक तुइ दिन बसी, शरीर तन्दुरुस्त पारेर मात्र मित्रकहाँ जानु पर्ना ।”



### आमाबाबुलाको मृत्यु

यस्तो विचार गरी नुहाई धुवाइ उनीहरू नगरको एक सत्तलमै बास बसे ।

घोषित सेठ धनी मात्र होइनन् महादानी पनि थिए। उनले दिनहुँ छज्जारों कार्षणिण खर्च गरी याचक, गरीब, कुरुवा, लूला लंगडा आदिकानिमित्त सदावर्त दान-शाला खोलि राखेका थिए। त्यहाँ दिनको हज्जारोंको संख्यामा खाना लिन जान्थे<sup>१</sup>। यिनीहरूले पनि सोही दान शालामा एकाधिदिन खाना मागी पेट भर्ने विचार गरी भोलिपलट श्यामालाई खाना माग्न पठाए। पेटकोनिमित्त जीवनमा कहिल्यै नगरेको काम गर्नु पर्दा श्यामा लज्जाले भुतुक्षक

१. हेर माथि पृ. १८५ ‘घोषकोत्पत्ति’ शीर्षकमा ।

भइन् । तर आमाबाबुको आज्ञा शिरोपर गरी श्यामाले लज्जा शरम त्यागी एक भाङ्डा लिई घोषित सेठको दान-शालामा खाना मार्ग गइन् । कन्याकेटी श्यामाको जीवनमा यो एक ठूलो सङ्ख्यमय जीवन थियो ।

जस्तै अरु याचक कृपणहरू हुलमुलमा धोचेटा-धोचेट् गर्दै, धबका दिँदै आफू अगाडि जान खोज्ये त्यस्तै गरी जाने हिम्मत श्यामा कुमारीमा थिएन । किनकि श्यामाको स्वभाव यसको विपरीत थियो । हुल सिद्धिरपछि मात्र अगाडि जाने विचार लिई उनी अत्यन्त लज्जित भई संकोचपूर्वक शीर फुकाई एक छेउमा उभिइरहेकी थिइन् । त्यस समय दान शालामा काम गर्ने केही मानिसहरूको आँखा श्यामामाथि पर्न गयो र उनीहरूले “यी केटी त रूपसम्पन्न मात्र न भई प्रतिभासम्पन्न पनि देखिन्छन्” भनी भनभने करुपना गरी केटीसँग सोधे—

“हे नानो ! तिमी किन अगाडि नबढो अरुहरूले जस्तै खाना लिएर न गएकी ?”

“मो काकाहो ! यस्तो भोडमा कमरी पस्ने !”

अनि उनीहरूले सोधे—“त्यसो भए तिमीलाई कति आग चाहन्छ त ?”

१. अ. नि. अ. क. I. पृ. २३२-३३; तर धम्म. अ. क. पृ.

९५ मा भने उनी कृपणहरूको सरहमै गइन् भनी उल्लेख गरेको छ ।

उनीहरूको कुरा सुनी श्यामा कुमारी लाजले अनुब्रक गङ्गा र बल्ल बल्ल सुस्तरी “तीन भाग” भनिन् । त्यसपछि उनीहरूले तीन भाग खाना दिए<sup>१</sup> ।

सो खाना लिई फर्की श्यामाले आमाबाबुहरूलाई दिहन् । त्यस पछि आमा चाहिले बाबुचाहिलाई “मो स्वामी ! विपत्ति अनेको जस्तो मुकुं ठूलो कुलीनलाई पर्न आइपछं । अतएव हाङ्गो मुख न ताको भोक मेटाउनकोनिमि खाना खानुहोस्” भनी अनेक प्रकारले आधासन दिई खाना खाउन लगाइन् । केहि विनदेखि खान न पाई क्षुधाले पीडित भएका सेठले खाना खाए । तर सो खाना पचाउन नसकी अरुणोदयको समयमै सोही सत्तलमै सेठको देहान्त भयो । हौदे कराउदै आमा र छोरी दुवैले सेठको दाहसंस्कार गरिसकेपछि केरि श्यामा भाँडो लिई विक्षा माग्न गङ्गा र दुइ भाग मात्र मागेर ल्पाइन् । अनि शोकसन्तप्ता आमालाई संकाई बुझाई श्यामाले खाना खाइन् । दिर्घत माथि विपत्ति परेको श्यामाको आमाले पनि सो खाना पचाउन नसकी रात वित्ता बित्त उनको पनि मृत्यु भयो<sup>२</sup> ।

अकशमात् आमा बाबुको मृत्यु भएकोले श्यामा कुमारोको कलिलो हृदयमा सारे चोट लाग्यो । तर श्यामाले धैर्यको सहारा लिई आफ्नो शोकलाई सोभाली, गर्नुपर्ने दाहसंस्कार गरी, केरि पनि पेटको कारणले उही गई विक्षा माग्न गङ्गा । श्यामाले त्यसदिन

१. अ. नि. अ. क. I. पृ. २३२-३३; धम्म. अ. क. पृ. ९५

२. अ. नि. अ. क. I. पृ. २३३; धम्म. अ. क. पृ. ९५

एक भाग मात्र खाना मारेको देखो, दानशालामा बस्ने मित्र<sup>१</sup> भन्ने कुटुम्बीले बडो मैत्रीपूर्वक श्यामासँग सोधे—

“हे नानी ! तिमीले पहिलो दिनमा तीन भाग खाना मारेकी थियो, दोश्रो दिनमा दुइ भाग र आज एक भाग मात्र खाना मारनाको कारण के हो<sup>२</sup> ?”

मित्र कुटुम्बीको सहानुभूतिपूर्ण कुरा सुनी श्यामाले बितेका तीन दिन मित्रका घटनाहरूलाई दुःखपूर्वक सुनाएपछि मित्र कुटुम्बीले श्यामासँग “तिमी कुन गाउं वा नगरकी ह्वौ ?” भनी सोधा श्यामाले सबै कुरा सुनाउदै घोषित सेठ मेरो मित्र-वा पर्दछन भन्ने कुरा पनि सुनाइन् । श्यामाको हृदयस्पर्शी कुरा सुनी मित्र कुटुम्बी प्रभावित भई “त्यसो भए तिमी त हात्रा घोषित सेठकी छोरी नै रहिष्यचौ” भन्दै “नानी ! धन्दा नमान । मेरो पनि छोरी छैन अतः तिमी आजदेखि मेरो छोरीको रूपमा मेरो घरमा बस” भनी निधारमा चुम्बन गरी श्यामालाई आपनो घरमा लगे<sup>३</sup> ।

१ धर्म. अ. क. पृ. ९६.

२. यहाँनिरको कुरामा धर्मपदअर्थकथा ( पृ. ९६ ) को र अंगुत्तरअर्थकथा ( पृ. २३३ ) को भावाभिव्यक्तिमा केही भिन्नता देखिन्दै । लेखकले अंगुत्तर अर्थकथाको अनुशरण लिएको छ ।

३. अ. नि. अ. क. I. पृ. २३३; धर्म. अ. क. पृ. ९६.

## श्यामावती भन्ने नाम

एक दिन धर्मपिता को रूपमा रहेका मित्र कुटुम्बीसँग श्यामाले सोधिन्—

“तात ! यो बान-शालामा किन हो हल्ला मात्र भएको ? हो हल्ला नगरो दान दिन सकिन्छ ?”

“अम्मे ! धेरै मास्नेहरू आउने ठाउंमा यस्तै हुन्छ । कस्तै रोक्न सक्दैन ।

“तात ! सकिन्छ नि !”

“अम्मे ! कसरी ?”

“तात ! त्यसो भए, चारेतिर बार लगाउन लगाई त्यसको बीचमा दोहोरो बार लगाई, एकातिरबाट आउने र अकोर्तिरबाट जाने गरिदिएमा हो हल्ला कम हुन सक्छ तथा खाना लिनआउने-हरूलाई पनि सुविधा हुनेछ ।”

“राम्रो हो” भनी उनले श्यामाको अर्ति अनुसार चारेतिर बार राख्न लगाए । अनि बान-शालामा दान लिन आउनेहरूको हो हल्ला कम भयो र शान्त बातावरण पैदा भयो ।

- पालि भाषाले बारलाई “बृति” भन्द छ । श्यामाले भन्ने कमोजिम बार लगाइदिएको हुँदा त्यहाँदेखि श्यामाको नाम, बार

राखि दिने श्यामा भने अर्थात् श्यामा + वती = श्यामावती रहन गएको हो ।

दान-शालामा हुने हो हल्लाको आवाज सुनी घोषित सेठ “दान दिवे छन्” भन्दे खुब खुशी हुन्थे । बार राखेदेखि दानशालामा हो हल्लाको आवाज कम भयो र दुइ तीन दिनदेखि उनले हो हल्लाको आवाज सुनेनन् । अनि एकदिन, उपस्थानमा आएको मित्र कुटुम्बीसंघ “के दानशालामा दान दिइन्दू ?” भनी सोष्टा मित्र कुटुम्बीले “दिइदै छ” भनी उत्तर दिए ।

“त्यसो भए दुइ तीन दिन देखि किन कुनै आवाज सुनिदैन त ?” भनी सेठले सोधे ।

मित्र कुटुम्बीले “हो हल्ला नहुने गरी प्रबन्ध मित्राइएको हुँदा” भनी जवाफ दिए ।

“अहिले नं त्यस्तो प्रबन्ध किन नगरेको त ?”

“स्वामी ! न जानेर ?”

“अहिले कसरी जान्नौ त ?”

“स्वामी ! मेरी छोरीले बताइ दिएको उपायद्वारात् ।”

“हे ! मले त तिच्छो छोरी छै मन्चे कुरा कहिले पनि सुनेको थिइन ।”

यति कुरा तुनेषछि, मित्र कुटुम्बीले भद्रवतीय सेठ अहिवातक (=प्लेग) रोगको कारणसे आफ्नो देश छाडी आए देखिको कुरा जस्तै सुनाउँदै श्यामावतीलाई आपनी छोरीको रूपमा राखेको कुरा समेत ज्ञाए । अनि धोषित सेठले “यस्तो कुरा यतिका दिनसम्म मलाई किन न भनेको ? मेरो मितकी छोरी मेरै छोरी समान हो । जाऊ, उनलाई यहाँ लिएर आऊ” भनी अन्हाए ।

मित्र कुटुम्बीले भन न पराइ नपराइ श्यामावतीलाई लिएर आए । अनि धोषित सेठले उनीसँग सोधे—

“नानी ! के तिमी भद्रवतीय सेठकी छोरी ह्वौ ?”

“हो, तात !” भनी उनले जवाफ दिएपछि सेठले उनलाई “अम्भे ! धन्दामान्तु पर्दैन । मितकी छोरी मेरी आफ्ने छोरी जस्तै हो” अन्दै उनको निधारमा चुम्चन गरी, समबयस्क पांचशय स्त्री वरिवारहरू दिई महान स्वागत सत्कारका साथ आफ्नो घरमा राखे ।

त्यसदिन देखि श्यामावती धोषित सेठकी छोरी रही उनके घरमा कसिन् ।

### श्यामावतीको विवाह

एक दिन कौशम्बी नगरमा ठूलो चाड यियो : यो चाडको दिनमा शहरका सबै स्त्रीहरू गङ्गामा स्नान गर्न जान्छन् । श्यामा-

१. घम्म अ. क. पृ. ९६-९७; अ. नि. अ. क. १. पृ. २३३.

वती पनि आफ्ना पाँचशय स्त्रीहरूका साथ उदयन ( उदेन ) राजाको दरबार अगाडिबाट गङ्गामा स्नान गर्न गइन्<sup>१</sup> । त्यस बखत राजा उदयनले श्यालबाट श्यामावती सहित उनका पाँचशय स्त्री परिवार हरूलाई देखी “यिनीहरू कसका स्त्रीहरू रहेकन् ?” भनी सोधा “महाराज ! कसको होइन” भन्ने उत्तर सुनेपछि राजाले “त्यसो भए कसकी छोरी हुन् त ?” भनी सोधे । अनि “घोषित सेठकी छोरी श्यामावती हुन् र पाँचशय स्त्रीहरू पनि उनके परिवार स्त्रीहरू हुन्” भन्ने बित्ति गरे<sup>२</sup> ।

श्यामावतीलाई देखेमा राजाको मनमा स्नेह उत्पन्न भई, राजाले घोषित सेठकहाँ “राजाले तिक्की छोरी चाहनु हुन्दै” भनी भज्ञ पठाए । यो कुरा सुनी सेठले भने—

“मेरा अरु छोरी बेटी छैनन् । यही एउटी छोरी मात्र छै । अतएव एकलौटी छोरीलाई सौतेनी<sup>३</sup> भएको ठाउंमा दिवा उसले दुःख कष्ट भोग्नु पर्दछ । यसं भयले गर्दा म दिन सकिदै ।”

यो कुरा सुनी रिसाएका राजाले सेठ र सेठनीलाई हातमा बाँध्न लगाई उनीहरूको घरमा लाहाछाप लगाउन लगाई उनीहरूसाई घर बाहिर राखे ।

१. अं नि. अ. क ।. पृ. २३३ मा कृडा गर्न गएकी हुन् भनी उल्लेख भएको छ ।

२. धम्म अ. क. पृ. ९७.

३. अं. नि. अ. क. पृ. २३३

श्यामावती गङ्गामा स्नान गरी घरफक्कदा आमा बाबुहरूलाई घरबाहिर देखी, घरमा ताला र राजमुद्रा लगाइराखेको देखी श्यामावतीले आमा बाबुहरूसँग ‘तात ! अम्मे ! क्याहो यस्तो, के भयो ?’ भनी सोधिन् । सेठले अम्मै कुरा बताएपछि उनले “ओ तात ! राजाको आज्ञालाई त्यसरी जवाफ दिन नहुने । किन तपाइहरूले त्यस्तो जवाफ दिनु भएको नि । बरु मौतेनोसंग मेरी छोरी एकलं बस्न सक्ने छैन, उनका पाँचशय परिवार स्त्रीहरूसँग लैजानु हुने भए दिनेछु भनी राजासंग भन्नु पर्यो । अहिलेसम्म पनि त्यसो भन्न पठाउनु भए बेश हुने छ” भनिन् ।

“त्यसो भए त्यस्तै भन्न पठाउने छु । हामीलाई तिचो मनको भुरा थाहा नभएकोले हामीले त्यसो भनेका ह्वौ” भनी पुनः सेठले राजाकही खबर पठाए ।

खबर सुन्नसाथ अति प्रसन्न भएका राजाले “पाँचशय स्त्री त के हजारो भए पनि साथमा त्याउन सक्छु” भनी उत्तर दिए । त्यसपछि असल लग्न विचार गराई श्यामावतीलाई उनका पाँचशय परिवार स्त्रीहरूका साथ राजदरबारमा त्याई, अग्रमहिषीको अभिषेक दिई बेग्ले दरबारमा राखी पाँचशय परिवार स्त्रीहरूलाई पनि महारानीकै परिवार घोषित गरि दिए<sup>१</sup> ।

१. अ. नि. अ. क. I. पृ. २३४; अम्म अ. क. पृ. ९७.

## सौतेनीहरू

श्यामावती महारानीका दुइ सौतेनीहरू थिए। वासुलदत्ता<sup>१</sup> र मागन्दीय (मागन्दिय) महारानी<sup>२</sup>।

धर्मपदअर्थकथानुसार यिनीहरूको मर्यादा क्रममा सर्वप्रथम श्यामावती अनि वासुलदत्ता र मागन्दीय छन्<sup>३</sup>। तर अङ्गुत्तर अर्थकथानुसार<sup>४</sup> सर्वप्रथम वासुलदत्ता त्यसपछि श्यामावती र मागन्दीय जस्तो लाग्छ<sup>५</sup>। जे भए पनि उदयन राजाका तीन अग्र-महिषीहरू थिए<sup>६</sup>। यिनीहरूमध्ये मागन्दीय सौतेनीले श्यामावती महारानीलाई निवकं चुक्ली तथा ईख फेरेको कुराहरूबाट राघ्ररी बुझिन्छ।

श्यामावती महारानी दुद्धको अटल भक्तिनी भएपछि माग-न्दीय महारानीले बुद्ध प्रति भएको आफ्नो ईख श्यामावती महारानी सेंग फेरेकी हुन्<sup>७</sup>।

१. हेर. बु. रा. पृ. ४२२.

२. हेर. बु. रा. पृ. ४२६.

३. धर्म अ. क. पृ. १०८ : मरणपरिदीपित उदेनवन्धु।

४. अ. नि अ. क. I पृ. २३३, २३६.

५. त्यहाँका कुराहरू मननगर्दा वासुलदत्ता, मागन्दीय अनि श्यामावती जस्तो लाग्छ।

६. बु. रा. पृ. ४२९.

७. बु. रा. पृ. ४२७.

एकदिन मागन्दीय कुमारीलाई उनको आमा बाबुले बुद्धलाई समर्पण गर्न जाँदा, बुद्धले तिरस्कार गर्नु भई “बोधिमण्डपमा” दिव्य सुन्दरी मारका छोरीहरू<sup>१</sup> देखदा त मेरो मनमा कुनै प्रकारको रागादिचित उत्पन्न भएन भने अहिले यस्ता मलमूत्र भरित शरीर भएको यिनसाई देखेर त गोडाको औलाले पनि छुन चाहन्न<sup>२</sup>” भनी भन्नु भएको कुरा सुनी मागन्दीय कुमारी बुद्ध प्रति रिसाई उनले वंरभाव राखेकी थिइन् ।

यो घटना कौशम्बीबासी घोपितादि तीन सेठहरूले कौशम्बीमा विहारहरू बनाई भगवान् बुद्धलाई जेतवन विहारबाट कौश-

---

१. भगवान् बुद्धले बुद्धत्व प्राप्त गर्नु भएको पीपल वृक्षमनीको आसनलाई ‘बोधिमण्डप’ भन्दछन् ।

२. सं. नि. I. पृ. १२३ : मारधीतुसुतं; जा. अ. क. I. पृ. ३४७ : पञ्चग्रस्कजातकं, नं. १३२.

३. घम्म अ. क. पृ. १०२ : मागन्दियवस्थु; पृ. ४३० : मारधीतरानंवस्थु ।

“दित्वान तण्हं अर्ति रगञ्च,

नाहोसि छन्दो अपि मेथुनर्स्मि ।

किमेविदं मुत्तकरीसपुण्णं,

पादापि नं सम्कुसितुं न इच्छेऽति ॥” उदा....

अ. क. पृ. २६८; सु. नि. पृ. ३९८ : मागण्डियसुतं; अ....

नि. अ. क. I पृ. २३६ : एककनिपातवण्णना ।

स्त्रीमा पालनु हुन खबर पठाएपछि<sup>१</sup> भगवान् बुद्ध श्रावस्तीबाट कौशम्बीकोनिमित्त निस्कनुभई बीच बाटेबाट कुरुदेशको कम्मा-सदम्म भन्ने निगममा जानु भएको थियो । त्यहाँ मागन्दीय बाह्यण-हरूलाई भेटनु भएको बेलामा घटेको कुरा अंगुत्तरनिकायार्थकथामा<sup>२</sup> समुल्लेख भएको छ । त्यसबबत मागन्दीय पति-पत्नी बाह्यणहरू-सँग भएको वार्तालापको कुरा सुन्तनिपातमा<sup>३</sup> र धर्मपदर्थकथामा समुल्लेख भएको पाइन्छ<sup>४</sup> । बुद्धको उपदेश सुनी दुवै पति-पत्नीहरू अनाशासी भई पछि प्रवत्तित पनि भएर अरहन्त भए<sup>५</sup> ।

भगवान् बुद्ध सर्वप्रथम कौशम्बीमा घोषित सेठहरूको निमन्त्रणामा आउनु भएको थियो ।

मागन्दीय महारानीले, “भगवान् बुद्ध कौशम्बीमा आइपुग्नु भयो” भन्ने खबर सुनी, बुद्ध प्रतिको रीस फेर्ने विचार गरी कौशम्बी नगर लित्र विक्षाटन आइरहनुभएका बुद्धलाई, मानिसहरू लगाई

१. हेर. बु. रा. पृ. ४२७.

२. I. पृ. २३५.

३. पृ. ३९८ : मागण्डियसुत्तं, अ. क. पृ. ४३६.

४. धर्म. अ. क. पृ. ४३० : मारधीतरानंवत्थु ।

५. अ. नि अ. क. I. पृ. २३६; धर्म. अ. क. पृ. १०२; सु-नि. अ. क. पृ. ४९० : मागण्डियसुत्तं ।

दश आक्रोश<sup>१</sup> वचनले गालि गर्न सगाहन् । एक दुइ दिन मात्र होइन एक सप्ताहसम्म नै गालि गर्न लगाइन् । तर भगवान् बुद्धलाई यी वचनहरूले कुनै पनि असर न परेको देखो महारानी स्वयं लाचार भइन् । भगवान् बुद्ध अटल हुनु हुन्छ्यो । यद्यपि यस आक्रोश वचनहरू सुनी आनन्द महास्थविर हडबडाउनु भएको कुरा धर्मपदर्थकथामा<sup>२</sup> समुलेख भएको पाइन्छ । यति मात्र होइन, यस्ता आक्रोश वचनहरूलाई दिनका दिन सुन्नुपर्दा आनन्द महास्थविरले भगवान् बुद्धसंग अन्ततिर भिक्षाटन जाने प्रार्थना गर्नु भएको थियो । अनि भगवान् बुद्धले आनन्द महास्थविरलाई संझाउनु भयो—

“आनन्द ! यदि त्यहाँ पनि त्यस्तै आक्रोश वचनहरू सुन्नु परेमा कहाँ जाने ? त्यसेले आनन्द ! जुन अपवाद जहाँ उत्पन्न हुन्छ सो अपवाद त्यहीं नै दूर नमइकन अन्त जानु ठीक छैन । इतःस नमान, एक सातापञ्चि यो बनावटी अपवाद स्वतः साम्य भएर

१. दश आक्रोश भनेका यी हुन—(१) चोर व्हौ, (२) मूख व्हौ, (३) मूङ व्हौ, (४) ऊँट व्हौ, (५) गोरू व्हौ, (६) गधाहा व्हौ, (७) नकंगामी व्हौ, (८) तिरश्चीनगति गामी व्हौ, (९) तिम्रो सुगति छैन तथा (१०) तिम्रो गति दुर्गति नै हुनेछ ।

आने छ । आनन्द ! तथागत अष्टलोक-धर्मवाट<sup>१</sup> कम्पित छैन ।”

त्यसपछि भगवान्‌ले निम्न गाथा पनि सुनाउनु भयो —

‘अहं नागो व सङ्गामे, चापातो पतिं सरं ।

अतिवाक्यं तितिक्खिस्सं, दुस्सीलो हि बहुज्जनां’ ति<sup>२</sup> ।

**अर्थ —**

“आफूमा पर्न आउने प्रहारलाई जसरी रण संग्राममा जाँहात्तीले सहन्छ त्यसरी नै यो लोकवासीहरूको अतिवाक्य (गाली लाई म सहन गर्दू, किन भने—यो लोकमा ज्ञानी तथा शीलवाला अन्दा अज्ञानी र दुःशीली नै धेरै धन्<sup>३</sup> ।

### मागन्दीयको षड्यन्त्र

एक दिन श्यामावती महारानीको सुज्जुत्तरा भन्ने सेविक सुमन मालाकारको घरमा सधैँ यैँ फूल किन्न जाँदा, उसको घरम भगवान् बुद्धलाई निम्त्याएको थियो । सुज्जुत्तराले भगवान्‌को उपदेश

१. यी आठ कारणहरूलाई ‘अष्टलोक-धर्म’ भन्दछन् ।

- (१) लाभ, (२) अलाभ, (३) यश, (४) अयश, (५) निन्द
- (६) प्रशंसा, (७) सुख र (८) दुःख ।

२ धम्म. प. पृ. ४७ गा. ३२०, वाँ २३.

३. ध. अ. क. पृ. १०७ : मरणपरिदीपित, उदेनवत्थु ।

सुनिसकेपछि राजाले दिएको आठ कार्षपणकं फूल किनेर स्थाइन् । अधि अधि उनले केवल चार कार्षपणको मात्र फूल किनेर लंजान्धिन् । त्यस दिन धेरै फूल देखी श्यामावती महारानीले फूल धेरै त्याएको कारण सोधदा छुञ्जुत्तरा डपासिकाले सत्य कुरा सुनाएपछि श्यामावती महारानीले उनलाई धर्माशनमः राखी उनीसंग बुद्धका उपदेशहरू सुनिन् । उपदेशको अन्तमा श्यामावती प्रमुख सबै पांचशय स्त्रीहरूले स्रोतापन्न फल साक्षात्कार गरे ।

यहाँदेखि श्यामावती महारानी सहित उनका सबै पांचशय स्त्री परिवारहरू पनि, बुद्धको दर्शन विना नै बुद्धको परम भक्तिनी भई, अडल अद्वावती भई बसे ।

+ + +

(१) एकदिन मागन्दीय महारानी, श्यामावती महारानीको दरबार भित्र घुम्न जाँदा उनले श्यामावती महारानीको खोपीको मित्तामा प्वाल पारिराखेको देखी, उदयन राजालाई यसबारे चुरली लगाइन् । राजाले कारण बुझ्न लगाउँदा “मिक्षाट आउनु हुने बुद्ध भगवान्को दर्शन गर्न क्याल नभएकोले त्यसो गरेको हुँ” भन्ने ब्याप्त पाएपछि, राजाले त्यहाँनिर ऊचाल हाल्न लगाइदिए ।

(२) अर्को एक दिन मागन्दीय महारानीले जिउंदे कुख्यरा त्याई उदयन महाराजालाई भनिन्—

१. यो कुरा जम्मै माथि खुञ्जुत्तराको कथामा उल्लेख भइसकेको  
छ । पृ० २०५

“महाराज ! यदि श्यामावती महारानीले तपाईं प्रति कत्तिको स्नेह र ममता राख्दी रहिछन् अथवा रहिन छन् भन्ने परीक्षा गर्न चाहनु हुन्थ्य भने यी कुखुराहरू काटी, यसको मासु पकाई ल्याऊ भनी भन्ने भन्न पठाउनु होस् । मलाई लाख उनले पकाउने छन् ।”

राजाले कुखुराहरू दिन पठाए । श्यामावती महारानीले “जिउंदो कुखुरालाई मार्न सकिदन्” भनी कर्काएर पठाइन् । यस कुरालाई लिएर पनि मागन्दीयले राजालाई खूब कुरा सुनाइन् । अनि उनले कंरि भनिन्— “महाराज ! तपाइले मेरो कुरा पत्थाउनु हुन्न । यदि यिने कुखुराहरू मारी यसको मासु पकाई थमण मौतमलाई पठाऊ भनी भन्न पठाउनु होस् त उनले पकाई पठाउने छन् कि छन् ।”

राजाले पनि त्यस्तै भन्न पठाए । मागन्दीयले पहिले ने प्रबन्ध मिलाई मानिसहरूलाई कुरा सिकाई राखेको विइन् । अनि द्रूतहरूले जिउंदो कुखुराको सट्टा मारेका कुखुराहरू लिई श्यामावती महारानीकहाँ गई “यसको मासु पकाई बुद्धकहाँ पठाइदिनू” भनी राजाले भन्नु भएको छ भनी भन्दा श्यामावती महारानीले “मारेको वा मरेको कुखुराको मासु त पकाउन सक्छु” भन्दै कुखुराहरू लिइन् ।

यस कुरालाई लिएर पनि मागन्दीय महारानीले राजालाई हुनसम्म चुप्ली लगाइन् । तर राजाले श्यामावतीलाई राघ्ररी चिन्दथे मागन्दीयको कुरा भायि उत्तिसारो विश्वास गर्दैन थे ।

(३) मागन्दीयले यस कृत्रिम रचनाद्वारा पनि राजालाई रिस उठाउन नसकेपछि उनले अर्को बड्यन्त्रको रचना गर्न थालिन् । ए

दिन उनले आपना काकालाई भनी दौत छिकेको एउटा सर्प त्याउन लगाइन् । अनि उनले सर्पलाई उदयन राजाको हस्तिकन्त बीणाको<sup>१</sup> प्वालभित्र पसाल्ती, प्वालमा कूलको थुँगाले बन्दगरिविहन् ।

राजा एक एक हप्ताको पालोगरी क्रमशः श्यामावती, बासुल-दक्षा र मागन्दीय महारानीहरूका खोपीमा जाने गर्दथे<sup>२</sup> । भोलिपलट श्यामावती महारानीको खोपीमा जाने पालो थियो । अनि मागन्दीयले राजालाई बिन्ति गरिन् —

‘महाराज ! आज मैले निककै नराङ्गो स्वप्न देखे । महाराज ! भोलि तपाईं श्यामावती महारानीको खोपीमा न जानुहोस् । उनी तपाइलाई भन्वा भ्रमण गौतम प्रति दृढता स्नेह र ममता राखिष्यन् । उनले तपाइको भलो चिताउँदिनन् । भलाई लाञ्छ शायद, उनले तपाइको ज्यान पनि लिन बेर छुँन । यस्तो नराङ्गो स्वप्न त मैले जीवनमा कहिले पनि देखेको छुँन । अवश्य पनि तपाइलाई केहीन केही आपद आउन सबछ । अतएव म तपाइलाई छाडन सकिन । म पनि तपाइको साथमै श्यामावतीको खोपीमा आउने छु ।’

राजा नियमानुसार श्यामावती महारानीको खोपीमा हरित-कन्त बीणा लिई गए । मागन्दीय महारानी पनि साथमै गइन् ।

१. हेर. बु. रा. पृ. ४२२-२३. ‘हस्तिलिङ्ग बीणा’ पनि भन्द छन् ।

२. धम्म. अ. क. पृ. १०८ : मरणपरिदीपित उदेनवस्थु ।

दरबारमा खान-पान गरी, रसरंगपछि राजा शयनागारमा जाँदा  
मागन्दीयले राजाको आँखा छलो आफूले नै सिहाननिर राखेको  
बीणाको प्वालको फूल छिकि दिइन् । दुइ तीन दिनदेखि बीणामित्र बसि-  
रहेको सर्प, डरलागदो आवाज निकाल्दै एके चोर्ट प्वालबाट बाहिर  
निस्क्यो । यत्तिकमा मागन्दीय चिच्याउन थालिन्—

“महाराज ! मैले तपाइलाई बिन्ति गर्दै थिए । यो श्यामा-  
बतीले तपाइको भलो गर्ने छैनन् । किन्तु तपाइले मेरो कुरामा विश्वास  
गर्नु भएन् । धिक्कार होस् यो श्यामाबतीलाई ! कस्ती अलच्छनी होलिन्  
यो ! राजालाई मारेर के पाऊँछिन् होलिन् ! राजाबाट त्यन्ते  
श्रीसम्पत्ति पाएर पनि अझ राजाकै ज्यान लिन चाहिँच्छन् !!”

ज्यानको माया कसलाई लाग्दैन र ! यसपछि आफ्नो  
ज्यानको समेत खतरा देखेर आगो लागेको बाँसको क्षाङ्क्ष, तातो  
कराइमा राखेको नून झें क्रोधले चूर भई “मागन्दीयको त्यत्तिकर  
कुराहरूलाई अनपत्यार गरी बसेको थिए तर आज यस्तो चाल !”  
भन्ने विचार गरी तुरन्तै श्यामाबती सहित उनका पाँचशष परिवार  
स्त्रीहरूलाई समेत एकपाँच अर्कोलाई राखो, सिंहधनुष तथार पारी  
धनुष तान्दै, आवाज निकाल्दै राजाले विषमरित बाज धनुषमा चढाउन  
थाले ।

## मैत्रीको प्रभाव

त्यस बखत श्यामावती महारानीले आपना पांचशय स्त्रीहरू-  
लाई संक्षाई बुझाई अर्ति दिइन् —

“अम्मे ! यस्तो आपद् अवस्थामा हामीहरूकोनिम्नि अरू  
कुनै पनि शरण छैन । अतएव राजा प्रति पनि, देवी मागन्दीय प्रति  
पनि तथा आपनो आत्मभाव प्रति पनि समान चित्त राखी मैत्री-चित्त  
बढाऊ, मैत्री-चित्त फैलाऊ । कसै प्रति पनि द्वेषभाव न राख । सबै  
प्रति एक समान मैत्री भावना गर । यहीने हाम्रोलागि तारण हुनेछ ।”

त्यसपछि श्यामावती सहित सबै स्त्रीहरूले एकाग्र चित्तगरी  
औदिश्य<sup>१</sup> (ओदिस्स) मैत्री-चित्त फैलाए ।

धनुषमा चढाएको वाण राजाले न तान्न सके, न झिकन सके  
न त हात्र नै सके । यो अनौठो घटना देखी राजा को शरीरबाट पसिना  
निस्कन थाल्यो, मुटु काँप्न थाल्यो, अनि मुखबाट न्याल चृहिन थाल्यो,

१. औदिश्य—मैत्री चित्त भनेको उद्देश्य गरी मैत्री भावलाई  
फैलाउनु हो । यसबारेमा विशेष कुराहरू पटि. म. पू-  
३८० म; समुल्लेख भएको छ ।

जित थर थर काँप्ज थात्यो अनि राजा डराउन थाले<sup>१</sup> ।

### श्यामावती महारानीले राजासँग सोधिन—

“महाराज ! किन थर थर काँपी डराउनु भएको, किन हड्डडाउनु भएको ?”

“श्यामे ! मैले यो बाँण, न हात्न सकें, न फ्रिक्न सकें, न त उचात्न नै सकें । के यस्तो आश्चर्य ! श्यामे ! मलाई शरणमा लेउ ! चुवलीको कुरा सुनी, कुनै छानबिन नगरी एकासी तिमी प्रति द्वेष राखी, क्रोधमा आवेश भई मैले यस्तो अपराध गरें । यो निर्जीव धनुषबाँणले पनि तिचो निर्दोषतालाई जान्दो रहेछ तर मैले भने जान्न सकिन । मलाई क्षमा गर !”

Dhamma.Digital

अनि श्यामावती महारानीले “राजाको हातबाट धनुषबाँण छुटोस्” भनी अधिष्ठान गरी राजालाई “महाराज ! त्यसो भए धनुषबाँण भूइमा छाडी दिनुहोस्” भनी विन्तिगर्दा राजाको हातबाट बाँण भूइमा खस्यो<sup>२</sup> ।

१. विसु. म. पृ. २८४: इद्विविधनिदेसो-१२ मा श्यामावती अग्रमहिषी भएकीले मागन्दियले श्यामावतीलाई मारी आफू अग्रमहिषीहुन चाहेकी थिइन् भन्ने पनि उल्लेख भएको छ ।

२. अं नि. अ. क. I. पृ २३६-३९; घम्म. अ.क.पृ. १०६-९

त्यसपछि राजा तुरन्ते पानोमा डुङ्कीलगाई भिजेको बस्त्र  
र भिजेको कपाल लिई श्यामावती महारानीको अगाडि गई  
चूंडा टेकी दुइहात जोरी राजाले श्यामावतीसँग बिन्ति गरे—

“सम्मुद्धामि पमुद्धामि, सब्बा मुद्धन्ति मे दिसा ॥  
सामावति मं तायसु त्वं च मे सरणं भवा’ति ॥”

अर्थ—

“श्यामे ! म सम्मोहित छु, प्रमोहित छु, मेरोनिम्ति सबै  
दिशा सम्मोहित छ । श्यामावतीले ने मलाई तारण गर, तिमीने  
मेरो शरण होऊ ।”

अनि श्यामावती महारानीले “हुन्छ, मेरो शरणमा  
जानुहोस्” भनी नभनी “महाराज ! जसको शरणमा म  
गएको छु, उसको शरणमा तपाइ पनि जानुहोस्” भन्दै निम्न  
मात्रा मुनाइन्—


(१) “इदं वत्वा सामावती, सम्मासम्बुद्ध साविका ।  
मा मं त्वं सरणं गच्छ, यमहं सरणं गतं ।

(२) “एस बुद्धो महाराज, एस बुद्धो अनुत्तरो ।  
सरणं गच्छ तं बुद्धं, त्वं च मे सरणं भवा’ति ॥”

## अर्थ—

१—“जसको शरणमा म गएको छु, उसके शरणमा तराइ पनि जानुहोस् भनी सम्यक् सम्बुद्धकी श्राविका श्यमावतीले अनिन् ।

२—“महाराज ! वहाँ ने बुद्ध हुनुहुन्छ, वहाँ ते अनुपम सम्यक् सम्बुद्ध हुनुहुन्छ, वहाँके शरणमा जानुहोस् र मेरो शरण पनि तराइ हुनुहोस् ।”



उनको बचन सुनी राजाले “अब यहाँ म डराउन थालै” भन्दै निम्न गाथा सुनाए—

Dhamma.Digital

‘‘एस भिय्यो पमुद्घामि, सब्बा मुद्घन्ति मे दिसा ।  
सामावती मं तायस्मु, त्वंच मे सरणं भवाति ॥’’

## अर्थ—

“अब त म यहाँ प्रमोहित भएँ, मेरोनिम्ति सबै दिशा समोहित छ श्यामावतीले नै मलाई तारण गर तथा तिमीनै मेरो शरण होऊ ।”

केरि पनि श्यामावती महारानीले पहिले जस्तै प्रतिक्रिया गरेपछि राजाले ‘त्यसो भए तिचो पनि ज्ञानया बढ्नु र बुद्ध्ये

पनि शरणमा पछुं । तिमीलाई वरदान पनि दिन चाहन्छु”  
भनी अन्दा श्यामावती महारानीले “महाराज ! वरदान लिदे  
गर्नेछु” भनिन् । त्यसपछि भगवान् बुद्धकहाँ गई बुद्ध प्रमुख  
भिक्षुसङ्गलाई एकसातासम्मकानिमित्त राजा निस्तो गरे ।  
अनि राजाले श्यामावती महारानीलाई “वरदान लेउ” भनी  
भने । उनले भनिन्—

“महाराज ! मलाई कुनै वस्तुको आवश्यकता छैन ।  
मलाई त्यस्तो वर दिनुहोस् ताकि मैले दिनहुँ बुद्ध सहित पांच-  
शय भिक्षुहरूलाई भोजन गराउन सकूँ ।”

त्यसपछि राजाले श्यामावतीको इच्छानुसार भगवानसँग  
प्रार्थना गर्दा भगवान्ले यस्तो उत्तर दिनुभयो—  
*Dhamma.Digital*

“महाराज ! सेधंभरी एक ठाउँमा बुद्ध जानु उचित  
हुँदैन । भरु मानिसहरूले पनि प्रतीक्षा गरिरहेका हुन्दैन ।”

“भन्ते ! त्यसोभए कुनै एक भिक्षुलाई आज्ञा दिनुहोस् ।”

अनि भगवान्ले आनन्द महास्थविरलाई आज्ञा दिनु भयो ।

त्यहाँदेखि पांचशय भिक्षुहरूलाई लिई आनन्द महास्थविर  
दिनहुँ श्यामावती महारानीको वरदारमा भोजन ग्रहणगर्न जान  
थाल्नु भयो । श्यामावती महारानी सहित उनका पांचशय

परिवार स्त्रीहरूले पनि आनन्द महास्थविर प्रमुख विभूतज्ञनाई भोजन गराई उपदेश सुन्न थाले<sup>१</sup> ।

उपरोक्त अपूर्व घटना श्यामावती महारानीको मैत्रीको प्रभावद्वारा घटेको हो । यस प्रभावलाई ‘समाधि विस्फार-ऋद्धि’ भनी भनिएको छ <sup>२</sup> ।

विशुद्धिमाग<sup>३</sup>, प्रतिसम्भदामार्ग<sup>४</sup> र बुद्धवंश अर्थकथानुसार,<sup>५</sup> श्यामावती महारानीको अलावा ‘समाधि-विस्फार-ऋद्धि (=सिद्धि) हुनेहरूमध्ये सारिपुत्र महास्थविर<sup>६</sup>, सञ्जीव महा-

Dhamma.Digital

१. घम्म. अ. क. पृ. १०९-१०

२. विसु म. पृ. २८३-८४ इद्धिविधनिदेसो-१२; बु. वं अ. क.

पृ. २४: निदानवर्णना; पटि. म. पृ. ४७५: इद्धिकथा, अ. क. पृ. ४९८;

३. पृ. २८३-८४

४. पृ. ४७५

५. पृ. २४

६. उदा. पा पृ. १०८: यक्षपहारसुत्त. अ. क. पृ. १७१;

थेर. गा. पृ. ३६७: सारिपुत्त त्येरगाथा, अ. क. II.पृ. ११६. |

स्थविर<sup>१</sup>, खाणुकोण्डन्य महास्थविर<sup>२</sup> तथा उत्तरा उपासिका पनि हुन्<sup>३</sup> ।

### मैत्रीको फल

मैत्री भावना तथा मैत्री भावनालाई आपने अङ्ग-प्रत्यङ्ग जस्तैगरी बहुलतर अभ्यास तथा सुपरिचित गरी बस्ने ध्यानीले प्रत्यक्षरूपमै एधारबटा फल पाउन सक्छ । जस्तै— (१) सुखपूर्वक निदाउँछ, (२) सुखपूर्वक विउंशिःछ, (३) खराब स्वप्न देखदेन, (४) मनुष्यहरूले प्यार गर्छन्, (५) अमनुष्यहरूले पनि प्यार गर्छन्, (६) देवताहरूले रक्षा गर्छन्, (७) आगो, बीष, तथा शस्त्र अस्त्रहरूले हानी गर्न सक्दैनन्, (८) चाँडैन समाधिष्ठ हुन्छ, (९) मुखवर्ण प्रफुल्लित हुन्छ, (१०) अमोहित मई मृत्यु हुन्छ तथा (११) उत्तरोत्तर (धर्मको) अवबोध गर्न न सकेता पनि ब्रह्मालोक त अवश्यनै पुग्छ<sup>४</sup> ।

१. म. नि. I. पृ. ४०७- मारतज्जनीयसुत्तं । यससूत्रमा ‘विघुर संजीव’ भनी उल्लेख भएको छ ।

२. धम्म. अ. क. पृ. ३३६: खाणुकोण्डञ्जत्येरस्सवत्यु, वर्ग ८

३. धम्म. अ. क. पृ. ४८२: उत्तरायवत्यु, वर्ग १७; अ. नि. अ.

क. I पृ. २४१; तलपनि यसको कथा उल्लेख भएको छ ।

४. अ. नि- ११, पृ. ३८३: मेत्तासुत्तं वा मेत्तानिसंससुत्तं, अ. क. II पृ. ८६५

यस्तेगरी मैत्रीका आठ गुणहरूको बारेमा पनि अङ्गुत्तर-  
निकायमा ने समूल्लेख भएको छ<sup>१</sup> ।

मैत्रीचित्तको प्रभावको बारेमा प्रकाश पार्नु हुँदै भगवान्  
बुद्धले अधिलो जन्ममा आफूले सातवर्षसम्म मैत्रीचित्त भाविता  
गरी, त्यसको प्रभावद्वारा सात संवर्तकल्प (प्रलय), सात विवर्तकल्प  
(शृष्टि) सम्म यसलोकमा आउन तपरेको कुरा इतिवृत्तक पालिमारै  
र मंत्री भावनाद्वारा ने ब्रह्मसहवासमारै पुग्नसक्ने कुरा पनि बता-  
उनु भएको छ । मैत्रीभावनाद्वारा के के फल प्राप्त गर्न सकिन्दै  
भन्ने कुरा र मैत्री-भावना राम्रोसँग गरेमा मनमा शान्ति सनेत  
प्राप्त हुन सक्ने कुरा संयुक्तनिकायमारै ने समूल्लेख भएको  
पाइन्थ्य । कसरी मैत्री भावना गर्नुपर्छ भन्ने कुराको साथ  
साथै मंत्री भावना गर्नुमा समुत्साहित पारी आफ्नो प्रिय पुत्र राहुल  
(अमण) कुमारलाई मैत्रीभावनाद्वारा व्यापाद पनि दूर भएर जाने  
कुरा मजिम्मनिकायमारै बताउनु भएको छ ।

१. अं नि. द पृ. १७०: मेत्तामुत्तं, अ. क. II पृ. ७३६.

२. पृ. १९३: मेत्तसुतं ।

३. दी. नि. I. पृ. २१०: तेविजजमुत्तं; हेर बु. ब्रा. पृ. ३४५

४. सं. नि. IV. पृ. १०३: मेत्तासहगतमुत्तं, अ. क. III. पृ. १४४:

५. पृ. ११५ IV मेत्तासुतं ।

६. म. नि. I. पृ. १६९: ककचूपमसुतं, अ. क. II. पृ. ७८.

७. II. पृ. १०४: महाराहुलवादसुतं, अ. क. III. पृ. ८९..

मैत्री भावनाद्वारा ने उत्पन्न भएका द्वेष तथा व्यापाद दूर हुन्छन् अनि उत्पन्न नभएका द्वेष तथा व्यापाद पनि उत्पन्न हुँदैनन् भन्नेकुरा अङ्गुत्तरनिकायले<sup>१</sup> प्रष्ट गरेको छ । बानादि पुण्यको फलभन्दा मैत्री भावनाको पुण्यफल धेरै उत्कृष्ट हुन्छ भन्ने कुरा इतिवृत्तकपालिमा<sup>२</sup> तथा मैत्री भावना अट्ट पार्नकानिमित विशेष गरी मिक्खुहरूलाई समुत्साहित गर्नुहुँदै भगवान्ले 'एकछिन मात्र अर्थात् चुट्की बजानने क्षणसम्म अथवा दूध दुहन थुनमा हातराखनेवेलासम्म भएनि जप्ते मैत्री भवना गर्छ उसने आतुच्छ-ध्यानी भई राष्ट्रविष्ड खाएको हुनेहै' भन्नुहुँदै मैत्री भावनाको महत्ता बताउनु भएको छ<sup>३</sup> । मैत्री विहारलाई नै ब्रह्म-विहार<sup>४</sup> पनि भनिएछ । मैत्री आनिसंसको कुरा बुझन अरक-जातक<sup>५</sup> को कुरा पनि हेर्नु योग्य छ ।

मैत्री भावनाको विषयमा श्यामावती महारानीले विशेष

१. अ. नि-१. पृ. ५: नीवरणपहाणवग्गो, अ. क. I पृ. २८; अ.

नि-१, पृ. १८६. अञ्जतितिथ्यसुत्तं, अ. क. II. पृ. ४२३.

२. पृ. १९६: मेत्ताभावनासुत्तं ।

३. अ. नि-१ पृ. १०: अच्छरासङ्घातवग्गो, अ. क. I पृ. ४०;

अ. नि-१ पृ. ३९: अपर अच्छडासङ्घातवग्गो, अ. क. I.

पृ. २६७; सं. नि. I. पृ. २२०: ओक्खासुत्तं, अ. क. II. पृ. १६४.

४. खु. पा. पृ. १२ मेत्तसुत्तं; सु. नि. पृ. २९०: मेत्तसुत्तं ।

५. जा. अ. क. II. पृ. ४२०, नं. १६९.

अधिकार प्राप्त गरेको हुनाले भगवान् बुद्धले मैत्री विहारी उपासिकाहरूमध्येमा उनलाई अपस्थानमा राख्नु भएको हो । जुन कुरा तल उल्लिखित सूत्रको “अप्रस्थान” मन्ने शीर्षकमा प्रस्त भएको छ ।

## मरण

आनन्द महास्थविर सहित भिक्षुसङ्घलई श्यामावती महारानीले दिन दिन भोजन गराई उपदेश सुन्ने गरेकोले मागन्दीय महारानीको हृदय क्लन् पोलन थाल्यो । अङ्ग एक दिन श्यामावती महारानीले आनन्द महास्थविरलाई पाँचशय चीवरहरू प्रदान गरेको मात्र होइन बहाँले पाएका चीवरहरू सम्बन्धी प्रश्न सोष्ठा आनन्द महास्थविरले दिनुभएको उत्तरमा<sup>१</sup> प्रभावित भई राजा उदयनले अरु पनि पाँचशय चीवरहरू प्रदान गरेको कुरा सुन्नपर्दा मागन्दीय महारानी क्लन् अत्यन्त छटपटाउन थालिन् ।

१. धम्म. अ. क. पृ. ११०; अ. नि. अ. क. I. पृ. २३९.

राजाले आनन्द महास्थविरसँग सोष्ठेको र राजालाई उत्तर दिएको कुराहरू ‘बुद्धकालीन राजपरिवार’ पृ. ४४४ मा उल्लेख भएको हुँदा यहाँ उल्लेख गरेको छैन, उहीं हेनूँ ।

आफूले रचेको काम जम्मै उल्टै मात्र भएकोले मागन्दीय महारानी सारै चिन्तित भइन् । उनको भनमा कर्ति पनि शाल्ति भएन् । ईर्ष्याको कारणले उनको हृदय आगोले पोले कुँ पोल्न थाल्यो । तै पनि उनले ईर्ष्यालाई सभाल्न सकिनन् । बरू क्छन् उनले श्यामावती महारानीलाई नै मानै निश्चय गरिन् । ईर्ष्यार क्रोधको हेतुले अन्धी जस्तै भई, योग्य अयोग्य, धर्म अधर्म केही पनि सोचन नसकी अन्तमा दानवतापूर्ण क्रूर काम भन्न थालिन् । वही दानवतापूर्ण सोचाइको फज्जस्वरूप उनले एकदिन, आफ्नो काका मागन्दीयलाई “श्यामावती महारानी बस्ने दरबारमा तेलको कपडाले बेरी, श्यामावती सहित उनकी सबै परिवार स्त्रीहरूलाई कोठामा बन्दाहरी, आगो लगाइदेउ” भनी आज्ञा दिइन् ।

Dhamma.Digital

उपरोक्त क्रूर तथा दानवीय काम सिद्धान्ते नियतले एक-दिन, मागन्दीय महारानीले उद्यन राजासाई उद्यान कृडागर्ने बहानाले उद्यानमा लगिन् । त्यसंबेला उनको काका मागन्दीयले श्यामावती महारानीको दरबारमा गई भकाभक तेलको कपडाले दरबारको लट्टाहरू बेर्न थाले । यस्तो क्रियावेषी श्यामावती महारानीले सोधिन्—

“काका ! के गर्न लाग्नु भएको ?”

“अम्मे ! राजाले घर बलियो पार्न पस्तो गराएको हो । तपाइहरू यहाँ न बस्नुहोस्, कोठामित्र बसिरहनुहोस्” भनी श्यामावती महारानीले बोलिन् ।

मावती सहित सबैलाई कोठाभित्र राखो ताह्वा मारिदियो । हत्तरपत्त तेलका कपडाहरू ठाउँ ठाउँमा बेन्ही तुरन्त आगो पनि सल्काई दियो । दरबारमा एक चोटि आगो दन्क्यो ।

**त्यसबेला श्यामावती महारानीले आपना परिवार स्त्रीहरू-लाई उपदेश गरिन्—**

“अम्मे ! यस अनन्त भवचक्रमा हास्तीहरू कतिचोटि आगोमा परी मरेर आइसक्यौं होला । शायद बुद्ध भावान्ते पनि त्यसको अन्त लिनसक्नु हुन्न होला । अतएव अप्रमादी भई समाधिष्ठ होऊ ।”

यति अतिबुद्धि दिई श्यामावती महारानी सहित सबै ‘वेदना-परिग्रह’<sup>१</sup> भन्ने ध्यानमा तल्लीन भए । त्यसपछि कसेले सकृदागामी, कसेले अनागामी मार्ग-फल साक्षात्कार गरे<sup>२</sup> । यसकुराको उल्लेख तल मूल सूत्रको “अनिष्टकल मरण” भन्ने शीर्षकमा प्रष्ट भएको छ ।

यस आगोमा सुञ्जुत्तरा उपासिका<sup>३</sup> एकमात्र परेको थिइनन् । अरु जम्मै परे ।

१. शब्दार्थ— वेदनालाई जित्न सक्ने ।

२. धम्म. अ. क. पृ. १११

३. उदा. अ. क. पृ. २३९: उदेनसुत्तं ।

पूर्वजन्ममा गरेका कर्मानुसार “उपपीडकर्म!” को फल भोग्दै उनीहरू सबै आगलानीमा परी भस्म भएका हुन् अनी अर्थकथामा उल्लेख भएको छ ।

---

१. ‘कर्मभोग’ वा ‘कर्मफल’ भन्नाले मानिसले गरेको जेसुकै कर्मको फल भोग्नु पर्ने हुन्छ । कर्मविभाजन अनुसार कुनै कर्मको फल यसै जन्ममा भोग्नु पर्ने भए कुनै कर्मको फल अर्को जन्ममा र कुनै कर्मको फल जन्मजन्मान्तरमा ममेत समय समयमा भोग्नु पर्ने हुन्छ । अनि कुनै कर्मको फलचाहि निश्चित समयभित्र भोग्न न परेमा स्वतः समाप्त पनि हुन्छ । यदि सबै कर्मको फल भोग्न परेमा ‘निर्वाण’ वा ‘मोक्ष’ पाउन सक्ने छैन । यस सिद्धान्त अनुसार कर्मको विभाजन विशुद्धिमार्ग अनुसार बाह्य (१२) प्रकारका छन् ।

- (१) दृष्टधर्म-- वेदनीव (= यसैजन्ममा भोग्नुपर्ने) कर्म,
- (२) उपपदच-वेदनीय (= अनन्तर जन्ममा भोग्नुपर्ने) कर्म,
- (३) अपरापर्य-वेदनीय (= जन्मजन्मान्तरमा भोग्नुपर्ने) कर्म,
- (४) अहोसि (= यियो-समाप्त भयो) कर्म,
- (५) यदगरू (= जुन गृह्णगो हुन्छ) कर्म,
- (६) यद्बहुल (= जुन धेरै हुन्छ) कर्म,
- (७) यदासन (= जुन नजिकमा आइपुग्छ) कर्म,
- (८) कृतत्वात् (= अभ्यास

श्यामावती महारानीको दरबारमा आगो लाग्यो भन्ने खबर सुनी उदयन राजा उच्चानबाट हतारो हतारो गरी फर्केदा फर्केदै, आगो निभाउनु अगावै श्यामावती महारानी सहित सबै स्त्रीहरू आगोमा परी भस्म भएको हेर्नुपर्दा राजालाई सारे दुख लाग्यो । त्यस पछि राजाले आगो लगाउने को रहेछ भन्ने चिवाचर्चा गर्न थाले । राजाको मनमा मागन्दीय महारानी प्रति शंका त छँदै थियो । त्यसले एकदिन राजाले भारदार-हरूको एक सभामा “अधि श्यामावती महारानी छँदा, राजा सधै जसो आशंकितभई बस्नुपर्द्यो । अब बल्ल राजा निःशंकी भई बस्नु हुनेछ । यस काम गर्नेलाई त विशेष पुरस्कार नै दिइनु पर्दछ” भन्ने कुरा मागन्दीय महारानी पनि उपस्थित भएको मौका पारी कुरा-गर्न लगाए । यो कुरा सुनि मागन्दीयले “महाराज ! मैले बाहेक यस्तो काम अरू कसले गर्न सक्ला र !” भनी भनिन् ।

घेरै भएको ) कर्म, (९) जनक (=जन्म दिन सबैमे) कर्म, (१०) उपस्थम्भक (=टेवादिने) कर्म, (११) उपषीडक (=फेरि फेरि पेल्ने) कर्म र (१२) उपधातक (=विधन, विनाशगर्ने) कर्म । विसु. म. पृ. ४५१-५२२: कङ्कावितरण विसुद्धिनिहेसो-१९; अड्गुत्तर निकायअर्थकथा, तिकनि-पातमा ‘अहोसिकमं’ बाहेक अरू ११ कर्महरूको कुरा उल्लेख भएको पाइन्छ — पृ. ३६४: निदानसुत्त ।

राजाले आपनो मित्री मनमा भएको कोपाग्नीलाई छोप्दै 'मागन्दीयलाई "त्यसोभए तिन्ना नाताकुटुम्बहरू सबैलाई बोलाऊ । तिनी सहित उनीहरू सबैलाई पुरष्कार दिनेछु" भनी आज्ञा दिएपछि मागन्दीयले आपना नाताकुटुम्बहरू सबैलाई बडो हसित भई एकत्रित पारिन् । त्यसपछि राजाले तिनीहरू सबैलाई राजआज्ञा दिई प्राणदण्ड दिए । मागन्दीयलाई त उनको मासुको चोकटा काट्दै उनलाई नै खुवाउँन थाले<sup>१</sup> ।

x                    x                    x



### पूर्वकर्म

श्यामावती महारानीको दरबारमा आगलागी भई श्यामावती महारानी सहित उनका सबै परिवार स्त्रीहरू समेत आगोमा परी भस्म भएको कुरा सारा शहरमा तुरन्ते फिलियो । सांझपछ अर्मसमामा मिक्षुहरूका बीच "त्यस्ती अद्वासम्पन्ना श्यामावती महारानीको मृत्यु बडो अयोग्यतापूर्ण ढंगले भयो" भन्ने चर्चा भएको थियो । त्यसेवेला भगवान् बुद्ध सो सममा आइपुग्नु भयो । अनि भगवान्मले मिक्षुहरूसँग "के कुरा भइरहेको थियो" भनी सोधनु

१. घम्म. अ. क. पृ. ११२: मरणपरिदीपित उदेनवत्थु; अ. नि. अ. क. I. पृ. २४०.

भएपछि भिक्षुहरूले श्यामावती महारानी अयोध्यतापूर्ण ढंगले मृत्यु भएको बारे कुरा भइरहेको थिए भनी सुनाएँशछि भगवान्‌ले—“भिक्षुहो ! अहिन्दे हेर्दा श्यामावतीको मृत्यु अयोध्य तरिकाले भएको जस्तो लागेता पनि उनले परापूर्वकालमा गरेको कर्म हेर्दा, सोही अनुरूप उनले फल भोगिन्” भनी भन्नु भएपछि भिक्षुहरूले “भन्ते ! परापूर्वकालमा उनले के कर्म गरेकी रहीछन् ?” भनी सोधा भगवान्‌ले उनले गरेको कुरा प्रकाश गर्नुहुँदै त्यसको रहस्य उद्घाटन गर्नुमयो ।

अतीत कालमा बाराणसीमा ब्रह्मदत्त राजाले राज्य चत्ताइ रडेको बेलामा राजगृह नगरको राजदरबारमा नित्यप्रति आठ प्रत्येकबुद्धहरू<sup>१</sup> भिक्षालिन जानुहुन्थ्यो । वहाँहरूमध्ये सातजना प्रत्येक बुद्धहरू भिक्षागच्छि हिन्दुण्डमा जानुहुयो र एकजना एक नदीको किनारमा ढड्डी ( एक प्रकारको घास ) भित्र बसी समापत्ति<sup>२</sup> ध्यानमा बस्तुहुन्थ्यो ।

१. तीन प्रकारका बुद्धहरू छन्— (१) सम्यक् सम्बुद्ध, (२)

प्रत्येक वुद्ध र (३) श्रावक वुद्ध ।

२. ‘यति धण्डा वा दिनपञ्चि ध्यान खोनियोस्’ भन्ने अधिष्ठान गरी समाधिष्ठ भई बस्ने ध्यानलाई ‘समापत्ति’ भन्दछन् । यस प्रकारको ध्यानमा बस्नेलाई कुनैप्रकारको दिन बाधाले असर पार्न सक्दैन, नत कुनै आगोले पोल्ल, व पानीले बघाउन सक्छ ।

एकदिन तो प्रत्येकबुद्धहूलाई शिक्षा दिइसकेपछि राजा पाँचशय स्त्रीहृषि साथमालिई नदीमा खेलन गए । तो स्त्रीहृषि दिनभरी नदीमा खेली नुहाइरहँदा जाडोलागो आगो ताप्ने विचारले, झारपातहूरु भएको ठाउं खोजदैजाँदा सोही प्रत्येकबुद्ध बसिरहनु भएके ठाउंमा ढडडी देखी, उनीहूले त्यहाँ आगो लगाई ताप्न याले । केहीछिन पछि त्यसभित्र प्रत्येकबुद्ध देखे । अनि “अहो, अब-भने हाम्रो सत्यानाश हुनेछ । राजाको दरबारमा सधैं शिक्षाको-निम्नि पाल्नुहोने प्रत्येकबुद्ध पो हुनुहौदो रहेछ ! राजाले याहापाएमा हामीलाई टुक्रेटुका पानेछन् । त्यसैले यिनलाई चाँडै भस्म पार्नु पर्छ” भन्दे प्रत्येकबुद्धलाई जलाई मानें नियत राखी झारपातहूरु र काठहूरु खोजी ल्याई, प्रत्येकबुद्धमाथि थुपारी, आगो दनकाई दिए । “यत्तिले अबश्य पनि भस्म हुने क्छ” भन्ने धारणा लिई उनीहूल फक्कर गए ।

प्रत्येकबुद्ध एकसाता पछि समाप्तिबाट उठो वस्त्र टक्कटक्याई जानुभयो ।

उनीहूलको पहिलो क्रिया असंचेतनिक थियो तर पछिल्लो

किया सचेतनिक अर्थात् मार्ण चेतना थियो । त्यसेले कर्मबद्ध हुन गएको हो ।

उपरोक्त कुराके सन्दर्भमा भगवान् बुद्धले भिक्षुहरूलाई आमन्त्रणगरी तल उत्तिखित ‘अनिष्टफल मरण’ भन्ने शीर्षकको सूत्र देशना गर्नु भएको हो ।

अर्को एकदिन धर्मसमाप्ति र मागात्मीय महारानीहरूको मृत्युबारेमा “चर्चाहिंदा, यिनोहरूमध्ये ककसको मृत्यु भयो तथा को को बाँचे होलान्” भन्ने कुरा भइरहेको बेलामा भगवान् त्यहाँ आइपुग्नु भई “भिक्षुहो ! के कुरा चल्दै थियो” भनी सोधनु भएपछि भिक्षुहरूले सो कारण बताए । त्यसपछि वहाँले भिक्षुहरूलाई सम्बोधन गरी “मिक्षुहो ! जो अप्रमादी हुँछ उसको मृत्यु भएपनि बाँचिकै समान हुन्छ तर जो प्रमादी हुँछ उ मरेकोभए पनि, बाँचेको-भएपनि, मरेकै समान हुँछ” भनी भन्नुभयो । अनि धर्मपदको निस्त्र गाथाहरू प्रकाश पार्नु भयो ।

(१) ‘अप्यमादो अमतपदं, पमादो मच्छुनोपदं ।

अप्यमत्ता न मीथन्ति, ये पमत्ता यथामता ॥

(२) ‘पवं॑ विसेसतो बत्वा, अप्पमादिभ॒ पण्डिता ।  
अप्पमादे॑ पमोदन्ति, अरियानं॑ गोचरे॒ रता ॥

(३) ‘ते॑ मायिनो॒ स्राततिका, निच्चं॑ दलहपरककमा ।  
फुसन्ति॑ धीरा॒ निब्बानं॑, योगक्षेमं॑ अनुत्तरं॑ ॥’

अर्थ —

१—‘अप्रमाद॑ निर्वाणिको॒ बाटो॑ हो, प्रमाद॑ मृत्युको॒ बाटो॑ हो;  
प्रमादीहरू॑ मनै॑ यें॑ अप्रमादीहरू॑ मर्देनन् ।

२—‘आर्यमार्गमा॑ नियुक्तभएका॑ पण्डितहरूले॑ अप्रमादमा॑  
आएको॑ बुन॑ विशेषता॑ हो, त्यसलाई॑ देखेर॑ अप्रमादी॑ हुनुमानै॑ रुचि॑  
देखाउँछन् ।

Dhamma.Digital

३—‘धैर्य॑ राज्ञ सबने॑ ध्यानीहरूले॑ आफ्नो॑ बीर्यलाई॑ ध्यानको॑  
सहाराले॑ बढाएर॑, अनुत्तर॑ योगक्षेमरूपी॑ जन्म—मरण॑ रहित॑ निर्वाण—  
पवन्नाई॑ साक्षात्कार॑ गर्छन् ।’

स्थामावतीको॑ नाम॑ प्रमुख॑ उपासिकाहरूका॑ नामावलीमा॑ पनि॑  
समुल्लेख॑ घटेको॑ छ ।

१. सिहल, स्थाम र रोमनमाः ‘एतं’ ।

२. अ. नि. द. पृ. ४२८: सामञ्जवग्गो, अ. क. II. पृ. ७९१

## भिन्ना भिन्ने सामा (=श्यामा)हरू

१. श्यामा (सामा) — यिनी ककुसन्ध (क्रकुच्छन्द) बुद्धको युगल अग्रशाविकाहरूमध्ये एक हुन् । बु. वं. पृ. ३७२ः ककुसन्धबुद्धवंसो, अ. क पृ. ११२
२. श्यामा — यिनी कोणागमन बुद्धको युगल अग्र-उपस्थायिकाहरूमध्ये एक हुन् । बु. वं. पृ. ३७४ः कोणागमन-बुद्धवंसो, अ. क पृ. २१३.
३. श्यामा — यिनी कौशम्बीस्थित एक महाधनी कुलको पुत्री हुन् । श्यामा (६) महारानीकी संगिनी विड्न । श्यामा महारानीको दुःखदायी मृत्युको कुरा सुनी विरक्त भई प्रदजित भएर श्यामावतीको चिन्तालेघर्दा यिनले कुनै विशेष प्रतिफल पाउन सकेको विड्नन् । पछि आनन्द महास्थविरको उपदेश सुनी ज्ञान-प्रसिद्ध-सम्भदा ज्ञान सहित अरहत भएकी विड्न । वेरोगा. अ. क. पृ. ३५ः सामायेरीगाथा ।
४. श्यामा — यिनी पनि कौशम्बोकं हुन् । यिनी यस श्यामा (६) के अत्यन्त नजिककी संगिनी विड्न । श्यामावती महारानीको दुःखद मृत्युको ज्ञानसुनी विरक्तमई प्रदजित भएकीयिड्न । एकघोस न्यायालय

विनसे श्यामाको शोकले कुनै प्रतिफल पाउन सकिनन् । पछि बुढो भइसकेपछि, बुद्धको उपदेश सुनी प्रतिसम्मिन्ना ज्ञान सहित अरहत, भएकोथिइन् । येरो गा. अ. क. पृ. ३६ः अपरासामायेरीगाथा ।

**३. श्यामा**—यिनी आबस्तीवासी एक कुलपुत्रकी अधिल्लो जन्मकी स्त्री हुन् । अधिल्लो एक जन्ममा यिनी वारणशी नगरमा श्यामा भन्ने गणिका थिइन् । त्यसबछत आर्नलगेको एक चोरलाई देखेदित्तिकै उसमाथि यिनी बासक्त भएकोथिइन् । जा. अ. क. III पृ. ४२ः कणवेरजातकं, नं. ३१८

Dhamma.Digital

**४. श्यामा**—यिनी भद्रवतीय नगरको भद्रवतीय सेठको छोरी हुन् । यिनको नाम श्यामा थियो । घोषित सेठले दिइरहेको वानशालामा बार (= बति) लगाई दिएको कारणले यिनको नाम ‘श्यामावती’ भन्ने रहन गएको हो । यिनकै चरित्रकथा यहाँ उल्लेख गरिएको छ ।

**मूल सूत्र—**

### १— अग्रस्थान

“एतदग्मं, भिक्खुवे, मम साविकानं उपासिकानं मेत्ता-  
विहारीनं यदिदं सामावतीः ।”

**अर्थ—**

“मिक्षुहो । मेरा मैत्रीविहारिभो आविका उपासिकाहरूमध्येया  
श्यामावती उपासिका अप्रचिन् ।”

Dhamma.Digital

x

x

x

मूल सूत्र—

## २— अनिष्टकल मरण

यस्तो मैले सुनेः ।

एक समय भगवान् कौशम्बीस्थित घोषिताराममा बस्तु अप्पेको थियो ।

त्यस समय उद्देन (=उदयन) राजा उद्यानमा गङ्गरहेको बेलामा अन्तःपुरमा आगो लाग्यो । त्यसमा परी श्यामावती सहित पाँचशत स्त्रीहरू मरे ।

केही भिक्षुहरू पूर्वाण्हसमयमा चीवर पहिरी, पात्र-चीवर ग्रहण गरी कौशम्बीमा पिण्डार्थ गए । कौशम्बीमा पिण्ड चारिका गरी, मिक्षाटनबाट फर्की, भोजनोपरान्त जहाँ भगवान् हुनुहुन्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका ती भिक्षुहरूले भगवान्लाई निम्न कुरा मुनाए—

१. उदा. पा. पृ. १६० : उदेनसुतं, बर्मीमाः ‘उतेनसुतं’, व. क. पृ. २६८.

“भन्ते ! यहाँ, उदेन (=उदयन) राजा उद्यानमा गढ़रहेको बेलामा अन्तःपुरमा आगो लाग्यो । सो आगोमा परी श्यामावती सहित पांचशय स्त्रीहरूको मृत्यु भयो । भन्ते ! अब, ती उपासिकाहरूको कुन गति वा के अभिसर्पराय भयो होला ?”

“मिक्षुहो ! त्यसमा स्रोतापन्न<sup>१</sup> भएका, सकृदागामी<sup>२</sup> भएका, अनागामी<sup>३</sup> भएका उपासिकाहरू छन् । मिक्षुहो ! ती सबै उपासिकाहरूको मरण अनिष्टफल नै छ ।”

यस पछि भगवान्‌ले यस कारणलाई मनन गर्नु भई त्यसबेलाह निम्न उदान प्रकट गर्नु भयो—

“मोहसम्बन्धनो लोको, भब्बरूपो व दिस्सति ।  
उपधिचन्दनो बालो, तमसा परिवारितो ।  
सस्सतोरिव<sup>४</sup> खायति, पस्सतो नतिथ  
किञ्चनं<sup>५</sup> ति ॥”

१. धेरैमा सातपटकसम्म यसलोकमा जन्मलिई परिनिर्वाण हुने सत्त्वलाई ‘स्रोतापन्न’ भन्द छन् ।
२. यस लोकमा केवल एकपटक मात्र जन्मलिई परिनिर्वाण हुने सत्त्वलाई ‘सकृदागामी’ भन्दछन् ।
३. यसलोकमा जन्म नलिई ब्रह्मलोकबाट परिनिर्वाण हुने सत्त्वलाई ‘अनागामी’ भन्दछन् ।
४. रोमनमाः ‘सस्सतोरिव’; स्याममाः ‘सस्सतो विय’ ।

अर्थ—

“मोह परिवेष्टित यो लोक, भवयस्यप नस्ते देखिन्छ । यो लोकमा बस्ने बालमूर्खहरु आशा तृष्णाले बाँधिएर अन्धकारले घेरिएका छन् । शाश्वत जस्तै देखिने यो लोकमा—राम्ररीहेर्दा कुनै सार पाइँदैन ।”

Dhamma.Digital

---

## ५. उत्तरानन्दमाता उपासिका

### परिचय

“संघे कृष्णपक्ष हुम्, गरीब संघे गरीब ने हुम्” भन्ने कुराको प्रमाण उत्तरानन्दमाताको पिता दरिद्री पूर्णसिंहको जीवनबाट प्रलट बुझिन्छ ।

मूल सूत्रमा ‘उत्तरानन्द माता’ भन्ने नाम उल्लेख भए तापनि अर्थकथाहरूमा संक्षेपरूपले यिनको नाम उल्लेख गर्दे “उत्तरा” मात्र भनिएको छ । यिनको “नन्द” भन्ने कुनै पुत्र भएको हुन सक्छ । त्यसेले पछि यिनलाई “नन्दको माता उत्तरा” भन्ने अर्थले व्यवहारमा “उत्तरानन्द माता” भन्ने उपनाम रहन गएको होला ।

त्रिपिटक पालि वाड्मयमा “नन्दमाता” भन्ने उपनाम भएका उपासिकाहरू केवल “उत्तरानन्दमाता” र “वेलुकण्टकी वा वेलु-कण्टकी नन्दमाता” भन्ने दुइ मात्र छन् । ३१० मललसेकरको पालि संज्ञा नामावली कोषमा पनि यिनै दुइ जनाका नामहरू मात्र समुल्लेख भएको पाइन्छ ।

एतदभग्म सूल पालिका शब्दार्थहरूको व्याख्या गरिने मनोरथ-  
‘पूरणीमा’<sup>१</sup> पनि उत्तरानन्दमातालाई प्रायः संक्षेपरूपले “उत्तरा”  
मात्र उल्लेख गरेको पाइन्छ । सूल सूत्र तथा अर्थकथाहरूको अनुशारण  
लिई उत्तरानन्दमाता ने उत्तरा हुन् र उत्तरा ने उत्तरानन्दमाता  
हुन् भन्ने कुरालाई ध्यानमा राखी उसको बारेमा सूल सूत्र तथा  
अर्थकथाहरूबाट उपलब्ध हुनसकेका कारणहरूलाई एकत्रित पारी  
यहाँ प्रस्तुत गर्ने प्रयाश गरेको छु ।

### पूर्णसिंह दरिद्री

अंगुत्तरनिकाय, धर्मपद तथा विमानवत्यु अर्थकथाहरू  
अनुसार उत्तरानन्दमाता वा उत्तरा उपासिका, राजगृहवासी सुमन  
सेठको आश्रय लिई जीविका गर्ने पूर्णसिंह<sup>२</sup> ( पुण्णसीह ) भन्ने एक  
दरिद्रीको छोरी हुन्<sup>३</sup> । पूर्णसिंहलाई पनि अरु अर्थकथाहरूमा संक्षेप  
रूपले ‘पूर्ण’ मात्र भन्ने उल्लेख गरिएको छ ।

एक दिन, एक सार्वजनिक ठूलो चाडको दिनमा सुमन सेठले  
दरिद्री पूर्णसिंहलाई<sup>४</sup> बोलाई सोधे ।

१. I. पृ. २४० : एककनिपातवण्णना, एतदगतुत्तमं ।

२ अं नि-अ. क. I पृ. २४०

३. धर्म. अ. क. पृ. ४८२ : उत्तरायवत्यु; विमा. व. अ. क.

पृ. ५० : उत्तराविमान ।

४. पूर्णको संक्षेप क्या. म. नि. अ. क. IV. पृ. ३ मा पनि

उल्लेख भएको छ । देवदहसूत्र वर्णनामा ।

“हे पूर्ण ! आज ठूलो चाड हो । तिमी के गछों ? चाड मनाउंछो कि काम ने गर्न जान्छो ?”

“ओ मालिक ! हामीहरू जस्ता दरिद्रीहरूकोनिमित्त के को चाड, के को उपोसथ ! हामीहरूलाई चाड-वाडले के गर्छं र ! यो चाड-वाडहरू त धनीमानीहरूकानिमित्त मात्र हुन् । भोलि खानको-निमित्त धरमा केही छेन, अतएव हलो तथा गोरहरू पाएमा खेत ने जोत्न जानेछु ।”

पूर्णसिंहको कुरा सुनी सेठले उसलाई हलो र गोरहरू दिए । उ हलो र गोरहरू लिई आफ्नो पत्नीलाई “हे स्त्री ! धनीमानीहरू चाड-वाड मनाई भोज खान्छन् । म दरिद्री भएको हुनाले ज्याता वकाउन जानेछु । यदि सकछ्यो भने तिमीले आज मलाई दुइ भाग बति खाना पकाई त्याऊ” भन्दै खेत जोत्न गयो ।

### सारिपुत्र-सेवा

भगवान्को अग्रशावक सारिपुत्र महास्थविर साप्ताहिक निरोधसमापत्ति ध्यानबाट उठनु भई “आज कसको उद्धार गर्न सकुन्ता” भनी ध्यान दृष्टिले विचार गरी हेर्नु हुँदा पूर्णसिंह दरिद्रीको उपनिषद्य<sup>१</sup> सम्पत्ति तथा उसले भहा धनसम्पत्ति समेत पाउन सक्ने

१. अ. नि. अ. क. I. पृ. २४०; धम्म. अ. क. पृ. ४८२;

विमा व. अ. क. पृ. ५१.

२. पूर्वकर्मको पुण्यको प्रभाव ।

कुरा जानी, महास्थविर पात्र चौबर घारण गरी पूर्णसिंहले काम गरिरहेको खेततिर लाग्नु भयो । पूर्णसिंहले पनि महास्थविरलाई देखी, हलों जोत्ने काम छाडी, पञ्चाङ्ग प्रणाम गन्धो । महास्थविरले उत्तेंग “यहाँ पानी भएको ठाउँ कहाँनिर छ होला ?” जनी सोध्दा उसले बुझ्यो कि महास्थविर मुख धुन चाहनु हुन्छ । अनि उसले छटू बगुरी दतिवन ल्याई दियो । महास्थविरले दतिवन गहञ्जेलसम्म महास्थविरको मिक्षा-पात्र र पानी छान्ने लिई, मिक्षा-पात्र भरी पानी ल्याइदियो । मुख धुनु भइसकेपछि महास्थविरले विचार गर्नु भयो —

“पूर्णसिंहको परिवार शहरको एक छेउमा, अर्काको घरमा बस्छ । यदि म उनोहरू बस्ने घरमा मिक्षा निन गए भने पूर्णकी पत्नीले मलाई देख्ने छैन । अतएव उ, उसको पतिकोनिमित खाना त्याउने बेलामा, बाटोमा भेटहुने गरी गएको खण्डमा उसले मलाई देखी संग्रह गर्नेक्षे । यसरी उसलाई पनि मबाट संघर्ष तथा उपकार हुनेछ ।”

यति विचार गर्नु भई महास्थविर मिक्षाजाने बेला नमएसम्म वहीं नै पर्वैर बस्नु भयो ।

त्यसपछि मिक्षाजाने बेला भएपछि, सोग्नेकोनिमित खाना पुऱ्याउन पूर्णसिंहकी पत्नी घरबाट निस्कीसकेपछि महास्थविर पनि उ आउने बाटोबाटे मिक्षाटनकोनिमित जानु भयो ।

आपनी पत्नी आउने बाटोतिरबाट महास्थविर मिक्षाटनकोनिमित जानु भएको देखी पूर्णसिंहले यस्तो विचार गन्धो —

‘महास्थविर शायद हामीहरूके संप्रह गर्न स्यस बाटोतिर लाग्नु भएको जस्तो लाग्छ । अहा ! मेरी पत्नीले मलाई ल्याउने खाना जम्मै महास्थविरके भिक्षा-पात्रमा राखिविए कति रात्रो हुन्थ्यो ।’

पूर्णसिहकी पत्नी, “आज चाड हो” भन्दै आफ्नो घरमा भएको रुखा मुख्खा खाना पकाई पतिलाई खाना लैजान बाटो लागी । अनि उसले बाटोमा सुन्दर तथा शान्त मुद्रामा भिक्षाटन पाल्नु भएको महास्थविरलाई भेट्टी र सोची – “कहीले कहीले महास्थविर भेट हुँदा मेरो हातमा कुनै दानदिने बस्तु हुँदैन, दान दिने बस्तु हातमा हुँदा महास्थविर भेटिनु हुन्न । किन्तु आज यी दुवै संयोग पर्न आएका छन् । यो अपूर्व मौका गुमाउन हुन्न । यस्ता मौकाको सद्गुपयोग गर्न सक्नुपर्छ । यो खाना महास्थविरको भिक्षापात्रमा राखी पतिको-निम्नि अर्को खाना बनाएर लैजाने छु ।”

दृढताका साथ यति सोची महास्थविरको पात्रमा खाना राख्न उनी अधिल्तिर बढेको देखी, महास्थविरले पनि हातकोभिक्षा-पात्र अगाडि बढाउनु भयो । त्यसपछि उसले अत्यन्त शुद्ध चेतना लिई, विनेवस्तुमा लेसमात्र पनि लोभ-लालचा नराखी, शुद्ध त्याग चेतना लिई, प्रसन्न तथा प्रफुल्लितमई बडो भक्तिपूर्वक आफ्नो भाँडाबाट महास्थविरको पात्रमा भात खन्याउँदै “मन्ते ! हामी गरीबहरूको रुखा सुख्खा खानालाई स्वीकार गर्नु भई हामीलाई पारलौलिक संग्रह गर्नुहोस्” भनी बिन्ति गरी ।

भाँडाको खाना आधा जर्ति भिक्षापात्रमा खन्याएकोदेखी महा-

स्थविरले मिक्षापात्र हातले छोप्न लागदा पूर्णसिंहकी पनीले यसो भनी —

“भन्ते ! यो, एकजनाको मात्र भाग हो । अतएव एक भाग खानालाई आधापारेर दिन सकिन्न, सबै नै दिन चाहन्छु ।”

यति भनी सबै खाना मिक्षापात्रमा छन्याई “भन्ते तपाइले जुन घर्म प्रत्यक्षीकरण गर्नु भएको छ, सोही घर्मलाई हामीले पनि प्रत्यक्षीकरण गर्नसको र यस वरिद्रताबाट पनि मुक्त हुन सको” भन्ने आशिका गरी ।

महाथविरले पनि “यसे होस्” भनी आशिर्वाद दिई, दानानु-  
मोदना गर्नु भई, एक अनुकूल पानी भएको ठाउंमा बसी, भोजन  
सिद्धाएर फर्कनु भयो ।

### पूर्णसिंहलाई श्रेष्ठोपद

उ पनि घरफर्को चामल खोजो पतिकोनिम्नि भात पकाई खेतमा गई । पूर्ण पनि अधेकरीस<sup>३</sup> प्रमाण भूमिभाग जोती, भोक सहन नसकी, काम छाडी आफ्नी पत्नी आउने बाटो ताकन थाल्यो ।

१. अ. नि. अ. क. I. पृ. २४१; धम्म. अ. क. पृ. ४८३;  
विमा. व. अ. क. पृ. ५२

२. ४४ पाथी जति ब्यू रोप्न सबैने भूमि प्रमाणलाई वा २॥  
एकड प्रमाण भूमिलाई एक करीस भन्दछन् ।

पूर्णसिंहकी पत्नी खेतमा आइपुरादा आपनो पति बाटोतिर हेर्दै वसि-  
रहेको देखि “मेरो पति भोकले पीडितमई म आउने बाटो ताकि-  
रहेका रहेछन् । यदि उनी ममाथि रिसाएको खण्डमा मैले गरेको  
दानकार्य व्यर्थ हुनेछ” भन्ने विचार गरी, खेतमा पुग्नासाथ आपनो  
स्वामीलाई “भो स्वामी ! आज एक दिन तपाइ नरिसाउनु होस् र  
आपनो चित्र प्रसन्न पानु होस् । खाना लिई म बिहाने आएको यिए  
किन्तु बाटोमा हात्रा पूज्य सारिपुत्र महास्थविरलाई भेटें र  
मैले वहाँलाई तपाइकोनिन्ति त्याएको खाना दान दिएँ । त्यसले कोरि  
घरफर्को चामल खोजी भात पकाई त्याउन परेकोले अबेर हुन गएको  
हो” भन्दै विनम्रतापूर्वक संक्षाई । पूर्णले दोहर्याई उसंग सोध्यो  
“के भनेकी ?” उसले पनि कोरि सोही कुरा मुनाई । अनि पूर्णसिंह  
सारै खुशीमई आफ्ले पनि बिहानपछ सारिपुत्र महास्थविरलाई  
सेवा-टहल गरेको कुरा सहर्ष मुनायो र उसले दिएको दानकार्य  
प्रति अत्यन्त प्रसन्नता व्यक्तगर्दै पूर्णले “धन्य ! धन्य भन्दै !! म  
किन रिसाउयें र । महास्थविर तिमी आउने बाटोतिर लागेको देखेर  
मैले पनि चिताएको यिए कि ‘मलाई ल्याउने खाना तिमीले महा-  
स्थविरलाई दान दिए कति बेश हुने यियो ।’ मैले चिताएरै तिमीले  
पनि दान दियो । अहा ! कति रात्रो हामी दुबैंको मनोभाब एके रहेछ”  
भनी अत्यन्त खुशी भई “हात्रोनिम्ति यो ठूलो लाभ हो, हामीहरूको  
ठूलो भाग्य हो !” भनी गद् गद् भयो ।

यसरी दानानुमोदना गरी भद्राह्रु समयमा भात खाई सके-  
यथि पूर्णसिंह थकाइमानं आपनी पत्नीकं काखमा सिहान गरी

एकछिन निदायो । एकछिन निदाई उठवा उसले बिहाने जोतिराखेको खेतमा कर्णिकार फुलहरू जस्तै जम्मै सुन सुन देख्यो । अनि उसले आफ्नी पत्नीलाई भय्यो—

“भद्रे ! किन होला ? मेरो आँखाले त जोतिराखेको खेत जम्मै सुन सुन देख्द छ !”

“स्वामी ! आज तपाइले अबेर गरी खानु भएको हुँदा र मध्याह्नको धूपमा पर्न भएको तथा धेरें थाक्नु भएकोले आँखा तिर्मिरायो होला ।”

“भद्रे ! होइन । तिमीले पनि रान्नोसंग हेर त । मलाई त जम्मै सुन सुन देखिन्छ ।”



त्यसपछि उसले पनि खेततिर हेरी । उसले पनि सुन सुन देख्न थाली । अनि पूर्णसिंह उठेर गई एक टुक्रा सुन ठोकेर हेर्दा माटो कै न फुटी भैनको डल्लो थेप्चिए जस्तै भयो । अनि आफ्नी पत्नीलाई पनि बोलाई देखाएपछि उनीहरूले ठाने “कुनै माटोको खेतमा कुनै बिउ रोप्दा त्यसको फल पाक्न तीन चार महीना जति लाग्छ, किन्तु आज हामीले सार्वपुत्ररूपी पुण्यक्षेत्रमा शोषेको शङ्कास्पृष्ठी बिउको फल आज पार्यो ।”

“स्वामी ! त्यसोमए अब के गर्नु हुन्छ नि ?”

“भद्रे ! यत्तिका सुन त्यसै लुकाई वा छिपाई लिन सकिन्न राजालाई जाहेर गर्नु पछ” भनी उसलाई त्यही द्वाढी, भात त्याएको

भाँडो भरी सुन राखी, राजदरबारमा गई “एक मानिस भाँडो भरी सुन लिएर आएको छ” भनी राजाकहाँ खबर पुन्याईदेउ भनी राजाकहाँ खबर पठायो ।

राजाले उसलाई बोलाई “तिमी को ह्वौ ?” भनी सोध्दा उसले “महाराज ! म पूर्णसिंह भन्ने एक दरिद्री हु” भनी जवाफ दिएपछि राजाले केरि सोध्दे—

“कहाँबाट तिमीले यो सुन त्याएको हो ?”

“महाराज ! खेतबाट !”

“कुन खेतबाट ?”

“महाराज ! ज्यालामा जोतेको खेतबाट !”

Dhamma.Digital

“कसरी त्यहाँ सुन पायौ त ?” भनी राजाले संधेपछि पूर्णसिंहले भएभरको जम्मे कुरा सुनायो । राजा अत्यन्त प्रसन्न भई “बुद्धको अग्रशावक सारिपुत्र महास्थविरलाई दिएको दानको फल यसले आजै पायो” भन्ने मनमा सोची “त्यसो भए अब के गर्न पन्यो त ?” भनी सोध्दे । उसले “महाराज ! गाडाहरू पठाई सुन ल्याउनु होस्” भनी बिन्ति गन्यो । अनि राजाले गाडाहरू दिई मानिसहरू पठाए ।

१. अ. नि अ. क. I. पृ. २४२; धम्म. अ. क. पृ. ४८३;

विमा. व. अ. क. पृ. ५३.

गएका राजपुरुषहरूले “अहो ! राजाको भाग्य !” भन्दै सुन बटुल्दा, बटुलेको जति जस्मै माटोको डल्लो मात्र भयो । अनी उनीहरू राजाकहाँ गई सो कारण बताउँदा राजाले उनीहरूसँग “तिमीहरूले के भनी सुन बटुल्यौ ?” भनी सोध्दा उनीहरूले “अहो ! राजाको भाग्य” भन्दै बटुलेको कुरा सुनाए । राजाले “मूर्खहो, कसरी मेरो भाग्य हुन्छ ! पूर्णसिहको भाग्य पो हो । अतएव तिमीहरूले “अहो पूर्णसिहको भाग्य ! भनी बटुल” भनी आज्ञा दिए । उनीहरू गई त्यसं गरी सुन बटुल्दे गाडाका गाडा सुन राखी राजदरबारमा ल्याइ आँगनमा थुपारे । अर्थकथाहरू उल्लेख गर्छन कि त्यो सुनको रासीको उँचाइ ८० हात वा तालवृक्ष जति अग्लो थियो ।

राजाले नागरिकहरू जस्मा गराई “कसको घरमा यत्तिको सुन छ ?” भनी सोध्दा कस्तै पनि त्यत्तिको सुन छ भनी नभनेपछि “त्यसोभए, यत्तिको सुन हुनेलाई के गर्नु पर्ना त ?” भनी सोधेपछि सबैले “महाराज ! घनपतिको पदबी दिई श्रेष्ठीछत्र दिनु योग्य हुनेछ” भन्ने राय प्रकटगरे पछि राजाले “त्यसो भए पूर्णसिहलाई आजं बहु-घनपति सेठको पदबी दिनेछु” भनी सबै सुन उसलाई नै दिलाइ दिई श्रेष्ठीछत्र समेत प्रदान गरी उसै दिनमा राजाले उसलाई श्रेष्ठीपदबी पनि दिए । उसलं राजासँग “महाराज ! धेरै दिनदेखि म अकाको घरमा बस्दैछु । मेरो घरबास छैन । अतएव मलाई एक बास बस्ने ठाउं पाऊँ” भनी बिन्ति गन्यो ।

१. अ. नि. अ. क. १. पृ. २४२; घम्म. अ. क. पृ ४८४;

विमा. व अ. क. पृ. ५३.

राजाले उसलाई “ऊ, त्यहाँ एक लहरा भएको ठाउँ छ. त्यही ने घरबनाऊ” भनी सो ठाउँ दिलाइ दिए । उसले त्यस ठाउँमा केही दिनमे घर बनायो ? ।

## गृहप्रवेश र उत्तराको विवाह

घर तयार भइसकेपछि पूर्णसिंहले गृह प्रवेश मंगलोत्सव र थ्रेष्ठोपदबीको छत्र धारण गर्ने मंगलोत्सव पनि एकसाथ गर्दै बुझ प्रमुख भिक्षुसङ्घलाई निम्त्याई एकसातासम्म भोजन दान दिए । एकसाताको अन्तमा भुक्तानुभोदना गर्नु हुँदै भगवान् बुद्धले पूर्णसिंह-लाई, उनकी पत्नी र उनकी ओरी उत्तरात्माई आनुपूर्विकथा<sup>१</sup> सुनाउनु भएपछि उनीहरू सबै स्रोतापञ्च फलमा प्रतिष्ठित भए<sup>२</sup> ।

Dhamma.Digital

यसरी पूर्णसिंह उपासक दरिद्रताबाट मुक्त भई भौतिक घन सम्पत्तिको साथ साथ आर्य घनले पनि युक्तभई यसै जीवनमा स्रोतश-

१. धर्म. अ. क. पृ. ४८४; विमा. व. अ. क. पृ. ५३.

२. दान, शील, स्वर्ग तथा काम विषयको व्यवगुण तथा नैष्कर्म्य आदि विषय सम्बन्धी क्रमसँग सुनाइने कथालाई ‘आनुपूर्विक-कथा’ भन्दछन् । हेर माथि पृ. १० या ।

३. अ. नि. अ. क. I. पृ. २४२; धर्म. अ. क. पृ. ४८४  
विमा. व. अ. क. पृ. ५३

यस्तु पनि भए । उनकी छोरी उत्तरा पनि श्रद्धा सम्पन्न भई बुद्धको अनन्य भक्तिनी भइन् ।

X

X

X

केही दिनपछि राजगृहको सेठले अर्थात् उही सुमन सेठले, पूर्णसिंह सेठकी छोरी उत्तरालाई योवन सम्पन्न भएको देखी आफ्नो छोराकोनिमित्त माम्न पठाए । पूर्णसिंह सेठले “दिन सवित्र” भनी जबाक दिए । सुमन सेठले पुनः भन्न पठाए—“हाम्रो आश्रयलाई तिमी बस्वध्यो । हाम्रे आश्रयबाट आज तिमी महाधनी भयो । आज, एकचोटि महाधनी भएर त्यसो नभन । तिम्री छोरी मेरो पुत्रलाई देऊ ।”

उत्तरमा पूर्ण सेठले भनी पठाए—“मनु भएको कुरा ठिकै हो । जुन कुरा तपाइ भन्नु हुन्छ त्यो त तपाइको स्वभावानुकूल नै हो । मानिसहरू सेधै गरीबको गरीब नै वा धनीको धनी नै भएर बस्छन् भनी भन्न सकिन्न; न त्यस्तो ठान्नु नै उचित छ । म तपाइको जाति, गोत्र, अथवा धन सम्बन्धी कुनै पनि प्रश्न गर्दिन । तर तपाइहरू अन्य धर्मको विश्वास गर्ने हुनुहुन्छ । हामी बुद्ध धर्मको विश्वास गर्दौं । मेरी छोरी बुद्धभक्तिनी हुन् । दिनको एक कार्षणिको फूल किनी उन्नेले बुद्धको पूजा गर्दिन् । उनी बुद्ध, धर्म तथा सङ्गको आश्रय नपाई जीवन विताउन सवित्रन् ।”

यो कुरा सुनी सुमन सेठले “त्यसो भए तपाइको छोरीलाई हामीले दिनको दुइ कार्षणिको फूल-किनिदिने छौं” भनी खबर पठाए ।

अरु साहुमहाजनहरूले पनि पूर्णसिंह सेठलाई “ओ पूर्ण ! सुमन सेठसंगको पुरानो मित्रता, विश्वास तथा सम्बन्ध विच्छेदगर्नु ठीक छून । तपाइकी छोरी उनको छोरालाई दिनुहोस्” भनी संकाए । अनि पूर्णसिंह सेठले ‘लौत, त्यसोमरे दिनेछु’ भनी आषाढपूर्णिमाको दिनमा<sup>१</sup> उत्तरालाई विवाह मङ्गल गरिर्दिए ।

### उत्तरा पतिकुलमा

उत्तरा पतिकुलमा गएदेखि उनले न बुद्धको दर्शन गर्न पाइन् । न सङ्घ सेवा, न त दानपुण्य नै । अनि एकदिन, उनले आफ्नो पतिसंग निवेदन गरिन् —

“भो स्वामी ! म मेरो माइतीमा छोदा महीनाको आठदिन<sup>२</sup> अष्टाङ्ग उपोसथ व्रत पालन गर्यै । किन्तु यहाँ आएदेखि केही पनि गर्न पाइन् ।”

यस कुरालाई उनको पतिले कुनै उत्तर नदिएको देखी उनी नीचमारी बसिन् । कंरि वर्षावासको चतुर्मास लागेपछि एकदिन, उनसे आफ्नो पतिसंग वर्षावास समयभरी उपोसथिक हुने अनुरोध गरिन् । यसको पनि कुनै उत्तर पाउन सकिनन् र उनले कुनै पनि दस्तावि

१. धर्म. अ. क. पृ. ४८४; विमा. व. अ. क. पृ. ५४.

२. अं नि. अ. क. I. पृ. ३७७ : चतुर्महाराजसुत्त; अं. नि. अ. क. I. २६३.

पुण्यकर्म गर्न सकिनन् । अनि वर्षावास समयको आधा महीना ज्ञाति बाँकी रहेंदा उनले आपनो पितालाई एक पत्र पठाइन् ।

“भो पिता ! तपाइहरूले मलाई कस्तो कुलगृहमा पठाउनु भएको ? यस घरमा आएरेखि मैने कुनै पनि दानादि पुण्यकर्म गर्ने मौका पाएकी छैन, न त कुनै उपोसथ व्रत ने पालन गर्ने पाएँ । यस्तो मिथ्यादृष्टिक कुलमा दिनुभन्दा बरू मलाई अङ्ग-अङ्ग गरी दाशी भनी घोषणा गरिदिनुभएको भए भ्रसल हुन्थ्यो । वर्षावासको समय सिद्धिन लागेर पनि मैले कुनै सङ्केत इत्यादि दिन सकेकी छैन । अतएव मलाई पन्द्र (१५) हजार कार्षपण तुरन्तै पठाइ दिनुहोस् ।”

छोरीको पत्र पढी पूर्णसिंह सेठलाई सारे दुःख लाग्यो, अनि उनले छोरीले मारे बमोजिम तुरन्तै पन्द्र हजार कार्षपण पठाइदिए ।

### सङ्क्षेप र मैत्री-ध्यानको प्रभाव

उत्तराले त्यस नगरको (राजगृहकी) सिरिमा<sup>१</sup> भन्ने गणिकालाई बोलाउन पठाई – “अम्मे, सिरिमा ! चार महीना वर्षाकालमध्ये अब केवल आधा महीना मात्र बाँकी छ । म यो आधा महीनाभन्ने अष्टाङ्गकशील पालन गरी उपोसथ व्रत बस्न चाहन्नु । तिमीलाई म दिनको एक हजार कार्षपण दिनेछु । तिमी मेरो पतिको परिचारिका भई देऊ” भनी भनिन् । उनसे “हुन्थ्य” भनी स्वीकार थरेपछि

१. हेर० बु. रा. पृ. ३४९.

उत्तराले उनलाई आफ्नो पतिकहाँ लगिन् । पतिले उत्तरासंग “के कुरा हो ?” भनी सोधेपछि उत्तराले अनिन्—

“मो स्वामी ! यो मेरी साथी सिरिमा हुन् । यो दुइहप्ता यिनले तपाइङ्को परिचर्या गर्नेछिन् र म यो दुइहप्तासम्म बुढ प्रमुख भिक्षुसङ्घलाई बानदिई पुण्यकार्य गर्नेछु र धर्मोपदेश पनि सुन्न चाहन्छु ।”

पत्नीको कुरा सुनी, अभिरूपिनी सिरिमा गणिकालाई देखो, उनको भनमा उत्पन्न भएको बासनाको कारणलेगर्दा उनले उत्तरालाई अवकाश दिए ।

त्यहाँदेखि उत्तरा उपासिकाले बुढ प्रमुख भिक्षुसङ्घलाई निम्त्याई “यो दुइहप्तासम्म यहीं भोजनार्थ पालनुहोस्” भनी प्रार्थना गर्दा बुढले पनि स्वीकृति दिनु भएको देखो । उत्तरा उपासिका अति प्रसन्न भइन् । अनि उनी आफै पनि भोजनादि तथार पार्ने काममा बिहानदेखि व्यस्त रहन थालिन् । बुढ प्रमुख भिक्षुसङ्घलाई भोजन गराई वहाँहरू फकिसकेपछि प्रासादमार्थ गई अधिष्ठान गरेको अ पनो शील अनुस्मरणगरी बस्दथिन् । यस्तंगरी दुइहप्तासम्म शुद्ध शील पालन गरी, मैत्री भावना गर्दै दिन बिताउन थालिन् ।

दुइहप्ता बिती भोलि उपोसथ व्रत निर्दिने छ अन्ते दिनमा उत्तराको पतिले “उत्तरा, के गर्दै रहिछन् ?” भनी ऊचाल उघारी हेर्वा, उनी बाशीहरूका बीच बसी, जिउभरी खरानीको धूलो पारो,

पसिना बघाउदे कालो लागेको हात मुख लिई, आफूले पनि काभगरी दाशीहरूलाई पनि “यसो गर, उसो गर” भनी काम अन्हाएको र बडो व्यस्त भएको देखी उनले ‘‘करती होलिन् यी उत्तरा ! यस्तो ऐस आराममा बस्न छोडी, मुण्डक श्रमणहरूलाई सेवा-टहल गर्नकोनिमित्त दाशीहरू-संगेधंचरमंचगरी, मालिकनो भएर पनि दाशी सरह काम गरिरहेकी ! कस्ती अभागिनी रहिछन् यी मूँख !’’ भन्ने विचारगरी मुसुकक हाँसी छ्यालबाट फर्केर गए ।

उनीसँग बसेकी सिरिमाले उनलाई हाँस्दै छ्यालबाट उठेर गएको देखी ‘‘यिनी किन हाँसेका रहेछन्’’ भन्ने सोच्दै भोही छ्याल बाट हेर्दा सिरिमाले उत्तरा उपासिकालाई देखिन् र उनको मनमा ‘‘अहिलेसम्म पनि यिनका मन उनीसँग आबद्ध भएको रहेछ’’ भन्ने विचार गरी एककासी उनले उत्तरा प्रति ईर्ष्या गरिन् । उनले यो तथ्यलाई पटककै संक्षन सकिनन् कि उनी त्यस घरमा केही दिनको-निमित्त मात्र आएको हुन् । अज्ञानतावश उनले त्यस घरकी मालिकनो आफेलाई संक्षिन् । अनि उत्तरा प्रति अनाहक रीस र डाहारी, क्षणिक मान र ममताको कारणले प्रमादिनी भई, प्रासादबाट ओलही चूलामा गई एककासी चूलोमा तताइ राखेको धू लिई उत्तराको टाउकोमा खान्याउन थालिन् ।

अनाहक ईर्ष्याले कराइको तातो धू लिई आपनो अगाडि आइरहेकी सिरिमालाई देखेर उत्तराले मैत्रीचित्त फैलाउदै ‘‘मेरी सहायिकाले मलाई ठूलो उपकार गरेकोछिन् । उनको गुण

चक्रवाल तथा ब्रह्मलोकमन्दा पनि विशाल छ । यिनके सहयोगले गर्दा मैले बुद्ध प्रमुख भिक्षुसंघलाई दान दिन पाएं, धर्म सुश्रेष्ठ होए, तथा सञ्चार सुश्रूषा पनि गर्न पाएं । अतएव, यदि यिनी प्राते मेरो मनमा कुनै द्वेषभाव रहेन छ भने यो तातो ध्यूले भलाई न पोलोस्; होइन भने पोलोस्” भनी मंत्रो भावना गरी, समाधिष्ठ चित्त गरी अधिष्ठान गरिन् । सिरिमाले उत्तराको टाउकोमा तातो ध्यू खन्याइ दिइन् । मंत्री समाधिचित्तको प्रभावले गर्दा उत्तरालाई तातो ध्यूले पालन सकेन । बरु कमलको पातमा खन्याएको पानी जस्तै भयो । त्यसैले मैत्रीचित्तलाई आफ्नो अङ्गप्रत्यङ्ग समानगारी, बहुलतर भाविता गर्ने ध्यानीले एघार गुणहरू यसे जन्ममा प्रत्यक्षरूपले पाउन सक्छ भनी बुद्धले भन्नु भएको हो<sup>१</sup> ।

Digitized by Dhamma.Digital

उत्तरालाई तातो ध्यूले केही नमएको देखो “सेलाएको ध्यू पन्थे होला” भन्ने विचार गरी पुनः कराइमा उमालिराखेको ध्यू लिई उत्तराको टाउकोमा खन्याउन जाँदा, दाशीहरूले देखेर “अरे दुष्टा ! तैले के ठानिस्, किन हात्री मालिक्नी माथि तातो ध्यू खन्याउन लागेकी ? हात्रै मालिक्नीको दिनको एकहजार कार्षपणलिई आज तं यत्तिको उफेकी !” भन्दै सबैले खूब चूट्न थाले । उत्तराले कत्ति रोकदा

१. हेर माथि श्यामावतीको मैत्रीकोफल पृ. २४७

यनि रोक्न सकिन् र सिरिमा गणिका भुईमा पश्चारिङ् ।  
उत्तरा उपासिकाले उनलाई अंगाख्य गद्धन् । त्यतिखेर मात्र  
दाशीहरूले उनलाई चूट्टन छाडे । सिरिमालाई बेसकरी दुघाहा  
भयो । उत्तराले उनलाई उठाई लगेर तातोपानीले नुहाइन् ।  
सतपाक तेल सनेत उनको आँगमा घसिदिङ् ।

### सिरिमा गणिकाको पश्चात्ताप

यतिखेर सिरिमाले आफू केही दिनकोनिमित्त मात्र त्यस  
घरमा आएको कुरा सक्छी, क्षसंग भई, आफूले गरेको ईर्ष्या प्रति  
पश्चात्ताप गरिन् । यस्तै ईर्ष्यालु आईमाईलाई लक्षमा राखी  
भगवान् बुड्ले अङ्गुत्तरनिकायमा<sup>१</sup> “आईमाईहरू कोषी स्व-  
भावका हुन्थन्, ईर्ष्यालु स्वभावका हुन्थन्” भनी आदि कुरा भन्नु  
भएको हो ।

उत्तराको मैत्रीको प्रभावदेखी, सिरिमा गणिका अत्यन्त  
स्नानारम्भी उत्तराको पाउवापरी क्षमा मागिन् ।

उत्तराले भनिन्— “मेरो पितासेंग क्षमा मागे मात्र मेले  
क्षमा दिनेछु ।”

१. धर्म. अ.क.पृ. ४८४-८५; विमावं.अ. क. पृ. ५४; अ. नि.

अ. क. I. पृ. २४३.

२. अ. नि-४ पृ. ८७; कम्बोजसुतं अ. क. II. पृ. ५२३

“अम्मे ! हुन्छ, म तपाइको पिता पूर्णसिंह सेठसँग पनि क्षमा मान्ने छु ।”

“अम्मे ! पूर्णसिंह श्रेष्ठी त मेरो सांसारिक पिता मात्र हुन् । संसारबाट पारलगाइदिने पितासँग क्षमा मागे मात्र क्षमा गर्ने छु ।”

“अम्मे संसारबाट पारलगाइदिने पिता कां हुन् त ?”

“अम्मे ! वहाँ त सम्यक सम्बुद्ध नै हुनुहुन्छ ।”

“अम्मे ! किन्तु, वहाँसँग त मेरो परिचय नै छैन ।”

“ठीक छ, परिचय छैन भने, म परिचय गराइदिने छु । भोलि वहाँ भिक्षुसङ्घ लिई भेरो घरमा भोजनार्थ पाल्नु हुने छ । त्यतिकेर तिमी पनि आफूले सबैदो दानादि दिने वस्तुःरु जुटाई यहाँ आऊ र वहाँसँग क्षमा भाग ।”

उत्तराको यति कुरा सुनी “हुन्छ” भनी सिरिमा गणिका आफ्नो घर फर्किन् । भोलिपल्ट उनले खानपान, रोटी, फल-फूलहरू जोरजामगरी, पाँचशय आफ्ना परिवार गणिकाहरू<sup>१</sup> साथमा लिई उत्तरा उपासिकाको घरमा गइन् । भगवान् बुद्ध पनि, भोजनगर्ने समय भएपछि भिक्षुसङ्घ साथमा लिई उत्तराको

धरमा जानु भई त्यहाँ इविच्छाच राखेको आसनमा बस्नु भयो । उत्तराको सामु, समुरा तथा पति पनि त्यहाँ उपस्थित भएँ ।

बुद्ध सहित भिक्षुसङ्गलाई उत्तराले आफ्नै हातले प्रणीत भोजन अपितगरिन् । किन्तु सिरिमाले बुद्धको अगाडि गई भोजन चढाउने साहस गर्न सकिनन् । उत्तराले नै उनले त्याएको खाद्य-भोज्यहरू पस्की दिइन् । भोजनोपरान्त सिरिमा आफ्ना परिवार स्त्रीहरूकासाथ अगाडि गई, भगवान्को चरणकमलमा ढोगो “भन्ते ! मैले उत्तरा प्रति अपराध गरें, मलाई क्षमा गर्नुहोस् !”

“सिरिमे ! के अपराध गर्यौ ?” भनी भगवान्ले सोधनु हुँदा उनले उत्तरा प्रति अज्ञानवश गरेको अपराधको कुरा जम्मी सुनाई उत्तरा उपासिकाले आफू प्रति देखाएको मैत्रीयुक्त सहानुभूति-कुरासमेत सुनाई “भगवान्ले आफूलाई क्षमा गरेमा उत्तराले पनि क्षमागर्ने छु” भनी भनेको कुरा पनि बिन्तिगरिन् ।

अनि भगवान्ले उत्तरातिर हेरो “उत्तरे ! हो, तिमीले त्यसो भनेको ?” भनी सोधनु भयो । उत्तराले पनि “भन्ते ! हो” भन्दै स्वरत्ररूपले घटेका सबै घटनाहरू सुनाइन् ।

“उत्तरे ! तातो ध्यू तिस्रो टाउकोमा खन्याउँदा तिमीले के सोचेकी थियो त ?” भनी भगवान्ले सोधदा उत्तरा उपासिकाले निम्न कुराहरु जबाफ दिइन्—

“भन्ते ! सिरिमाले मलाई तातो ध्यू खन्याउन आउँदा मैले उनी प्रति द्वेषभाव राखिन, बरु मैले, उनीबाट पाएको उपकारलाई संझी उनको गुण अनुस्मरण गरेको थिएँ; उनीमाथि मैत्रीचित्त फैलाएको थिएँ र ‘यदि मेरो मनमा उनीमाथि द्वेषभाव नभएको साँच्चं हो भने, मलाई तातो ध्यूले नपोलोस, भनी सत्यकृयाका साथ मनमा अधिष्ठान गरेकी थिएँ ।’

### बुद्धोपदेश

उत्तराको प्रत्युत्तर सुनी भगवान् बुद्धले परिषद्का सामुन्ने उत्तरालाई “साधु ! साधु ! उत्तरे !! क्रोधलाई अक्रोधद्वारा नै जित्तसक्तुपछं” भन्नुहुँदै निम्न गाथाद्वारा धर्मोपदेश गर्नुभयो—

“अक्कोधेन जिने कोर्ध, असाधुं साधुना जिने ।  
जिने कदरियं दानेन, सच्चेनालिकवादिनं ॥”

अर्थ—

“क्रोधलाई अक्रोध ( = मैत्री )द्वारा जित्तसक्तु पछं,

खराबलाई असलद्वारा जित्नसक्नु पर्छ; त्यसेगरी कञ्जूसलाई बानद्वारा जित्नसक्नु पर्छ र अस्तथतालाई संयद्वारा जित्नसक्नु पर्छ ।”

यी उपदेश सुनी उत्तरा उपासिका सकृदागमी भइन्<sup>१</sup> । उत्तराको सामु, समुरा तथा पति तीनैजना स्रोतापन्न भए<sup>२</sup> । सिरिमा गणिका पनि सपरिवार पांचशय स्त्रीहूँसँगे स्रोतापन्न भइन्<sup>३</sup> र उनले उत्तरा उपासिकासँग पनि क्षमा मागिन्<sup>४</sup> । यो उपदेश उपस्थित सबैकानिमित पनि सार्थक भएको थियो ।

### उत्तराको प्रतिभा

एकदिन मिक्खुहूँको समामा उत्तरा उपासिकाका समाधि शक्तिको बारेमा कुरा चलिरहेको थियो । भगवान् त्यसबेला त्यहाँ

१. विमा. व अ. क. पृ. ५६: उत्तराविमान ।
२. विमा. व. अ. क. प. ५६; पटि. म. अ. क. पृ. ४९८
३. घम्म. अ. क. पृ. ३८७: सिरिमायवत्थु, पृ. ४८६: उत्तरायवत्थु; अं. नि. अ. क. I. प. २४४: एककनिपातवण्णना, एतदग; विमा. व अ. क. पृ. ५६: उत्तराविमान, पृ. ६०: सिरिमाविमान; पटि. म. अ. क. पृ. ४९८
४. अं. नि. अ. क. I. प. २४४

आइपुग्नु भयो । अनि भिक्षुहरूकाबीच कुराहरू चलिरहेको कारण बुझी भगवान्ले संही सन्दर्भमा उत्तरा उपासिका सम्बन्धी अरु पनि कुराहरू प्रकाश पार्नुभई उत्तरानन्दमाता ध्यानी उपासिका-हरूमध्ये अग्रगण्य भएको कुरा घोषणा गर्नुभयो । यो कुरा तत्त्व उल्लिखित मूल सूत्रको “अग्रस्थान” भन्ने शीर्षकले पुष्ट्यर्थाङ्क गरेको छ ।

विशुद्धिमार्ग<sup>१</sup> तथा प्रतिसम्भिदामार्ग<sup>२</sup> ग्रन्थहरूमा उल्लेख भए अनुसार उत्तरानन्दमाताले समाधिविस्फार श्रृङ्खि (= अलौकिक चमत्कार) प्राप्तगरेकी थिइन् ।

उत्तरानन्दनमाता र सुज्जुतरा उपासिकाहरू भगवान् बुद्धका अग्र युगल उपस्थायिका पनि थिइन्<sup>३</sup> ।

१. विसु. म. पृ. २८३: इष्टदविधि देसो-१२

२. पटि. म. पृ. ४७६: दसइष्टिद निहेसो, अ. क. पृ. ४९७

३. थेर अप. II. पृ. ६६: धम्मरुचित्तम अपदान; बु. वं पृ.

३१०: सुमेधपत्थनाकथा, अ. क. पृ. ७७; पृ. ३२३:

कोण्डञ्जबुद्धवंसो, अ. क. पृ. १०७; पृ. ३८१: गोतमबुद्ध-

वंसो, अ. क. पृ. २४४ । हेर माथि खुज्जुतराको परिचय

पृ. २११ मा पनि ।

एकदिन महामौद्गुण्यायन महास्थविरले देवलोक चारिक्ष  
गर्दा, त्रयस्त्रिश देवलोकमा उत्तरा देवीसंग भेट हुँदा उनीसंग  
सोधेको र उनले उत्तर दिएको कुरा तत्त्व उत्त्वस्थित मूल  
पालिको “उत्तरा-विमान” भन्ने शीर्षकले उत्तरानन्दमाता  
उपासिका परलोक भएपछि त्रयस्त्रिश देवलोकमा उत्पन्न भएको  
कुरालाई प्रमाणित गरेको छ ।

उत्तरानन्दमाताको नाम प्रमुख उपासिकाहरूका नामावलीमध्ये  
पनि समावेश भएको छ<sup>१</sup> ।



१. उत्तरा (थेरी) — यिनी कपिलवस्तुको शाश्वत राजकुलमा जन्मी  
तरहणी भएपछि सिद्धार्थ गौतम बोधिस्त्वको  
राजदरबारमा बसेकी थिइन् । पछि प्रजापति  
गौतमीहुँगै प्रवर्जित भई बुद्धको उपदेश सुनी

१. विमा. व. क. पृ. ५६: उत्तराविमान ।

२. अं. नि--द. पृ. ४२८: सामञ्चवदगो, अ. क. II. पृ. ७९१.

अरहत्ती भइन् । थेरी, गा. अ. क. पृ.: १७  
उत्तराथेरीगाथा ।

२. उत्तरा (थेरी) — यिनी श्रावस्तीको एक कुलगृहमा जन्मेकी थिइन् । पछि पटाचारा भिक्षुणीकहाँ गई उनको उपदेश सुनी संसारबाट विरक्त भई, घरबार त्यागी भिक्षुणी बएपछि चतुप्रतिसम्भवाज्ञान सहित अरहत्ती भइन् । थेरी, गा. अ. क. पृ. १२:  
उत्तराथेरीगाथा ।

३. उत्तरा (थेरी) — यिनी नारद बुद्ध भगवान् का युगल अग्रश्राविका-हरू मध्येकी एक हुन् । बु. व. पृ. ३४१:  
नारदबुद्धवंसो, अ. क. पृ. १५१.

Dhamma.Digital

४. उत्तारा(थेरी) — यिनी कोणागमन बुद्ध भगवान् का युगल अग्र-श्राविकाहरू मध्येकी एक हुन् । बु. वं पृ. ३७४:  
कोणागमनबुद्धवंसो, अ. क. पृ. २१३

५. उत्तरा (थेरी) — यिनी १२० वर्षकी थेरी थिइन् । एकदिन यिनले आफूले मागी त्याएको भिक्षा-भोजन एक भिक्षुलाई दिइन् र आफू निराहार बसिन् । यस्तैगरी दुइ तीन दिनसम्म आफूले पाएको भिक्षा-भोजन भिक्षुलाई दिई आफू निराहार नै बसेकी थिइन् । त्यसबखत भगवान् बुद्ध |

जेतवन विहारमा बस्नु भएको थिए ।  
 एकदिन उनले, भगवान्‌लाई एक सौगुरो  
 बाटोमा भेट्दा, भगवान्‌लाई बाटो छाडिदिन  
 पर सर्दी आफ्ने चीवर-बस्त्रमा कुर्त्त्वी अल्कंर  
 लोटिन् । भगवान्‌ले उनलाई “परिज्ञिण  
 मिदंरूपं” इत्यादि भन्ने इलोकद्वारा उपदेश  
 गर्नुहुँवा उनले स्रोतापञ्च फल प्राप्तगरेको  
 थिइन् । धम्म. क. अ. पृ. ३१०: उत्तरित्थेरी-  
 यावत्थु ।

६ उत्तरा—

यिनी पेतवत्थुमा उल्लिखित नन्दक अमात्यको  
 छोरी हुन् । दुगति प्राप्त आफ्नो वितालाई  
 उद्देश्यारी यिनले पुण्यदान दिएकी थिइन् ।  
 पेत. व. अ. क. पृ. २१६: नन्दकपेतवत्थु,  
 अ. क. पृ. १७६

७ उत्तरा—

यिनी मङ्गलबुद्ध भगवान्‌को माता हुन् ।  
 बु. वं. पृ. ३२६: मङ्गलबुद्धवंसो, अ. क.  
 पृ. ११५

८. उत्तरा—

यिनी पदुमुत्तर (पद्मोत्तर) भगवान् दुद्धकी-  
 बुद्ध हनुमन्दा अगाडिकी.. धर्मपत्नी हुन् । बु.

वं. पृ. ३३९ः पद्ममुत्तरबुद्धवंसो, अ. क. पृ.  
१४६.

९. उत्तरा—

यिनी विपस्सी (विपश्वी) भगवान् बुद्धकी  
युगल अप्पउपस्थायिकाहरूमध्येकी एक हून् ।  
बु. वं. पृ. ३६५ः विपस्सीबुद्धवंसो, अ. क. पृ.  
१९५.

१०. उत्तरा--

यिनी कोणागमन भगवान् बुद्धकी माता हून् ।  
बु. वं. पृ. ३७४ः कोणागमनबुद्धवंसो, अ. क.  
पृ. २१३; दी. नि. II. पृ. ८ः महापदानमुक्तं ।

११. उत्तरा—

यिनी हून् आपनो रूपलावण्यता देखी कामसंज्ञा  
उत्पन्न गर्ने । यिनलाई आनन्द महास्थविरले  
“पस्स चित्तकतं विम्बं” आदि सातबटा इसोक  
सुनाउनु भएको थियो । यी इसोकहरू आनन्द  
महास्थविरले अम्ब्रपाली देखेर अन्यमनस्क  
भएकाहरूलाई अववादको रूपमा सुनाउनु  
भएको थियो भन्ने कुरा यनि येरगाथा-  
अर्थकथा (पृ. १२९) मे उल्लेख भएको  
पाइन्छ । येर. गा. अ. क. II. पृ. १२९  
आनन्दयेरगाथा ।

**१२. उत्तरा—**

बुद्धहने वंशाख पूर्णोमा के दिनमा यिनले मङ्गल  
भगवान् बुद्धलाई कीर-मोजन प्रदान गरेकी  
थिइन् । बु. वं. अ. क. पृ. ११६: मङ्गल-  
बुद्धवंसो ।

**१३. उत्तरा—**

यिनी एक यक्षिणीकी छोरी हुन् । भगवान् ।  
जेतवन विहारमा बस्नुभएको बेलामा, एकदिन,  
सूर्यास्त भएपछि छोरा र छोरी साथमा लिई  
पुनर्ज्वलितुमाता यक्षिणी जेतवन विहारमा  
आइको थिइन् । बुद्धको उपदेश सुनी यिनले  
मार्गफल प्राप्त गरिन् । यिनके छोरीको नाम  
उत्तरा हो । सं. नि. अ. क. I. पृ. २३८:  
पुनर्ज्वलितुमाता ।

**१४. उत्तरा (नन्दमाता)—**यिनी राजगृहकी पूर्णतिहकी छोरी हुन् ।

यिनके चरित्रकथा यहाँ उल्लेख गरिएको छ ।  
यिनको नाम बुद्धवंसो<sup>१</sup> तथा अङ्गुत्तरनि-  
काममा<sup>२</sup> समुल्लेख भएको पाइन्छ । अर्थ-  
कथाहरूमा यिनको नाम प्रायः “उत्तरा” भनी  
उल्लेख गरिएको छ ।

X

X

X

१. पृ. ३१०, ३२३, ३८१, ३६४, ३७७ तथा अप. पा.

II. पृ. ६६.

२. बं. नि-१ पृ. १७ एतदग्ग; अं. नि-८. ४२८.


मूल सूत्र—

## १-अप्रस्थान

“एतदग्गं, भिक्खुवे, मम साविकानं उपासिकानं कायीनं  
यदिदं उत्तरानन्दमाता! ।”

अर्थ—

“मिष्टुहो ! मेरा ध्यानो धाविका उपासिकाहरूमध्येया  
उत्तरानन्दमाता अप्रछिन् ।”



+

+

+

मूल पाठि—

## २-उत्तरा-विमान

प्रश्न —

- (१) “अभिकक्न्तेन वण्णेन, या त्वं तिष्ठसि देवते ।  
ओभासेन्ती दिसा सब्बा, ओसधी विय तारका ॥
- (२) “केन ते तादिसो वण्णो, केन ते इव मिज्जक्ति ।  
उपज्ञनित च ते भोगा, ये केचि मनसा पिया ॥
- (३) “पुद्ध्रामी तं देवि महानुभावे,  
मनुस्सभूता किमकासि पुञ्जं ।  
केनासि एवं जलितानुभावा,  
वण्णो च ते सब्बदिसा पभासतीति ॥”

अर्थ—

- १—“अमिरूप यई देवलोकमा तिमो बोसवि (—युक्त)  
ताराले जस्तै सबे दिशा चम्काउँदै बस्वैछथी—
- २—“कुन कर्मले गर्दा तिच्छो घस्तो वर्ण जाएको हो ? कुन कर्मले

१. विमा. व. पा. पृ. १८: उत्तराविमान, अ. क. पृ. ५०.

गर्दा तिमी यहाँ (= देवलोकमा) उत्पन्न भयो ? कुन कर्मले गर्दा तिम्रो इच्छानुसार भोगसम्पत्ति प्राप्त भएको हो ?

३—“हे प्रभावशालिनी देवी ! तिमीसँग म सोधदछु कि मनुष्यद्वेष तिमीले के पुण्यात्मी ? कुन कर्मले तिमी यहाँ यस्तो प्रज्ञविलित भयो र कुन कर्मले गर्दा तिम्रो वर्ण सबै दिशा-तिर प्रकाश भएको हो ?”

उत्तर—

(४) सा देवता अत्तमना, भोगल्लानेन पुच्छितो ।  
पठ्ठं पुट्ठा वियाकासि, यस्स कम्भिसर्द फलं ॥

अर्थ—

४—मौद्रगल्यायन महास्थविरले सोधनु भएको उपरोक्त प्रश्न सुनी सो देवी खुशीदुर्दे—जुन कर्मलेगर्दा त्यस्तो भएको हो, सो कारण बताउँदै उनले यस्तो उत्तर दिइन—

(५) “इस्या च मच्छ्रेरमथो<sup>१</sup> पलासो,  
नाहोसि महां घरमावसन्तिया ।  
अकोघना भन्तुवसानुवात्तनी,  
क्षेत्रस्थे निच्चवहमप्पमत्ता ॥<sup>२</sup>

१. स्याममाः ‘मच्छ्रियमाना’, रोमनमाः ‘मच्छ्रियमथो’ ।

२. स्याम र रोमनमाः ‘निच्चवहमत्ता’ ।

(६) “चातुहसि पञ्चदसि, या च पक्षस्स अटुमी ।

पाटिहारियपक्षं च अटुङ्गसुसमागत ॥

(७) “उपोसथं उपवसिस्सं”, सदा सीलेसु संबुता ।

सञ्चाना संविभागा च विमानं आवसामहं ॥

(८) ‘पाणातिपाता विरता, मुसावादा च सञ्चता ।

थेव्या च अतिचारा च, मज्जपाना च आरका ॥

(९) “पञ्चसिक्खापदे रता, अरियसच्चान कोविदा ।

उपासिका चक्खुमतो, गोतमस्स यसस्मिनो ॥

(१०) ‘साहं सकेन सीलेन, यससा च यसरिसनी ।

अनुभोमि सकं पुञ्च, सुखिता चम्हि नामया ॥

(११) ‘तेन मे तादिसो वण्णो, तेन मे इध मिडकति ।

हृष्पञ्जन्ति च मे भोगा, ये केचि मनसो पियो ॥

(१२) “अक्खामि ते भिक्खु महानुभाव,

मनुस्सभूता यमहं अकासि ।

तेनम्हि एवं जलितानुभावा,  
वरणो च मे सब्बदिसा पभासतीति ॥”

अर्थ—

५--“म घरमा (मनुष्यज्ञोकमा) छँदा ममा इच्छा, मात्सर्यं तथा द्रेष थिएन । अक्रोधिनी, पतिआज्ञाकारिणी, तथा अप्रमादिनी भई सेव्य उपोसथशील<sup>१</sup> पालन गर्दथे ।

६--“मैले सो अष्टाङ्गिक उपोसथशील, चतुर्दशी, पञ्चदशी तथा पक्षको<sup>२</sup> अष्टमी अनि पक्षको पाटिहारिय<sup>३</sup> दिनहरूमा पनि पालन गर्दथे ।

१. ‘उपोसथशील’ भनेको कस्तोहो भन्ने बारेमा माथि ‘उपोसथ-  
व्रत’ भन्ने शीर्षकमा हेर्नु पृ. १२९

२. प्रत्येक महीनामा १५ दिनको एक पक्ष हुँच— शुल्कपक्ष र  
कृष्णपक्ष । यस पक्षको चौधो र पन्धों तथा आठो  
दिनहरू ।

३. व्रतबस्ने दिनको अगिल्लो र पछिल्लो दिनहरूलाई ‘पाटि-  
हारिय’ (—प्रातिहारीय अथवा पाटिहारिक) भन्दछन् ।  
भनाइको तात्पर्य प्रवेश र निष्क्रमणको दिन हो । जस्तै—

७--“यसरी उक्त सबै दिनहरूमा उपोसष्ठील पालनगरी, संयमीमई बानकार्यमा रतमई म घरमा बसेये<sup>१</sup> र नित्यप्रति इन्मनशीलहरू पनि पालन गद्यें—

८--‘प्राणीहिंसाबाट दूर रही, मृषाबाबाट संयत रही,  
चोरी, अनाचार र मद्यगान पनि गद्यें ।

९--यसरी वाच शिक्षापदहरूलाई पालनगरी, चतुरार्थसत्त्व-ज्ञानलाई अवबोधगरी, चक्षुमान् यशस्वी गौतम बुद्धको धर्ममा अ

चतुर्दशीको अघिल्लो र पछिल्लो दिन भन्नाले ब्रयोदशी र प्रतिपदा; पञ्चदशीको अघिल्लो र पछिल्लो दिन भन्नाले चतुर्दशी र प्रतिपदा; त्यस्तै अष्टमीको अघिल्लो र पछिल्लो दिन भन्नाले सप्तमी र नवमी हुन्छ । विमा. व. अ. कः पृ. ५८. वर्षावासभरी उपोसष्ठ्रत पालनगर्नेलाई पनि “पाटिहारिय” उपोसथ दिन भन्दछन् । अं नि. व. क. १ पृ. ३७८.

१. (१) दुःखको ज्ञान, (२) दुःख समुदयको ज्ञान, (३) दुःख निरोधको ज्ञान र (४) दुःखान्तरोधहुने मार्गको ज्ञान—यी चार ज्ञानलाई ‘चतुरार्थसत्त्व-ज्ञान’ भन्दछन् ।

उपासिका भई बसेको थिए ।

१०--“आफ्ले त्यहाँ (= मनुष्यलोकमा) पञ्चशील, अष्टशी-  
लादि गुणधर्महरू पालनगर्नाको हेतुले सो म यहाँ आज,  
(= देवलोकमा) यशस्वी, कीर्तिमतीभई आफ्ने पुण्यफल भोगगर्दे  
सुखी तथा निरोगिनी भई बसेको छु ।

११--“त्यही कर्मले यहाँ मेरो त्यस्तो वर्ण भएको हो,  
त्यसंले यहाँ मेरो मनोकामना पूर्णभएको हो र त्यही कर्मको  
कालले मैले चिताएवमोजित यहाँ भलाई भोगसम्पत्तिहरू पनि  
उपसम्बद्ध भएका हुन् ।

Dhamma.Digital

१२--“महानुभाव सम्पन्न मिश्र ! मनुष्यलोकमा छैदा  
मैले के गरेकी थिए भन्ने बारेमा मेरो भनाई यहीने हो । त्यसंले  
बस्तो प्रज्ञवित आनुभावसम्पन्नभई मेरो वर्णको प्रकाश सबै दिशा-  
तिर केलिएको हो ।”

त्यसपछि सो देखीले केरि यसो भनिन्—

“भन्ते ! मेरो बचनले भगवान्को चरणकमलमा “उत्तरा  
अन्ने उपासिकाले भगवान्को चरणकमलमा बन्दना गर्छे” भनी  
बन्दना भरिदिनुहोस् । यदि भगवान्ले मेरोबारेमा सामव्य

(— आफंले जान्नु पर्ने) फलहरूमध्ये<sup>१</sup> कुनै एक फलमा पुगेकी थिए भनी सकृदागामीको कुरा बताउनु भएमा कुनै आश्चर्य लाग्ने छैन ।”

---



१. अष्टाङ्गिकमार्गताई 'सामञ्ज' भन्दछन् । स्रोतापन्न-मार्गफल, सकृदागामी-मार्गफल, अनागामी-मार्गफल तथा अहंतृ-मार्गफल—यी चार मार्ग-फलहरूलाई 'सामञ्जफल' भन्दछन् ।
- सं. नि-५ पृ. २२: पठमसामञ्जफलपुत्तं ।

# ६. सुप्पवासा उपासिका

## परिचय

कपिलवस्तुस्थित रोहिणी नदीको पारिषट्टि कोलीय वंशीय क्षत्रीहरूका कोल वा कोलीय भन्ने राज्य थियो<sup>१</sup> । यसको राजधानी देवदह<sup>२</sup> नगर हो । कोलीय वंशीहरू र शाक्य-वंशीहरू एक खान्दानका हुन्<sup>३</sup> । यिनीहरूका बीच आवाह-विवाह गर्ने परम्परा पुस्तोदेखि चलिआएको थियो<sup>४</sup> ।

सुप्पवासा (सुप्रवासा) कोलीय राजकुमारीको जन्म, कोलीय नगरके राजकुलमा भएको थियो<sup>५</sup> । योवन सम्पन्न भएपछि उनको विवाह, अङ्गात्तरनिकायार्थकथा अनुसार<sup>६</sup>, एक शाक्य राज-

---

१. हेर ब. रा. पृ. १२४

२. G.D.पृ. १०२; प्राचिन देवदह, हाल नेपालराज्यको लुगिवनी अञ्चल अन्तर्गतको 'देवोदमाद' भन्ने गाउँ हो ।

३. हेर बु. रा. पृ. १२१

४. हेर बु. रा. पृ. १२४

५. अं. नि. अ. क. I. पृ. २४४: एतदग्ग, एककनिपातवण्णना ।

६. I. पृ. २४४

कुमारसंग र उदानपालि तथा अर्थकथा अनुसार<sup>१</sup> एक कोलीय राजपुत्रसंग भएको कुरा उल्लेख भएको छ । अङ्गुत्तरनिकायार्थकथामै<sup>२</sup> शीवली महास्थविरको अर्थवर्णनामा र शीवली-येरगाथा अर्थकथामा<sup>३</sup> भने केवल ‘एक राजा’ भन्ने मात्र समुत्सेष भएको छ । अपदानअर्थकथा<sup>४</sup> र जातकअर्थकथामा<sup>५</sup> केवल ‘पति’ भन्ने शब्दमात्र प्रयोग भएको छ । सीवलीत्थेर अपदानपालिबाट<sup>६</sup> भने सुप्पवासाको पति महाली लिच्छवी हुन् भन्ने कुरा बुझिन्छ । लेखकले उदानपालि र अङ्गुत्तरनिकायार्थकथाको अनुशरण गरेको छ ।

### पतिकुलमा

पतिकुलमा गइसकेपछि, बुढसंगको प्रथम भेटमै सुप्पवासा (सुप्रवासा) कोलीय राजकुमारीले खोतापन्नफल साक्षात्कार गरेकी

- 
१. उदा. अ. क. पृ. ८६: सूत-८, मुचलिन्दवग्ने । यो कुरा तल उल्लिखित सूत्रको “सातवर्ष गर्भ धारण” भन्ने शीर्षकमा छ ।
  २. I. पृ. १३८: एककनिपातवण्णना ।
  ३. पृ. १३७
  ४. पृ. ४४३: सीवलीत्थेर ।
  ५. I. पृ. ३०१: असातरूपजातकं, नं १००
  ६. “पच्छमे च भवेदानि, जातोह कोलियेपुरे ।  
सुप्पवःसा च मे माता, महाली लिच्छवी पिता ॥”  
अप. पा. पृ. १४४

थिहन्<sup>१</sup> । यिनीहूल कोलीय नगरके पञ्जनिक<sup>२</sup> निगममा<sup>३</sup> बस्थे । सातवर्षसम्म गर्भधारण गरेपछि<sup>४</sup> सुप्पवासाले शीवली (सोबली) भन्ने पुत्र जन्माएकी थिहन्<sup>५</sup> ।

### एकसातासम्म भोजन दान

सुप्पवासा गर्भिणीठंडा गर्भमा बसेको वासकको पुण्य-प्रभावद्वारा, उनले निकके लाभसत्कार वाएकी थिहन् । गर्भिणी सुप्पवासाको पुण्य-प्रभाव परीक्षागर्न मानिसहूले अनेक बिउहूल त्याई उनलाई छुवाउँये । सुप्पवासाले ओझादेको बिउको फल सशोक हृन्म्योद

१. अं. नि. अ. क. I. पृ. २४३; उदा. अ. क. पृ. ८४

२. सिहल र रोमनमाः “सञ्जनेल” र स्थाममाः ‘पञ्जनेल’ भन्ने उल्लेख भएको छ ।

३. अं. नि. अ. क. I. पृ. ५१५: सुप्पवासासुतं ।

४. अं. नि. अ. क. I. पृ. १३८: सीवलीत्येरगाया; अप. अ. क<sup>१</sup> प. ४४२; आ. अ. क. I. पृ. ३०१: असारूपजातकं । यो कुरा तल उल्लिखित सूत्रको ‘सातवर्ष गर्भधारण’ भन्ने शीर्षकमा छ ।

५. अं. नि. अ. क. I. पृ. १३८; थेर. गा. अ. क. पृ. १३७; अप. अ. क. पृ. ४४२

६. अं. नि. अ. क. I. पृ. १३८; थेर. गा. अ. क. पृ. १३७; अप. अ. क. पृ. ४४२

र मगधराज्यको भद्रीय नगरको भेण्टक शेष्ठी<sup>१</sup> परिवारले जस्तै सुप्पवासाले छाएका बस्तुहरू सिद्धिग्रन्थे ।

सुप्पवासाले सातवर्षसम्म गर्भधारण गरी सान्है कष्ट भोगेका थिइन् । जब जब उनलाई गर्भवेदना हुन्थ्यो तब तब उनले बुद्ध, धर्म तथा सङ्खको गुणहरू अनुस्मरणगरी वेदना सहनिन्<sup>२</sup> । अन्तिम एकसाता उनले सान्है नै दुःख पाइन् ।

रवमावत गभिणी—स्त्रीलाई प्रसव-बेथ! लागदा कर्मज वायुचली गर्भस्थ वालकको शीर योनीमार्गतिर पर्न जान्छ । किन्तु सुप्पवासालाई प्रसव-बेथा लागदा कर्मज वायुचली गर्भस्थ वालकको शीर योनीमार्गतिर पर्नुकोसट्टा तेस्रो पर्नगयो । त्यसेलेगर्व एकसातासम्म द्याकुलितभई ज्यादै असहृ कष्टपाएकी थिइन्<sup>३</sup> । उसे कारणलाई ध्यानमा राखो मूलसूत्रमा “एकसातासम्म देषालागी रान्है दुःख पाइन्” भनी उल्लेख गरेको हो । यर्मको वालक तेस्रो दर्द योनीमार्ग पनि स्वतः बन्द हुन जान्छ<sup>४</sup> ।

१. हेर बु. रा. पृ. ६५

२. उदा. अ. क. पृ. ८६; धाम. अ.क.पृ. ६४८ सीवलीत्येरस्स-  
बत्यु ।

३. उदा अ. क. पृ. ८५

यस्तो असह्य वेदना सहनुपर्दा सुप्पवासाले आफ्नो पति  
कोलीयराजालाई सम्बोधन गरिन्—

“भो स्वामी ! प्रसब वेदनाले मर्नुभन्दा अगार्वं भगवान्  
बुद्धलाई दान दिन चाहन्छु । अतएव तपाइ भगवान् कहाँ  
जानुभई मेरो दुःख वेदनाको हाल सुनाइ दिनुहोस् । र वहाँले के  
आवाफ दिनुहन्दै सो कुरा पनि मलाई बताउनुहोस् ।”

त्यस बखत भगवान् बुद्ध कुण्डका नगरको कुण्डधान भन्ने  
वनमा, कोलीय राजाहरूले बनाइराखेको विहारमा<sup>१</sup> बस्नु भएको  
थियो ।

अनि सुप्पवासाको पति कोलीय राजा भगवान् कहाँ<sup>२</sup> गई  
वहाँलाई बन्दना गरी सुप्पवासाले बित्तिगरे ऊं सबै कुरा सुनाउँदै  
सुप्पवासा प्रसब-वेदनाले सातदिनदेखि अति पीडित भई बसिरहेकं  
कुरा पनि सुनाए । यति कुरा सुन्नु भएपछि भगवान् ले “कोलीयकं  
छोरी सुप्पवासा सुखीहुन् । निरोगतापूर्वक निरोगी पुत्र जन्मा  
उन्” भनो आशिशाद दिनुभयो । यो सुनी कोलीयराजा, भगवान् ला  
अभिवादन गरी आफ्नो गाउँ फक्केर गए<sup>३</sup> ।”

१. उदा. अ. क. पृ. ८४

२. थेर. गा. अ. क. पृ. १३७; अ. नि. अ. क. पृ. I. १३८; अ.

अ. क. पृ. ४४२

कोलीय राजा घर न पुगदे, भगवान् बुद्धले आशिर्वाद दिनु-  
भएको बेलामै, सुप्पवासाले फिल्टरबाट पानी निस्कने जस्तैगरी  
पुत्र जन्माइन् । गहभरी अंसु लिई चारेतिर घेरालगाई बसेका  
सबै परिवारहरू हाँस्न थाले । राजालाई पनि तुरन्त खबर पठाए ।  
राजाले बाटामा आइरहेका मानिसहरूका छाँटकाट देलेबित्तिके  
“अबश्यमेव महाकारणिक सर्वज्ञ बुद्धले दिनुभएको आशिर्वाद  
बुर्णभयो होला” भन्ने विचार गरी, घरफर्नेपछि राजाले सुप्पवा-  
सालाई भगवान्ले भन्नु भएको कुरा जम्मै सुनाए ।

पतिको कुरासुनी सुप्पवासाले भनिन्—

“भो स्वामी ! मृत्यु हुनु प्रगाढ़ जिउँदे दिनलाग्नु भएको  
तपाइको दान अब मझ्नल दानको रूपमा परिणत भएको छ ।  
जानुहोस्, भगवान्लाई एकतातासम्मकोनिम्नि निम्नो गर्नुहोस् ।”

राजाले सुप्पवासाको इच्छानुसार भगवान् कहाँ गई वहाँलाई  
निम्नो गरे ।

सारा राजपरिवार तथा नाताकुटुम्बहरूका शोक सन्तप्त  
हुदयनाई शीतल पार्दे जन्मेको हुनाले वालकको नाम ‘शीतली’  
हुनुपर्नेमा “शीवली” भन्ने नामकरण भयो ।

१. अ. नि. अ. क. I. पृ. १३८; थेर. गा. अ. क. पृ. १३७;

अप. अ. क. पृ. ४४३

वालक जन्मेको एधारों दिन वित्तिसकेयछि एकत्रातसम्म बुद्ध प्रमुख भिक्षुसङ्घलाई महादान दिए<sup>१</sup> । सोही साताको अन्तिम दिनमा धर्मसेनापति सारिपुत्र माहास्थविरले, सातवर्षीय शीबली कुमारसंग कुरागर्नु भएको देखी, आमाहुने सुप्तवासाले आपनो मनको सारा दुःख पीडालाई ब्रित्तकी मात्र होइनन्— मायान्धकारमा अल्ली अझ त्यस्ता वालकहरू सातवटा भए पनि जन्माउन आफु तयार भएको कुरा तल उल्लिखित मूल सूत्रबाट प्रष्ट भएको छ । मानूप्रेम भनेको त्यतिसम्म पनि विशाल हुँदो रहेछ ! दुःखलाई पनि सुखने सम्भवो रहेछ !!

### सङ्घसेवा

सुप्तवासा उपासिका सङ्घोपस्थान कार्यमा अप्रसर थिइन् । उनको घरमा हरबघत सङ्घभोजन र पौद्गलिक भोजन गरी जम्मा आठशय ( ८०० ) जनाकोनिमित्त भोजनहरू प्रदान गरिन्थो<sup>२</sup> । भगवान् तथा भिक्षुसङ्घकोनिमित्त खादय, भोज्य तथा भैषज्य वस्तुहरू आवश्यकतानुसार स्वयं विचारगरी युक्तियुक्त तरिकाले आफू सम्पादन गर्दथिन् । भगवान् बुद्धले “गृहस्थोहरू मात्सर्य स्व

१. उदा. अ. क. पृ. १०८

२. उदा. अ. क. पृ. ८४; धम्म. अ. क. पृ. १६९: विडुडधको कथामा सङ्घभोजनको हिसावने पाँचशय (५००) बनाको-निमित्त भनेको छ ।

रहितमई मुक्तत्पायी, शुद्धहात, दिने कार्यमा अग्रसर तथा याचक-  
कात्र यई घरमा बस्नु पर्छ ।” भन्ने जस्ता उपदेशहरूलाई सुप्तवा-  
साले राम्रोसंग पालन गरी घरमा बसेकी थिइन् । उनको  
घरमा भिक्षा मान्नजाने कुनै पनि, भिक्षुः भिक्षुणीहरू खालिहात  
कर्कनु पर्दैनन्द्यो । उनसे जे दान दिए पनि उत्कृष्टरूपले दिन्निन्<sup>१</sup> ।  
यसे कुरालाई ध्यानमा राखी, एकदन, भगवान् दुँड्ले उनलाई  
उत्कृष्टरूपले दानदिने उपासिकाहरूमध्ये अप्रस्थानमा राख्ने घोषणा  
कर्नुपर्छएको हो । यो कुरा तलको भूलसूत्रद्वारा प्रष्ट हुने छ ।

सुप्तवासा उपासिकाको नाम प्रमुख उपासिकाहरूका नामा-  
बत्तीमा पनि समावेश भएको कुरा अङ्गुत्तरनिकायमा उल्लेख  
जाएको छ<sup>२</sup> ।

Dhamma.Digital

x

x

x

१. हेर बु. रा. पृ. ५९, ३९२, २९०

२. उदा. ब. क. पृ. ६४

३. अ. नि-क पृ. ४२८: सामञ्जवग्गो, अ. क. II. पृ. ७९१.

मूल सूत्र —

### १— प्रणीत दान

एक समय भगवान् कोलीय देशको पञ्जानिक<sup>१</sup> भन्ने कोलीय-हरुका निगममा बस्नु भएको थिए<sup>२</sup> ।

एक दिन, भगवान् पूर्वार्ण्ह समयमा चीवर पहिरी, पात्र चीवर ग्रहण गरी जहाँ कोलीयकी छोरी सुप्पवासा (=सुप्रवासा) को निवासस्थान हो त्यहाँ जानु भयो । त्यहाँ पुग्नुभएपछि बिञ्चिथाई राखेको आसनमा बस्नु भयो । अनि कोलीयकी छोरी सुप्पवासा उपासिकाले भगवान्ताई आफ्ने हातले प्रणीत खाद्य भोज्यहरू सन्तर्पित तथा सन्तुष्ट गराइन् । भोजनोपरान्त भगवान्ले पात्रबाट हात छिक्कु भई पात्र एकछेउमा राख्नु भएपछि, कोलीयकी छोरी सुप्पवासा उपासिका एक छेउमा बसिन् । एक छेउमा बसेकी कोलियकी छोरी सुप्पवासालाई भगवान्ले निम्न उपदेश मुनाडनु भयो—

“सुप्पवासे ! भोजन दिने आर्यश्राविकाले प्रतिग्राहकहरूलाई चार कुराहरू पनि दिएको हुन्थ । कुन चार भने ? — (१) आयु दिएको

१ सिहल र रोमनमा: ‘सञ्जनेत’, स्याममा ‘पञ्जनेत’ ।

२. अ. नि-४. पृ : ६६ : सुप्पवासामुत्तं, अ. क. II पृ. ५१५.

(१) हुन्छ, (२) वर्ण दिएको हुन्छ, (३) सुख दिएको हुन्छ र (४) बल पनि दिएको हुन्छ ।

“आयु दिवा दिव्य वा मानुषीय आयु लाभिनी हुनेछ । वर्ण दिवा दिव्य वा मानुषीय वर्ण लाभिनी हुनेछ । सुख दिवा दिव्य वा मानुषीय सुख लाभिनी हुनेछ । बल दिवा दिव्य वा मानुषीय बल लाभिनी हुनेछ ।

“सुष्पवासे ! भोजन दिने आर्यश्राविकाले प्रतिष्ठाहकहस्ताई यिनै चार कुराहरू दिएको हुन्छ ।”

१- “सुमहृतं भोजनं या ददाति,  
सुचि पणीतं रससा उपेतं ।  
सा दक्षिणा उज्जुगतेसु दिना,  
चरणोपपन्नेसु<sup>१</sup> महगतेसु ।  
पुञ्चेन पुञ्चं संसन्दमाना,  
महफला लोकविदून वणिता ॥

२- “एतादिसं यञ्जमनुस्सरन्ता,  
ये वेदजाता विचरन्ति लोके ।  
विनेय्य मच्छ्रेमलं समूलं  
अनिन्दिता सभगमुपेन्ति ठानं” ति ॥”

१ स्या. र रोमनमाः ‘चरणोपपन्नेसु’ ।

अर्थ—

१— “जसले सुसेस्कृत, गुद्ध, प्रणीत तथा रसास्वादयुक्त भोजन दिनछ; जसले अहंकारमा लागेको, चरण-सम्पन्न” भएका, महान स्थान (= निर्बाचि) मा पुगेकालाई दक्षिणा (दान) दिनछ, पुण्यमात्रि पुण्य बृद्धि हुने त्यस्तो दानको महानतःबारे लोकविद् बुद्धले वर्णना गर्नु अएको छ ।

२— “मात्सर्यं मलसाई जरैदेखि छेदन गरी, सन्तुष्ट-दायी यस्तो दानको स्मरणगरी जो लोकमा बस्छ उ अनिन्दित भई स्वर्गं पनि पुर्य ।”



Dhamma.Digital

×

×

×

१. चरण धर्मले सुमम्पन्न हुनेलाई ‘चरण सम्पन्न’ भन्दछन् । चरण धर्म पन्द्र छन्, जस्तै—शील—१, इन्द्रिय-संवर—१.. भोजनमा मात्रज्ञता — १, जाग्रतता—१, सप्तसङ्घर्म—७, चार-समाधि—४ गरी पन्द्र । सु. नि.अ क. पृ. १५४ : हेमवतसुत्त-वर्णना । यसको विस्तार अर्थ बुझ्न बु. गृ. पृ. २५२-२६० हेतु ।

मूल सूत्र--

## २- अग्रस्थान

“एतदग्मं भिक्खुवे, मम साविकानं उपासिकानं पणीतदायिकानं यदिदं सुप्पवासा कोलिय धोता ? ।”

अर्थ –

मिछुहो ! मेरा प्रणीतवायिका आविका उपासिकाहरूमध्येमाकोलीयको छोरी सुप्पवासा (सुप्रवासा) उपासिका अग्रस्थित् ।”

+

+

+

१. अ. नि १. पृ. २७ : एतदग्मसुत्तं, अ. क. I. पृ. २४४.

मूल सूत्र—

### ३— सातवर्ष गर्भधारण

यस्तो मैले सुनेः ।

एक समय भगवान् कोलीयहरूका कुण्डिका<sup>१</sup> नगरको कुण्ड-धान बनमा<sup>२</sup> बस्नु भएको थियो ।

त्यस समय कोलीपकी छोरी सुप्पवासा (सुप्रवासा) सातवर्ष देखि गर्भवती थिइन् । सातदिन देखि वेषा लागेर साँहे दुःख पाई-खरो तथा कटु वेदना अनुभव गर्दै यो तीन प्रकारका वितर्कना गरी— वेदना सहेर बसेकी थिइन्—

“वहाँ भगवान् सम्यक् सम्बुद्ध हुनुहन्थ । वहालै नै यस्ता दुःखहरूको निवारण हुने धर्मोपदेश गर्नु हुन्थ । वहाँ भगवान्का शावक सङ्ख सु-प्रतिपन्न हुन् । जसले यस्ता दुःखहरूको निवारणार्थ आचरण गर्दैन् । निर्वाण नै सांच्चेको सुख हो, जहाँ त्यस्ता दुःखहरू छैनन् ।”

१. उदा. पा. पृ. ७९ : सुप्पवासासुत्तं, अ क पृ. ८४.

२. सिहल, स्याम तथा रोमनमा: ‘कुण्डिया’ ।

३. स्याम र रोमनमा: ‘कुण्डिहानवन’ ।

अनि कोलीयकी छोरी सुप्तवासाले आणो स्वामीलाई  
आमन्त्रण गरिन् —

“आयंपुत्र ! तपाइ यता आउनुहोस् । तपाइ जहाँ भगवान्  
हुनुहुन्थ त्यहाँ जानुहोस् । त्यहाँ जानु भई भगवान्‌को चरणकमलमा  
मेरो बचनद्वारा शीरले बन्दना गर्नुहोस् । भगवान्‌को स्वास्थ्य ठीक छ  
छेन सोधनुहोस् र कुशलक्षेम पनि सोधनुहोस्—‘मन्ते ! कोलीयकी  
छोरी सुप्तवासा भगवान्‌को चरणकमलमा शीरले बन्दना गर्ने ।  
भगवान्‌को स्वास्थ्य ठीक छ छेन पनि सोधें र कुशलक्षेम पनि  
सोधें ।’ फेरि यस्तो पनि सुनाउनुहोस् — ‘मन्ते ! कोलीयकी छोरी,  
सुप्तवासाले सातबष्टदेखि गर्भधारण गरिरहेकी छे । सातदिनदेखि  
बेथा लागि सान्है दुःख पाई—खरो तथा कटु बेदना अनुभव गर्दे—  
यी तीन प्रकारका वितर्का गरी—बेदना सहेर बसेकी छे । वहाँ भग-  
वान् सम्यक् सम्बुद्ध हुनुहुन्थ । वहाले नै यस्ता दुःखहरूको निवारण  
हुने धर्मोपदेश गर्नु हुन्थ । वहाँ भगवान्‌का शावकर्षण सु-प्रतिपत्त  
अन् । जसले यस्ता दुःखहरूको निवारणार्थ आचरण गर्नन् । निर्वाण  
नै सांच्चंवको मुख हो, जहाँ त्यस्ता दुःखहरू छेनन्’ ।”

“अबश्य नै भन्न जानेन्तु” भन्दे कोलीयपुत्र, कोलीयकी छोरी  
सुप्तवासालाई प्रथुत्तर बिई, जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए ।  
त्यहाँ पुगेपछि भगवान्‌लाई अभिवादन गरी एक छेउमा बसे । एउ  
छेउमा बसेका कीलीयपुत्रले भगवान्‌संग बिन्तिगरे—

“मन्ते ! कोलीयकी छोरी सुप्पवासा भगवान्‌को चरण-  
कमलमा शीरसे बन्दना गर्छै । भगवान्‌को स्वास्थ्य ठीक छ छँन्  
सोध्ये र कुशलक्षेम पनि सोध्ये । यस्तो पनि सुनाउँछै— ‘मन्ते कोलीयकी  
छोरी सुप्पवासाले सातवर्षदेखि गर्भधारण गरिरहेकी छे । सातावन-  
देखि बेथालागि सान्है दुःख पाई-खरो तथा कटु बेदना अनुभव गर्दै-  
यी तीन प्रकारका वितर्कना गरी-बेदना सहेर बसेकी छे । ‘वहाँ भग-  
वान् सम्यक् सम्बुद्ध हुनुहुन्छ । वहाँले नै यस्ता दुःखहरूको निवारण-  
हुने घर्मोपदेश गर्नु हुन्छ । वहाँ भगवान्‌का शावकसङ्ग सुप्रतिपत्ति छन् ।’  
जसले यस्ता दुःखहरूको निवारणार्थ आचरण गर्छन् : निर्वाण नै  
माञ्चलेको सुख हो, जहाँ त्यस्ता दुःखहरू छँनन् ।’ (यी कुराहरू सुनी  
भगवान्‌ले भन्नु भयो) —

“कोलीयकी छोरी सुप्पवासा सुखी रहन् । निरोगिनी भई-  
निरोगी पुत्र पनि जन्माउन् ।”

भगवान्‌को यस बचनको साथसाथै कोलीयकी छोरी सुप्पवासा-  
निरोगिनी भई सुखपूर्वक उनले निरोगी पुत्र जन्माइन् ।

“हवस, मन्ते !” भनी कोलीयपुत्र, भगवान्‌को कुरालाई-  
अभिनन्दन तथा अनुमोदन गर्दै आसनबाट उठी भगवान्‌लाई अभि-  
वादन तथा प्रबक्षणा गरी जहाँ आफ्नो घर हो त्यहाँ फर्केर गए । अन्ति-  
कोलीयपुत्रले कोलीयकी छोरी सुप्पवासा निरोगिनी भई उनले सुख-  
पूर्वक निरोगी पुत्र जन्माएको देखे । अनि उनलाई ‘कस्तो आश्रय-  
ूप

कस्तो अद्भुत, कस्तो तथागतको महानशक्ति, कस्तो महान प्रभाव होला ! ! तथागतको वज्रनका साथसार्यं कोलीयकी छोरी सुप्तवासा निरोगिनी भई सुखपूर्वक उनले निरोगी पुत्र जन्माइन् ! ! ” भन्ने आश्रयं लागी सन्तुष्ट भई, प्रमुदित भई प्रीतिसौमनस्यानुभव गरे ।

अैनि कोलीयकी छोरी सुप्तवासाले आफ्नो स्वामीलाई वामन्त्रम् गरिन् —

“आर्य पुत्र ! यता आउनुहोस् । तपाइ जहाँ भगवान् हुनुहुन्थ्य त्यहाँ जानुहोस् । त्यहाँ जानु भई भगवान्को चरणकमलमा मेरो व बनद्वारा शारले बन्दना गर्नु भई — ‘भन्ते ! कोलीयकी छोरी, सुप्तवासाले भगवान्को चरणकमलमा शीरले बन्दना गर्छ’ र यस्तो पनि प्रार्थना गर्छ — ‘भन्ते ! कोलीयकी छोरी, सुप्तवासाले सातवर्षसम्म गर्मधारण गरी । एकसाताहसम्म बेथाले पीडित भई । अब उ निरोगिनी भई सुखपूर्वक उसले निरोगी पुत्र जन्माई । उसले एकसातासम्मकालागि बुद्ध सहित भिक्षुसङ्घलाई भोजनद्वारा निःयाउँछे । भगवान्ले, भिक्षुसङ्घ सहित कोलीयकी छोरी, सुप्तवासाको एकसातासम्म भोजनहरू स्वीकार गर्नुहोस्’ भनी भन्ने भनी भन्नुहोस् ।

“अवश्यने भन्नेछु” भन्दे कोलीयपुत्रले कोलीयकी छोरी सुप्तवासालाई प्रत्युत्तर दिई, जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका कोलीयपुत्रले भगवान्सँग प्रार्थना गरे —

“भन्ते ! कोलीयकी छोरी, सुप्पवासा भगवान्‌को चरण-कमलमा शीरले बन्दना गर्छे — ‘भन्ते कोलीयकी छोरी, सुप्पवासाले भगवान्‌को चरण-कमलमा शीरले बन्दना गर्छे’ उसले यस्तो पनि प्रार्थना गर्छे — ‘भन्ते ! कोलीयकी छोरी, सुप्पवासाले सातवर्षसम्म गर्भधारण गरी । एकसप्ताहसम्म बेथाले पीडित भई । अब उ निरोगिनी भई, सुखपूर्वक उसले निरोगी पुत्र जन्माई । उसले एकसातासम्मकालागि बुद्धसहित भिक्षुसङ्घलाई भोजनद्वारा निम्नदाउँछे । भगवानले, भिक्षुसङ्घ सहित कोलीयकी छोरी, सुप्पवासाको एकसातासम्म भोजनहरू स्वीकार गर्नुहोस्’ ।”

त्यस बहुत एक उपासकले बुद्ध सहित भिक्षुसङ्घलाई भोलिको-निम्नि भोजनद्वारा निम्तो गरिसकेको थियो । सो उपासक भने आयुष्मान् महामौद्गल्यायनको उपस्थाक थियो । अनि भगवान्‌ले आयुष्मान् महामौद्गल्यायनलाई आमन्त्रण गर्नु भयो —

“मौद्गल्यायन ! तिमी आऊ । तिमो जहाँ त्यो उपासक हो त्यहाँ जाऊ । त्यहाँ गई सो उपासकलाई भन — “आबुसो ! कोलीयकी छोरी, सुप्पवासाले सातवर्षसम्म गर्भधारण गरिन् । एकसातासम्म उनी बेथाले पीडित भइन् । अहिले उनी निरोगिनी भई उनले सुख-पूर्वक निरोगी पुत्र जन्माइन् । उनले एकसप्ताहसम्म बुद्ध सहित भिक्षु सङ्घसाई भोजनद्वारा निम्तो गद्धिन् । कोलीयकी छोरी, सुप्पवासाले एकसप्ताहसम्म भोजन गराउन् । पछि तिमीले गराउन् ।” यो उपासक तिङ्गो उपस्थाक हो ।”

“हवस्, भन्ते !” भनी भगवान्‌को आज्ञासुनी आयुष्मान् महामौद्गल्यायन जहाँ सो उपासक थियो त्यहाँ जानु भयो । त्यहाँ पुरोपच्छि सो उपासकलाई यसो भन्तु भयो—

“आबुसो ! कोलीयकी छोरी, सुष्पवासाले सातवर्षसम्म गर्भधारण गरिन् । एकसातासम्म उनी बेथाले पीडित भइन् । अहिले उनी निरोगिनी भई उनले मुखपूर्वक निरोगी पुत्र जन्माइन् । उनले एकसप्ताहसम्म बुद्ध सहित भिक्षुसङ्घलाई भोजनद्वारा निम्नो गछिन् । कोलीयकी छोरी, सुष्पवासाले एकसप्ताहसम्म भोजन गराऊन् । पछि तिमीले गराउनू ।”

“भन्ते ! यदि आर्य महामौद्गल्यायनले (१) मेरो भोगसम्पत्ति, (२) मेरो जीवन तथा (३) मेरो श्रद्धा—यी तीन कुराहरूको जिम्मा लिन सक्नु हुन्छ भने कोलीयकी छोरी, सुष्पवासाले सप्त भोजनहरू गराउन ।”

“आबुसो ! तिओ भोगसम्पत्ति र जीवन—यी दुइ कुराहरूको जिम्मा म लिनसक्नु, तर श्रद्धाको चाहि जिम्मेवार तिमी नै हुनुपछं ।”

“भन्ते ! यदि आर्य महामौद्गल्यायनले मेरो भोगसम्पत्ति र जीवन—यी दुइ कुराहरूको जिम्मा लिनसक्नु हुन्छ भने कोलीयकी छोरी, सुष्पवासाले सप्त भोजनहरू दिउन । पछि मैले दिनेछु ।”

अनि, सो उपासकलाई संक्षाई सकेपछि आयुष्मान् महामौद-

गल्यायन जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ जानु थयो । त्यहाँ पुगेपछि भगवान्लाई विन्ति गर्नुभयो—

“भन्ते ! सो उपासकलाई मंले संकाई सके । कोलीयकी छोरी सुप्पवासाले सप्त भोजनहरू दिउन । पछि सो उपासकले दिनेछन् ।”

अ॒न कोलीयकी छोरी, सुप्पवासाले एकसप्ताहसम्म बुद्ध सहित मिक्षुपञ्चलाई आफैनै हातले प्रगीत खाद्य-भोज्य सन्तर्पित गरी, सन्तृप्त भराइन् । सो वालकनाई पनि भगवान्लाई बन्दना गर्न लगाइन् तथा सबै निक्षुपञ्चलाई पनि ।

त्यस बछत आयुषमान् सारिपुत्रले सो वालकसंग सोध्नु थयो—

“हे वालक ! तिमीनाई सँच्चवै छ के ? तिमीलाईक्षमनीय छ के ? तिम्रो यापन ठीक छ के ? तिमीलाई कुनै दुःख त छैन ?”

“भन्ते ? सारिपुत्र सातवर्षसम्म रक्तकुम्भमा बस्ने मलाई कहाँ-बाट क्षमनीय र कहाँबाट यापनीय हुनु नि !”

“मेरो छोराले धर्मसेनापतिसँग<sup>१</sup> कुरा गछं” अनी कोलीयकी छोरो, सुप्पवासा अत्यन्त सन्तुष्ट तथा प्रमुदित भई उनले प्रोति सौमन-स्यानुभव गरिन् ।

---

१. सारिपुत्र महास्थविरलाई ‘धर्मसेनापति’ भन्ते चलन पनि छ ।

त्यस समय भगवान्‌ले कोलीयकी छोरी, सुप्पवासा अत्यन्त सन्तुष्ट, प्रमुदित तथा प्रीति संभन्नस्यो भएको दुःखनुभई वहाले कोलीयकी छोरी सुप्पवासासेंग यस्तो सोधनु भयो—

“सुप्पवासे ! अरु पनि यस्ता पुत्रहरू तिमी चाहन्दूप्हो कि ?”

“भगवान् ! अरु सातबटा भएपनि यस्ता पुत्रहरू चाहन्दू !”

यस कुरालाई बुझनुभई भगवान्‌ले त्यसदेशा निम्न उदान प्रकट गर्नु भयो—

“असातं सातरूपेन, पियरूपेन अपियं।  
दुकखं सुखस्स रूपेन, पमत्तनतिवत्तती’ति ॥”

अर्थ—।

“प्रमादमा मोहितमई बस्नेले नभिठोलाई भीठोको रूपमा, अप्रियताई प्रियको रूपमा र दुःखलाई सुखको रूपमा हेर्दछ ।”

## ७. सुप्रिया उपासिका

### परिचय

सुप्रिया ( सुप्रिया ) उपासिकाको जन्म बाराणशी देशको एक कुलगृहमा भएको थियो ।

एकदिन, भगवान् बुद्ध बाराणशी पालनुहुँदा यिनले वहाँको दर्शन गरेकी थिइन् । बुद्धको प्रथम दर्शन भेटमें यिनले वहाँको उपदेश सुनी स्नोतापन्न फल साक्षात्कार गरेकी थिइन्<sup>१</sup> ।

यिनले अद्वा, भक्ति तथा सम बुद्धि भएका सुप्रिय भन्ने पति वा एकी थिइन् । यिनीहरू दुवैका विचारधारा एक भएकोले दुवै स्त्री मुख्य—बुद्ध, धर्म तथा सङ्घको सेवा गरन्मा निरन्तर व्यस्त थिए ।

एक दिन सुप्रिया उपासिका विशाखा महाउपासिकासँगै, बुद्धको उपदेश सुनिसकेपछि सेधै कैं यी दुवै उपासिकाहरू जेतवन विहार मित्र आगन्तुक, गमिक तथा अस्वस्थ विक्षुहरूको हेरचाह गर्न थए ।

---

१. अ. नि. अ. क. I. पृ. २४५ : एतदग्ग, एककनिपातवण्णना ।

यिनीहरू विहारमा जाँदा विहारवासी नवक मिक्तु तथा श्राम-  
नेरहरू - तिनीहरूसेंग, समयानुकूल खाद्य, भोज्य अथवा घूू, तेल,  
मधू इत्यादि युक्त भैषज्य वस्तुहरूको प्रतीक्षा गर्छन् । यिनीहरूले  
पनि सबैको आवश्यकता पुरा गरिबिन्धन ।

त्यो दिन विहार घुण जाँदा सुप्रिया उपासिकाले एक अस्वस्थ  
मिक्तुलाई देखिन् । अनि सो मिक्तुको इच्छानुसार भोजिकोनिमित्त  
मासुको रस पठाइदिने बचन दिई उनी फर्किन् । तर त्यसदिन शहरमा  
योग्य मासु नपाएकोले सुप्रियाले आफ्नो तिध्राको मासु काटी रस  
बनाई सो मिक्तुलाई दिन पठाएको कुरा तसको सूत्रमा नै उल्लेख  
मएको छ ।

त्यसपछि भगवान् बुद्ध सुप्रियाको घरमा जानुभएको कुरा  
मूल सूत्रमा “सुप्रिय उपासकले निष्ठ्याएपछि भगवान् बुद्ध उनको घरमा  
जानु भएको कुरा” र अंगुत्तरनिकाय अर्थकथामा? भने “भगवान्  
बुद्ध मिक्ताटनकोनिमित्त जानु भएको बेसामा स्थायं उनको घरमा  
जानु भएको चियो” भन्ने कुरा उल्लेख भएको छ । यसबारेको मूल सूत्र  
तस उल्लेख भएकै छ ।

सुप्रियाको तिध्राको धाउ निको भएको सम्बन्धमा पनि मूल  
सूत्रमा “सुप्रियालाई भगवान्ले बोसाउन पठाउँदा, सुप्रिया आएको  
बेसामा बुढामाई देखेवित्तिकै उनको धाउ निकोभयो” भन्ने र

अर्थकथामा<sup>१</sup> भने सुप्रियालाई भगवान्‌ले बोलाउन पठाउंदा सुप्रियाले “अहो बुद्ध ! वहाँ महाकाशणिक सर्वज्ञ बुद्धले मलाई ‘धाऊ भएको छ भन्ने कुरा बुझनु नभई त्यसं खोलाउन पठाएको हो ओइन होला’ भन्दै हतरपत श्रद्धाको बलले खाटबाट उठने बेलामै भगवान् बुद्धको महान श्रद्धिको प्रभावले धाऊ निको भएको थियो” भन्ने कुरा उल्लेख भएको छ । यस सम्बन्धी कुरा पनि तल मूल सूत्रमै समुलेख भएको छ ।

नागसेन महास्थविरले यसं जीवनमा पुरस्कार पाउने था अहू कुनै प्रत्यक्ष फल पाउनेहरूको उदाहरण दिनुहुँदै मिलिन्दराजालाई वहाँले रानी गोपाल माता, सुप्रिया उपासिका, मलिखकादेवी तथा सुमन मालाकारहरूका नामहरू उल्लेख गर्नु भएको छ<sup>२</sup> ।

सुप्रिया उपासिकाले महीनाको निश्चित दिनहरूमा अखण्डरूपने अष्टाङ्ग उपोसथ शोल पालन गर्यिन<sup>३</sup> । सञ्चोपस्थान गर्ने पराउन्दै उनी असाध्ये आनन्दित तथा सुखी हुन्थिन् । कुनै अस्वस्य मिक्षु देखिर उनको हृदय त्यसं परलेर आउँथ्यो । विरामी मिक्षुहरूको सेवा उहूँ गर्ने जस्तो कार्यमा निपुण मात्र होइन उनमा विशेषतः बस्तस्त्व गुण पनि थियो । त्यसले, एकदिन, भगवान्‌ले उनलाई रोगी उपस्थित

१. अं. नि. अ. क. I. पृ. २४५

२. मि. प्र. (हि). पृ. ३५७

३. अं. नि. अ. क. II. पृ. ७९१ : साम्रक्षवम्यो ।

मने उपासिकाहरूमध्ये अग्रस्थानमा राख्ने घोषणा गर्नुभएको हो । तस्मै सूल सूत्रमा पनि यही कुरा उल्लेख भएको छ । सुप्रिया उपासिकाको नाम विशिष्ट उपासिकाहरूका नामावलीमा पनि समावेश भएको पाइन्छ ।

+

+

+

### भिक्षा भिन्ने सुप्रिय र सुप्रियाहरू

१. सुप्रिय ( परिवाजक ) — यिनी एक परिवाजक हुन् । एक दिन भगवान् बुद्ध राजगृहबाट नालन्दा जाँदै हुनुहुन्थ्यो । त्यससमय सङ्ख्य परिवाजकको गिर्य सुप्रिय परिवाजक आफ्नो शिष्य ब्रह्मदत्त माणवकसंगे भगवान्को पछि पछि जाँदै थिए । त्यसबाहत यिनले भगवान्को निन्दा गर्दै थिए । दो. नि. I. पृ. ३ : ब्रह्मज्ञालमुत्तं, अ. क. I. पृ. २७; चुल. व पृ. ४०९ : धर्मसङ्कायनं, पठवस्तिकव्याख्यकं ।

२. सुप्रिय ( चेर ) — यिनी आवस्तीवासी एक शमशानरक्षक

१. अ. नि. द. पृ. ४२८ : सामञ्जवग्गो ।

कुलका पुत्र हुन् । सोपाक' स्थविरसंग  
यिनको वात्सककालदेखि नै मित्रता थियो ।  
सोपाक स्थविर निक्षु भएर गएषष्ठि यिनी  
पनि सोपाक स्थविरकहाँ प्रवर्जित भएका  
थिए । थेर. गा. अ क. I. पृ. ९२ :  
सुप्रियत्थेरगाथा ।

३. सुप्रिय—

यिनी सिद्धार्थ बुद्धका युगल अग्र उपस्थाक-  
हरूमध्येका एक हुन् । ब. वं पृ ३५८ :  
सिद्धत्थबुद्धवंसो, अ. क, पृ, १८५.

४. सुप्रिय—

यिनी वाराणशी देशका हुन् । यिनी  
सुप्रिया उपासिकाका पति हुन् ।

१. सुप्रिया—

यी मानिसहरूका नाम हुन् । भगवान् राज-  
गृहमा बस्नु भएको बेलामा, वहाँसे राज-  
गृहको वैपुल्य पहाडको सम्बन्धमा कुरा  
सुनाइरहनु भएको समयमा धेरै धेरै अधि  
'वैपुल्य पहाड' को नाम 'सुपसो' भन्ने  
थियो र त्यस बखतमा मानिसहरूसार्व  
'सुप्रिया' भन्द्ये भनी भन्नु भएको हो ।

१. थेर. गा. अ. क. I. पृ. ९४ : सोपाक त्थेरगाथा ।

सं. नि. II. पृ. १६१ : वेगुल्लपब्बतसुत्तं,  
अ. क. II. पृ. १२०

२. सुप्रिया— यिनी ओक्काक राजाकी महिषी हुन् ।  
दो. नि. अ. क. I. पृ. ८० : अम्बदूसुत्तं;  
बु. रा. पृ. ११८.
३. सुप्रिया— यिनी वाराणशीवासी सुप्रिय उपासकी  
पत्नी हुन् । यिनकै चरित्र कथा यहाँ  
प्रस्तुत भएको छ ।

+

+

+

मूल पालि—

### १— स्व-मांस दान

राजगृहमा इच्छानुसार बस्तु भएपछि भगवान् जहाँ वाराणशी हो त्यहाँ चारिकार्थ जानु भयोऽ। क्रमशः चारिका गर्नु हुँदै जहाँ वाराणशी हो त्यहाँ पुग्नु भयो । त्यसपछि भगवान् वाराणशीस्थित भृषिपतन मृगदावनमा बस्तु भयो ।

त्यस समय वाराणशीमा सुप्रिय ( सुप्रिय ) उपासक र सुप्रिया ( सुप्रिया ) उपासिका ( पति र पत्नी दुवै बुद्ध-धर्ममा ) अति प्रसन्न थिए । यिनीहरू बायक, कारक तथा सञ्चोपस्थाक पनि थिए ।

एकदिन, सुप्रिया उपासिका आराममा गइन् । अनि उनले एक विहारबाट अर्को विहार (=कोठा) तथा एक परिवेणबाट अर्को परिवेणमा गई मिक्कुहरूसँग सोधिन्—

१. महा. व. पृ. २३३ : मनुस्समसपटिक्षेपकथा, भेसउजक्खन्दकं, अ. क. पृ. ८१२

“भन्ते ! को सञ्चोङ्छन् ? कसलाई के ल्याउनु पछं ?”

त्यस बखत एक मिक्खुले विरेचनापिएका थिए । अनि सो मिक्खुले सुप्रिया उपासिकासँग यस्तो भने—

“भरिनी ! मैले विरेचन पिएको छु । मलाई मासूको रस आवश्यक छ ।”

“हुन्छ, आर्य ! ल्याइने छु” भनी घरमा गई सुप्रिया उपासिकाले अन्तेवासिक (= नोकर) लाई अहाइन्—

“भणे ! आऊ, प्रदर्शित मांस जान ( खोज ) अर्थात् शहरमा कहीं प्रदर्शित मांस पाइन्छ कि खोज ।”

“हवस, आर्य !” भनो सारा बाराणशी शहर पुम्दा पनि सो पुरुषले कहीं पनि मासु देखेन । अनि सो पुरुष जहाँ सुप्रिया उपासिका यिहन् त्यहाँ गयो । त्यहाँ पुगेपछि उसले सुप्रियालाई भन्यो—

“आर्य ! आज घात गर्ननहुने भएकोले कहीं पनि मासु पाइएन ।”

अनि सुप्रिया उपासिकाको मनमा यस्तो लाग्यो— “सो रोगी मिक्खुले मासुको रस न पाएमा शायद उनको रोग पनि बढ्न सक्षम अथवा उनको मृत्यु पनि हुन सक्षम । ‘त्याइने छ’ भनी भनेर नलगिदिनु भेरोलागि उचित हुने छौन ।”

त्यस पछि सुप्रिया उपासिकाले चूपीलिई तिघ्राको मासु काटी दाशिलाई विई— “जे ! यो मासु पकाई अमुक विहारमा रोगी मिक्षु हुनुहुन्छ, वहाँलाई पुङ्याई देऊ । यदि कसंले मेरोबारेमा सोधेमा ‘सञ्चो छंन’ भनी भन” भनी भनिन् । यति भनी उत्तरासङ्गले तिघ्रामा बेरी, कोठाभित्र गई खाट्मा सुतिन् ।

सुप्रिय उपासक घरमा आई दाशीसँग सोधे—

“सुप्रिया कहाँ छे ?”

“आर्य ! वहाँ कोठामा सुल्नु भएको छ ।”

अनि सुप्रिय उपासक सुप्रिया उपासिकाकहाँ गए । त्यहाँ पुगेपछि सुप्रिया उपासिकासँग सोधे—

Dhamma.Digital

“किन सुति रहेकी ?”

“सञ्चो छंन ।”

“के भयो त ?”

त्यसपछि सुप्रिया उपासिकाले सुप्रिय उपासकलाई सबै वृतान्त बताइन् ।

“अहो आश्रयं, अहो अद्भुत ! कति अङ्गालु, कति प्रसन्न छिन् यी सुप्रिया ! जहाँ कि आफ्नो मासु नै दिन सविष्ठन् भने, यिनले अहु

के चीज़ दिन नसकिलन् !” भन्दे सुप्रिय उपासक गद् गद् भई जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्‌लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका सुप्रिय उपासकले भगवान्-संग प्रार्थना गरे —

“भन्ते ! भोलिकोनिमित्त भगवान्‌ले मिक्षुसङ्घसहित मेरो ओजन स्वीकार गर्नुहोस ।”

तूणीभावद्वारा भगवान्‌ले स्वीकार गर्नु भयो ।

त्यसपछि, भगवान्‌ले ओजन स्वीकार गर्नु भएको बुझी सुप्रिय उपासक आसनबाट उठी भगवान्‌लाई अभिवादन तथा प्रदक्षिणा गरी फर्केट गए । अनि त्यस रात बितिसकेपछि, सुप्रिय उपासकले प्रचोत खाद्य-भोज्य प्रतिपादन गरी भगवान्‌लाई समयको सूचना दिन पठाए—

“भन्ते ! ओजनको समय भयो, ओजन तयार छ ।”

अनि पूर्वाहि समयमा छोबर पहिरो, पात्र-चीबर शहज गरी भगवान् जहाँ सुप्रिय उपासकको निवासस्थान हो त्यहाँ आनु भयो । त्यहाँ पुगेपछि बिच्छ्याई रासेको आसनमा भगवान्, मिक्षुसङ्घ सहित बस्नु भयो ।

सुप्रिय उपासक पनि जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ भई भगवान्‌लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका सुप्रिय उपासकसंग भगवान्‌ले सोच्नु भयो —

“सुप्रिया खोइत ?”

“मन्ते ! सञ्चो छुन ।”

“त्यसो भए बोलाऊ ।”

“मन्ते ! आउन सविदन ।”

“त्यसो भए, समातेर ल्याऊ ।”

अनि सुप्रिय उपासकले सुप्रिया उपासिकालाई समातेर ल्याए । भगवान्‌लाई देख्ने वित्तिकं सुप्रिया उपासिकाको त्यत्रो ठूलो घाऊ निको भई घाऊपा मासु पुरियो र छान्ना पलाई रौं समेत निस्कयो । त्यसपछि सुप्रिय उपासक र सुप्रिया उपासिका दुवै—“अहो आश्रव्य ! अहो अदभ्युत ! धन्य ! धन्य !! भगवान्‌को महान श्रद्धिशक्ति तथा महान श्रमाव !! जहाँ कि भगवान्‌को दर्शन हुने वित्तिकं त्यत्रो ठूलो घाऊ यति निको भई, छाला पलाई, रौं समेत निस्कयो !!!” भन्दै हर्षले गद गद भई बुद्ध सहित भिक्षुसङ्गलाई प्रणीत खाद्य भोजयहरू आफने हातले सन्तप्त गरी, सन्तृप्त गराए । अनि भोजनोपरान्त भगवान्‌ले शाश्वाट हात हटाई, पात्र एक छेउमा राख्नु भयो । त्यसपछि उनी-हरू दुवै एक छेउमा बसे । भगवान्‌ले सुप्रिय उपासक र सुप्रिया उपासिकालाई धार्मिकथाद्वारा सन्दर्शित सम्प्रतिष्ठित, समुत्साहित तथा सम्प्रहर्षित पार्नु भई भगवान् आसनबाट उठी फक्केर जानु भयो ।

त्यसपछि यसं निवानमा, यसं प्रकरणमा भगवान्‌ले भिक्षुसङ्गलाई एकत्रित पार्नु भई भिक्षुहरूसंग सोध्नु भयो—

‘भिक्षुहो ! कसले सुप्रिया उपासिकासंग मासु मारयो ?”  
यसरो सोधनु हुँदा सो भिक्षुले भगवान्‌संग बिन्तिगरे—

“मन्ते ! यैले सुप्रिया उपासिकासंग मासु मारेको हुँ ।”

“भिक्षु ! के, ल्याइन् त ?”

“भगवान् ! ल्याइन् ।”

“भिक्षु ! खायो त ?”

“भगवान् ! खाएँ ।”

“भिक्षु ! के, तिमीले सोध्यौत, के को मासु यिथो भनी ?”

“भगवान् सोधिन ।”

अनि भगवान् बुद्धले निन्दा गर्नु भई…कसरी तिमी मोघपुरुषले न सोधिकन मासु खाएको ? मोघपुरुष ! तिमीले मानिसको मासु खायो । मोघपुरुष ! तिच्छो यस कार्यद्वारा न अप्रसन्नहुने प्रसन्नहुन सक्छ, न त प्रसन्नहुने नै बढी प्रसन्न हुनसक्छ बत्तिक यस कार्यद्वारा अप्रसन्नहुनेलाई फन् अप्रसन्न पानुंकासाथै प्रसन्नहुने कुनै कुनैको प्रसन्नतालाई समेत अन्यथा पार्न सक्छ भन्नु हुँदै धार्मिककथा सुनाई भिक्षुहरूलाई आमच्छण गर्नु भयो—

‘भिक्षुहो ! धर्मालु तथा अत्यन्त प्रसन्नहुने मानिसहरू पनि अन् । उनीहरूले आप्नै मासु पनि दिन सक्छन् । भिक्षुहो ! मनु-

ज्यको मासु<sup>१</sup> खान हुन्न । जसले खानछ उसलाई थुळच्चय<sup>२</sup> आपत्ति लाग्नेछ । भिक्षुहो ! नसोधिकन मासु खान हुन्न । जसले खानछ उसलाई दुष्कृत्य<sup>३</sup> आपत्ति लाग्नेछ ।”

X

X

X



१. दण प्रकारका मासुखान निषेध गरिएको छ— (१)  
मनुष्यको मांस, (२) हात्तीको मांस, (३) घोडाको मांस,  
(४) कुकुरको मांस, (५) सर्पको मांस, (६) सिहको मांस,  
(७) बागको मांस, (८) चितुवाको मांस, (९) भालुको मांस, तथा तरक्कु (*hyena*) को मांस । महा. व. पू. २३४ : हत्थिमंसादिपटिक्खेपकथा, भेसज्जवखन्धक ; अ. क. पू. द१३.

२. सङ्घादिशेष भन्ने दोषभन्दा तल्लो र पाचित्तिय भन्ने दोष-भन्दा माथिल्लो दोषलाई, ‘थुलच्चय’ भन्दछन् ।
३. पाचित्तिय भन्दा तल्लो दोष ।

मूल सूत्र —

## २— अग्रस्थान

“एतदग्मं, भिक्खवे, मम साविकानं उपासिकानं गिलानु-  
पट्टाकीनं यद्देदं सुप्तिया उपासिका ।”

अर्थ —

“मिष्ठुहो ! रोगीको सेवागर्ने मेरा शाविका उपासिकाहरू  
मध्येमा सुप्तिया ( सुश्रिया ) उपासिका अग्रचिन् ।”

Dhamma Digital

## ८. कात्यायनी उपासिका

### परिचय

कसैको हृदयको प्रत्यन्ता वा श्रद्धालाई तौलनु गहारे पछ । संसारमा सर्वप्रथम धनको आवश्यकता पर्ने यें मोक्षमार्गकोनिम्नित पनि सर्वप्रथम श्रद्धारूपी धनके आवश्यकता पछ । श्रद्धा हुनेले गर्न नसक्ने त्याग, तपस्या अथवा बलिदान कुनै पनि छैन । संसार सागरबाट उत्तोर्णहुन सर्वप्रथम श्रद्धाने चाहिन्छ । श्रद्धाको अन्तिम फल नै स्तोतापन्न हो ।

श्रद्धाबलद्वारा नै संसारको बाहीरूपी विभिन्न गलत दृष्टि-हरूबाट पारहुन सकिन्छ ।

जस्तै संसारमा कुनै उब्जनी गर्न सर्वप्रथम बिउको आवश्यकता हुन्छ उस्तै धर्मक्षेत्रमा पनि सर्वप्रथम श्रद्धारूपी बिउके आवश्यकता पछ । बिउ न रोपिकन कुनै वस्तुको उत्पादन हुन सक्दैन । त्यस्तै श्रद्धा नभइकन कुनै कुशल कार्य सक्न द्दृढ़ सक्दैन । त्यसैले कसिभारद्वाज ब्राह्मणले सोधेको प्रश्नको जवाफमा भगवान् बुद्धले “ श्रद्धानै बिउ हो ” भनी उह्तेख गर्नु-

‘भएको हो’ । त्यस्तंगरी आलवक यक्षुले ‘केलाई धन भन्दछन् ?’ भनी सोधेको उत्तरमा भगवान्‌ले ‘श्रद्धा नै श्रोष्ट धन हो’ भनी भन्तु भएको हो<sup>५</sup> ।

कात्यायानी (कातियानी) उपासिकाको श्रद्धा तथा प्रसन्नता अति उत्कृष्ट थियो । त्यसेले भगवान्‌ले उनलाई प्रसन्नताहुने उपासिकाहरूमध्ये अप्रस्थानमा राख्नु भएको हो<sup>६</sup> ।

बुद्धको समयमा उनी अवन्ती देशको कुररघर भन्ने नगरमा जानेको थिइन्<sup>७</sup> । गोत्रकै नामले उनलाई “कात्यायनी” भनिएको हो ।

कुररघरवासी काली<sup>८</sup> भन्ने उपासिकासंग उनको घनिष्ठ मित्रता तथा विश्वास थियो । यीनी राजगृहकी हुन्<sup>९</sup> । कुर-

१. सं. नि. I. पृ. १७१; अ. क. I. पृ. १८८; सुत नि. पृ. २८०: कसिभारद्वाजसुत्तं, अ. क. पृ. १०

२. सुत. नि. पृ. २९५: आलवकसुत्तं, अ. क. पृ. १६१.

३. अं. नि-१ पृ. २७: एतदग्पालि ।

४. अं. नि. अ. क. I. पृ. २४५: एककनिपातवण्णना ।

५. काली उपासिकाको चरित्रथका तल उल्लेख भएको छ ।

६. अं. नि. अ. क. I. १३४: सोणकुटिकण्ण, एतदग्पालि ।

इत्यरको एक प्रतिष्ठित खान्दानको कुलपुत्रसंग यिनके विवाह भएको थियो ।

एकदिन, यिनको छोरा सोणकुटिकण्ठ<sup>१</sup> भन्ने स्थविर आवस्तीमा बुद्ध भगवान्‌लाई भेटी कुररघरमै फक्केर आएपछि, वर्हाको आमा कालि उपासिकाले, बुद्धलाई सुनाई आएको उपदेश आफूलाई पनि सुनाउन अनुरोध गरेपछि सोणकुटिकण्ठ स्थविरले काली उपासिकालाई उपदेश सुनाउनु भएको थियो ।

त्यसबेला कात्यायनी उपासिका पनि आपनी घनिष्ठ संगीनी कुररघरकी काली उपासिकासंग धर्मोपदेश सुन्न, धर्मसभामा उपस्थित भएकी थिइन् । त्यसबछत धर्मोपदेश गर्ने कार्यक्रम प्रायः दात्री समयमा हुन्थ्यो।

त्यसबेला नौशय (९००) चोरहरू, कात्यायनीको घरमा चोर्नजान दिनमै चिन्हो लाए अनुसार सुरुँग खनी धनाढ्य कात्यायनीको घरमा पस्त लागेका थिए । त्यसरात नगरमा विशाल मानिसहरू भेलाभइहरहेका देखी चोरमण्डलका नाइके

१. उदा. पा. पृ. १२९: सोणमुत्तं, अ. क. पृ. २१५; महा. व.

पृ. २१३: सोणकुटिकण्ठवत्थु, अ. क. पृ. ८०८; थेर. गा.

पृ. २१७: सोणकुटिकण्ठत्येरगाथा, अ. क. पृ. ४२९.

“यहाँ केको भीड रहेछ” भन्दे धर्मसभामा गई कात्यायनी उपासिकाको पछिल्तर बसिरहेको थियो ।

कात्यायनीले आफ्नो एक दाशीलाई बोलाई अन्हाइन्—

“हे ! तिमी घरमा गई तेल लिएर आऊ । कालो उपासिकाको प्रदीपपूजामा सहभागिनीभई हामीले पनि कुशल कार्य गरो ।”

कात्यायनीको आज्ञा सुनी दाशी घरमा जाँदा, घरभित्र चोरहरू पसिरहेका देखी, तेल नलिईकने हत्तरपत्त फखेर आई धर्मसभामा उपदेश सुनीरहेकी कात्यायनीलाई आर्तिदं भनी—

“आर्य ! घरमा त चोरहरू पसिरहेका छन् ।”

कात्यायनीको पछिल्तर बसिरहेको चोरको नाइकेले यो कुरा सुनी यस्तो मनमा सोच्यो—

“यदि दाशीको कुरासुनी यिनी उठेर गइन् भने यिनलाई त्यहींने तरबारले दुइटुका पानेउ । तर अहिले जस्तै एकचित गरी धर्मोपदेश नै सुनिरहेको खण्डमा यिनको सम्पत्ति जस्तै फिर्तागराई दिलेउ ।”

दाशीको कुरासुनी कात्यायनीले उसलाई भनिन्—

“अम्मे ! धेरं न कराऊ, हल्ला नगर । यदि चोरहूले लेजान्छन् भने लेजान देऊ । उनीहूले आफूले देखेका बस्तुहू भाव लेजाने छन् । किन्तु मेरो श्रद्धालाई लेजान सक्ने छैनन् । आज मैले कहिल्ये सुन्न नपाएको अपूर्व धर्मसम्बन्धी कुराहू सुन्देछु । धर्मश्रवणमा बिघ्न-बाधा न गर, चूपत्ताग ।”

कात्यायनीको यो कुरा सुनी, पछाडि बसिरहेको चोर-नाइको आँग तातेर आयो । अनि उसको मनमा “अहो ! आश्चर्य ! यस्तो दृढताकासाथ धर्मश्रवणगर्ने जस्ता श्रद्धालुको धन चोर्नु त जानाजान पाताल पुग्ने काम गरेको जस्तै हुनेछ” भन्ने लागि उत्तिखेरे नगरभित्रगई कात्यायनीको घरबाट लिएका सम्पत्तिहू जम्मै फिर्ता राख्नलगाई उ, सबै चोरहूसँग फक्को पुनः धर्मसभामै आई एक छेउमा बस्यो ।

सोणकुटिकण्ण स्थविरको भयुर धर्मोपदेश सुनी कात्य-यनी उपासिकाले स्रोतापञ्च-फल साक्षात्कार परिवृँ । अरुणोदय हुनुभन्दा अघि धर्मोपदेश सिद्धिएपछि चोरमण्डलको नाइके कात्यायनी उपासिकाको चरणमापरी— “आर्य ! हमीहू सबैसाई ज्ञामा गर्नुहोस् !” भन्यो ।

“तिमीहूले मलाई के गरेकाल्लो र मैले तिमीहूसाई

कमागरु ?” भनी उपासिकाले सोधेपछि चोर नाइकेले आफूले गरेका, चित्ताएका कुराहरु भन्मै बताएपछि कात्यायनीले “त्यसो मए कमा छ” भनी जवाफ दिइन् ।

चोरनाइकेले “यस्तो कमाद्वारा हामीहरूलाई कमा गरेको हुन्न । हामीहरु सबैलाई सोणकुटिकण्ण स्थविरकहाँ लगी प्रदर्जित गराई दिनुहेस् । अनिमात्र हामीले कमा पाएको हुनेछ” भनी प्रार्थना भरे । अनि उपासिकाले सबै चोरहरूलाई सोणकुटिकण्ण स्थविरकहाँ लगी प्रदर्जित गराइदिइन । पछि उनीहरु सबै अरहन्त मए ।

यदि हामीहरु अस्ताका घरमा ‘चोर पस्यो’ भन्ने खबर सुन्न भरेका, के हामीहरुको चित्त अकम्पितभई रहन सक्ला ? त्यसैले अद्वालाई नापतौल गर्न नसकिने हुनालंने यसको शक्ति अनौठो छ भनी भनेको हो । शुद्ध तथा वृढ अद्वा हुनेको हृवयमा मोक्ष वा निर्वाणकोनिमित्त चाहिने सबै गुणहरु क्रमैसंग प्रावृत्त्वाव हुन्नन् । अद्वा नं निर्वाणरूपी प्रासादको पहिलो खुट्किलो हो ।

+

+

+

१. अं नि. अ क. I. पृ. २४६: एतदगगपालि, एककनिपात-वर्णना ।

### कात्यायनी नामहरू

१. कात्यायनी— (कात्यायानी वा कच्चायनी) । यिनी अवन्ती देशको, कुररघर नगरकी हुन् । यिनके चरित्र-कथा यहाँ प्रस्तुत गरिएको छ ।
२. कात्यायनी— (जातक) — कच्चानि जातक । जा. पा. I, पृ. १६७, अ. क. III. पृ. ३०३, नं ४१७

x

x

x

मूल सूत्र –

## १-- अग्रस्थान

“एतदग्गं भिक्खवे, मम साविकानं उपासिकानं अवेच्छ-  
प्रसन्नानं यदिदं कातियानीः ।”

अर्थ –

“मिशुहो ! अचल प्रसन्नहुने मेरा आविका उपासिका-  
हरूमध्येमा कातियानी (कात्यायनी) उपासिका अपश्चिन् ।”

# ६. नकुलमाता गृहपत्नी

## परिचय

शुद्ध गृहीजीवन र सुखमय दाम्पत्य जीवन द्विताई, अर्मांबदोध गरी मोक्षमार्ग पहिल्याउन सकिन्छ भन्ने कुरा नकुलमाता उपासिकाको जीवनीबाट देखिन्छ ।

गृहीसुखको मुख्य अङ्गरूप स्त्री-पुरुष दुवैको समान विचार, समान आचरण, समान बैशं तथा समान श्रद्धा र बुद्धि आदि हुन् । प्रायः व्यवहारमा भने स्त्रीलाई मात्र सिकाउन चाहन्छन् परन्तु पुरुषले सिक्तुपर्ने गुणलाई भने वास्ता राखदैनन् । यदि हात्रो आर्य संस्कृति अनुसार स्त्रीलाई “अर्धाङ्गिणी” भन्ने हो भने अर्को अर्धाङ्ग हुनेको पनि स्मरण राख्न सक्नु पर्छ । केवल अर्धाङ्गिणी हुने स्त्री मात्र सुशिक्षिता, सुविनीता, शोलवती, आज्ञाकारिणी तथा व्यतिव्रता भई; अर्धाङ्ग हुने पुरुष भने अशिक्षित, अविनीत, अशो-सदान् अशाराकारी तथा पत्नीवत न भएमा गृही जीवनको कुनै मतलब निस्कन सबैदेन तथा त्यस्तो दाम्पत्य जीवन सुखमय बनि हुन सक्दैन ।

स्त्री-पुरुष दुवैका बीच समान विचार, समान गुण तथा समान श्रद्धा भएमा मात्र सुखमय दास्पत्य जीवनि बत्न सबैको भनी भगवान्‌ले पठमसंवास सूत्रमा<sup>१</sup> बताउनु भएको छ ।

त्यस्तैरारी स्त्रीले पुरुष प्रति र पुरुषले स्त्री प्रति गर्नुपर्ने कर्तव्यबारेमा सिङ्गालसूत्रमा<sup>२</sup> उल्लेख भएको छ भने असुरसूत्रमै अनुसार परिवारहरू पनि अनुकूल रहनुपर्ने कुरा भगवान्‌ले प्रष्ट गर्नु भएको छ ।

सुखमय दास्पत्य जीवनको पूर्ण आदर्श नकुलमाना र नकुलपिताहरूका जीवनमा पाइँछ । यिनीहरूको जीवन बडो उदात्त चरित्रको विधो । जस्तो स्त्री उस्तै पुरुष, जस्तो पुरुष उस्तै स्त्रीभई एउटाको शरीरभए उएटाको मन; एउटाको मनभए एउटाको शरीरभई—यिनीहरू दुवै समान विचार, समान श्रद्धाका थिए । दूधमा पानी जस्तै भई यिनीहरूले आपना जीवन बिताएका थिए ।

**नकुलपिताकोबारेमा “बुद्धकालीन गृहस्थीहरू” (पृ. ४१२)**

१. अ. नि-४ पृ. ३०, अ. क. II. पृ. ५१४

२. दी. नि. III. पृ. १३८, अ. क. II. पृ. ६८६; स्थाममा:

‘सिगालकसुत्तं’, सिहलमा: ‘सिगालसुत्तं’ तथा रोमनमा:

‘सिगालबादसुत्तं’ भन्ने उल्लेख भएको छ ।

३. अ. नि-४ पृ. ९६, अ. क. II. पृ. ५२६

मा पनि उल्लेख भइसकेको छ । यहाँ, नकुलमाता सम्बन्धी केही कारणहरू बट्टली परिचयको रूपदिने प्रयास गरेको छु ।

### नकुलमाताको विवाह

नकुलमाताको विवाह वालिका अवस्थामै नकुलपितासंग सुसम्पन्न भएको कुरा मूल सूत्र तथा अर्थकथाहरूबाट<sup>१</sup> पनि प्रष्ट बुझिन्थ । नकुलमाताको जन्म कुन देश वा गाउँमा भएको हो तथा यिनी कसकी छोरी हुन् भन्ने कुरा भने पालि साहित्यमा कतं उल्लेख भएको देखिदैन ।

यिनको कहानीको प्रारम्भने “भर्ग (भग) देशस्थित सुंसुमारगिरी नगरको नकुलपिताकी पत्नी—नकुलमाता” भन्ने बाट भएको छ । “नकुल” भन्ने पुत्रको आमा-बाबुभएको हुनाले यिनीहरू दुवेलाई ‘नकुलमाता’ र ‘नकुलपिता’ भनिएको हो भन्ने कुरा संयुक्तनिकायअर्थकथामा<sup>२</sup> समुल्लेख भएको छ । तर “नकुलपुत्र” को बारेमा भने अरु कुनै कारण बताइएको छौन ।

यिनको पति नकुलपिता गृहपति, भर्गदेशस्थित सुंसुमार भन्ने

१. अं. नि. अ. क. I. पृ. २१७: एतदगपालि, एककनिपातवण्णना ।

२. II. पृ. १८१: नकुलपितुसुत्तं ।

नगरको एक श्रेष्ठी पुत्र हुन्<sup>१</sup> ।

### भगवान्‌संग पहिलो भेट्

भगवान् सर्वप्रथम मुँसुमारगिरी नगरमा पालुहुंदा नकुलमाता गृहपत्नीले, आफ्ना पतिसंगे सर्वप्रथम बहाँको दर्शन गरेको थिइन् । मूल सूत्रमा, नकुलमाता आपनो पतिसंगे भगवान्‌कहाँ गएको कुरा प्रष्ट न भएतापनि अथकथामा प्रष्ट गरिएको छ<sup>२</sup> ।

भगवान्‌संग पहिलो पटक दशान भेटहुंदा यिनको भनमा—  
भवान्तरमा बुद्धलाई लालन-पालन गरिसकेको हेतुले गर्दा—  
भगवान्‌प्रति स्वतः पुत्र-स्नेह उत्पन्न मएकोले यिनी जाञ्चादेखदा  
गाई दगुरे कै<sup>३</sup> दगुरी बुढ भगवान्‌लाई पुत्रसंताले सम्बोधन गर्द  
बहाँको चरणकमलमा ढोग्न गएकी थिइन्<sup>४</sup> ।

जब यिनले भगवान्‌लाई देखिन् तब त्यहाँ भेलामइ रहेका मिथ्या-  
परिषद्वाई चकित पार्दे “प्रियपुत्र ! बुढी भएकी आमालाई

१. अ. नि. अ. क. I. पृ. २१७

२. सं. नि. अ. क. II पृ. १८२: नकुलपितुसृतं; अं नि. अ.  
क I. पृ. २१७

३. अ. नि. अ. क. II पृ. ५१४: पठमसमर्जीविसृतं ।

४. अ. नि. अ. क. I. पृ. २१७; सं. नि. अ. क. II पृ. १८२

हेरविचार नगरी, तिमी वित्तिका विनसम कहाँ यिथो ?” भनो अनिन् । त्यस बखत भगवान्‌ले यिनको कुरालाई नसुनेक्षे गर्नु भएको थियो । यसं कारणद्वारा उनी छसंग भइन् र अनिमात्र होसमा आई उनले मध्यस्थमावले भगवानसंग कुरागर्न थालिन् । अनि भगवान्‌ले यनि नकुलमाताको मध्यस्थमावको कुरा सुनी उनलाई मैत्रीपूर्वक घर्मोपदेश गर्नुभयो । करुणाभरित वहाँको उपदेश सुनी, बुद्धसंगको प्रथम भेटमै नकुलमाता स्नोतापन्न भइन्<sup>१</sup> ।

उपरोक्त आश्चर्यजनक घटनादेखी, बडो विश्वितभई भगवान्संग मिक्खुहरूले त्यसको हेतु सोधे—

“कोनुखो भगवा हेतु, एकच्चे इध पुगाले ।

अती’व हृदयं निवाति, चित्तं चा’पिपसीदती’ति<sup>२</sup> ?”

अर्थ--

“भगवान् ! यहाँ कुनै पुरुषलाई देखेबित्तिकै कर्त्तको हृदय शीतल भई चित्त पनि प्रतम हुनाको के हेतु हैला ?”

१. अ. नि. अ. क. I. पृ २१७; अ. नि. अ. क. II. पृ. ५१४

२. जा. पा I. पृ. ६१: साकेतजातकं, अ. क. I पृ. ५२७,

त्यसपश्चि भिक्षुहरूलाई सम्बोधन गर्नुभई भगवान्ले  
 “‘भिक्षुहो ! ओल्सो र पल्लो छेऊ नदेखिनेऽ यो भवसंसारको आ-  
 वाग्मनलाई पूर्वानुस्मृति-ज्ञानले हेर्नेहो भने, यस संसारमा कुनैन  
 कुनै प्रकारले सम्बन्ध नभएका प्राणीहरू भेटाउन गाह्व हुनेछ”  
 भन्नुहुँदै “यी नकुलमाता गृहपत्नी भवान्तरमा पाँचशय (५००)  
 जन्महरूसम्म निरन्तर मेरी माताको रूपमा, पाँचशय जन्महरू-  
 सम्म बज्येको रूपमा तथा पाँचशय जन्महरूसम्म स्थानी आमाको  
 रूपमा थिइन्<sup>१</sup> र जन्मजन्मान्तर यिनले मलाई आप्नो काखमह  
 लिई, दूध खाई, लालन पालन गरी मलाई हुकाइसकेको हुँदा  
 सोही संस्कारको ब्रलियो प्रभावलेगर्दी, अहिले मलाई यिनले देख्ने  
 वित्तिकै यिनको मनमा कमलको फूलकै स्नेह उत्पन्न भई ममाथि  
 दृढ विश्वास उत्पन्न हुन गएको हो” भनी अतीतको कुरा प्रकाश  
 पर्नुभयो ।

Dhamma.Digital

त्यसैने जातकपालिमा “यस्मि मनो निविसति<sup>२</sup>...” र  
 “पुञ्चेव सन्निवासेन<sup>३</sup>...” अर्थात् देख्नेवित्तिकै जसमा मन बस्द्वा---

१. म. नि. II. पृ. १५१: अनगतग्रासंयुतं, अ. क. II. पृ. ११७

२. स. नि. अ. क. II. पृ. १८२: नकुलपितुमुतं ।

३. जा. पा. I. पृ. १७: साकेतजातकं, नं ६८, अ. क. I. पृ. २२७

४. जा. पा. I. पृ. ६१: साकेतजातकं, न. २३७, अ. क. I. पृ. ५३६

र पूर्वजन्ममा एक साथ बसेको ... हुँदा प्रेम उत्पन्न हुन्छ”  
भन्ने आदि कुरा भगवान्‌ले भन्नु भएको हो । यस्तैगारी भगवान्-  
लाई पुत्रस्नेह देखाएको अर्को घटनाको कुरा धर्मपदार्थकथामा  
उल्लेख भएको पाइन्छ ।

### सुखमय दाम्पत्य जीवन

नकुलमाता र नकुलपिताको श्रीचमा कत्तिहो स्नेह,  
समझदारिपन, सहिष्णुता, विश्वास तथा भक्ति रहेछ भन्ने कुरा  
उनीहरूले आफ्ने मुखबाट परस्पर प्रकट गरेका संतोषजनक  
कुराहरूबाट प्रष्ट बुझन सकिन्छ ।

उनीहरू द्वय बुढा र बुढी भइसकेपछिरै भगवान् बुढ एकदिन,  
सुन्सुमारगिरी नगरमा जानु भएको थियो ।

अनिन्द्य कि उनीहरूलाई संग्रह गर्ने हेतुले नै भगवान्  
त्यस नगरमा जानुहुन्छ<sup>१</sup> । भगवान् त्यस नगरमा आइपुग्ने खबर  
सुन्नासाथ उनीहरूले पनि बहाँलाई निम्त्याउँदथे ।

१. प. ४८८: साकेतश्चाह्यजवत्थु, वर्ग १७.

२. अ. नि. अ. क. I. पृ. २१७

३. अ. नि. क. II. पृ. ५१४: पठमसमजीविसुत्तं ।

अतः त्यसदिन पनि भगवान् बुद्ध आइपुग्नु भएको खबर पाउनसाथ उनीहरूले भगवान्लाई भोलिकोनिमित भोजनद्वारा निम्त्याए । भोलिपल्ट बहाँ उनीहरूको घरमा जानुभयो । उनीहरूको घरमा संघं पाँचशय (५००) भिक्षुहरूकानिमित आसन लगाई राखेको हुन्थ्यो<sup>१</sup> । बुद्धमाथि यिनीहरूको मनमा अगाध विश्वास थियो । बुद्धको अगाडि आफ्नो भित्री हृदयका कुराहरू विश्वासपूर्वक पोख्न पाउँदा यिनीहरू सारे खुशी हुन्थे ।

त्यसदिन, भगवान्ले भोजन सिद्धाइसकेपछि, एक छेउमा बसेका यिनीहरूले—बुद्धका अगाडि आफ्ना भित्री हृदयका कुराहरू विश्वासपूर्वक पोख्द, आफ्ना बितेका जीवनका कुराहरू अनुस्मरण गर्दै, अत्यन्त प्रसन्नताकासाथ नकुलपिताले नकुलमाता प्रति आफू पूर्णसन्तोष रहेको कुरा सुनाए । अनि नकुलमाताले पनि आफू कुमारीका अवस्थामै नकुलपितासँग विवाहमई भाएदेखि आफू पनि नकुलपिता प्रति सदा सन्तुष्ट रहेको मात्र होइन उनीप्रति कुनै कुमावना समेत मनमा उत्पन्न नभएका कुरा प्रकट गरिन् । यसको साथै यस जन्ममा मात्र नभई परजन्ममा समेत उनीसँगै एकसाथ बस्नपाए हुन्थ्यो भन्ने कुरा पनि दृढताकासाथ प्रकट गरिन्<sup>२</sup> ।

१. अ. नि. अ. क. II. पृ. ५१४

२. अ. नि. अ. क. I. पृ. २१७

उनीहरूका मनसाय बुझी भगवान्‌ले “परसोकमा पनि एकसाथ बल्न चाहनेले— समान चर्या, समान विचार, समान श्रद्धा तथा समान बुद्धि र गुणहरू हुनुपर्छ” भन्नुहुँदै उनीहरूलाई सञ्चुष्टपारी तल उत्तिष्ठित “सुखमय दास्पत्यजीवन” भन्ने सूत्रको उपदेश सुनाउनु भयो ।

त्रिकालदर्शी भगवान् बुद्ध जस्ताका अगाडि बसी, अकम्पित भई, निर्धन्वक्यूर्वक आपनो परिशुद्ध जीवन सम्बन्धी कुरा सुनाउन सकेबाट उनीहरूका जीवन कर्ति उपकृष्ट रहेछ भन्ने कुरा स्वतः सिद्ध छ । यस्तै दास्पत्य जीवनलाईनै भगवान्‌ले “सुखमय दिव्यगृहीजीवन” भनी भन्नुभएको हो ।

### बुद्धोपदेश

एकदिन, बुद्ध भगवान्, संसुमारगिरी नगरमा पाल्नुभएको बेलामा नकुलमाता उपासिका भगवान्कहाँ जाँदा उनलाई भगवान्‌ले, नारीमा हुनुपर्ने आठगुणहरूबाटे, दिनुभएको उपदेश सम्बन्धी कुरा तल उत्तिष्ठित मूल सूत्रको “नारीगुण” भन्ने शीषकमा प्रष्ट भएको छ । ती आठगुणहरू नकुलमाताले शतप्रतिशत पालन गरेकोथिइन् ।

भगवान् बुद्धने नारीलाई, आफ्नो स्वामी प्रति गर्नुपर्ने कर्तव्य सम्बन्धी आठ उपदेश दिनुभए जस्तै, नारी प्रति स्वामीले गर्नु-

यनें कर्तव्यबारेमा पनि पाँच उपदेश दिनुपरेको छ । यदि आठ कारणहरूद्वारा पत्नीले पति प्रतिको कर्तव्य पालन गर्नुपर्छ भने; पतिले पनि पत्नी प्रति सम्मान राखी, अपमान नगरी, अनाचार नगरी, सुख ऐस्वर्य दिई तथा उचित समयमा अलंकार आभूषणादि दिने पाँच कारणहरूद्वारा कर्तव्य पालन गर्नुपर्छ भन्ने कुरा सिङ्गाल-सूत्रमा<sup>१</sup> प्रष्ट शब्दमा बताउनु भएको छ । यसरी परस्परमा गर्नुपर्ने कर्तव्यमा सजग भई बस्नेको गृहीजीवन सुखमय हुन सक्छ अन्यथा देव र छ्वां ( = राक्षस वा शब्द ), छ्वो र देवी, अथवा छ्वो ( = राक्षस ) र छ्वो जस्तै हुने सिवाय देव र देवी बसेको घर जस्तो हुन सक्दैन<sup>२</sup> । पति र पत्नीमा मात्र सीमित भई अरु जहानहरूमा अनुरूप गुणहरू नरहेमा पनि सांच्चैकं सुखमय गृहीजीवन हुन सक्दैन भन्ने कुरा पनि भगवानले असुरसूत्रमा<sup>३</sup> प्रष्ट गर्नुभएको छ ।

Digitized by Dhamma.Digital

पालिसाहित्यमा पत्नीलाई पश्चिम दिशाको<sup>४</sup> संज्ञा दिइएको

१. दी. नि. III. पृ. १४७, अ. क. II. पृ. ६९७

२. अ. नि-४. पृ. ६०: पठमसंवाससुत्त, अ. क. II. पृ. ५१४

३. अ. नि-४. पृ. ९६, अ. क. II. पृ. ५२६

४. पालिसाहित्यमा उल्लिखित छ-दिशा यसप्रकार हुन्—

(१) आमाबाबु पूर्वदिशा, (२) आचार्य गुरुजन दक्षिणदिशा,

(३) स्त्री-पुत्रहरू पश्चिम दिशा, (४) मित्रसाथीहरू

उत्तरदिशा, (५) नोकर चाकरहरू अधोदिशा र (६)

श्रमणहरू उर्द्धदिशा । दी. नि. III. पृ. १४८: सिङ्गालसुत्त ।

छ । पत्नी पतिको अनुगामिनी हो भनी भनिएको छ । पत्नी अनुगामिनी प्राणी भएको हुँदा, पत्नीलाई अनुगमन गराउन सक्ने क्षमता तथा गुणहरू पतिमा हुनु नितान्त आवश्यक छ । पत्नीमा-भन्दा पतिमा निकृष्ट गुण भएमा पत्नीले पतिलाई अपमानगरो हेलागर्न पनि सक्छै ।

अतएव माथि उल्लेख गरेको नारीलाई “अर्धाङ्गिणी” ठान्नेले आफूलाई पनि अर्को अर्धाङ्ग ठान्नु पर्छ । दुवै अर्धाङ्गहरू समानरूपभई मिलेमा मात्र पूर्णाङ्ग हुने छ र गृहजीवन पनि सुखमय हुनसक्ने छ, अन्यथा एकपाँग्रे रथ जस्तै हुन जान्छ ।

नकुलमाता र नकुलपिताको<sup>२</sup> जीवन हेतै हो भने, उनीहरू दुवैमा परस्पर हुनुपर्ने आवश्यक गुणहरू परिपूर्ण थियो र उनीहरूको जीवन दुइपाँग्रे रथ जस्तै थियो ।

१. आठकारणले पतिलाई पत्नीले हेलागच्छ— (१) दरिद्रताको

कारणले (२) रोग्याहाको कारणले, (३) वृद्धताको कारणले

(४) मतवालाको कारणले (५) मूर्खताको कारणले,

(६) अल्पिसपनको कारणले (७) सबै काममा स्त्रीको अनुगा-

मिनी हुन्नाकोकारणले र (८) सबै धन दिनाको कारणले ।

जा. अ. VI पृ- २६७: कुणालजातकं ।

२. नकुलपिताकोबारेमा बृ. ग. पृ ४१२ देखि हेर्नु योग्य छ ।

## सत्यकृया

एकदिन, नकुलपिता गृहपति बिरामी भए। नकुलमाता गृहपत्नीले अनेक वंद्यहरू बोलाई औषधी गराइन्। किन्तु रोग निकोपार्न सकिनन्। वंद्यहरूले औषधीगर्न छाडिए। अनि पति-अक्तिनी नकुलमाताले “रोग व्याधी न हुने प्रणी यो संसारमा कुनै पनि छैन। यिनलाई वंद्यको औषधीले रोग निकोपार्न सकिएन। वैवध्यले पनि त्यागी सक्यो। यिनी व्याधीग्रस्तछन्। यस्तो अवस्थामा मैले आफ्नो सत्यकृयाद्वारा यिनको रोग निकोपार्न सक्नुपर्छ” भनी विचारगरी उनी आफ्नो पतिको अगाडि गई उनको हृदयमा प्रीति उत्पन्न हुनेगरी नकुलमाताले जुनरूपले आफ्नो पतिलाई सत्यकुराहरू सुनाइन्—ती सान्है भर्मस्पर्शी तथा आश्चर्यजनक छन्। यी कुराहरू तलको “बिरामी पतिलाई आश्वासन” भन्ने शीर्षकले प्रष्ट गरेको छ।

मानिसहरू प्रायः मृत्युदेखि डराउँछन् र मृत्युकोबारेमा कुरागर्न चाहन्नन् अथवा भयभीत हुन्छन्। किन्तु बुद्धधर्ममा ‘मानिसहरूलाई मृत्युकोबारेमा प्रष्टरूपले, निर्भीकर्मी, सकासफ कुरागर्न बानि सिकाई दिएको छ। क्षणक्षणमा मृत्युको सम्झना दिलाई, अप्रमादीर्थी जीवन बिताउनेतिर प्रेरणा दिइएको छ, न कि प्रमादी भई हतोत्साही बनाउन। यदि मृत्युपछि दुःख आहेह भने जिरदं छोदा स्त्यको तयारी गर्नुपर्छ, नकि मृत्युपछि।

स्थसंले इहलोकिक जीवनलाई नै राष्ट्रो बनाउन सक्नुपर्दै । राष्ट्रो जीवन विताउन सकेमा मृत्युपछि भाव नभई इहलोकमै पनि धेरै सन्तोष पाउन सकिने छ र त्यस्तो पुरुष मृत्युदेखि डराउनेछैन । पुण्यमयी जीवन विताउनेको मनमा “मैले कसैलाई हिसा तथा व्यभिचार गरेको छैन, असत्यवादी पनि भएको छैन; चोरी, डकैती, कूट-कपट-चुपली घोकाबाजी तथा कुनै पनि अनेतिक काम गरेको छैन । मेरो जीवनकालमा मैले अहिंसा, सत्य तथा प्राणी प्रति दया र करुणानं राखेको छु । कसंको कुमलो चिताएको छैन, वह भलो नै चिताएको छु, भलो नै गरेको छु” भन्ने आत्म-विश्वास लिई मृत्युदेखि न हडबडाई “मृत्यु नै माएयनि, अबाट कुनै अपराधपूर्ण काम नभएकोले सुगतिमै जानेछु” भनी उ निर्धक भई सन्तोष लिन्दछ ।

Dhamma.Digital

कस्तो जीवन विताउने पुरुष मृत्युदेखि डराउन भन्ने बारेमा “बुद्धकालीन गृहस्थीहरू” अन्तरगत विशेष गरेर “नीर्मल जीवन”, “भद्राभद्र मरण<sup>२</sup>” “चार गृहीयुक्त<sup>३</sup>” तथा “दश-कामभोगीहरू<sup>४</sup>” आदि शीर्षकका कुराहरू हेर्नु उचित छ ।

१. बु. गृ. पृ. १०६

२ बु. गृ. पृ. ७४

३. बु. गृ. पृ. ५५

४. बु. गृ. पृ. ७७

उपरोक्त कुराको परिपुष्टि तल उल्लिखित ‘बिरामीपतिलाई आश्वासन’ भने शीखकमा समुलेख भएको छ । बिरामी भइरहेको आफ्नो बुद्धपतिको अगाडि बसी नकुलमाता उपासिकाले आफ्नो आत्मलाई साक्षीराखी तीन कारणहरू र आप्नो शील समाधिबाटे बुद्धलाई साक्षीराखी तीन कारणहरू बताउदै, पतिको हृदयलाई शान्त्वना दिई, प्रफुल्लितपारी नकुलपिताको रोग निको पारि दिइन् ।

यस्तै बुद्धिमानी तथा शीलवती नारीलाई लक्षगरी भगवान् बुद्धले वस्थुसूत्रमाझे “भार्या नै परम मित्र हो” भनी भन्नु भएको हो । यतिमात्र होइन यिनले आफ्नो पतिको ध्यानाकर्षण गर्दै आफूहरूले गृहस्थ-ब्रह्मचर्यशील पालन गरेको सोहबर्ष भइसकेको कुरातिर पनि औल्याइको थिइन् ।

भगवान् बुद्ध भेट्नुभन्दा अगाडिदेखिने यिनीहरूका जीवन-चरित्र अत्यन्त परिशुद्ध भएको कुरापनि सूत्रबाट प्रष्ठ बुझिन्छ । बुद्ध भेट भएपछि त सुनमायि सुगन्ध भने जस्तै स्रोतापन्न फल प्राप्तगरी दुवै निर्वाण परायण भए । यिनीहरूका जीवन उहिलेका गृहस्थीहरूकानिम्नि मात्र नभई अहिलेका गृहस्थीहरूकानिम्नि पनि प्रेरणादायी नै भएको छ ।

१. अं. नि. अ. क. II.पृ. ६५८: नकुलपितुसुतं ।

२. सं. नि. I. पृ. ३५

नकुलापितालाई ये नकुलमातालाई पनि भगवान्‌ले विश्वासी उपासिकाहरूमध्ये अप्रस्थानमा राख्नु भएको कुरा तत्को “अप्रस्थान” भन्ने शीर्षकले बताएको छ । अरु कुराहरू तत्का सूत्रहरूबाटै अवबोध गर्नसकिने छ ।

नकुलमाताको नाम विशिष्ट उपासिकाहरूका नामावलीमा पनि उल्लेख भएको छ<sup>१</sup> ।

+

+

+

### नकुल नामहरू

१. नकुल (पिता) — नकुलमाताको पति । बु. गृ. पृ. ४१९

२. नकुल (माता) — नकुलपिताकी पत्नी । यिनकं चरित्रकथा यहाँ समूलेख भएको छ ।

३. नकुल (जातक) — जा. पा. I. पृ. ३९, अ. क. I. पृ. ४१४,  
नं १६५.

x

x

x

---

१. अ. नि-द. पृ. ४२८: सामञ्जवग्गो, अ. क. II. पृ. ७९१

मूल सूत्र —

### १— नारी-गुण

एक समय भगवान् भर्ग देशको सुंसुमारगिरी नगरस्थित भेसकला-मृदावनमा बस्नुभएको थियो ।

अनि नकुलमाता गृहपत्नी जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गइन् । त्यहाँ पुरोपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बसिन् । एक छेउमा बसेकी नकुलमाता गृहपत्नीलाई भगवान्ले निम्न उपदेश गर्नु भयो —

“नकुलमाते ! आठगुणहरूले युक्तहुने नारी शरीर छाडी, मरण भएपछि मनापकायिका देवताहरूकहाँ उत्पन्न हुनसक्छे । कुन आठ भने ? —

( १ ) “नकुलमाते ! यहाँ, जुन नारीको आमा बाबुहरूले उसको अर्थकामना, हितकामना र अनुकम्पाराखी जुन पुरुषलाई दिन्कन्तु-उ ( आफ्नो पतिमन्दा ) अगाडि उठ्क्रे, पछि सुत्खे, के कामकाज गर्नुपर्छ भनी खोज तलास गर्छे, मनलगाई काम गर्छे, तथा प्रियवादिनी पनि हुन्के ।

१. अ. नि-८. पृ. ३६२ : नकुलमातासुतं ।

(२) “आपनो पतिको जो ती पूजनीय, साननीय माता-पिता श्रमण-झाहणहरू हुन्—तिनीहरूको सत्कार, सम्मान, गौरव तथा पूजा गर्छे र अभ्यागतहरूलाई पनि आसन तथा पानी दिई पूजा सत्कार गर्छे।

(३) “आपनो पतिकों जो ती आभ्यन्तरिक कामहरू—ऊनहरू वा कपासहरू छुट्टाउने तथा बुन्ने—हुन् त्यसमा दक्ष हुन्नेहो, निरालसी हुन्नेहो; त्यस त्यस काममा विचार पुन्याई काम गर्न सिपालु तथा काम-काजको संविधान र प्रबन्ध मिलाउन पनि सिपालु हुन्नेहो।

(४) “आपनो पतिको जो ती आभ्यन्तरिक मानिसहरू—वास, प्रेष्य वा कामदारहरू—हुन् उनीहरूले गरेको कामलाई ‘गरे’ भनी जान्दछेहो, नगरेको कामलाई ‘गरेनन्’ भनी जान्दछेहो; रोगी हुँदा उनीहरूको बलाबल पनि जान्दछेहो; उनीहरूलाई जे जति खादनीय र भोजनीय पदार्थहरू दिनपर्ने हो त्यो पनि दिन्नेहो।

(५) “जो धन-धान्य अथवा रूपैयाँ-पैसाहरू पतिले ल्याउँछ, त्यसको सुसंविभानगरी, गोप्यतरीकाले जतनगरी रक्षा गर्छे। अनि आफु पनि अधूर्तिनो, अचोरिनी, अमद्यापायिनी तथा अविनाशिनी भई बस्छे।

(६) “बुढ, धमं तथा सङ्घको शरणमा गई उपासिका भई बस्छे।

(७) “प्राणीहिंसाबाट विरत भई, अविश्वादान ( = चोरी ) बाट विरत भई, काममिथ्याचारबाट विरत भई, मृषावादबाट विरत भई तथा सुरा-मेरय-मद्य-प्रमादस्थानबाट विरत भई, शीक्षावती भई बस्छे ।

(८) “त्यागवान् हुन्छे । मात्सर्यमलरूपी चेतनालाई दूरगरी घरमा बस्छे । त्यागिनी भई - दानद्वारा हात शुद्ध गरी, दिनेकार्यमा अग्रसर भई, याचकहरूलाई दान दिनेमा मनलगाई बस्छे ।

“नकुलमाते ! यीने आठगुणहरूले युक्तहुने नारी शरीर ढाढी, मरण भएपछि भनापकायिका देवताहरूकहाँ उत्पन्न हुन्छे ।”

१- ‘यो नं भरति सब्बदा, निच्चं आतापि उम्मुको ।  
तं सब्बकामदं पोसं, भत्तारं नात्तमब्बति ॥

२- “न चापि सोत्थि भत्तारं, इसावादेन रोसये ।  
भत्तु च गरुनो सब्बे, पतिपूजेति पणिडता ॥

३- “छटाहिका अनलसा, सङ्गहितपरिज्जना ।  
भत्तु मनापं चर्तत सम्भतं अनुरक्षति ॥

४- “या एवं बत्तति नारी, भत्तु छन्दवसानुगा ।  
मनापा नाम ते देवा, यथ सा उपपञ्जती’ ति ॥”

अर्थ—

१— “स्त्रीको मनोकामना पूरा गर्नकोनिमित्त संघेभरी आतप्त तथा उत्सुकतापूर्वक भरण-पोषण गर्ने पतिको अपमान नगर्नु ।

२— “स्वस्ती कामना गर्ने पतिलाई ईर्ष्यायुक्त वचनले प्रहार नगर्नु र बुद्धिमती स्त्रीले पतिको पूज्य आमा-बाबुहरू समेतलाई गौरव र सम्मान गर्नु ।

३— “वीर्यवान्, निरालसी स्वभावकी स्त्रीले परिजनहरूलाई संग्रहित गरी, आपनो स्वामीलाई मन पनेगरी व्यवहार गर्दे र ल्याएको सम्पत्ति पनि सुरक्षित गर्दे ।”

४— “जो स्त्री पतिको इच्छाधीन भई उपर्युक्त गुणहरूलाई व्यवहारगरी घरमा बस्छे, उ मनापकायिका देवताहरूकहाँ उत्पन्न हुन्छे ।”

+

+

+

मूल सूत्र--

## २- सुखमय दास्पत्य जीवन

यस्तो मैले सुनेः ।

एक समय भगवान् भर्गदेशको सुसुंमारगिरी नगरस्थित भेसकला-भगदावनमा बस्नुभएको थिए ।

त्यस समय पूर्वाणि समयमा चौबर पहिरी, पात्र-चौबर घट्ट गरी भगवान् जहाँ नकुलपिता गृहपतिको घर हो त्यहाँ जानुभयो । त्यहाँ पुगेपछि विच्छियाइ राखेको आसनमा बस्नुभयो ।

अनि नकुलपिता गृहपति र नकुलमाता गृहपत्नी भगवान् भएको ठाउंमा गई, भगवान्लाई अभिवादन गरी एक क्षेत्रमा बसे । एक क्षेत्रमा बसेका नकुलपिता गृहपतिले भगवान्लाई यस्तो विनित गरे—

“भन्ते ! जहिलेदेखि नकुलमाता गृहपत्नीलाई कुमारी अवस्था मै भैले ल्याएँ, उसेबेलावेखि नकुलमाता गृहपत्नी प्रति भेरो मनले

१. अ० नि-४. पृ. ६५ : पठमसमझीविसुत्तं, अ. क. II. पृ.

५१४.

पनि व्यभिचार गरेको ( मनले पाप चिताएको ) मलाई थाहाछैन भने—  
शरीरद्वारा व्यभिचार गर्नेत सवालै उठादैन । भन्ते ! हामी ( दुवै )  
यस जन्ममा पनि परजन्ममा पनि परस्पर हेर्न र देखन चाहन्छौं ।”

नकुलमाता गृहपत्नीले पनि भगवान्‌लाई त्यस्तै विनित  
गरिन—

“भन्ते ! जहिलेदेखि नकुलपिता गृहपतिले मलाई कुमारी  
अवस्थामै त्याए, उसेबलादेखि नकुलपिता गृहपति प्रति मेरो मनले  
पनि व्यभिचार गरेको ( मनले पाप चिताएको ) मलाई थाहा  
छैन भने शरीरद्वारा व्यभिचार गर्नेत सवालै उठादैन । भन्ते ! हामी  
( दुवै ) यस जन्ममा पनि परजन्ममा पनि परस्पर हेर्न र देखन  
चाहन्छौं ।”

Dhamma.Digital

“हे गृहपति ! यदि दुवै दम्पत्तिले यस जन्ममा पनि परजन्ममा  
बनि परस्पर ( दुवैले ) हेर्न र देखन चाहन्छौ भने—सम-श्रद्धा, सम-  
शील, सम-त्याग, र सम-प्रज्ञा हुनुपर्छ । यस्तो भएमा उनीहरूले यस  
जन्ममा पनि परजन्ममा पनि परस्पर हेर्न र देखन सक्ने छन् ।”

यस पछि पुनः निम्न गाथा सुनाउनु भयो—

१— ‘उभो सद्बा वद्वच्छ च, सञ्चता धम्मजीविनो ।  
ते होन्ति जानिपतयो, अब्बमव्यं पियंवदा ॥

२- “अथासं पचुरा होन्ति, फासुकं” उपजायति ।  
अभित्ता दुम्मना होन्ति, उभिन्नं समसीलिनं ॥

३- “इधं धर्मं चरित्वान्, समसीलब्बता उभो ।  
नन्दिनो देवलोकस्मि, मोदन्ति कामकामिनो”ति ॥”

अर्थ--

१- “दुवे श्रद्धालु, परस्पर बुझन सकने र संयमी, धर्मजीवि  
तया परस्पर प्रियवादी हुने दम्पत्तिहरूको--

२- “समान शीलको कारणले प्रबूर मात्रामा धन हुन्छ,  
आरामसाथ घर बस्थन् र अमित्र ( शत्रु ) हरूको मुख पनि अँग्यारो  
हुन्छ ।

Dhamma.Digital

३- “यस लोकमा धर्मचारी भई, समान शील पालन गर्ने  
दुवे-कामना गरेको पाउने-देवलोकमा पनि सुख प्राप्तगरी नन्दित  
हुन्थन् ।”

x

x

x

मूल सूत्र--

### ३— विरामी पतिलाई आश्वासन

एक समय भगवान् भर्ग देशको सुंसुमोरगिरी नगरस्थित भेस-  
कला मृगादावनमा बस्नुभएको थियो ।

त्यस समय नकुलपिता गृहपति रोगी थिए, सारे विरामी भई  
दुःखी थिए । अनि नकुलमाता गृहपत्नीले नकुलपिता गृहपतिलाई  
यस्तो कुरा भनिन्--

Dhamma.Digital

१— “हे स्वामी ! सापेक्षी भएर मृत्युको हातमा नपर्नुहोस्,  
सापेक्षी भएर मृत्युको हातमा पर्दा दुःख हुन्छ । सापेक्षी भएर मृत्यु  
हुनेलाई बुझ्ने पनि प्रशंसा गर्नु भएको छैन । हे स्वामी ! शायद  
तपाइको मनमा यस्तो लानसक्छ कि— ‘यो नकुलमाता गृहपत्नीले  
मेरो मृत्युपछि बालकहरूको भरण-पोषण गर्न सक्नेछैन, घरबार  
यनि धान्न सक्नेछैन ।’ स्वामी ! तपाइले यस्तो सोच्नु पर्दैन । म  
कपासको धागो कात्न सिपालु छु । तपाइको मृत्युपछि बालकहरूको  
भरण-पोषण पनि गर्न सक्छु र घरबार पनि धान्न सक्छु । स्वामी !

१. अं. नि-६. पृ. १७ : नकुलपितुसुतं, अ. क. II, पृ. ६५७

त्यसकारण तपाइङ्को मृत्यु सापेक्षी नहोस् । सापेक्षीभएर मृत्युको हातमा पर्नु दुःख हो । भगवान् बुद्धले पनि सापेक्षीभएर मृत्यु हुनेलाई प्रशंसा गर्नु भएको छैन ।

२— “हे स्वामी ! शायद तपाइङ्को मनमा यस्तो लाग्नसब्द्ध कि— ‘यी नकुलमाता गृहपत्नी मेरो मृत्युपछि अकांको घरमा (अर्को पुरुषसेंग) जानेछ ।’ स्वामी तपाइले यस्तो संक्षेप दर्देन । तपाइलाई पनि थाहा छ, मलाई पनि थाहा छ कि हामी दुवैले सो॒ह॒व॒र्षसम्म गृहस्थ-ब्रह्मचर्य-॑ शील पालन गरेका कुरा । स्वामी ! त्यसेले तपाइङ्को मृत्यु सापेक्षी नहोस् । सापेक्षी भएर मृत्युको हातमा पर्नु दुःख हो । भगवान् बुद्धले पनि सापेक्षी भएर मृत्यु हुनेलाई प्रशंसा गर्नु भएको छैन ।

३— “हे स्वामी ! शायद तपाइङ्को मनमा यस्तो लाग्नसब्द्ध कि— ‘मेरो मृत्युपछि यी नकुलमाता गृहपत्नीले भगवान्को दर्शनगर्न चाहने छैन, भिक्षुसङ्घको पनि दर्शन गर्न चाहने छैन ।’ स्वामी ! तपाइले यस्तो चिताउनु पर्दैन । तपाइङ्को मृत्युपछि म कन् भगवान्को दर्शनगर्न चाहनेछु तथा भिक्षु संघको पनि दर्शनगर्न चाहनेछु । स्वामी ! तपाइङ्को मृत्यु सापेक्षी नहोस् । सापेक्षी भएर मृत्युको हातमा पर्नु दुःख हो । भगवान् बुद्धले पनि सापेक्षी भएर मृत्यु हुनेलाई प्रशंसा गर्नु भएको छैन ।

१. ‘गृहस्थ ब्रह्मचर्य शील, भन्नाले गृहस्थी जीवनमै मैथुन रहित ब्रह्मचर्य पालन गरेको हो ।

४—“हे स्वामी ? शायद तपाइको मनमा यस्तो लाग्नसक्छ कि—‘यी नकुलमाता गृहपत्नीले मेरो मृत्यु पछि राम्ररी शील पालन गर्ने छैन ।’ स्वामी ! तपाइले यस्तो सोच्नु पर्दैन । जति भगवान्‌का गृही आविकाहरू छन्—निर्मल शुद्धजीवी, राम्ररी शील पालन गर्ने—तिनीहरूमध्येमा म पनि एक हुँ । जसलाई यसबारे शंका-सन्देह हुनेछ, उसले भगवान् बुद्धकहाँ गई सोधोस् । अहिले भगवान् अरहत् सम्यक् सम्बुद्ध भर्ग देशको सुंसुमारगिरी नगरस्थित भेसकला- मृगदावनमा बस्नुभएको छ । स्वामी ! त्यसेले तपाइको मृत्यु सापेक्षी नहोस् । सापेक्षी भएर मृत्युको हातमा पर्नु दुःख हो । भगवान् बुद्धले पनि सापेक्षी भएर मृत्यु हुनेलाई प्रशंसा गर्नुभएको छैन ।

५—“हे स्वामी ! शायद तपाइको मनमा यस्तो लाग्न सक्छ कि—‘यी नकुलमाता गृहपत्नी आध्यात्मिक समाधि-चित्त लाभिनी छैन ।’ स्वामी ! तपाइले यस्तो सोच्नु पर्दैन । भगवान्‌का जति गृही आविकाहरू छन्—निर्मल शुद्धजीवी, आध्यात्मिक समाधि-चित्त लाभिनी-तिनीहरू मध्येमा म पनि एक हुँ । जसलाई यसबारे शंकासन्देह हुनेछ, उसले भगवान् दुःखकहाँ गई सोधोस् । अहिले भगवान् अरहत् सम्यक् सम्बुद्ध भर्ग देशको...मृगदावनमा बस्नु भएको छ । स्वामी ! त्यसेले तपाइको मृत्यु सापेक्षी नहोस् । सापेक्षी भएर मृत्युको हातमा पर्नु दुःख हो । भगवान् दुद्धले पनि सापेक्षी भएर मृत्यु हुनेलाई प्रशंसा गर्नुभएको छैन ।

६—“हे स्वामी ! शायद तपाइको मनमा यस्तो लाग्न सक्छ |

कि—‘यी नकुलमाता गृहपत्नी यो धर्म-विनयमा (=बुद्धधर्मपा) गम्भीरता प्राप्त, अति गम्भीरता प्राप्त, आश्वासन प्राप्त, शंकासन्देह लिई कुरागनु नपर्ने भई, वैशारद्य प्राप्तगरी कसेको भरमा (धर्माव-बोध गर्नकानिमित्त) पनु पर्नेगरी बस्नेछेन ।’ स्वामी ! तपाइले यस्तो संक्षेप पर्दैन । भगवान् बुद्धका जति गृही श्राविकाहरू छन्—निर्मल शुद्धजीवी तथा यो धर्म विनयमा गम्भीरता प्राप्त, वैशारद्य प्राप्त गरी कसेको भर लिनु नपर्ने गरी बस्छन्— तिनीहरूमध्येमा म पनि एक हु । जसलाई यसबारे शंकासन्देह हुन्छ. उसले भगवान्कहाँ गई सोधोस् । अहिले भगवान् सम्यक् सम्बुद्ध भर्ग देशको…मृग-दावनमा बस्नु भएको छ । स्वामी ! त्यसेले तपाइको मृत्यु सापेक्षी नहोस् । सापेक्षी भएर मृत्यु तो हातमा पनु दुःख हो । भगवान् बुद्धले पनि सापेक्षी भएर मृत्यु हुनेलाई प्रशंसा गर्नु भएको छेन ।”

*Dhamma.Digital*

नकुलपिता गृहपतिलाई नकुलमाता गृहपत्नीले यसप्रकार अववाद (=संक्षाई बुझाई प्रेमपूर्वक कुरा सुनाउनु) गर्दा उनको सो रोग निको भयो । नकुलपिता गृहपतिको सो रोग दूर भई नकुलपिता गृहपति त्यस रोगासनबाट उठे । रोगासनबाट उठेको केही दिन पछि नकुलपिता गृहपति लौरो टेकी जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि नकुलपिता गृहपतिले भगवान्लाई अभिवादनगरी एक छेउमा बसे । एक छेउमा बसेका नकुलविता गृहपतिलाई भगवान्ले यस्तो मनु भयो—

“हे गृहपति ! तिम्रोनिमित्त लाभ हो, तिम्रोनिमित्त सुलाभ

हो !! जसको नकुलमाता गृहपत्नी जस्ती अनुकम्पिका, अर्थकामिनी, अववादिका तथा अनुशासिका ( = प्रेम पूर्वक संक्षाउने ) स्त्री छे । (१) गृहपति ! जति मेरा निर्मल शुद्धजीवी, राम्ररी शील पालनगर्ने गृही शाविकाहरु छन्, तिनीहरुमध्येमा नकुलमाता गृहपत्नी पनि एक हुन् । (२) गृहपति ! जति मेरा निर्मल शुद्धजीवी, आध्यात्मिक समाधिचित्त लाभिनी गृही शाविकाहरु छन्, तिनीहरुमध्येमा नकुलमाता गृहपत्नी पनि एक हुन् । (३) गृहपति ! जति मेरा निर्मल शुद्धजीवी, यो धर्म-विनयता गम्भीरता प्राप्त, अति गम्भीरता प्राप्त, आश्वासन प्राप्त, शंकासन्देह लिई कुरा गर्नु नपर्ने, देवशारद्य प्राप्त, कसंको भरमा पनु नपर्ने, गृही शाविकाहरु छन्, तिनीहरुमध्येमा नकुलमाता गृहपत्नी पनि एक हुन् ।

“हे गृहपति ! अतएव तिभ्रोनिमित यो लाभ हो ! तिभ्रोनिमित सुलाभ हो !! जसको नकुलमाता गृहपत्नी जस्ती अनुकम्पिका, अर्थकामिनी, अववादिका तथा अनुशासिका स्त्री छे ।”

[ यी कुराहरु सुनी नकुलपिता गृहपति अत्यन्त प्रसन्न भए । ]

**मूल सूत्र—**

### ४— अग्रस्थान

“एतदग्नं, भिक्खुवे, मम साविकानं उपासिकानं विस्सा-  
सिकानं यदिदं नकुलमाता गृहपतानीः ।”

**अर्थ—**

“मिष्ठुहो ! मेरा विश्वासिनी उपासिका धाविकाहरूमध्येमा  
नकुलमाता गृहपत्नी अग्रस्थिन् ।”

# १०. कुररघरकी काली उपासिका

## परिचय

मगध राज्यको राजगृह नगरमा एक ठूला सेठ थिए ।  
यिनकी एउटी काली नामक छोरी थिइन् । अवन्ती<sup>१</sup> देशको कुरर-

१. अं. नि. अ. क. I. पृ. २४७: एतदग, कालीउपासिका  
कुररघरिका ।

२ अवन्ती देशको राजधानी उज्जैन हो (धम्म. अ. क. पृ.  
६०७, वर्ग २५) । महागोविन्द सूत्रमा (दी. नि. II. पृ.  
१७५) अवन्तीको राजधानी 'महिससती' भन्ने उल्लेख भएको  
छ । दक्षिण अवन्ती र उत्तर अवन्ती गरी अवन्ती दुइ खण्ड-  
मा विभाजित थियो भन्ने कुराको पुष्टचाइ<sup>२</sup> महाभारतमा  
'महिप्मति' भन्ने उल्लेख भएबाट पनि हुन्छ भनी द्य. मत्तल-  
सेकरले उल्लेख गरेका छन् । (D. P.P. I. पृ. १९३) ।

महावगपालिको चम्मक्खन्दकं पृ. २१६ मा 'अवन्ति  
दक्षिणा पथो' भन्ने उल्लेख भएबाट पनि अवन्ती दुइ भागमा  
विभाजित भएको रहेद्द भन्ने कुरा बुझिन्दै । अकलीबाटे  
G. D. पृ. १३ मा पनि हेर्नु योग्य छ ।

धर नगरको एक लहावनी सेठको छोरासेन<sup>१</sup> उनको विवाह भयो । केही समय पछि काली उपासिका गमिष्ठी महान् र प्रसव हुने समय अजिंक आएपछि उनी जापनी माइतीधर राजगृहमा गइन्<sup>२</sup> ।

### पुत्र लाभ

त्यस बहुत अगवान् बुद्ध बुद्धत्व प्राप्त गरी क्रमशः बुद्धगयाबाट भाराणशीस्थित मृगदावनमा<sup>३</sup> पुगी आषाढ पूर्णिमाको दिन पञ्च-अद्वचर्गीय भिक्षुहृस्ताई बहाले धर्मचक्रप्रवर्तन<sup>४</sup> गर्नु भएको थियो ।

१ वेर. गा. अ. क. पृ. ४२९ : सोणकुटिकण्णत्येरगाथा ।

२. अं. नि. अ. क. I. पृ. २४७; अं. नि. अ. क. I. पृ. १३४:  
एतदगग, सोणकुटिकण्णो ।

Dhamma.Digital

३. वर्तमान भारतको वाराणसी नगरबाट उत्तरतिरस्थित सार-  
नाथ हो । महा. व. पृ. ११: पञ्चवग्गियकथा, महाखन्दकं;  
म. नि. पृ. २२० : अरियपरियेसनसुत्तं वा पासारासियसुत्तं,  
अ. क. II. पृ. १३६; म. नि. II. पृ. ३३७ : बोधिराज-  
कुमारसुत्तं, अ. क. III. पृ. २२१

४. महा. व. पृ. १३ : धर्मचक्रकथा, अ. क. पृ. ४४३; सं.  
नि. IV. पृ. १६० : धर्मचक्रप्रवर्तनसुत्तं, अ. क. III. पृ.  
२२६; म. नि. III. पृ. ३३४ : सञ्चविभज्जसुत्तं, अ. क.  
III. पृ. १९४

सूर्यास्त हुने बेलासम्म पनि उपदेश सिद्धिएको थिएन ।

त्यस समय सातागिरी भन्ने यक्षदेवपुत्र त्यस धर्मचक्रशब्दर्तन्त भएको बेलामा त्यहाँ उपस्थित भई प्रगान् बुद्धको उपदेश सुनिरहेका थिए । अनि उनले आफ्नो मित्र हेमवत भन्ने यक्षदेवपुत्र त्यस समामा उपस्थित छन् कि छेनन् भनी हेर्दा, त्यस समामा नदेखी हेमवतलाई बोलाउन आफ्ना द्रूतहरूलाई हेमवत पर्वततिर पठाए ।

उता हेमवत हिमालयमा पनि त्यसै समय अकाल पुष्पहरू फूलेको देखी, आश्चर्यमानी हेमवत यक्षदेवपुत्रले आफ्नो मित्र सातागिरी यक्षदेवपुत्रलाई देखाउन आफ्ना द्रूतहरूलाई मध्यजनपदतिर पठाए ।

कुररघरकी काली उपासिकाको माइतीघरको माणितिर आकाशमा यो दुवे द्रूतहरूको भेट भयो । त्यसबेला तिनीहरूका बीच परस्पर कुरा हुँदा, उनीहरू परस्पर सातागिरी र हेमवत यक्षदेवहरूका द्रूतहरू रहेक्षो भन्ने थाहापाएपछि उनीहरूले तुरन्त आ-आफ्ना मालिकहरूलाई खबर पठाए । खबर सुन्नासाथ उनीहरू दुवे तुरन्त त्यहाँ आइपुगे । अनि सातागिरि यक्षले हेमवत यक्षलाई ।

१. सुत. नि. अ. क. पृ. १४९ : हेमवतसुतं ।

२. हेमवत र सातागिरि देवपुत्रहरू कोथिए र यिनीहरूका बीच बुद्ध सम्बन्धी कस्तो कुरा चलेको थियो भन्ने बारेमा सुत.नि. पृ. २९२ : हेमवतसुतं, अ. क. पृ. १४६ हेनूं ।

भगवान् बुद्धले बुद्धत्व प्राप्तगरी दशशहश लोकधातु कम्पित वरे  
धर्मचक्रप्रवर्तन गनुं भएको कुरा सुनाउंदै बुद्धको बयान गरे ।

आषाढपूर्णिमाको दिनमा राजगृह नगरवासीहरूले ठूलो  
उत्सव मनाउँदथे । राजगृह नगर देवलोक क्षेत्र सिंगारिएको थियो ।  
देवनगरमा बस्ने देवाङ्गना यें अलंकृत भई उक्त उत्सवमा भाग  
लिई त्यसबेला गम्भणी काली उपासिका पनि आफ्नो माइती घरको  
प्रासादमाथि कौसीमा बसिरहेकी थिइन्<sup>१</sup> ।

सातागिरि यक्षदेवले हेमवत यक्षदेवलाई बुद्धका गुणहरू  
सुनाउंदै बुद्धको बयान बताइरहेको कुरा सुनी, काली उपासिकाको  
मनमा अपार प्रामोद्य उत्पन्न भई बुद्धालम्बन प्रीतिद्वारा उनको हृदय  
भरिएर आयो । बुद्धलाई न देखिकनै, कुनै मिभुलाई न देखिकनै तथा  
कसेबाट धर्मोपदेश पनि न सुनिकनै केवल यक्षदेवताले बुद्धको बयान  
गरिरहेको कुरा मात्र सुनी, अनुश्रूतिद्वारा नै चित्त प्रसन्नगरी, एक-  
जनालाई पस्केको भात अकोले खाए क्षेत्र गरी काली उपासिका  
स्रोतापन्न भइन्<sup>२</sup> ।

बुद्धधर्मको इतिहासमा सर्वप्रथम ल्रोतापन्न हुने महिला  
यिनै हुन्<sup>३</sup> ।

१. सुत नि-अ. क. पृ. १५६ : हेमवतसुतं ।

२. सुत नि. अ. क. पृ. १५६; अ. नि. अ. क. I. पृ. १३४-  
३५.

३. अ. नि. अ. क. I पृ. १३५, २४७

यसे घटनालाई व्यानमा राखी भगवान् बुद्धले यिनलाई पछि  
अनुश्रुतिद्वारा प्रसन्नहुने महिलाहरूमध्ये अग्रस्थानमा राख्नु भएको  
कुरा तल उत्सवित मूल सूत्रमा नै प्रष्ट छ ।

यसरी अनुश्रुतिद्वारा मात्रै बुद्ध, धर्म तथा सङ्ग प्रति अति  
प्रसन्न भई ज्ञोतापन्न भइसकेपछि सोहो रातमै अर्थात् आषाढपूर्णि-  
माको रातमै उनले 'सोण' ( शोण ) भन्ने पुत्र जन्माइन् । यसपछि  
उनी आफ्नो पतिकुल कुररघर नगरमै फक्केर गइन् ।

### पुत्र शोणको प्रवर्ज्या

वालककालमा यिनले एककोटी जाने मुन्द्री कानमा लगाएको  
हुनाले 'सोण कोटि कण' > सोण कुटि कण' (= शोण कुटिकण)  
नाम रहन गएको हो । यस शब्दको अर्थ हो— कोटी मूल्यपनै मुन्द्री  
कानमा लगाउने<sup>१</sup> ।

कुररघरको एक पर्वतमा बस्नु हुने महाकात्यायन महास्थविर-  
साई काली उपासिकाले नित्य उपस्थान गर्यिन् । समय समयमा  
महास्थविर पनि काली उपासिकाको घरमा मिकार्थ जानु हुन्थ्यो ।

१. बं. नि. अ. क. I. पृ. १३५, १४७.

२. उदा. अ. क. पृ. २१५ : सोणसुत्तं; येर गा. अ. क. पृ-  
४२९ : सोणत्येरगाथा; सम. पा. पृ. ८०८.

काली उपासिकाको पुत्र श्रोण वालकले पनि महाकात्यायन महास्थविरको सत्त्वंगतं तथा आश्रय वालककालदेवि लिएः । ठूलो भएपछि महास्थविरलाई रिङ्गाई बडो मुशिकलले उनी प्रवजित भएः ।

प्रवजित भएको तीनवर्षपछि वहाले उपसम्पदा<sup>१</sup> प्राप्त गर्नु भयो<sup>२</sup> । उपसम्पदात्वले एक वर्ष बित्तिसकेपछि श्रोण भिक्षुको मनमा भगवान् बुद्धको दर्शनगर्न जाने इच्छा भयो । अनि आफ्नो उपाध्यायसँग अनुमति लिई<sup>३</sup> श्रोण भिक्षु १२० योजनको बाटो भ्रमणगरी

१. अ. नि. अ. क. I. पृ. १३५; येर. गा. अ. क पृ. ४२९;

घम्म. अ. क. पृ. ६०७ : सम्बहुलानं भिक्खुनंवत्थु, वर्ग २५;

उदा. पा. पृ. १३० : सोणसुत्तं, अ. क. पृ. २१५; महा.

व. पृ. २१३ : सोणकुटिकण्डवस्यु, चम्मवखन्धकं, अ. क. पृ. ८०८.

Dhamma.Digital

२. पूर्ण भिक्षुत्वलाई 'उपसम्पदा' भन्दछन् । घटीमा दश जनाभिक्षुहरू भएको सभाद्वारा मात्र पूर्ण भिक्षुत्व प्रदानगर्न सकिन्छ ।

३. महा. व. पृ. २१४, अ. क. पृ. ८०८; उदा. पा. पृ. १३१, अ. क. पृ. २१८; अ. नि. अ. क. I. पृ. १३५; येर. गा. अ. क. पृ. ४२९

४. महा. व. पृ. २१४; उदा. पा. पृ. १३१; अ. नि. अ. क. I. पृ. १३५; येर. गा. अ. क. पृ. ४२९.

आवस्ती पुणु भयो<sup>१</sup> । आफ्नी आमा काली उपासिकाकहाँ गई आफू श्रावस्ती जेतवन विहारमा गई बुद्धको दर्शनगर्नजाने कुरा श्रोण भिक्षुले भनेपछि काली उपासिका अत्यन्त प्रसन्न भई — “त्यसो-भए एक कम्बल भगवान् बस्ने गन्धकुटीमा<sup>२</sup> बिच्छथाई दिनुहोस् र मेरो वचनले शास्ताको चरणकमलमा बन्दना पनि गरिदिनुहोस्” भन्दै उनले एक ठूलो कम्बल दिएर पठाइन्<sup>३</sup> ।

### श्रोण भिक्षु बुद्धसँग

आवस्ती जेतवन विहारमा पुगी श्रोण (सोण) भिक्षुले शास्ता-लाई अभिवादन गरिसकेपछि भगवान्ले उनीसँग “कहाँबाट आएको?” भनी सोधनु भयो । त्यसपछि वहाँले कुररघरबाट आएको कुरा बताउनु भयो । भगवान्ले आनन्द महास्थविरलाई अहार्ड श्रोण भिक्षुलाई आफू बस्ने विहारमै बस्ने ठाउं मिलाउन लगाउनु भयो<sup>४</sup> । भगवान् बुद्धले कुनै आगन्तुक भिक्षुलाई आफू बसेकै विहारमा बसाउन लगाउनु भएको यही पहिलो घटना हुनुपर्छ । भगवान्को यस प्रकारको विशेष

१. धम्म. अ. क. पृ. ६०८; वर्ग २५.

२. भगवान् बुद्ध बस्ने जुनसुकै कोठालाई पनि ‘गन्धकुटी’ भन्दछन् ।

३. अं. नि. अ. क. I. पृ. १३५

४. महा. व. पृ. २१५; उदा. पा. पृ. १३२; थेर. गा. अ. पृ. ४२९; अं. नि. अ. क. I. पृ. १३५.

व्यवहारबाट लेखकलाई यसमा केही विशेष कारण हुनुपर्छ भन्ने बनु-  
भव भएको<sup>१</sup>छ ।

यो भन्दा पनि आश्रयको कुरा यो होकि श्रोण भिक्षु भगवान्-  
संगसँगै रातको धेरे बेरसम्म खुला ठाउँमा बसो, जुन जुन ध्यानमा  
भगवान् समाधिष्ठ हुनु भयो उही उही ध्यानमै वहाँ पनि समाधिष्ठ  
हुनु भएको कुरा उदान अर्थकथामा<sup>२</sup> समुल्लेख भएको पाइन्थ्य ।

रातको मध्याह्न समय बितिसकेपछि भगवान् बुढ पाढ  
पखाली गन्धकुटी भित्र पस्तु भएपछि श्रोण भिक्षु पनि पस्तु भयो ।  
अति प्रत्यूष समय हुनलाग्दा भगवान्ले श्रोण भिक्षुलाई धर्मको कुरा  
सुनाउने आज्ञादिनु भयो । भगवान्को आज्ञा शिरोपरगारी ओच  
भिक्षुले आफ्नो उपाध्याय महाकात्यायन महास्थविरसंग सिकि  
राखेका अटुकवग्ग<sup>३</sup> (=अटुकवग) सूत्रहरूका कुरा जम्मै सुनाउनु  
भयो । वहाँले सुनाउनु भएका सूत्रका कुराहरू सुनी अत्यन्त प्रसन्नभई  
भगवान्ले उनलाई साधुकार दिनु भयो । त्यसपछि भगवान्ले वहाँसंग  
उपसम्पदा भएको कर्तिवर्ष भयो भन्ने कुरा पनि सोष्टु भयो<sup>४</sup> ।

१. पृ. २१९

२. सुत्त. नि. पृ. ३८८, अ. क. पृ. ४३३.

३. महा. व. पृ. २१५; उदा. पा. पृ. १३२; अ. नि. अ. क.

४. पृ. १३६

यही मौकाखोपी श्रोण भिक्षुले भगवान्‌लाई आपनो उपाध्यायले पठाएको मौखिक समाचार सुनाई वहाँसेंग प्रत्यन्त देशको-निम्ति पाँच वरहरू पनि मागे<sup>१</sup> । त्यसपछि आफ्नी आमाले पठाएको कम्बल चढाउँदै श्रोण भिक्षुले भगवान्‌सेंग “भन्ते ! यो कम्बल मेरी आमा काली उपासिकाले तपाइको गन्धकुटीमा बिच्छृंघाइ देऊ मनी पठाएको हो” मनी विन्तिगरी अभिवादन गर्नु भयो<sup>२</sup> ।

भगवान्‌ले श्रोणभिक्षुलाई दिनु भएको साधुवादको गुञ्जाय-मान शब्द सुनी कुररघरकी काली उपासिकाको घरमा बस्ने एक देवताले सुनी उनले पनि साधुवाद दिए । देवताले दिएको “साधु ! साधु !!” अन्ने आवाज सुनी काली उपासिकाले सो देवतासेंग “को हो यो साधुवाद दिने ?” मनी सोधादा गृहमा बस्ने देवताले “म तपाइके घरमा बस्ने देवता हु” मनी उत्तर दिएको सुनेपछि उपासिकाले ‘केकोलागि साधुवाद दिएको त ?’ मनी सोधिन् । देवताले “श्रोण भिक्षु भगवान्-सेंग गन्धकुटीमा बसो भगवान्‌को आज्ञा बमोजिम भगवान्‌लाई धर्म-झूत्रका कुराहरू सुनाउँदा भगवान् बुद्धले श्रोण भिक्षुलाई साधुवाद दिनुभएको आवाज सुनी मैले पनि साधुवाद दिएको हु” मनी भने ।

अनि काली उपासिकाले उनीसेंग सोधिन्—

१. महा. व. पृ. २१५ : महाकच्चानस्से पञ्चवरपरिदस्सना, चम्मवखन्दक, अ. क. पृ. ८०८.

२. अ. नि. अ. क. पृ. १३६.

“होइन, हे देव ! भगवान् बुद्धले मेरो छोरालाई धर्मका कुरा सुनाउनु भएको हो कि ? मेरो छोराले भगवान् बुद्धलाई धर्मका सुन्दर सुनाएको हो ?”

“तपाइकं छोरा श्रोण भिक्षुले भगवान् बुद्धलाई धर्मका कुरा-हरू सुनाएको हो” भन्ने देवताको कुरा सुन्दर सुन्दर उपासिकाको शरीरमा पाँचवर्ण प्रीति<sup>१</sup> फेलिएर गयो<sup>२</sup> र उनले मनमा सोचिन् —

१. पाँचवर्ण प्रीति वा पाँचप्रकारका प्रीति भनेको यी हुन्—

(१) खुद्दिकाप्रीति (=क्षुद्दिका प्रीति), (२) खणिकाप्रीति (=क्षणिकाप्रीति), (३) ओक्कन्तिक प्रीति (=अक्कन्तिक प्रीति), (४) उब्बेगा प्रीति (=उद्वेगा प्रीति).

तथा (५) फरणा प्रीति (=स्फरणा प्रीति) । पटि. म. अ.

क. पृ. १२८ : मगगसच्चनिहेसो; विसु. म. पृ. १०६ : पर्सिच्छेद ४, पठविकसिणनिहेसो ।

लोमहर्षणसम्म गराउन सक्ने प्रीतिलाई ‘क्षुद्दिकाप्रीति’ विद्युत्पाद जस्तै गरी क्षणमा उत्पन्न हुने प्रीतिलाई ‘क्षणिकाप्रीति’, समुद्रतटमा आउने तरङ्ग जस्तैगरी अंगभरी प्रीति फेलिएर गई अन्तहुने प्रीतिलाई ‘अवक्कान्तिकप्रीति’, ज्यू हलुङ्गो भई भुइँबाट उचाली आकाशतिर लैजानसक्ने प्रीतिलाई ‘उद्वेगाप्रीति’ तथा मुसलधारा वर्षाद्को पानीले पृथ्वीको जम्मे भाग र जमीनहरू समेत भिजेको जस्तोगरी अंगभरी फेलिएर बस्ने प्रीतिलाई ‘स्फरणाप्रीति’ अन्दछन् ।

२. घम्म. अ. क. पृ. ६०८

“यदि तथागतसेंग सेंग एके गन्धकुटीमा बसी मेरो छोरा श्रोण भिज्ञुले तथागतलाई धर्मसूत्रका कुराहरु सुनाउन सक्छन् भने मलाई पनि उपदेश सुनाउन सक्लान् । अतएव मेरो छोरा आएपछि उनलाई भनी बुद्धलाई जस्तै धर्मदेशना गराउन लगाउने छु ।”

### पुत्रबाट धर्मश्रवण

श्रोण भिज्ञु केही दिनसम्म भगवान्कहाँ बसी वहाँसेंग विदालिई जेतवन विहारबाट आपनो उपाध्याय बस्नुभएको कुररघरमै कर्कर आउनुभयो<sup>१</sup> ।

कुररघरमा आइपुगेको भोलिपल्ट आपनी आमा काली उपासिकाको घरद्वारमा मिक्षार्थ जानुभयो । वहाँलाई देखी हर्षपूर्वक वहाँको हातबाट मिक्षा-पात्र मागी घरभित्र लागी बन्दना गरी भोजन मराइसकेपछि उनले सोधिन्—

“तपाइले तथागतलाई देख्नु भयो त ?”

“उपासिका ! देखे ।”

“के मेरो बचनबाट बन्दनागरी भगवान्लाई मैले दिएर घठाएको कम्बल चढाइ दिनु भयोत ?”

१. धम्म अ. क. पृ. ६०८

२. अ. नि. अ. क.३१. पृ. १३६.

“उपासिके ! चढाइ दिएँ ।”

“भगवान्‌संगे एके गन्धकुटीमा बसी के तपाइले भगवान्‌लाई धर्मका सूत्रहरू सुनाउनु भएको कुरा साँच्चे हो ?”

“उपासिके ! यो कुरा कसले सुनायो ?”

“तात ! यही घरमावस्ने देवताले तपाइले भगवान्‌लाई धर्म सूत्रका कुराहरू सुनाउदा तपाइलाई भगवान्‌ले साधुवाद आदि दिएका कुराहरू जम्मै मलाई सुनाए ।”

देवताको यो कुराहरू सुनी वेरो मनमा यस्तो लागेकोथियो कि “तपाइ यहाँ फर्कनु भएपछि तपाइद्वारा धर्मोपदेश सुन्ने छु ।” तपाइले बुद्धसाई धर्मका कुराहरू सुनाउन सक्नुहुन्थ भने अबश्यमेव मलाई वनि धर्मोपदेश सुनाउन सक्नुहुनेछ । त्यसेले अमुक दिनमा तपाइद्वारा धर्मोपदेश गराउन चाहन्छु । म तपाइको धर्मोपदेश सुन्न चाहन्छु ।

श्रोण मिक्षुले पनि आमाको कुरालाई स्वीकार गर्नुभयो ।

अनि निश्चित गरेको दिनमा काली उपासिकाले मिक्षुसङ्घ-साई सङ्घवान दिई साँझपछ, घरकुरुवाकोनिन्मि एकजना दाशीलाई राखी परिषद्संग अलंकृत धर्मसिनमा बस्नुभएको आपनो पुत्र श्रोण मिक्षुको अमृतोपदेश सुन्न नगरको सुसज्जित धर्मसभामा गइन् ।

### चोरहरू

त्यस समय नौशय चोरहरूका बथानले प्रत्येक पर्खालिमा एक थक ओटा ढोका भएका, सातवटा पर्खालिले घेरिएका काली उपा-

सिकाको घरमा चोर्ने मौका धेरै दिनदेखी हेवै थिए । त्यस त्यस ठाउँमा चण्ड स्वभावका कुकुरहरू बाँधिराखेका थिए । बलेसीमा ढलखनी सीसा भरेको थियो । सो ढलको सीसा सूर्यको तापले दिनमा पग्लएको जस्तो र रातमा जमेको जस्तो देखिन्थ्यो । त्यस ढलको संगसङ्गे ठूला ठूला फलामे सिक्राहरू ठाउँ ठाउँमा बच्छयाइ राखेका थिए ।

उपरोक्त आकारले घरको सुरक्षा गरिराखेको र फेरि काली उपासिका पनि घरद्वाट उस्तो बाहिर न निस्क्ने हुनाले चोरहरू त्यस घरमा पस्न सकेका थिएनन । त्यसदिन चोरहरूले “काली उपासिका घरका सबै परिवारहरूकासाथ नगरभित्र गई धर्मोपदेश सुन्न जानेछन्” भन्ने कुराको सुराक पाइसकेका थिए । त्यसले दिनमै चित्तो लगाए अनुत्तार उनीहरूले काली उपासिकाको धर्मभित्र पस्न सीसा भएको ढल मनीबाट सुरुँग खनी, काली नभएको मौका पारी चोरहरू घरभित्र पसे । चोरहरूको नाइकेचार्हि धर्मसभामा गई काली उपासिकाको चेवा लिदै थियो । उसले यस्तो मनमा सोच्यो —

“घरमा चोरहरू आए भन्ने खबर मुनी यदि काली उपासिका घर फर्किन्, भने उनलाई बाटोमै दुइ टुक्रा पानै छु ।”

चोरहरू सुरुङ्गद्वारा धमाधम घरभित्रपसी, बत्ती बाली उनीहरूले सर्वप्रथम रुपेयां पैसा भएको कोठा खोल्न थाले । अनि एकलं

नगरभित्र धर्मसमामा पुगी काली उपासिकाङाई घरमा चोरहरू आई हृपयाँ पैसा भएको कोठा खोल्न लागेको कुरा सुनाई । यस्तो कुरा सुनी आत्तिनुकोसट्टा बडो शान्तपूर्वक काली उपासिकाले दासी-लाई मनिन्—

“हे वाशी ! मलाई यसबेला त्यस्तो कुनै पनि कुराहरू न सुनाऊ । मेरो धर्म श्रवणमा बिघ्नबाधा न देउ । चोरहरूले आफूले देखेको धनहरू लगे लैजान देउ । मलाई धर्म सुझदेउ । तिमी जाडू घरफर्क ।”

अनि दाशी चुपलागेर घरमा फर्को ।

चोरहरूले हृपयाँ पैसा भएको कोठा खालि पारिसकेपछि चाँदीहरू भएको कोठा खोल्नथाले । दाशी पुनः हतारोपदेव धर्म-समामा गई काली उपासिकालाई “चोरहरूले हृपयाँ पैसाको कोठा खालिपारी अब चाँदीहरू भएको कोठा उधार्नसागेका छन्” भनी सुनाई ।

यो कुरा सुनी काली उपासिकाले फेरि उससाई मनिन्—

“अरे वाशी ! धर्मश्रवणमा बिघ्नबाधा नगर । खोरहरूले चोहन्छन् ती लंजाउन् । मलाई धर्म सुझदेउ । मलाई बिघ्न नदेउ । तिमी घर फर्क ।”

दाशी केरि पनि लुक्षकपरि घर फर्को । चोरहरूले चाँदी भएको कोठा खालिगरी सुनहरू भएको कोठा खोलनथाले । अनि दाशी केरि पनि धर्मसभामा गएर काली उपासिकालाई चोरहरूले चाँदीको कोठा खालीगरी सुनहरू भएको कोठा खोलनलागिरहेको कुरा सुनाई । अनि काली उपासिकाले उसलाई फेरि भनिन्—

“हे दाशी ! तिमीलाई मैले अघि पनि भनीसके कि मेरो धर्मश्वरणमा बिघ्नबाधा नदेउ । किन्तु तिमी बराबर आई मलाई बिघ्न गछूँदौ” । चोरहरूले जे लगे पनि लंजान देउन् भनी मैले अघि पनि तिमीलाई भनिसकेको छु ! जाऊ । फेरि पनि भन्न आयौ जने म सहने छन् ।”

दाशी लुक्षकपरी घरफर्को । यी कुराहरू सुनिरहेको चोरको नाइकेको भनमा “अहो आश्रय ! तीन तीन पटक धरमा चोरहरू आएको कुरा सुनाउन आउंदा पनि यिनको मन कम्पित भएन । कस्ती निस्लोभिनी होलिन् ! कस्ती त्यागिनी होलिन् ! यस्ती उपासिकाको धन चोर्नु त महाअपराध मात्र नभई मानो आफैले आपनो शीरमा बच्च-शात गराउनु जस्ते हो” भन्ने लागेपछि उ तुरन्तै गई चोरहरूलाई भनी चोरिसकेको जम्मै धन-सम्पत्तिहरू जस्ताको तस्तैगरी उपासिकाको धरमा राख्न लगायो ।

स्पष्टपछि उ सबै चोरहरूसँग आई धर्मसभामा बस्यो । भोर-हुने बेलम्बा धर्मोपदेशको कार्यक्रम सिद्धिएपछि चोरको नाइके सबै चोरहरूसँग उपासिकाको पाउमा परो क्षमामाग्नथाल्यो । उपासिकाले

“किंतु कमा मागेका हो ?” भनी सोध्दा उसले अन्तीकुरा बताउंदै अर्थसाई आर्ने समेत विचार गरी धर्मसमामा कुरिरहेको कुराहरू बतायो । यति कुराहरू सुनी उपासिकाले कमा विएपछि ओरको नाइके छे— “उपासिके ! यदि हामीहरूलाई क्षमादिनेहो भने, हामीहरू सबैलाई तपाइको पुत्र श्रोणभिक्षुकहाँ प्रवृजित गराई दिनुहोस्” भनी निवेदन गरेपछि उपासिकाले पनि त्यस्ते गराइदिन् ।

यहाँनिर ध्यानमा राख्नुपर्ने कुरा यो छ कि काली उपासिकाकी अनिष्ट साथिनी कात्यायनी उपासिका पनि त्यस धर्मसमामा उप-उपस्थित भएको कुरा माथि (पृ. ३८) मा कात्यायनीको कथामा समुल्लेख भइसकेको छ । जस्तो कात्यायनीको धरमा ओरहरू पसे त्यस्तैगरी काळी उपासिकाको धरमा पनि, उही रातमै ओरहरू पसेकाथिए । धर्मसमामा ओरहरूले बुवासेंग क्षमामागेको कुरा पनि स्मरणीय छ ।

x

x

x

### मार-पुत्रीहरू

कुररघरकी काली उपासिका अनुश्रुतिहारा प्रसन्न भएको कुरा बाबि उल्लेख भइसकेको छ । यस्ते अनुश्रुतिको कुरा सम्बन्धी उनले महाकात्यायन महास्थविरसेंग सोधेको प्रश्नबारे तल “आयुष्मान् महाकात्यायनसेंग” भन्ने शीर्षकको सूत्रमा समुल्लेख भएको छ ।

तथा भूत्रमा उल्ले, अगवान् बुद्धले मारकी शीरीहरू तृष्णा, अरसि, तथा रागा भनेलाई दिनुभएको प्रश्नको उत्तरमध्ये तुष्णास्ताई दिनुभएको उत्तर सम्बन्धीको अर्थ के हो भनी सोबेको हुन् ।

**मगवान् बुद्धले बुद्धगयामा बोधिवृक्षमनो नमुचि मारलाई**

१. “मार” शब्दको अर्थ मृत्यु, विघ्न बाधा, पाप तथा सर्वे अकुशल कर्महरू हुन् । ‘मार’ भन्नाले उक्त मुण्हरू मात्र न थाई कुनै विशेष पुरुष वा देववर्गलाई पनि लक्षित भरिएको हुन्छ ।

पालि साहित्यमा पाँच प्रकारका मारहरू भएको कुरा अर्थकथाहरूबाट थाहा पाइन्छ । जस्तै—(१) बलेश मार, (२) स्कन्ध (=पञ्चस्कन्ध) मार, (३) अभिसस्कार मार, (४) देवपुत्र मार तथा (५) मृत्यु मार । विसु. म.पृ. १५४ः परिच्छेद ७, छ अनुस्तितिनिहेसो; थेर. गा. बं. क. II. पृ. ४६ः सेलत्थेरगाथा । यी विभाजनहरू एक, दुइ, तीन तथा चार प्रकारका पनि पाइन्छन् ।

त्रिपिटकको मूल सूत्रहरूमा भार सम्बन्धी कुराहरू ठाउँ ठाउँमा उल्लेख भएको पाइन्छ । विशेष जानकारीको निम्न निम्न ग्रन्थहरू हेतु थोग्य छ ।

सं. नि. I. पृ. १०३ देखि १२७ मारसंयुतं । सं. नि. II. पृ. ४०२ : मारसुतं, पृ. ४०७ : मारसुतं, पृ. ३०१ :

वर्तमान गरिसकेपछि उनी चूमलागी शीर छुकाई एक काढको दुफा लिई  
भुज्जेता कोर्ड बतेका थिए । त्यसबेसा अघोमुख गरी बसिरहेको मारमाई  
केही उन्नते तीक्त छोरीहरू भाई “किम शीर छुकाईः अघोमुख गरी  
बसिरहेको ?” भनी सोदा मारले भगवान् बुद्ध उनको बन्धनबाट मुक्त

उपादिवमानसुतं, पृ. ३०२ : मञ्जमानसुतं; सं. नि. III.  
पृ. ३४ : पठमसमिद्धिमारपठहसुतं, पृ. ८४ : पठममार-  
पाससुतं, पृ. १८० : यमकलापिमसुतं; सं. नि. IV. पृ.  
९० : मारसुतं, पृ. २२३ : चेतियसुतं ।

अ. नि-४. पृ. १९ : पठत्रतिसुतं; अ. नि-८. पृ.  
३९५ : परिसासुतं ।

म. नि. I. पृ. १०१, १०२ : महासीहनादसुतं, पृ.  
४०७ : मारतज्जनीयसुतं, पृ. ४०० : ब्रह्मनिमत्तनिकसुतं  
पृ. २०३ : निवापसुतं; म. नि. III. पृ. १२९ : बहुध्रातुक-  
सुतं, पृ. ५६ : आनेऽजसप्यायसुतं, पृ. १३३ : इसिगिलि-  
सुतं ।

दी. नि. II. पृ. ८२, ८६, ८७, ८८ : महापरिनिब्बान-  
सुतं, पृ. १३३ : इसिगिलिसुतं; दी. नि. III. पृ. ४६,  
६२ : चक्रवत्तिसुतं, पृ. ११३ : लक्खणसुतं ।

सुच. नि. पृ. ३५८ : सेतसुतं, पृ. २७४ : घनियसुतं,  
पृ. ३६१ : पघानसुतं, पृ. ४३५ : भद्राकुधमात्रबुच्छा, पृ.

मएको कुरा बताउंदा तिनीहरूले “पिताभ्यु ! धन्वा न मान्युहोस् हामीहरूले आफ्ना मायाजालहारा बुद्धसर्व बशमा ल्याउने छौं” भनिए । त्यसपछि तिनाहरू भगवान्को ढेउमा गई बार्षिग्रनथ तुष्णा मारपुत्रीले बुद्धसंग सौधी—

“किन तिमी जनतासेंग संसर्ग र मित्रता नराखी एकले शोकमा डुबी जङ्गलमा कोकी रहेको ? कस्तैले तिन्हो धन जितेर लियो कि क्या हो ? अथवा कुनै धन पाउनाको आशा गरिरहेको हो कि क्याहो ?

३८२ : द्वयतानुपस्सनासुत्तं, पृ. ३५२ : सभियसुत्तं, पृ. ४३४ कप्पमाणवपुच्छा । उदा. पा. पृ. ११६ : सारिपुत्तउपसम-  
सुत्तं, पृ. ६५ : ततियबोधिसुत्तं, प. १३७ : आयुसह्वारोस्स-  
ज्जनसुत्तं, पृ. १०१ : लोकसुत्तं, पृ. १०६ : उद्धतसुत्तं ।  
इति. बु. पृ. १०९ : सिक्खानिसंसमुत्तं, पृ. २२१ : पठमराग-  
सुत्तं, पृ. २१६ : दुतियआसवसुत्तं, पृ. २३४ : पञ्चपुञ्च-  
निमित्तसुत्तं । धम्म. प. पा. पृ. २१ : गा. ४०, वर्ग ३;  
पृ. २२ : गा. ५७, वर्ग ४; पृ. २७ : गा. १०५, वर्ग ८;  
पृ. ४८ : गा. ३३७, वर्ग २४; पृ. ४२ : गा. २७४, २७६,  
वर्ग २०; प. २० : गा. ३४, ३७, वर्ग ३; पृ. ५० : गा.  
३५०, वर्ग २४

महा. ब. पृ. ४ : बोधिकथा, पृ. २३ : मारकथा,  
महाक्षन्धक । पारद. पा. पृ. ८५ : तस्तिवापाराजिक ।

अथवा कुनै गाउँघरमा तिमीले गुप्तरूपले ठूलो पाप गन्धी कि क्याहो ?  
जसले गर्दा यहाँ तिमी कोक्रेर बसिरहे थो ? तिम्हो कसेसंग मित्रता  
वा संसर्ग वा सम्पर्क वनि छैन ? ।”

यसको उत्तरमा भगवान् बुद्धले “तिमीले सोधे अनुसार मैले  
कुनै पापकर्म गरेको छैन । बल्कि तिमीहरूको प्रिय तथा आस्वादरूपी  
सेनालाई परास्त गरी, प्राप्त गर्नुपर्ने अर्थं प्राप्तगरी, हृदय शान्तगरी  
म एकले समाधिष्ठ भई बसेको छु । मेरो कसेसंग संसर्ग युक्त मित्रता  
छैन, न त मलाई त्यस्तो मित्रताने राख्नुपर्ने कारण छ” भनी भन्नु  
भयो । यही कुरालाई उद्धृतगरी तल उल्लिखित सूत्रमा काली  
उपासिकाले प्रश्न सोधेको हुन् ।

मारकी छोरी तुष्णालाई उत्तर दिनुभएको यी कुराहरू  
काली उपासिकाले सुनेकी थिइन् र त्यसको अर्थं सोधदै उनले महा-  
कात्यायन महास्थविरसंग “अथस्सपत्ति...” आदि भनी प्रश्न सोधेकी  
हुन् । महाकात्यायन महास्थविरले त्यसको अर्थं व्याख्यान गर्नुहुँदै दृश

१. सोकावतिष्णो नु वनम्ही ज्ञायसि,

विट्टं नु जीनो उद पत्थयमानो ।

आगुं नु गामस्मिमकासि किच्चि,

कस्मा जनेन न करोसि सकिख ?

सक्खी न सम्पज्जसि के न चि ते' ति ॥”

सं. नि. I. पृ. १२३ : मारधीतुमुत्तं, अ. क. I. पृ. १४६-

**कसिण'** व्यानद्वारा क्लेशलाई निरोध गरी अरहस्य प्राप्ति गर्नु नं-

१. “कसिण” को शब्दाथं पालि साहित्यमा निश्चितरूपले सल्लेख भएको न पाइएता पनि ‘कसिण’ ध्यानले गर्ने प्रक्रियालाई ध्यानमा राख्दा ‘कसिण’ को शब्दाथं बाँध्ने भन्ने अर्थ लाग्छ । यो शब्द ‘सि—बन्धने’ भन्ने धातुबाट बनिएको हो । विक्षिप्त चित्तलाई एक ठाउँमा राख्ने, निश्चलगर्ने, चित्तलाई एकठाउँमा बाँधिराख्ने र जमाउने भन्ने इत्यादि यसको भाव अर्थ हो । यो कसिण दशप्रकारका छन् भन्ने कुरा सूत्रबाट प्रष्ट देखिन्छ ।

यस कसिणको ध्यान गर्नचाहनेले दशकसिण विषयहरूमध्ये आफूले रुचाएको कुनै वर्ण, चन्द्र वा सूर्य-बत्रे मण्डल बनाई आरामपूर्वक हेर्न सक्ने ठाउँमा मण्डललाई राखी सो मण्डलमा हेरेर बस्छ । समय समयमा आँखा चिम्लेर सो मण्डललाई प्रतिबिम्बित गर्ने प्रयास गर्छ । आँखा चिम्लिदा प्रतिबिम्बित नहुनेजेल्सम्म मण्डलमा नै हेर्न अभ्यासलाई ‘परिकम्मनिमित्त’ (= परि-कर्म निमित्त) भन्दछन् । यसै अभ्यासलाई बडाउँदै लैजाँदा आँखा चिम्लेर बस्दा सो मण्डल प्रतिबिम्बित हुने अवस्थालाई ‘उग्गहनिमित्त’ (= उद्ग्रह निमित्त) भन्दछन् । यसलाई पनि अभ्यास गर्दै बाँदा सो मण्डल सबै अवस्थामा प्रतिबिम्बित नै भइरह्यो भने यसलाई ‘पटि-भाग’ (= प्रतिभाग) निमित्त भन्दछन् ॥

पद्म अर्थ प्राप्ति हो थांडी उत्तर दिनु भयो ।

अरु कुरा तलको सूत्रबाटै प्रष्ट भएको छ ।

x

x

x

### भिक्षाभिन्ने कालीहरू

१. काली—

यिदी ककचूपमसूत्रमा उत्तिखित बंदेहिका भन्ने शूहपत्नीको एक दाढी हुन् । मोलियफग्गुन भन्ने भिक्षु, भिक्षुणीहरूसँग संसर्गयुक्तमई विहार गरिरहेको प्रसंगमा अववाद (= अर्तिदुष्टि) को रूपमा उत्त सूत्रद्वारा भगवान् बुद्धले उपवेश गर्नुभएको थियो । उपवेशको शीतशिलामा उत्त काली दाढीको उदाहरण दिनुभएको हो । बंदेहिका शूहपत्नी काली प्रति रिसाउंदैन यिइन् । अनि काली दाढी आफ्नी मालिक्नी रिस भएर पनि न रि-

यस प्रकार तीनै तहमा पुरोपछि चित्त निश्चलभई जमेको पानी जस्तै हुन्छ । यसपाँचि चित प्रभास्वर हुन्छ । यसबाटे विशेष कुरा जानकोबागि किशुद्धिमाग (विशुद्धिमरणो) भन्ने ग्रन्थको चतुर्थपरिच्छेद हेनुपछ ।

साएकीहुन् कि अथवा मनमा रिसने नमएकी हुन् भन्ने परीक्षा गरेको थिइन् । म. नि. I. पृ. १६७: कक्षपत्रमसुत्तं, अ. क. II. पृ. ७८

(२) काली— यिनी मारतज्जनीयसुत्तमा उल्लिखित दूसी भन्ने मारकी बहिनी हुन् । महानौदगलयायन महास्थविर भगवन्देशको सुंसुमारगिरी नगरको भेसकलामृगदावनमा बस्नुभएको बेलामा, वहाँको पेटमा मार पसेको थियो । महास्थविरले पेटमध्य पसेको मारलाई सम्झा उनुहुँदै क्रकुचञ्चन्द बुद्धको पालामा आफू दूसी नामक मार भएको र उसको काली भन्ने बहिनी थियो भन्ने कुरा बताउनु भयो । सोही काली भन्नेको छोरा तिमी हो भनी मारलाई भन्नु भयो र दूसी भन्ने मारमई बसेको बेलामा आफूले गरेको दुष्कर्मको प्रभावले आफू नर्कलोकमा जानपरेको कुरा सुनाई उनलाई दुष्कर्म नगर्न अर्ति दिनुभयो । म. नि. I. पृ. ४०७. मारतज्जनीयसुत्तं, अ. क. II. पृ. ३४६:

(३) काली ( यक्षणी )— यिनी धन्मपदार्थकथा, कालीयक्षणी कथामा (पृ. २४) उल्लिखित काली यक्षणी हुन् । यिनले एक स्त्रीमात्रि ईर्ष्याको कारणले

उसको सन्तान खाने गयिन् । एकदिन सो स्त्री वालकलिई जेतवन विहार नजिकंको पोखरीमा नुहाइ रहेको देखी, उसको वालक लिनजाँदा सो स्त्री जेतवन विहारभित्रपसी मगवान्‌को चरण-कमलमा आपनो वालक राखी शरण मार्गी । त्यसबेला काली यक्षिणीलाई मगवान्‌ले उपदेश गर्नुभयो । धर्म. अ. क. पृ. २४: कालियक्ष-नियावत्थु ।

(४) काली— यिनले सेतब्यनगरका महाकाल महास्थविर इमशानमा बसी ध्यानगर्नेबेलामा वहाँको हेरचाह गरेकी थिइन् । यिनी इमशान रक्षिका हुन् । धर्म. अ. क. पृ. ३३: त्रूलकालमहाकालवत्थु; ये. गा. पृ. १६७: महाकालत्थेरगाथा, अ. क. I. २७१

(५) काली— यिनी अजित राष्ट्रवासी कोतुहलिककी स्त्री हुन् । यिनीहरू आपनो एक स्थानो वालकलिई कोशम्बी नगर जाँदा बीच बाटोमा एक गौपालकको घरमा बाल बसे । गौपालकले दिएको शीर-मोमन खाई कोतुहलिकको मृत्युभएपछि काली सोही गौपालकको घरमा नोकरी गरी जीविका गरिन् । धर्म. अ. क. पृ. ८५: घोसकवस्थु ।

(६) काली— यिनी कोशम्बिक सेठकी वासी हुन् । यिनलाई अन्हाई कोशम्बिकसेठले घोषक बालकलाई अनेकबार मानें बव्यन्त्र गरेको थिए । यो घटनाको कुरा माथि खुञ्जुत्तराको परिचयमा ‘घोषकोत्पत्ति’ भन्ने शीर्षकमा (पृ. १८५) उल्लेख भएको छ । इत्थम् अ. क. पृ. ८८: घोसकवत्यु । यिनलाई पछि घोषक सेठले मातृस्थानमा राखे । ऐ. पृ. ९४

(७) काली (गोधा साकियानी)— यिनी कपिलवस्तुकी शाकयनी हुन् । यिनको भद्रिय<sup>१</sup> भन्ने पुत्र थिए । यिनको नाम ‘गोधा’ हो । काली भएकीले यिनलाई ‘कालीगोधा’ भनिएको हो<sup>२</sup> ।

(८) काली— यिनी जातकअर्थकथाको गणिका हुन् । यस जातकको कुरा भगवान्‌ले कोकालिक मिक्खुहरूको कारणमा बताउनु भएको हो । भगवान् बुद्ध त्यसबाहात तक्कारिय भन्ने मानव हुनुहुन्थ्यो । काली गणिकाको कुरा बहाँले सुनाउनु भएको हो । जा. अ. क. IV. पृ. २२७, नं. ४८० काली

१. अ. नि. क. अ. I. पृ. १०९: एतदग्ग. (भद्रिय); उदा. अ. क. पृ. १११: भद्रियसुत्त; थेर. मा. अ. क. II. पृ. ५५: भद्रियत्येरगाथा ।

२. सं. अ. नि. IV. पृ. ३३८ कालिगोधसुत्त ।

गणिकाको तुण्डिल मन्ने एक भाइ बति चियो ।  
जा. अ. क. III. पृ. २०१, नं. ३८८

(९) काली (गोतमी)— यिनी वेस्सभू बुद्धका युगल अप्रउपस्थिति-  
यिकाहृष्टमध्येकी एक हुन् । बु. वं. अ. क. पृ. २०८  
वेस्सभूबुद्धवंसो । किन्तु बुद्धवंश पालिमा केवल  
'गोतमी' मन्ने भात्र उल्लेख भएको पाइन्छ । बु. वं.  
पृ. ३७०

(१०) काली (कुररघरकी उपासिका)— यिनी अवन्ती देशका,  
कुररघर मन्ने नगरकी एक महाधनी हुन् । यिनको  
स्नोण (=ध्योण) मन्ने एक बुत्र चियो । यिनको  
सोही नगरकी कातियानी मन्ने सहायिका चिति  
चिइन् । यिनकं कथा यहाँ समुल्लेख भएको छ ॥

(११) कालि (सुत्त')— अ. नि-१०, पृ. १३५

(१२) कालि (गोघसुत्त')— स. नि. IV. पृ. ३३८

मूल सूत्र -

### १-आयुष्मान् महाकात्यायनसँग

एक समय आयुष्मान् महाकात्यायन अवन्ती जनपदको कुररघर<sup>१</sup> मन्ते गाउँसमीपको एक पर्वतमा बस्नु भएको थियो<sup>२</sup> ।

अनि कुररघरकी काली उपासिका जहाँ आयुष्मान् महाकात्यायन हुनुहुन्थ्यो त्यहाँ गइन् । त्यहाँ पुगेपछि आयुष्मान् महाकात्यायनलाई अभिवादन गरी एक छेउमा बसिन् । एक छेउमा बसेको कुररघरकी काली उपासिकाले आयुष्मान् महाकात्यायनसँग यस्तो प्रश्न सोधिन्—

“मन्ते ! कुमारी प्रश्नमा<sup>३</sup> मगवान्ले जुन (कुरा) यस्तो मनु भएको छ—

Dhamma.Digital

“अथस्स पत्ति<sup>४</sup> हृदयस्स सन्ति,

जेत्वान् सेनं पियसातरूपं ।

एकोहं कायं<sup>५</sup> सुखमनुबोधिः<sup>६</sup>,

१. नालन्दा पालिमाः ‘कुलघर’ ।

२. अ. नि-१०. पृ. १३५ः कालीसुत्तं, अ. क. II पृ. ८२८

३. सं. नि I. पृ. १२५ः मारधीतुसुत्तं, अ. क. I. पृ. १४६

४. स्याममाः ‘पत्ति हृदयस्स सन्ति’ ।

५. स्याममाः ‘एकोहं कायी’ । रोमनमाः ‘एकोहं कायी’ ।

६. स्याममाः ‘सुखमानुबोधि’ ।

तस्मा जनेन न करोमि सखि ।  
सखी॒ न सम्पङ्गति केन चि मे'ति ॥”

अर्थ –

“प्रिय र आस्वादरूपी (मारको) सेनालाई विजयगरी, आफ्नो हृदय शान्तगरी, म एकलै समाधिष्ठभई सुखानुबोध गरी असेको छु । त्यसेले मेरो कसेसँग माया वा संसर्गयुक्त साथीपन छैन; न त मैले कसेसँग त्यस्तो मित्रता नै राखनुपर्ने कारण छु ।”

“भन्ते ! भगवान्ले संक्षेपरूपमा दिनुभएको यस उपदेशको विस्तृत अर्थ कसरी बुझन पर्ला ?”

### दश कसिण-भावना ॥

(१) “बहिनी ! यहाँ, केही अमण-आहुणहरूले पृथ्वी-कसिण-समापत्तिलाई मै परम उत्तम अर्थ हो भनी सँझी, त्यसलाई आतिगर्छन् । बहिनी ! पृथ्वी-कसिण-समापत्तिको जुन परम उत्तम अर्थ हो, त्यसलाई पनि भगवान्ले साक्षात्कार गर्नु भएको थ । त्यसलाई साक्षात्कार मात्र गर्नुभएको होइन, त्यसको आस्वाद

१. सि. स्या. रोमनमा: ‘सर्किख’ ।

२. सि. स्या. रोमनमा: ‘सक्खी’ ।

(अस्साद)लाई पनि देख्नु भएको छ । त्यसको दुष्परिणाम (आदिनवो)लाई पनि देख्नु भएको छ । त्यसबाट हुनुपर्ने विमुक्ति-ज्ञाई पनि देख्नु भएको छ तथा विमुक्तिको उपाय, मार्गमार्ग-ज्ञान-दर्शनलाई पनि देख्नुभएको छ । जसलाई, आस्वाद-दर्शनद्वारा, दुष्परिणाम-दर्शनद्वारा, त्यसबाट हुनुपर्ने विमुक्ति-दर्शनद्वारा तथा त्यसको उपाय, मार्गमार्ग-ज्ञान-दर्शनद्वारा परम उत्तम अर्थ प्राप्ति हुन्छ, उहीने हृदयको परम शान्ति हो भन्ने पनि भगवान्‌ले साक्षात्कार गर्नुभएको छ ।

(२) “बहिनी ! यहाँ, केही भ्रमण-ब्राह्मणहरूले आप्-कसिण समापत्तिलाई नै परम उत्तम अर्थ हो भनी संझी, त्यसलाई प्राप्तीगर्थन् । बहिनी ! आप्-कसिण-समापत्तिको जुन परम उत्तम अर्थ हो, त्यसलाई पनि भगवान्‌ले साक्षात्कार गर्नु भएको छ । त्यसलाई साक्षात्कार मात्र गर्नुभएको होइन, त्यसको आस्वाद (अस्साद)लाई पनि देख्नु भएको छ । हयसको दुष्परिणाम (आदिनवो) लाई पनि देख्नु भएको छ । त्यसबाट हुनुपर्ने विमुक्तिलाई पनि देख्नु भएरो छ तथा विमुक्तिको उपाय, मार्गमार्ग-ज्ञान-दर्शनलाई पनि देख्नु भएको छ । जसलाई, आस्वाद-दर्शनद्वारा, दुष्परिणाम-दर्शनद्वारा, त्यसबाट हुनुपर्ने विमुक्ति-दर्शनद्वारा तथा त्यसको उपाय, मार्गमार्ग-ज्ञान-दर्शनद्वारा परम उत्तम अर्थ प्राप्ति हुन्छ, उहीने हृदयको परम शान्ति हो भन्ने पनि भगवान्‌ले साक्षात्कार गर्नुभएको छ ।

(३) “बहिनी ! यहाँ, केही श्रमण-बाह्यजहरुसे तेज-कसिण-समापत्तिलाई नै परम उत्तम अर्थ हो भनी संझो, त्यसलाई प्राप्तिगर्ठन् । बहिनी ! तेज-कसिण-समापत्तिको जुन परम उत्तम अर्थ हो, त्यसलाई पनि भगवान्‌ले साक्षात्कार गर्नु भएको छ । त्यसलाई साक्षात्कार मात्र गर्नु भएको होइन, त्यसको आस्वादलाई पनि देख्नु भएको छ । त्यसको दुष्परिणाम-लाई पनि देख्नु भएको छ । त्यसबाट हुनुपर्ने विमुक्तिलाई पनि देख्नु भएको छ तथा विमुक्तिको उपाय, मार्गमार्ग-ज्ञान-दर्शनलाई पनि देख्नु भएको छ । जसलाई आस्वाद-दर्शनद्वारा, दुष्परिणाम-दर्शनद्वारा, त्यसबाट हुनुपर्ने विमुक्ति-दर्शनद्वारा तथा त्यसको उपाय, मार्गमार्ग-ज्ञान-दर्शनद्वारा परम उत्तम अर्थ प्राप्त हुँछ, उही नै हृदयको परम शान्ति हो भन्ने पनि भगवान्‌ले साक्षात्कार गर्नु भएको छ ।

(४) “बहिनी ! यहाँ, केही श्रमण-बाह्यजहरुसे वायु-कसिण-समापत्तिलाई नै परम उत्तम अर्थ हो भनी संझो, त्यसलाई प्राप्ति गर्ठन् । बहिनी ! वायु-कर्मसण-समापत्तिको जुन परम उत्तम अर्थ हो, त्यसलाई पनि भगवान्‌ले साक्षात्कार गर्नु भएको छ । त्यसलाई साक्षात्कार मात्र गर्नु भएको होइन, त्यसको आस्वादलाई पनि देख्नु भएको छ । त्यसबाट हुनुपर्ने विमुक्तिलाई पनि देख्नु भएको छ तथा विमुक्तिको उपाय, मार्गमार्ग-ज्ञान-दर्शनलाई पनि देख्नु भएको छ । जसलाई, आस्वाद-

दर्शनद्वारा, दुष्परिणाम-दर्शनद्वारा, त्यसबाट हुनुपर्ने विमुक्ति दर्शनद्वारा तथा त्यसको उपाय, मार्गमार्ग-ज्ञान-दर्शनद्वारा परम उत्तम अर्थ प्राप्ति हुन्छ, उही ने हृदयको परम शान्ति हो भन्ने पनि भगवान्‌ले साक्षात्कार गर्नु भएको छ ।

(५) “बहिनो ! यहाँ, केही श्रमण-ब्राह्मणहरूले नील-कसिण-समापत्तिलाई ने परम उत्तम अर्थ हो भनी संझी, त्यसलाई प्राप्ति गर्छन् । बहिनो ! नील-कसिण-समापत्तिको जुन परम उत्तम अर्थ हो, त्यसलाई पनि भगवान्‌ले साक्षात्कार गर्नु भएको छ । त्यसलाई साक्षात्कार मात्र गर्नु भएको होइन, त्यसको आस्वाद-छाई पनि देख्नु भएको छ । त्यसको दुष्परिणामलाई पनि देख्नु भएको छ तथा विमुक्तिको उपाय, मार्गमार्ग-ज्ञान-दर्शनलाई पनि देख्नु भएको छ । जसलाई, आस्वाद-दर्शनद्वारा, दुष्परिणाम-दर्शनद्वारा, त्यसबाट हुनुपर्ने विमुक्ति-दर्शन द्वारा तथा त्यसको उपाय, मार्गमार्ग-ज्ञान-दर्शनद्वारा परम उत्तम अर्थ प्राप्ति हुन्छ, उही ने हृदयको परम शान्ति हो भन्ने पनि भगवान्‌ले साक्षात्कार गर्नु भएको छ ।

(६) “बहिनो ! यहाँ, केही श्रमण-ब्राह्मणहरूले पीत-कसिण-समापत्तिलाई ने परम उत्तम अर्थ हो भनी संझी, त्यसलाई प्राप्ति गर्छन् । बहिनो ! पीत-कसिण-समापत्तिको जुन परम उत्तम

अर्थहो, त्यसलाई पनि भगवान्‌ले साक्षात्कार गर्नु भएको छ । त्यसलाई साक्षात्कार मात्र गर्नु भएको होइन, त्यसको आस्वाद-ज्ञाई पनि देख्नु भएको छ । त्यसको दुष्परिणामलाई पनि देख्नु भएको छ । त्यसबाट हनुपने विमुक्तिलाई पनि देख्नु भएको छ तथा विमुक्तिको उपाय, मार्गमार्ग-ज्ञान-दर्शनलाई पनि देख्नु भएको छ । जसलाई, आस्वाद-दर्शनद्वारा, दुष्परिणाम-दर्शनद्वारा, त्यसबाट हनुपने विमुक्ति-दर्शनद्वारा तथात्यसको उपाय, मार्गमार्ग-ज्ञान-दर्शनद्वारा परम उत्तम अर्थं प्राप्ति हुँछ, उहो ने हृदयको परम शान्ति हो भन्ने पनि भगवान्‌ले साक्षात्कार गर्नु भएको छ ।

(७) ‘बहिनी ! यहाँ, केही अमण-बाह्यणहरूले लोहित-कसिण-समापत्तिलाई ने परम उत्तम अर्थ हो भनी संझी, त्यसलाई प्राप्ति गर्नु । बहिनी ! लोहित-कसिण-समापत्तिको जुन परम उत्तम अर्थ हो, त्यसलाई पनि भगवान्‌ले साक्षात्कार गर्नु भएको छ । त्यसलाई साक्षात्कार मात्र गर्नु भएको होइन, त्यसको आस्वाद-दलाई पनि देख्नु भएको छ । त्यसबाट हनुपने विमुक्तिलाई पनि देख्नु भएको छ । तथा विमुक्तिको उपाय, मार्गमार्ग-ज्ञान-दर्शनलाई पनि देख्नु भएको छ । जसलाई, आस्वाद-दर्शनद्वारा, दुष्परिणाम-दर्शनद्वारा, त्यसबाट हनुपने विमुक्ति-दर्शनद्वारा तथा त्यसको उपाय, मार्गमार्ग-ज्ञान-दर्शनद्वारा परम उत्तम अर्थं प्राप्ति हुँछ, उहो ने हृदयको परम शान्ति हो भन्ने पनि भगवान्‌ले साक्षात्कार गर्नु एको छ ।

(८) “बहिनी ! यहाँ, केही धर्मण-ब्राह्मणहरूने आोदात (= सेतो) कसिण समाप्तिलाई नै परम उत्तम अर्थ हो भनी संझी, त्यसलाई प्राप्ति गर्दैन् । बहिनी ! सेतो-कसिण-समापत्तिको जुन परम उत्तम अर्थ हो, त्यसलाई पनि भगवान्‌ले साक्षात्कार गर्नु भएको छ । त्यसलाई साक्षात्कार मात्र गर्नु भएको होइन, त्यसको आस्वादलाई पनि देख्नु भएको छ । त्यसको दुष्परिणामलाई पनि देख्नु भएको छ । त्यसबाट हुनुपर्ने विमुक्तिलाई पनि देख्नु भएको छ तथा विमुक्तिको उपाय, मार्गमार्ग-ज्ञान-दर्शनलाई पनि देख्नु भएको छ । जसलाई आस्वाद-दर्शनद्वारा, दुष्परिणाम दर्शन-द्वारा त्यसबाट हुनुपर्ने विमुक्ति-दर्शनद्वारा तथा त्यसको उपाय, मार्गमार्ग-ज्ञान-दशनद्वारा परम उत्तम अर्थ प्राप्ति हुन्छ उही नै हृदयको परम शान्ति हो भन्ने पनि भगवान्‌ले साक्षात्कार गर्नु भएको छ ।

Dhamma.Digital

(९) “बहिनी ! यहाँ, केही धर्मण-ब्राह्मणहरूने आकाश-कसिण-समापत्तिलाई नै परम उत्तम अर्थ हो भनी संझी, त्यसलाई प्राप्ति गर्दैन् । बहिनी ! आकाश-कसिण-समापत्तिको जुन परम उत्तम अर्थ हो, त्यसलाई पनि भगवान्‌ले साक्षात्कार गर्नु भएको छ । त्यसलाई साक्षात्कार मात्र गर्नु भएको होइन, त्यसको आस्वादलाई पनि देख्नु भएको छ । त्यसबाट हुनुपर्ने विमुक्तिलाई पनि देख्नु भएको छ तथा विमुक्तिको उपाय, मार्गमार्ग-ज्ञान-दर्शनलाई पनि

देखनु भएको छ । जसलाई, आस्वाद-दर्शनद्वारा, दुष्परिणाम-दर्शन-द्वारा, त्यसबाट हुनुपर्ने विमुक्ति-दर्शनद्वारा तथा त्यसको उपाय, मार्गमार्ग-ज्ञान-दर्शनद्वारा परम उत्तम अर्थ प्राप्ति हुन्छ, उहो नै हृदयको परम शान्ति हो भन्ने पनि भगवान्‌ले साक्षात्कार गर्नु भएको छ ।

(१०) “बहिनी ! यहाँ, केहो श्रमण-बाध्यणहरूले विज्ञान-कसिण-समापत्तिलाई नै परम उत्तम अर्थ हो भनी संझी, त्यसलाई प्राप्त गर्छन् । बहिनी ! विज्ञान-कसिण-समापत्तिको जुन परम उत्तम अर्थ हो, त्यसलाई पनि भगवान्‌ले साक्षात्कार गर्नु भएको छ । त्यसलाई साक्षात्कार मात्र गर्नु भएको होइन, त्यसको आस्वादलाई पनि देखनु भएको छ । त्यसबाट हुनुपर्ने विमुक्तिलाई पनि देखनु भएको छ तथा विमुक्तिको उपाय, मार्गमार्ग-ज्ञान-दर्शनलाई पनि देखनु भएको छ । जसलाई, आस्वाद-दर्शनद्वारा, दुष्परिणाम-दर्शनद्वारा, त्यसबाट हुनुपर्ने विमुक्ति-दर्शनद्वारा तथा त्यसको उपाय, मार्गमार्ग-ज्ञान-दर्शनद्वारा परम उत्तम अर्थ प्राप्ति हुन्छ, उहो नै हृदयको परम शान्ति हो भन्ने पनि भगवान्‌ले साक्षात्कार गर्नु भएको छ ।

“बहिनी ! कुमारी-प्रश्नमा ‘प्रिय र आस्वादहपी (मार्को) सेनालाई विजयगरी, आफ्नो हृदय शान्तगरी, एकले समाधिष्ठ भई सुखानुबोध गरी बसेको छु । त्यसले मेरो कसैसँग माया वा

४०६ ]

## बुद्धकालीन महिलाहरू

संसर्गयुक्त साथीपन छैन; न त मैले कसेसोग त्यस्तो मित्रता नै राख्नु  
पर्ने कारण छ' मनी जुन कुरा भगवान्‌ले भन्नुभएको हो— त्यस्ता  
संक्षिप्तरूपमा भन्नु भएको भगवान्‌को यस कुराको विस्तृत अर्थ यस-  
प्रकार ( उपरोक्त प्रकार ) म आन्दछु ।"

Dhamma.Digital

x

x

x

मूळ सूत्र—

## २-अग्रस्थान

“एतदग्गं, भिक्खुवे, मम साविकानं उपासिकानं  
अनुस्सवप्पसन्नानं यदिदं काली उपासिका कुलघरिका? ।”

अर्थ—

“भिक्षुहो ! अनुश्रवणद्वारा प्रसन्न हुने मेरा श्राविक  
उपासिकाह रूपध्येमा कुलघरकी काली उपासिका अग्रछिन् २ ।”

Dhamma.Digital

---

१. सि. स्या. रोमनमा: ‘कुररघटिका’

२. अं. नि-१. पृ. २७: एतदग्गमुत्तं, अ. क. I. पृ. २४७

४०८ ]

बुद्धकालीन महिलाहृषि



आचार्य भिक्षु अमृतानन्दद्वारा संकलित  
“बुद्धकालीन महिलाहृषि” भाग-१, संग्रह-४

## नामावली

अ

अक्षणसुत्तं ८५	अञ्जतित्ययमुत्तं २४९
अंगुत्तरनिकाय १२, १८६, २६७, ले २४९, मा २४८, २८३, २९२, ३०९, अर्थकथा २०२, ३०२, ३०३, ३२३, मा २०३, २३४	अञ्जाकोणञ्च ८९ अटुकवण ३७९ अट्टारसवत्युक्त्या १२२ अत्यदस्सी बुद्धबंसो ९६ अर्थदर्शी बुद्ध ९६ अर्थकथाहृष्मा २६६ अर्थकथामा ३४७ अर्थकथाहृष्माट २६७, ३४६ अर्थकथा ३०३, मा ३४७, २५३ अर्थ १३३, १७५, देशमा २०
अंगुलि महास्थविर ९०	हृण २७५, ले ३
अगञ्जसुत्तं ३५, ६६, ८२, ९४	अन्धकविन्द १०६
अगगसावकवत्यु १२, १६	अनमतगसंयुत्तं ३४९
अचिरवती (रास्ती) १२, १०७,	अनाथपिण्डिक १४, १७, १९, ५४, ६३, ६६, ७०, ७७, ७९, ८०, ८३, ९२, को १५०, १५५, को जेतवना— राममा १००, ११२
नदीमा ११६	
अचेलक ४१	
अच्छारासङ्गातवण्गो २४९	
अञ्जनवनमा १५	अनियतकण्ठं १५०, १५५
अजपाल १८९, ले १९०	अग्निदत्त खात्यणका पुत्र ९६
अजित राष्ट्रवासी ३९५	अनुरुद्ध महास्थविर ९०, ९५
अजित महास्थविर ९१	अनूपिया १३४

- अपदान अर्थकथा ३०३  
 अपरा सामायेरीगाथा २६१  
 अम्बद्वसुत्तं ९६  
 अम्बपाली २९२  
 अभिसंस्कारमार ३८८  
 अस्मक १३५  
 अरक जातकं २४९  
 अरनि ३८८  
 अरियपरियेसनसुत्तं ६७, ८२, ८८,  
     ३७३,  
 अवन्ती १३५, १७५, ३३७, ३४२,  
     ३७२  
 अविद्वूरेनिदानं १, २, ३, १६  
 अस्मक १३५  
 असीति महाभावकहरू ८९, ९०  
 अस्सजि महास्थविर ८९  
 असातरूप जातकं ३०३, ३०४  
 असुरसुत्तं ३४५, ३५३  
 अश्वक १३५, १७५  
 अश्वजित ९  
 अहिष्यत्रक १३५
- आ
- आजीवकहरू १०१, १०२, १०४  
 आनन्द १४, ६०, ६४, ६९, ९१,
- २६०, २९२, ३७८, ले  
 ५९, ६९, ८७, २३५,  
 लाई ८, ८७, महास्थविर  
 ६३, ९०, ९१, २१०,  
 २३५, २४५, २४६,  
 २५०
- आनापानसुत्तं ८८  
 आनन्दत्थेराथा २९२  
 आनेङ्गजसप्तायसुत्तं ३८९  
 आयाचनसुत्तं २१९  
 आनुपूर्विकथा १०, १३, २७६  
 आयाचनवरगो २१९  
 आयुसङ्घारोससज्जनसुत्तं ३९०  
 आवलक यक्षले ३३७  
 आलवकसुत्तं ३३७
- इ
- इतिवृत्तकपालिमा २४८, २४९  
 इन्वपट्टन १३४  
 इन्द्रप्रस्थ १३४  
 इद्धिकथा २४६  
 इद्धिविधिनिहेसो २४२, २४६, २८८  
 इलाहाबादबाट १८५  
 इसिगिलिसुत्तं ३८९

८

- उरगहसुत्तं ३६
- उरगहकी छोरी ३६
- उज्जेन १३६, ३७२
- उत्तरा १८५, २०२, २६६, २६८,  
२७७, २८०, २८१, २८५, २८६,  
२८९, २९१, २९२, २९३, ३००  
ले २७९, २८५, लाई  
२७८, २८२, को २८३
- उत्तरा उपासिका २४७, २८७,  
२८८, ले २८०, पति  
कुलना २७८, को प्रतिशा  
२८७
- उत्तरायेरी २८९, २९०
- उत्तरायवत्थु २३९, २४७, २६७,  
२८७
- उत्तराविमान २६७, २८७, २८९,  
२९५
- उत्तरानन्दमाता २६६, २६७,  
२८८, २८९, २९३, २९४
- उत्तरित्येरीयावत्थु २९१
- उदय महास्थविर ९१
- उदयन २३०, २३७, २३९, राजा  
२३२, २५४, राजालाई  
२५१,
- उदान ७२, १८३, २६४, ३२१,
- पाति ९३, ३०३, अर्थकथा  
३७९
- उदायी १५०, १५१, १५२, १५३,  
१५६,
- उदेन (-उदयन) २६३, २६४,  
राजालाई २३७,
- उदेनवत्थु २०५, २३२, २३६
- उदेनसुत्तं २१०, २१४, २५२,  
२६३
- उद्धतसुत्तं ३९०
- उपमार्दियमानसुत्तं ३८९
- उप्पलवण्णा २१६
- उप्पलवण्णत्येरी अपवानं ९७
- उप्पलवण्णा २११
- उपवान महास्थविर ९१
- उपसिव महास्थविर ९१
- उपसेन महास्थविर ९०
- उपालिसुत्तं २१०
- उपालि गृहपति २१०
- उपाली महास्थविर ९०
- उपोसथसुत्तं ९३, १६०
- उपोसषकम्मवत्थु ७६
- उपोसष सुत्रमा ९३
- उरगजातकं २१२
- उश्वेल १, ४, बनमा २
- उश्वेलकस्तप महास्थविर ८९

ए

एककनिपात ८७, १८६, वस्त्रना  
२८७, ३३७, ३०२,  
३२२, ३४१, ३४६

एकघीतुसुत्तं २१५

एकपञ्चासमयाचित्तियं २२०

एतदग्न १, ३०२, ३२२, ३७२,  
३७३, वगो १६, सुत्तं  
१८, १२४, २१८, २६७,  
२९४, ३१३, ३३५, ३४३,  
पालि ३३७, ३४१, ३४६

एतद्भग्न २६७

ओ

ओक्काक ९६, ३२७

ओक्खासुत्तं २४९

औरंगावाद १३५

वृष्णिपतन मृणदावनमा ९, ३२८

क, का

कक्कचूपमसुत्तं २४८, ३९३, ३९४  
कक्कुसन्ध २६०, बुद्धवंसो २६०,  
९६

ककुच्छन्द ३९४

ककुच्छन्द बुद्ध ९६

कहुनरेवत महास्थविर ९०

कहुवितरण विसुद्धिनिवेदो २५४

कच्चानिजातकं ३४२

कठिनवखन्धकं २२

कणवेर जातकं २६१

कनलि १३४

कप्प महास्थविर ९१

कप्पमाणवपुच्छा ३९०

कम्पिल १३५

कपिलवस्तुस्थित ३०२

कम्बोज १३५, १३६, १७५, सुत्तं  
२८३

कम्मासदम्म २३४

करेरिकुटी ६६

कसिमारद्वाज ३३६, सुत्तं ८७,  
३३७,

कातियानी ( कात्यायनी ) ३४३,  
३९७,

कात्यायनी ३३७, ३३८, ३३९,  
३४०, ३४२, ३८७, ले  
३४१, जातकं ३४२, उपा-  
सिका ३३६

काल १४, ५४

काली १८८, ३३९, ३७२, ३७५, ३८५, ३९३, ३९४, ३९५, ३९६ ले २००, उपासिका ३७५, ३७८, ३८४, ३८७, ३९८, उपा- सिका ३७५, ३७८, ३८४, ३८७, ३९८, उपासिकाले ३३८, ३७६, ३८०, ३८३, ३९१, उपासिकाको ३८२, दाशीलाई १८९, १९०, २००, २०१, गोधासाकि- यानी ३९६, गोधसुत्तं ३९६, ३९७, ( कुरर- घरकी ) उपासिका ३९७, गोतमी ३९७, सुत्तं ३९७, ३९८ यक्खनियावत्थु ३९५	कु कुकुट १८५ कुकुरहरू ३८४ कुण्डधान ३०६, बनमा ३१४ कुण्डलकेसाथेरी अपदानं ९७ कुण्डिका ३०६, ३१४ कुण्डिया ३१४ कुण्डिटुनवन ३१४ कुणाल जातकं ३५४ कुम्म जातकं ७३, ७५ कुमारकस्प ७८ कुमारकस्पत्थेरस्त मातुषावत्तु ७८
कालुदायी महास्थविर ९०	कुमारकस्प महास्थविर ९०
काश्यप बुद्धको पालामा २०३	कुररघर ३३७, ३४२, ३७२, ३७६, ३९७, ३९८, को ३३८, ३७४, ३८०, मा ३८२
काशी १३३, १७५	

कि

किकी ९७	कुरु १३४, १७५
किम्बिल महास्थविर ९०	कुमारी-प्रश्नमा २२८, ४०५
किसगोतमी थेरी अपदानं ९७	कुश राजकुमार २१३ कुशावती २१३ कुसजातकं २१३, २१४

को	वासी १८५, २३३, स्थित २६०, २६३ सेठको १८६
कोकालिक ३९६	
कोण्डज ( कौण्डन्य ) बुद्ध १५	कौशम्बिक सेठ १८६, १९०, १९४, १९६, ले १८८,
कोण्डज बुद्धवंसो १५, २८८	२००, २०१, कहाँ २९८,
कोण्डधान महास्थविर ९१	की दाशी ३९६
कोणागमन २९२, बुद्ध २९०	कौशम्बिक खिक्षुहरू १२२, १२३
कोणागमन बुद्धवंसो २६०, २९०, २९२	
कोल ३०२	ख खा
कोलीय ३०२, पुत्र ३१५, पुत्रले ३१७, राजा ३०६, ३०७, राजपुत्रसंग ३०३	खदिरवनिय रेवत महास्थविर ९० खदिरवनिय रेवतःथेरवत्यु ५६ खदिरवनिय ५६ खाणुकोण्डजत्थेरसवत्यु २४७ खाणुकोण्डज महास्थविर २४७
कोशल १३३, १७५, राज्यमा २२	
कोशम्बी नारको १८६	
कोसम १८५	
कोसम्बककुटी ६६	
कोसम्बकखन्धकं १२२	खु, खे
कोसम्बक विवादकथा ११२	
कौ	खुज्जा २१४
कौण्डन्य ९	खुज्जुतरा १८५, २०२, २०३, २०५, २०६, २१०, २११, २१३, २१४, २१५, २३६, २३७, १८८, ले
कौशम्बी २२१, २२३, मा ११९, २३३, २३४, नगरमा २०५, २२३, २२९	२०२, २०४, २०५, २०६, १०९, २३६, को

जन्म २०३, को जीवन  
२११, को पूर्वकर्म २०२,  
को ज्ञानशक्ति २०४

घ

खुञ्जुत्तरा उपासिका १८५, २१०,  
२११, २१२, २१३,  
२१४, २१६, २१८, २१९,  
२५२, ले २०८, २०९

खुद्रकवथ्युखन्धक ११२

खेमा थेरी अपवानं ९७

ग

गणक मोगगत्तानसुत्तं ८८  
गन्धकुटी ६२, ६६, ८४, ८५,  
८६, मा ३७८, ३८०,  
३८३, भित्र ३७९

गन्धार १३५, १३६, १७५

गयाकस्तथ महास्थविर ८९

गवम्पति महास्थविर ८९

गिञ्जकावसप विहार १४

गोवावरोको १३५

गोधा ३९६

गोपालमाता ३२४

गौतम बुद्ध २१०, वंसो २८८

गौतम बोधिसत्त्वले<sup>१६</sup>घट-कत्तकादि ११२

घटमटृक पसाधन ५१, ५२, ४८

घोषक १८५, १८८, १९२, १९४,  
१९६, १९७, २२१, ले  
१९३, १९६, लिलाई १९१,  
१९८, १९९, वालकलाई  
१८७, श्रेष्ठी २००, श्रेष्ठी  
ले २०१, श्रेष्ठीलाई २००,  
श्रेष्ठीको पुण्यचेतना २००,  
सेटको परिवार २२१,  
श्रेष्ठीको १८५, २००,  
कुमार १९६, १९८,  
कुमारले १९३, वत्थु  
१८६, ३९५, ३९६,  
उत्पत्ति १८८, १९९,  
३९६ महास्थविर ९१

घोषकोत्पत्ति १८५, १८६, २२१,  
२२३

घोषित १८५, २२१, २२६, सेठले  
२२९, २६१, सेठ २२३,  
२२८, सेठको २२१, सेठ  
कही २२२

घोषिताराममा २६३

च, चा

चू, चे

- चक्कवत्तिसुत्तं ३८९  
 चतुकण्ठ महास्थविर ९१  
 चतुरासीतिमपाचितियं ११६  
 चतुरमहाराजसुतं २७८  
 चातुर्महाराजिका १३६, १३७  
     १७०, १७१, १७६  
 चन्द्रदेवी २१३  
 चन्द्रपद्मा (चन्द्रपदुमा) २०, ९८  
 चम्मवञ्चन्धकं ३७२, ३७७, ३८०  
 चम्पारन १३४
- चूल गोमिङ्गसुत्तं १४  
 चूलतण्हासङ्ख्य दद, सुत्तं २१,  
     ३५, ६६  
 चूलपन्थक महास्थविर ९१  
 चूलपुण्णमसुत्तं दद  
 चेतिय १३३, १३४, १७५, २२०,  
     २२१, सुत्तं ३८९  
 चेदिय राज्य २२०  
 छ अनुस्ततिनिहेसो ३८८  
 छपरा १३४  
 छट्टोबग्गो द७

चि, चु

ज, जा

- चित्र गृहयति २१०, २११  
 चीवरकछन्धकं १००, ११५  
 चुन्दको भोजनद्वारा ७  
 चुन्द कर्मारपुत्रले ६, द  
 चुन्द कर्मार पुत्रद्वारा ७  
 चुन्दी राजकुमारी ६१  
 चुलतवग्गपालि ६७, ९३  
 चुलसुञ्जतसुतं दद  
 चुलसुतसोम जातकं २१३  
 चूलकाल महाकालवत्थु ३९५

- जतिलसुतं २१, ६७  
 जयपुर १३५  
 जराधम्मसुत्तं १४  
 जातक अर्थकथामा ३०३  
 जातकपालि ११७, मा ३४९  
 जातक साहित्यवाट २१२

जे

- जेतवन ७०, मा १०३, विहार  
     ६६, ७०, द२, द३,

- ३९५, विहारबाट २३३,  
विहारमा ५८ ६१, ६३,  
६५, ६७, ७४, ७८, ८३,  
८८, ९१, ९३  
जेतवन महाविहार १९, ३२२,  
बाट ३८२,  
जेतवनाराम ५८, मा १०१,  
११६, १५०, १५५, २१५,  
२९१, २९३, ३७८  
जेतराजकुमारको १९  
जौनपुर १३४
- तिस्समेतेय महास्थविर ९१  
त्रिकालदशां ३५२  
त्रिपिटक बाङ् मयमा २६६  
त्रिपिटकदारी २०४  
तुषित १७०, १७७, लोकमा १३९,  
देवताहरूको १३८  
तेलपत्त जातकं २४  
तेविज्जसुतं २४८  
तोदेय महास्थविर ९१

थ

त

- तक्कारिय ३९६  
तथागत द, १०३, ३८२ संग ११०,  
का गुणहरू १६५, को अनु-  
स्मरण गर्छ १६४,  
ततिय बोधिसुतं ३९०  
ततिय पाराजिकं ३९०  
तक्षशिला १३६  
त्रयस्त्रिश १३७, १७०, २८९,  
देवलोकमा ९५, १३७,  
देवताहरूको १७६  
ताजिकिस्तान १३६  
त्रुष्णिल ३९७

Dhamma

- यूनप्राम १३४  
येरगायापालि ५३  
येरगाया अर्चकथा २९२  
द  
दत्ता ५५, ७७, ९९  
दब्ब महास्थविर ९०  
दरभंगा १३४  
दसइडिनिहेसो २८८  
दशबल ४९  
द्वयतानुपसनासुतं ६५, ९४, ३९०,  
द्वारका १३६

द्रुकनिपात ८२  
 द्रुतियमिगजालसुत्तं ५३  
 द्रुतिय अनियतो १५५  
 द्रुतिय विशाखासुत्तं १२५  
 द्रुतिय आसवसुत्तं ३१०  
 देवदत्त मिक्षुले ७८  
 देवदहसुत्तं २६७  
 देवदह नगर ३०२  
 द्वूसी ३९४  
 देविदमाद ३०२  
 देवपुत्र मार ३८८

धर्मरचित्यथेर अपदानं २११,  
 २२८

धर्मपद अर्थकथा २२६, ३९४,  
 हरूमा १८६, मा ५३,  
 ७५, २२१, २३४, २३५,  
 ३५०, ले ३८, हरूले २०२  
 धार्मिक उपासक २१०  
 धर्मपद अर्थकथानुसार २३२  
 धर्मसेनापति ९२, ३०८, ३२०,  
 संग ३२०, सारिपुत्रको ८८

न

ध

धनियसुत्तं ३८९  
 धनञ्जय २०, ९७, ९८, थेष्ठी  
 ३१, ३२, थेष्ठीलाई २२,  
 २३, थेष्ठीले २९, ३०,  
 ३४, ३७, ३९,  
 धर्मचदकपवत्तानसुत्तं ३७३  
 धर्मचक्रप्रवर्तन ३७३, ३७४  
 धर्मदिना १५, थेरीअपदानं ९७  
 धर्मसङ्गायनं ३२५  
 धर्मचक्रद या ३७३  
 धर्मपद २६७, मा १८८, १९४,  
 को २५८

नकुल १५, ३४६, पिता ३४६,  
 ३५१, ३५५, ३५८, ३६३,  
 ३६४, ३६६, ३६९, ३७०,  
 पिताको ३५४, पिता गृह-  
 पति ३४६, जातकं ३५८,  
 पुत्र ३४६, माता ३४४,  
 ३४५, ३४६, ३४७, ३४८,  
 ३५०, ३५२, ३५४ :५५,  
 ३५७, ३५८, ३५९, ४६३,  
 ३६४, ३६६, ३६७, ३६८,  
 ३६९, ३७०, ३७१,  
 माताले ३५१, माताको  
 जन्म ३४६, माताको  
 विवाह ३४६, मातासुत्तं



Digitized by srujanika@gmail.com

- |  |   |
|--|---|
| ३५९, विंतुसुत्तं ३४६, ३४७<br>३४९, ३५७, ३६६<br>नन्द २६६, महास्थविर ९०, ९१<br>नन्दक ५४, २९१, महास्थविर ९०,<br>वेतवत्थु २९१   | नेरञ्जरानबीमा ५<br>निसीवनादि अनुजानवा ११५<br>न्यग्रोध वुक्ष २, ४, वेवता ३<br><br>प  |
| नन्दमाता २६६<br>नन्दमूल पर्वतमा २०४<br>नदीकस्सप महास्थविर ८९<br>नमुचिमा रलाई ३८८<br>नागसुत्तं ८३, ९३<br>नागसेन ३२४<br>नागित महास्थविर ९१<br>नातिक १४<br>नाविक १४<br>नारद बुद्धवंसो २९०<br>नालक महास्थविर ८९<br>नालन्दा ३२५<br>निदानवण्णना ४, १२, १८५, २०२,<br>२०३, २४६<br>निदानकथा १६, ८४, २१०<br>निदानसुत्तं २५४<br>निमणिरति १७०, १७७, वेव-<br>लोकमा ९५, १३९, वेवता-<br>हरूको १३९<br>नीवरण पहाणवग्नो २४९<br>निवापसुत्तं ३८९ | पञ्चपुब्बनिमित्तसुत्तं ३९०<br>पञ्चगरुक जातकं २३३<br>पञ्चमद्रवर्गीय ९, ३७३<br>पञ्चसतिकक्खन्धकं ३२५<br>पठचविग्राय कथा ३७३<br>पठचान १३३, १३४, १३५, १७५<br>पठञ्जत्तिसुत्तं ३८९<br>पञ्जनिक ३१०, निगममा ३०४<br>पटाचारा २९०<br>पटाचारा थेरी अपदानं ९७<br>पटिसम्भिदा विभज्जनिदेसो २१०<br>पठम अंनियतो १५०<br>पठम इघलोकिकसुत्तं १४३<br>पठम पाराजिकं ५४<br>पठम गिञ्जकावसथसुत्तं १४<br>पठम पुब्बारामसुत्तं ९४<br>पठम मारसुत्तं ३८९<br>पठम रागसुत्तं ३९०<br>पठम समिद्विमारपञ्चहसुत्तं ३८९<br>पठम सामञ्चफलसुत्तं ३०१<br>पठम मिगजालसुत्तं ५३ |



Dhamma.digital

पठम समजोविसुत्तं ३४७, ३५०,

पि

३६३

पठम संवास सूत्रमा ३४५, ३५३

पिङ्गिय महास्थविर ९१

पद्मोत्तर ( पद्मोत्तर ) बुद्ध १५,  
बुद्धवंसो १५, २९२

पिण्डचारिक स्थविर ४२, ४४

पधानसुत्तं ३८९

पिपदस्ती ( प्रियदर्शी ) बुद्ध १५

पद्मोत्तर बुद्धको २१, पालादेखि  
७२

बुद्धवंसो १५, १५

परनिर्मितवशवर्ती १४०, १७०,  
१७८, देवलोकमा १४०

पितिन्द्रवच्छ महास्थविर ९०

परिसासुत्तं ३८९

पीठज्ञातकको ८१

पवारणसुत्तं ९४

पु पु

पा

पुण्ण ( सुनापरन्तक ) महास्थविर  
९०

पाचित्तियकण्ठ ११६

पुण्णक महास्थविर ९१

पाताल ३४०

पुण्णजि महास्थविर ८९

पातिमोक्खटुपनक्खनधकं ९३

पुण्णमसुत्तं ९४

पातिमोक्खबुद्देस पाचना ९३

पुण्णमन्तानिपुत्र ९०

पालिवाङ् मयमा १४, १५

पुनव्वमसुत्तं २९३

पालिसाहित्यमा २२, २१०, ३४६,  
३८८, ३९२, ३५३

पुण्णपुर १३६

पालिसाहित्यले ६

पुर्ण २६७

पावा ६, वासी ६

पुर्णवर्णन २३, २९, ३०, ९८, संस्कृ

पावारिय १८५

९७, को २४, को विवाह

पासरासि ६७, ८८, सुत्तं ८२, ८३

३१

३७४

पुर्णसिंह २६७, २६८, २७१, २७२

२७३, २७४, २७६, २७७, पोसाल महास्थविर ११

२७९, ले २६९, २७६,

को २६६, २६८, २७५,

लाई २६७, को परिवार

२६९, को पत्नी २६९,

२७०, २७२, सेठलाई

२७३, सेठसंग २८४, उपा-

सक २७६, दरिद्री २६७,

की छोरी २९३

प्र

प्रबापति गौतमी १६, संग २८९

प्रत्येक बुद्ध १८८, २०२, २५६,

२५७, लाई १९७, हरूसे

२०४

प्रभावती २१३, २१४

प्रसेनजित १७, २२, ३१, ३२,

१४८, कोशलराजा ७८,

९२, कोशलराजाले ५६

प्रातिमोक्ष शिक्षापद ९३

प्रियदर्शी बुद्ध ९५

फ

फखावाद १३५

फेजावाद १३४

व

पे. पो

वकुल महास्थविर ११

वझाल १३४

वच्चुल मल्लिकावेषी ६१

वहुधातुक सुत्त ३८९

वेतवत्तुमा २९१

वेशावर १३६

वोतन १३५

विमिवसार २०, २१, सेत ३१  
 बुद्ध १२६, १४५, १६४, २५५,  
     ३६०, ३७६, को ९६,  
     त्व ज्ञान ६, चक्रुफलाई  
     ३७, गयाबाट ९, ३७३,  
     वंतो २९३, गयामा ३८८,  
     कालीन गृहरथीहरू ३४५,  
     ३५६  
 बुद्धवंश २४६, पालिमा २११, ३९७  
 बोधिकथा ३९०  
 बोधिराजकुमार ३७३  
 बोधिसत्त्व १६  
 ब्रह्मकायिक १७०  
 ब्रह्मजाल सुत्त ३२५  
 ब्रह्मदत्त २५६, ३२५  
 ब्रह्मनिमन्तनिक सुत्त ३८९

Dhamma.Digital

भगु महास्थविर १०  
 भद्रवति २२०  
 भद्रवती नगरमा २०  
 भद्रवतिका २२०  
 भद्रवतीय २२०, २२१, २२९,  
     २६१, सेठ २२३, २२९  
 भद्रावधमाणवपुच्छा ३८९  
 भद्रावध महास्थविर ११  
 भद्रियत्येरणाथा ६३, ३९६  
 भद्रिय महास्थविर ८९, ९०  
 भद्रियसुत्त ३९६  
 भद्रिय ९, ३९६  
 भद्रीय नारको ३६, ६३, मेष्ठक-  
     श्रेष्ठो ३०५  
 भद्रीय श्रेष्ठोपुत्रले ६३  
 भरियासुत्त १४, ५४

## भ

भर्ग ( भग ) देशमा ११२, ३४६,  
     ३५९, ३६३, ३६६  
 भगवान् बुद्ध ६७, ८३, ८६, २०५,  
     २३४, २३५, ३२३, एकले  
     ९१, ले २१, ३३३, ३५१,  
     ३७५, ३७६, ३७८, ३८०  
     ३८१, ३८८, ३९१

## भ

भागलपुर १३३  
 भारद्वाज ब्राह्मण ४१  
 भिक्खुनीविभज्जो ५४  
 भेषकला मृगदावनमा ३९४, ३५९,  
     ३६३, ३६६, ३६८  
 भिसज्जातक २१३

भेसउज्जकखन्धकं ७९, १०६, ३२८,	मत्स्य १३४, १३५, १७५
३३४	महाउदायी महास्थविर ९०
	महाकच्चानस्त्र पञ्चवरपरिदस्तना
म	३८०
मङ्गल २९३, बुद्ध २९१, दुष्कृत्सो	महाकञ्चन २१३
२९१, २९३	महाकात्यायन ३७६, ३७७, ३७९,
मगध १३३, १७५, राज्यमा २०,	३८७. ४९१, ३९८
२२	महाकोट्ठित महास्थविर ९०
भगवस्त्वनिदेस्तो ३८१	महाकस्त्रय महास्थविर ९०
मधमाणवकी पत्नी १६	महाकच्चान महास्थविर ९०
मच्छ १३४	महाकपित्र महास्थविर ९०
मज्जमनिकायमा २४८	महाकाल ३९५, त्येरणाथा ३९५
मञ्जमानसुत्तं ६८९	महाखन्धकं ९, ११, १२, १३,
मणिचोर जातकं १५, १६	३७३, ३९०
मरणपरिदीपित उदेनवत्थु २५५	महापोविन्द सूत्रमा ३७२
मथुरा १३५	महाचून्द महास्थविर ९०
मधुरा १३५	महानाम ९, महास्थविर ८९
मध्यजनपदतिर ३७४	महाजनपदहरूको १३६
मनापकायिका १२५, १२७, १२८,	महापरिनिष्ठानसुत्तं ६, ८, ९,
३५९, ३६१, देवलोकमा	१४, ३८८
१४७	महापनाद जातकं ६३
मनुस्समंसपटिक्केपक्ष्या ३१८	महापनाद सुत्तं ५६, १९२
मनोरथ पूरणीमा २६८	महापन्थक महास्थविर ९१
मल्ल १३३, १३४, १७५	महाराहुलबाद सुत्तं २४८
मलिककादेवी १७, ३२४	महालिपञ्चहृत्यु १६
	महालि लिङ्गवी ३०३

अहामौद्गल्यायन	६४, २११, २८९,	मारतज्जनीयसुत्तं	२४७, ३८९-
३१९, ३९४, ले ३१८		३९४	
महामौद्गल्यायनको उपासक	३१८	मारधीतरानवत्यु	२३३, ३३४
महासुभद्रावि	७७	मारपुत्रीहरू	३८७
महासीहनाद सुत्तं	३८९	मारत्त्वाई	३९४
महामारतमा	३७२	मारका छोरीहरू	२३३
अहिंसनी	१३६, ३७२	मालवा	१३५
अहिंसति	३७२		

मि

मा

आगच्छियसुत्तं	२३३, २३४	मिगजाल	५४	
आगन्दीयको बह्यन्त्र	२३६	मिगजालत्येताथा	५३	
आगन्दीय	२३२, २३३, २३४, २३८, २३९, २४१, २५०, २५१, २५८, ले २३८, २४०, कुमारी	२३३	मिगारधेष्ठी	३०
आग्नेय	२३४, बत्यु २३३,	२३३	मिर्जापुर	१३३
महारानी	२३७, २३९, २५४	२२६, संग २२७, २२८, ले २२६, २२८, २२९	मित्र कुटुम्बी	२२६, संग २२७, २२८, ले २२६, २२८, २२९
मार	३८८, ३९४, हरू ३८८, ले	२२९	मिलिन्द राजालाई	३२४
	३८९, सुत्तं ३८८, ३८९,			
	कथा ३९०, की छोरी			
	३९१			
मारधितुसुत्तं	२३३, ३९१, ३९८	मृगजाल	५३	
मारधेष्यसुत्तं	२०९	मृगदावनमा	९, ३६९, ३६८, ३७३	

मृ

मृगदावनतिर लागे	९	मृगार	२३, ५०, ५३, थेष्ठी
			३२, ३६, ४०, ४८, ४९,-

५०, कुमार ९८, प्रासाद द७, माता ४८, ५०, अोष्ठीले ३०, ४१, ४२, ४३, ४८, ४९, ५०, ५१, अोष्ठीको २९, ३९, ९७, कुलबाट २९, कुलमा मङ्ग- सोत्सव ४०, माताको १६१, को केही सम्पत्ति १४८, मातालाई १२५	मोलिय फग्गुन ३९३ मोद्गल्यायन २९६  य, या
मृत्युमार ३८८	यवखपहारसुत्तं २४६ यमकलापियसुत्तं ३८९ यमकवग्गो १८८  यश १, ९, पुत्र ११, १२, को- पिता १०, कुलपुत्रको २... यशपुत्र मिक्षु १३
मे, मो	यस पञ्चज्ञा ९, १२ यस महास्थविर ८९ यसोज महास्थविर ९१ यक्षबेवपुत्रले ३७४ यागु मधुगोतकानुजाननं १०६ यामा १७०, १७७, लोकमा १३८,.. येवताहरुको १७६
मेघिय महास्थविर ९१ मेघक अोष्ठी २०, २१, ९७, ९८ मेतागु महास्थविर ९१ मेतासुत्तं २४७, २४८, २४९, मेता भावनासुत्तं २४९ मेत्तासहगतसुत्तं २४८ मित्तानिसंसुत्तं २४७ मित्तेय्य ९६ मिरठ १३४ मोगल्लाल महास्थविर ८९ मीघराज महास्थविर ९१	र रहुपाल माहास्थविर ९१ रम्मक वाहृणको आधममा ८७ रागा ३८८ राजगृह २५६, ३७५, हो १३८

को २७, वासी २६७, मा	वप्प ९, महास्थविर ८९
३२८, ३७३, नगरमा	वस्त्रपूर्णायिकवर्खन्धक १५८
३७२, ३७५, की ३३७	वर्गाणशी ९, ३२२, ३२८, ३२९,
राजा उदयनले २३०, २५०	३७३ मा १००, २५६,
राजा प्रसेनजित ३२, ३९	बाट २, वासी २०३,
राध महास्थविर ९०	देशको १, देशमा २१२,
रावलपिण्डी १३६	हो १३३, नगरमा २६१,
राहुल २४८, महास्थविर ९०	थ्रेठीकी छोरी ६१
रेवत स्थविर ५६	वासुलदत्ता २३२, २३९
रोहिणी नदीको ३०२	वाहितिकसुत्रां द८

ल

वि

लकुण्टकभद्रिय महास्थविर ९१
लक्ष्मणसुत्त ३८९
लुम्बिनी अडचल ३०२
क्लेशमार ३८८
लोकसुत्ता ३९०

व, वा

वक्कली महास्थविर ९०
वङ्ग १३५, १७५
वङ्गीस महास्थविर ९१
वज्जो १३३, १३४
वट्थसूत्रमा ३५७

विडूडभको कथामा ३०८
विडूडभवत्थु २११
विपस्ती २९२, बुद्धवंतो २९२
विमल महास्थविर ८९
विमानवत्थु २६७, अर्थकथामा ९५.
विराटनगरहो १३५
विशाखा १४, २०, २५, २६,
३०, ३२, ४०, ५०, ५५,
५७, ६० ६३, ६४, ७७,
८०, ८१, ९५, ९६,
९८, १४८, १५१, ३२२,
को ३७, ले २७, २९
३९, ४३, ४३ ४५, ४८

५१, ५२, ५६, ३, ६०, ६४, ७२, मा नामहरू ९५, २५, को बहिनी	१६०, १८१, साई १११, ११८, ले १५३, १५६, को १५२, १५६, १५८
लिका २१, स्वयं सुमारीसंगु ३१, मा ६३, को यशा- १६, को आभूषण को स्वागत ३९, अंसा ८१, को	विसाखायवत्यु २०, २१, २८ ४८, ५३, ५५, ६१, ६७, ७०, ९८, १००, १८२ विसाखा थेरीगाथा ९६ विसाखादीनं उपासिकानं उपोसथ-
, को आन्तरिक ५, को सामाजि- , को त्रिजाह २५ । ४०, ४१, ५२ , ६७, ७०, , ८०, ८३, ८८, ७५, ७६, ७७, मा ५६	कम्मवत्यु ७६ विसाखासुत्तं ५५, ६५ ६६, ७९ ९७, १२९, १४८, १८१ विसाखाय सहायिकानंवत्यु ७५ विसुद्धिमग्नो ३१० विसुद्धिमार्ग २४६, २५३, २८८, ३९३
सकाको देहान्त	विहारविमान ५८, ५९, ६५, ९५, बृजि १३३, १३४, १७५, वेशओ १४

। १००, १०१, ०३, ११२, १५, ११८, १२४, १२५, ४३, १४८, ५८, १५९,	वे, वै वेपुल्ल पञ्चतसुत्तं ३१७ वेलुकण्टकी २१६, २६६ वेलुकण्डकी नन्दमाता २११, २१६, २१९, २६६
--	---

बेलुवन विहारमा १६

बेस्तमूरुदवंसो ३९७

बैपुल्य ३२६, पहाड ३२६

बैशाली हो १३४

श

शाकदेवेन्द्रले ८८

शाक्यनी ३९६

शाकदेवेन्द्रकी पत्नी १६

शाक्यवंशीहु

शाक्यमुनी २१२

श्यामा २२१, २२३, २२५, २२९,

(सामा) २६०, २६१,

ले २२५, २२६, कुमारी

२२५ कुमारीमा २२४

श्यामावती २०५, २०८, २०८,

२०९, २२८, २२९,

२३०, २३१, २३२,

२३६, २३७, २३८,

२३९, २४०, २४१,

२४२, २४३, २४४,

२४५, २४६, २४९,

२५०, २५१, २५२,

२५४, २५५, २५८,

२६१, २६३, २६४,

को जन्म २२१, को

विवाह २२९, उपातिका

२६२, महारानी २०८,-

२१४, २५६, २२०,-

२६२, कही। २०६, को

म॒२०७, मन्ने नाम

२२७

शीतल ३०७

शीबली ३०४, ३०७, ३०८,-

महास्थविरको ३०३

शीबली घेरगाथा अर्चकथा ३०-

अ

आवक्षुद ३५६

आवस्ती २९, ४०, हो १३४, मा

२२, २३, ५७, ८०,

१००, १०८, १०९,-

११२, ११८, १२२,-

१२३, १८२, ३३८,

३७८ स्थित ११६, १२९,-

१२५, १४३, १४८,-

१५०, १५५, १६०,-

१८१, २१५, बाट

२३४, बाती ४०, २६१,-

नगर २५, नगरमा ६१,	सम्यक् सम्बुद्ध २०, १६४,
नगरवासी ९२	२५६, २८४, ३१४,
आवस्तीको पूर्वविशातिर ६२,	हनुहुच्छ १४५, ३१५,
६३	३१६,
ओण ३७७, ३८७ मिक्षु ३७९,	सम्मापरिब्लाजनीयसुत्तां ९७
३८०, ३८२, को प्रवर्जया	सम्यक् सम्बुद्ध ३६९, ३६८
३७६, मिक्षु बुद्धसंग	सरयूनदीको शाखा ११६
३७८ मिक्षुले ३७८,	सललागार ६६
३८०, ३८१, ३८२,	सयुक्तनिकाय अर्थकथामा ३४६
३८६, मिक्षुलाई ३८३	सर्वज्ञबुद्ध ८, ले ३२४

स

सा

सम्बकपञ्चसुत्तां १६	साकेत १४, १५, २२, ३०, ३२,
सङ्घवायिका ९७	नगर ३१, नगरमा २५,
सच्चविभज्जसुत्तां ३७३	जातकं ३४८, ३४९,
सङ्घिकवत्थु १२१	१९७, नगरमा ३३,
सठजय ३२५	ब्राह्मणवत्थु ३५०,
सठजीव महास्थविर २४६	सातागिरी ३७५।
सत्ताजटिलसुत्तां ९४	सागत महास्थविर ९१
सम्बहुलानं मिक्खुनंवत्थु ३७७	सामञ्जफल ३०१
समिय महास्थविर ९१	सामञ्जवगो २८९; ३०९,
समियसुत्तां ३९०	३२४, ३२५, ३५८
समचित्तवर्गो ५०, ८२	सामावतिवत्थु २२१
समचित्तवर्गको ९३	सामायेरीगाथा २६०
समचित्तवेवताहरूले ९३	सारनाथ ३७३

सारिपुत्र ९२, २७२, २७४,  
३०८, ३२०, सेवा २६८,  
महास्थविर ८९, ९०,  
२११, २४६, २६८, ले  
३२०

सारिपुत्तात्थेरगाथा २४६  
सारिपुत्ताउपसमसुर्त्ति ३१०  
सालह ५४, ५९, सुर्त्ति ५४, ९३

## सि

सिक्खान्तिसमसुर्त्ति ३१०  
सिद्धत्यबुद्धवंसो ३२६  
सिद्धार्थ गौतम २, ५, ६, ७,  
२८९, ३२६, बोधिसत्त्व  
१, ३, को दरबार ९६  
सिङ्गाल सूत्रमा ३४५, ३५३  
सिरिमा २७९, २८०, २८९, ले  
२८१, २८२, २८६,  
गणिका २८३, २८४,  
२८७, विमान २८७

सिरिमायवत्थु २८७  
सीवली महास्थविर ९०  
सीवलीत्थेर ३०३, ३०४, गाथा  
३०४, स्सवत्थु ३०५,  
अपदानपालिबाट ३०३

## सु

सुगत १६४, हुनुहुन्द्य १४५  
सुजा १६  
सुजाता १, ४, १३, १४, १५,  
१६, १७, ५४, ९८,  
थेरी १४, जातकं १७, ले  
५, थेरीगाथा १५, को  
६, ७, १७, को छोरा ९,  
उपासिका १, २, ५, १३,  
१४, १८, उपासिकाले  
३, उपासिकालाई ७  
सुन्निधातमा २३४  
सुतसोमकुमार २१३  
सुदर्शन नगरको २१३  
सुन्दरीनन्दा ५४  
सुदर्शना ९६  
सुप्पसो ३२६  
सुप्पवासा(सुप्रवासा) ३०२, ३०३,  
३०४, ३०६, ३०९,  
३१०, ३१३, ३१५,  
३१६, ३१७, ३१८,  
३२०, ३२१, ले ३०५,  
३०६, ४०७, ३०८,  
३०९, ३१५, ३१८,

३१९, ३२०, साई	सुमनादेवीपावत्थु ७७, ७९
३०७, सुत्तं ३०४,	सुमेधपत्थनाकथा २८८
३१०, उपासिका ३०२,	सुम्मति महास्थविर ९०
३०८, सुत्तं ३१४	सुरुचि जातकको द२
सुप्पिण्ठत्थेरगाथा ३२६	सूत्रहरू ३८१
सुप्पिण्ठा (सुप्रिया) ३२२, ३२८,	सूरसेन १३४, १३५, १७५
३३५, उपासिका ३२२	सुमुमार ३४६, गिरी ३४६,
सुप्रिय ३२२, ३२३, ३२६,	३५०, ३५३, ३५९,
२२७, थेर ३२५, उपासक	३९४, ३६३, ३६६,
३३०, परिब्राजक ३२५	३६८, नगरमा ३४७
सुप्रिया ५८, ८०, ३२२, ३२३,	से
३२४, ३२५, ३२६,	सेनानीधीता १८
३२७, ३२९, ३३२,	सेनानी निगममा २, ४
उपासिका ३३१, उपासि-	सेनानी निगमको १, १६
काले ३३०, उपासिका-	सेनासनखन्धकं १२१
सेंग ३३३	सेलत्थेरगाथा ३८८
सुबाहु महास्थविर ८९	सेलसुत्तं २०, ३८९
सुमन २६७, २७८, ३२४,	सेल महास्थविर ९१
मेठले २६७, २७७	सेलादि २०
मालाकारले २०५,	
मालाकारको ३, घरमा	सो
२०७, २३६	
सुमनादेवी २०, ९८	
सुमनासुत्तं ६१	सोणकुटिकण्ण ३३७, ३३८.
सुमाना राजकुमारी ६१	३४०, ३४१, वत्थु
सुमनाको ९७	३३८.

- |   |  |
|---|--|
| सोणकुटिकण्णतथेरगाथा ३३८   | संयुक्तनिकायमा ५३, २४८   |
| सोणसुर्त्ति ३३८   | इ, क्ष, श  |
| सोण ३७६, ३९७, सुर्त्ति ३७६,<br>३७७, कोटिकण्ण ३७६,<br>३७३, कुटिकण्ण ३७६<br>थेरियावत्थु ३७६ | हस्तक आलवक २११<br>हस्तकन्तवीणाको २३९<br>हस्तनख प्रासाद ६७<br>हृतियमंसादिपटिक्खेपनककथा ३३४<br>हेमक महास्थविर ९१ |
| सोणकुटिकण्णवत्थु ३७७  | हेमवत ३७४, ३७५ सुर्त्ति ३७४,<br>३७५, पर्वततिर ३७५  |
| सोण (कुटिकण्ण) महास्थविर<br>९०  | हेमवत सुत्तवण्णना ३१२<br>हृदराबाद १३५  |
| सोण (कोलिदीस) महास्थविर ९०  | क्षेमा २११, २१६  |
| सोणकुटिकण्णतथेरगाथा ३७३   | ज्ञातिक गाउँको १४  |
| सोतिथवती १३४  |  |
| सोपाक ३२६, तथेरगाथा ३२६   |  |
| सोभित बुद्धवंसो १५  |  |
| सोभित महास्थविर ९०  |  |

# शब्दावली

अ

अंग-भंग १९५, गरी २७९  
 अंगालन गडन् २८३  
 अकाल पुष्पहरू ३७४  
 अकालिक १६५  
 अक्रोधद्वारा २८६  
 अक्रोधिनी २९८  
 अखण्डरूपले ३२४  
 अखण्डित १६९  
 अग्रउपस्थायिकाहृमध्येकी २९२  
 अग्रशावक २६८, २७४, २८८  
 अग्रभाविकाहरू १५, ६७, २११  
 अग्रगण्य ७०, २०९ २८८  
 अग्रछिन् २१८, ३१३, ३३५,  
           ३४३, ३७१, ४०७  
 अग्रस्थान ७०, २०९, २१८,  
           २५०, ३५८, मा ३०९,  
           ३२५, ३३७, ३७६  
 अग्रतर ३०८, ३०९  
 अङ्गप्रत्यङ्ग २७, २४७ २८२  
 अङ्गविहृति हुन्थ २७

अगाडि उठ्ले ५९

अधिल्ला जन्महरू २१२

अचम्म भयो १९८

अचल प्रसन्न हुने ३४३

अचोरिनी १२६, १४४, ३६०

अच्छिद्रित १६९

अलिङ्गनी २६

अजीव जीवनी २०१

अष्टपान ७९, ८०

अष्टमी २९८

अटल-धर्मा ४९

अष्टलोक-धर्मबाट २३६

अष्टवर ५२, ५६

अष्टशील १७२

अष्टाङ्ग उपोत्थ ३२४, द्रत २७८

अष्टाङ्ग गुणले १४७

अष्टाङ्गयुक्त १३६, १३७, १३८,

       १३९, १४०, १७६,

       १७७, १७८, १८० उपो-

सवद्रत १२९, १७५

अष्टाङ्गिक १८०, २९८ शील

       १४७, २७९

- १८ कोटी १९  
 अधिकल्याण २३, २४  
 अढाई (२।।) एकड ६७  
 अन्तरधान १०३  
 अन्तःपुरमा २६३, २६४  
 अतिबुद्धि ३६, १९९, २५२  
 अतिवाक्य २३६  
 अन्तिमघडी ९४  
 अन्तिम घोजन ८  
 अतीतकथा ७५  
 अतीतकालभा ८७, २०२, २०४,  
     २५६, का ८१  
 अतुच्छ-ध्यानी २४९  
 अन्तेवासिक ३२९  
 अर्थकामना १२५, ३५९  
 अर्थकामिनी ३७०  
 अर्थप्रतिसम्भवा २०९  
 अदिनादान १३०, १६२, १८०,  
     बाट १२६, १६१, बाट  
     तिरत हुन्छे १४५, बाट  
     विरत भई १३०, १७२,  
     त्यागो १७२  
 अदिनादायी हुन्छ १६३  
 अर्घकरीस २७१  
 अन्धकार नाश १८०  
 अर्घम २५१  
 अधमिक कतिका १५८  
 अर्घाङ्ग ३४४, ३५४  
 अर्घाङ्गणी ३४४, ३५४  
 अनश्चा २०१  
 अंग्यारोपन २०७  
 आध्यात्मिक ३६८, ३७०  
 अधिष्ठाग २४२, २५६, २८२  
 अधूर्तिनी १२६, १४४, ३६०  
 अधोदिशा ३५३  
 अधोमुख ३८९  
 अननुलोमिक ११७, ग-यौ १५२  
 अनपत्यारगरी २४०  
 अनागामी १०८, १६७, २३४,  
     २५२, २६४, मार्गफल  
     २१६, फल ३०१  
 अनाचार २९९, ३५३  
 अनिश्चित नियम ७७, १५०,  
     १५४, १५५, १५७  
 अनिन्दित भई ३१२  
 अनिष्टफल मरण २१४, २५८  
     २५८  
 अनिष्टफलने छ २६४  
 अग्निस्कन्ध ४७  
 अग्निपरिचर्या ३६, गर्नुपर्छ ४७  
 अनुकरण १३२, १७३, १७४  
     १७५

- |   |  |
|---|--|
| अनुकम्भा १२५, १६२                                       | अपराधर्य-वेदनीय २५३                              |
| अनुकम्पिका ६७०  | अपरामर्शित १६९                                   |
| अनुकरण १३०, १३१   | अपरिशुद्ध मिक्षुलाई ९३                           |
| अनुकूलमार्गमा १६७                                       | अपवाद २७, २८, ८०, २४५,<br>गर्व ८१                |
| अनुगमन गरे ३९   | अपवित्र १०५, १०८                                 |
| अनुचित ११७, १५६, गच्छो<br>१५२                           | अप्रतिरूप ११७                                    |
| अनुत्तर १६४, हुनुहुन्छ १४५                              | अप्रमाद २५९                                      |
| अनुदया १६२  | अप्रमादी २५२ २५८, २५९,<br>३५५. नी २९८            |
| अनुपादिशेषनिवर्ण ६, धातु द                              | अप्रसन्न हुने १५३ १५६, १५७,<br>२३३, लाई १५३, १५७ |
| अनुभव ३१४, ३१५  | अपूर्व ३४०, घटनाहरू द७                           |
| अनुस्मरण २८६, ३५१, समानता<br>गरी ३०५, गर्दा १६४,<br>१६७ | अल्पेच्छा ११७, १५२, १५६                          |
| अनुमोदन ३०, ३१, ९५, १११                                 | अग्रहाचर्य १००, १७३                              |
| अनुरोध ३३८  | अभागिनी २८१                                      |
| अनुशरण २६७  | अभ्यागतहरूलाई १२६, ३६०                           |
| अनुशासिका ३७०   | अभिवादन ३१६, ३३१, ३५९,<br>३६३, ३६९, ३७८,         |
| अनुश्रवणद्वारा ४०७                                      | ३९८, गरी १०, ३०८,<br>३१५, ३१७                    |
| अनुशूतिद्वारा ३७५, ३७६, ३८७,                            | अभिसम्पराय १०८, २६४                              |
| अनुज्ञा १११   | अभिसम्बुद्धत्व ७                                 |
| अनैतिक काम ३५६  | अभिसंस्कार मार ३८८                               |
| अपमान ३५३   | अभिषिक्त २८                                      |
| अपराध २१४, २४२, २८५,<br>पूर्ण ३५६                       | अभिषेक २३१                                       |

अम्मण ६६	अवबोध १६५, १६६, वरी २१९
अमदधर्यायिनी १७६, ३६०	अववाद ८५, ३६९
अमिलोद्वारा १६४	अववादिका ३७०
अमृतभोगी २०, ८२	अवालम्बा १९२
अमृतमय धर्मोपदेश २०७	अवालम्बित्र १९२, १९३
अमृतोपदेश ३८३	अवाल पोलने बेसामा १९२
अयश २३६	अविनाशिनी १४४, ३६०
अयोग्य २५१, गन्धौ १५३, तापूर्ण २२५, २५६, तरिकाले २५६,	अश्व-दूतहरू ९
अरहन्त ४५, १०८, १६४, १६७, २१०, २३४, ३४१, हुनुहुन्छ १४५, हरू १२९, १३०, १३१, १३२, १७३, १७४, को अनुकरण १७२	अशिक्षित ३४४ अशंक २०९, २१६, प्रतिसम्मिश्रा २१०
अरहतमार्ग २१६, फल २१६	अथामिक ११७, १५३
अरहत्व ३९२, प्राप्त गरे १२	असंचेतनिक विद्यो २५७
अरुणोदय ३४०	असयमी २८
अलंकार ३५३	असत्य १७३, सङ्कूल्य १८८, चारीहन् १६३, ३५६, म्य राख्यन् १६३
अलंकृत ३७५	असर्को ३३
अलचिछनी २४०	असलकाम गर्नेहो अने २१५
अलाभ २३६	असलबाटोमा २०७
अवक्रान्तिक प्रीति ३८१	असहा ३०५, ३०६
अवकाश २८०	अस्वस्थ ३२२ ३२३
अवगुण २७६	अलिसपनको कारणले ३५४

अहिंसा ३५६	२५५, मा परी २१४, २५२,
अहिंसातकरोग २२२	ताप्ने विचारले २५७,
अहेसि २५३, कर्म २५४	लाग्यो २५४, २६३,
अक्षरस २०८	२६४, लगाइदियो १९३,
अज्ञानवश २८५	को ज्वाला ७५, ले पोले
अज्ञानतावश २८१	फे २५१
अज्ञानो २३६	आंग ३४०, मा २८३

### आ

आईमाईहरू २८३	आचरण ३६
आऊ हेर १६५	आजन्यघोडीले ४०, ४५
आकाश-कसिण ४०४	आजीवकहरू १०१, १०२, १०४
आकाशमा १८०, ३७४	आठ (८) करीस ६६
आकाशतिर ३८१	आठजना १८२, कुटुम्बहरूको ३७
आक्रोश बचनहरू २३५	आठदिन २७८
आँखो २७३, ३९२, छाली २४०, चिम्लेर ३९२, को छारो समान १११, फुटघो अने २७	आठपुद्गलहरू १६७
आँखो भाँ को रौदाट ७४	आठवटा बरहरू १०३, १०८, ११०
आगान्तुक १०५, ३२२, ३७८, मिक्षुलाई ८०, भोजन १०४, १०५, १०९, १११	आठ बरहरू ५२, ८१, १००, १०४, लेयुक्त १२५
आगस्तागी २५५	आठशय ३०८, वर्ष १३९, १७७
प्राग्गो ४६, २४७, २५१, २५२, मा	आठहजार वर्ष १३९, १७७
	आन्तरिक देवतालाई ३६, ४८
	आदान-प्रदानद्वारा २२१
	आनुपूर्विकथा १०, १३, २७६

आपने मासु २३३	१२९, १६४, १६६,
आपको सर्वत ७९	१६८, १६९, १७०,
आप-कसिण ४००	१७१, १७२
आपद् २३९, २४१	आर्यसंस्कृति ३४४
आपत्ति २०	आयाचना २११, २१९
आध्यान्तरिक १४४, कामहरू	आयु ३११, दिएको हुन्छ १०६,
१२६, मानिसहरू ३६०	३१०
आभूषण ३३, ३४, ३५, ५१,	आरक्षागर्द १८९
५२, ५८, ६०, ६१,	आराम भित्र १२०
६२, ११८, को पोको	आराम लिनु हुन्छ ८७
५९	आराम शून्य छ १०२
आत्मभाव २४१	आगलागीमा परी २५३
आत्मविश्वास ३५६	आलो-पालो गर्द ८२
आमा १७, १२५, ३७८, ३८२,	आवत-जावत ५४
समान गरी २०१, लाई	आवागमनलाई ३४९
३४७	आवासथभित्र १२०
आमाबाबु १२८, ले १६३, हरूले	आवासस्थान ६२
३५९, ३६२, ले १६३, ज-	आवाह-विवाह ३०२
स्ता हुन् ८०, को मृत्यु २२३	आवाह मञ्जलोत्सव ४०
आमिस भोजनहरूद्वारा ७९	आवेश भई २४२
आर्यअष्टाङ्गिक मार्ग हो १०	आशंकित भई २५४
आर्यउपोसथ १६०, १६३, नत	आश्वासन ६९, ३६९, ३७०,
१७५	विई २२५
आर्यकान्तशील २०६	आशिकागरी २७१
आर्यनिर्विदिक १४६	आशिर्वाद २७१, ३०६, ३०७
आर्यश्रावक १७०, १७२, ले	आश्रममा ८७

आषाढ पूर्णिमाको दिन ३७३ मा	इहलोक र परलोकको विषय १४३
२७८, ३७५, रातमै	इहलौकिक ३५६, विजय १४३,
३७६	१४४
आसत्त भई ५४	ईख २३२
आसनबाट ३१६	ईर्यापिथ ५३
आसपासका ३८	ईर्ष्या २५१, २८१, २८३, २९८,
आस्वाद ३९९, ४००, लाई	ले जली १११
४०१, ४०२, ४०३,	
४०४, ४०५, दर्शनद्वारा	उ
४००, ४०१, ४०२,	उत्कृष्ट ३३७, जीवन ३१०
४०३, ४०५ रुपी ३९१,	उग्रहनिमित्त ३९२
३९९, ३०५	उद्ग्रह निमित्त ३९२
आस्वबाट भुक्त १२	उद्गारहरू ७०
आहारमा आशाराखी १६१	उच्चाशयन १७४, महाशयन १३२
आक्षेप ७३	उचित छेन १५१
आज्ञाकारिणी ३४४	उज्यालो पनि २०७
आज्ञा सुनी ३१५, ३३९	उज्यालो भएर आयो ११०
इ	उत्तम ३८, अर्थ ३९९, ४००,
इच्छानुसार ३२३	४०१, ४०२, ४०३,
इतिहास २००, ३७५, मा १८५	४०४, ४०५
इन्द्र २१२	उत्तरदिशा ३५३, तिरको १६२
इन्द्रिय-भावना १०९	उत्तरद्वारबाट ६३
इन्द्रिय संवर ११२	उत्तरासङ्ग ११८, से ३३०
इद्विकथा २४६	उत्तानोपार्दिदिशा ११
	उत्तीर्ण हुन् ३३६

उचकसाटिक १०४, १०८	उपलब्ध ३००
उदयास्तगमिनीप्रज्ञाले १४६	उपक्लेश १६४
उदात्त चरित्रको ३४५	उपसम्पदा ३७७, ३७९
उदाहरण ३२४	उपहार पठाए ४०
उदयान २५१, मा ११८	उपहारहरू ४०, २२१
उद्देशन गर्ने ९३	उपहास १९५
उद्देशन गर १५३, २५७	उत्पादन ३३६
उद्दिश ३५३	उपाध्याय ३७९, ३८२, संग ३७७, ले ३८०
उद्धार ८७	उपाय ४००, ४०१, ४०२, ४०३, ४०४, ४०५,
उनन्वास गाँस ५	द्वारा १६४, १६५, १६६, १६७, १६८, १६९,
उपकार २८१	१७०, १७१, १७२
उपशातक २५४	उपासक ११, आवकहरू २११, परिषद ८९, २०९
उपस्थाक १५०, ३१८, को घर १५०, भिक्षुले ८४	उपासिका १२६, ३००, ३६०, हुं १३, आविकाहरू २११, परिषद ८९, २०९
उपस्थान ३७६	उपेक्षा बोध्यज्ञ १०९
उपस्थम्भक २५४	उपोसथ ५६, ९३, २६८, २७९, २८०,
उपदेश २०८, ३१०, ३३८, ३४८, ३५२, ३५३, ३७४, ३८२, गरिन् ३५२, गर्नुभयो २१	व्रत १२९, १३०, १३२, १३३, १३७, १३८, १३९, १४०, १४२, १६०, १७२, १७३, १७४, १७५, २९९, व्रतको फल १७५, व्रतको
उत्पत्ति १८६	
उपनाम २६६	
उपनिशद्य सम्पत्ति ६३, २६८	
उपयोगक २५४, कम २५३	
उपपदच वेदनीय २५३	
उपयुक्त छ १०	

दिनमा ७६, १६२, शील १७६, १७७, १७८, २९८, २९९	एकछिन २८९ एकत्रित पारी २६७ एक छाके हुन्छन् १३१, १३२, १७४
उपोसथिक ७६	एक दिन १७६, १७८
उब्बेगा प्रीति ३८१	एक पाँपे रथ ३५४
उद्बेगा प्रीति ३८१	एक पौत्रिक २११, २१५
उम्मेर आएतापनि ३	एक माग मात्र २२६
उत्सव २५, ७४, हरूमा १५१, मारै७५	एक महीना १७६ १७७, १७८,... हुन्छ १३०,
उसभ ३८	
उत्साह र मेहन १६९, द्वारा १६४, १६६, १६८, १७१	एक रात १९६
उष्मताद्वारा १६८	एक लाख ३५, ६१, सन्ताउन्न हजार ९२
ऊँट न्हौ २३५	एकलै एकली १५१, १५५
ऊर्णालोमबाट ७४	एकलै एकलो १५१, १५२, १५३,... १५५, १५६, १५७
ऊनहरू १२६, १६०	एक शयबीस पोजनको बाटो ३७३
ए	एकशय वर्ष १३७
एउटाको मन ३४५	एकशयबीस वर्ष ५२, ९४
एउटाको शरीर भए ३४५	एक वर्ष १३७, १७६, १७८
एकटुका सुन २७३	एकसप्ताहसस्म २३५, ३१७,... ३१८, ३१९, ३२०
एउटै प्रेम हुन्छ १८३	एक साता ३०५ सम्म २७६,... ३०५, ३०८, ३१७,...
एक करीस ६६	३१८, ३१९, पछि
एकजना १८२	समाप्तिबाट उठी २५७

एकसाथ ३५१, ३५२	ऋद्धिप्रभावद्वारा ६५
१००० कोठाहरू ६५	ऋद्धिप्रतिहार्य ५६, ८४
एकहजार वर्षहरू १३७, १७६	ऋद्धि शक्ति ३३२
एकाग्रचित्तगरी २४१	
एकान्त १५१, १५२, १५३, ठाउंमा १५५, १५६	क
एधार गुणहरू २८२	कष्टपूर्वक २२३
एधारवटा फल २४७	कटु २११, २१७, ३१५, वेदना
ऐनालाई १६९	३१४, ३१६

## ओ, औ


ओक्कन्तिक प्रीति ३८१	कठोर भाषणी १७
ओदात ८४ (=सेतो) कसिण ४०४	कणिकार फूलहरू २७३
ओहलो र पल्लो छेऊ ३४९	कणिकार पुष्पवर्ण २४
ओसिडिचतुकामो ८६	कतक ११९
औगत २९	कर्तव्य ३५३
औदिश्य (ओदिस्स) २४१	कर्तिका १५८
औपनयिक १६५	कर्तिमानिसहरू मर्णन १८२
ऑला गिन्ती गरी १८७	स्कन्ध (=पञ्चस्कन्ध) मार ३८८
औषधी ६८, १०४, १०६, ३५५	स्कन्ध निरोध ७
	कन्या २३, २४, २५, २६, २९, ३०, ३३, केटीहरू २७
	कनिका प्रमाण ३०
	कपट २०६
	कपडाहरू ३४
	कपडालाई १६७, १६८
	कम्पाउण्ड ६७, मित्र ६६

## मृ

ऋजुप्रतिपन्न छ १६७

ऋद्धिको प्रभावले ३२४, गर्दा ११

कपासहरू १२६, ३६०, छुटचाउने १४३	करीस ६६
कपासको धागो ३६६	करणा भरित ३४८
कम्पित ढेन २३६	कलहगने १२३
कम्बल ३७८, ३८०, ३८२	कलिलो हृवयमा २२५
कर्मज वायुचली ३०५	कसिण ३९२
कर्मष्टान ८५	कसिगर काल्ने ठाउँमा १८६
कर्मचारी १८६, को घरमा १८७	का
कर्मबद्ध २५८	
कर्मबल १८८, २०१	काका २५१, लाई २३९
कर्मभोग २५३	काखमा २७२, ३४९
कर्मविभाजन २५३	कागजको टुक्रोमा १९८
कर्मफल २५३	काङ्चन १८०
कर्मको मूलकारण १८८	कान्धी बहिनी १४, ५४
कर्मशक्ति १९१	काट्कुट पारी १९३
कर्मरक्षी २८	काठहरू ३४, २५७
कर्मरसस्म पानी १०३	काठको टुक्रा ३८९
कमलमा ३९५	कानमा ३७६
कमलको पातमा २८२	काम चलाउनकोनिर्मित ४६
कमलको फूल १९७	कामदारहरू १२६, १४४, ३६०
कमलो ३५६	काममिथ्याचार १२६
कमिशनमा ७८	काम बन्द गरी १९२
करकमलमा ५	काम अन्हाएको छ १९३
करार गराउन लगाउँछन् १६२	कादणिक ५
कराउन यालिन् १५८	कालानुकूल ८५
कराउन याले ७४, १५६	कालो रसमी ७४



Dhamma.digital

काशीको वस्त्र ७२	कुम्हाले १९१, १९२ कहाँ: १९३,
काषायपिण १८७, १८९, १९०,	१९४
१९१, २२३, २७९, को २०७, को थेली १९२	कूरूः २५१

कृ

कि, कु

कीटपतंग २२२	कृतत्वात् २५३
कुकुरको मांस ३३४	कृत्रिम २३८
कुकुर हुँदा १८८	कृष्ण १७५, २०१, २२३, हरू २२४, समान १३७, १३८, १३९, १४०, १७६, १७७, १७८
कुखुरा २२२, २३७, हरू मारी २३८	कृष्णपक्ष २६६, २९८
कुचो ११२, ११३	कैन्द्र मानेर ८३
कुजात वालक ११२	केश २३, कल्पण २३
कुजात पुत्र हो ११८	केही सत्तानहरूको नाम ५३
कुटुम्बिहरूले ४६, ४८	कोठा ११६, ३८३, ३८४, ३८५, मा ४५, १०३, १५१- १५८, भित्र राखी २५२
कुटे ११०	कोष्ठागार खोली ३४
कुबेलामा ८०	कोदाली ३७
कुभावना ३५१	कोपाग्नीलाई २५५
कुमारी ३६४, का सेंग १५१	कोमलता २८
कुरुवा २०१	
कुलवंश २३	
कुलगृहमा १५०, २७९, गए १५१	
कुविचार गर्न छोडेन १९६	
कुवेरपतिहरू २२	
कुशलकार्य ३३६, ३३९	

Dhamma.Digital

कोष ३८	खान-पान २४०, २४८	
कोसम्बक विवादकथा १२२	खाना २२६, मासन गइन् २२४,	
कौवाहरुको वथान १८६	खानुहोस् २२५	
कौतीमा २७५	खालि हात ३०९	
कोधलाई २८६	खिन्न हुन थाले ११७	
क्रोधी २८३	खिसी गर्द २०३	
ख		
खजाञ्चीले १९९	खूपा ३७	
खणिका प्रीति ३८१	खेतिर २७३, लाग्नु खयो २६९	
खबर लिएर आए १९९	खेतमा २७३, गई २१७	
खराउ १०	खेतबाट २७४	
खराब संकल्प १८८	खंरको बन रमणीय छ ५६	
खराब स्वप्न २४७	खोपीमा २३९	
खरानीको धूलो २८०	ग	
खरानीद्वारा १९६	गङ्गामा २२९, २३०, २३१	
खरो ३१४, ३१५, ३१६	गञ्जुर (कूट) ६७	
खाट ७१, मा १३२, १७५, १८०,	गणिका २६१, २९६, हरू २८४,	
बाट ३२४	को घरमा १८६	
खादनीय १२६, १४४, ३६०	गधाहा छो २३५	
खान्दानको ३३८	गर्मधारण ३०५, ३१५, ३१६,	
खाल १०१, १०२, ३०८, ३२३,	गरी ३१७, ३१८, चएको	
भोज्य ३२०, ३३१, भोज्य-	कुरा ७८	
हरू २०५, ३१०, ३३२,		
पदार्थहरू १६१		

गम्भेदना ३०५	गायाद्वारा ११०
गम्भिणी ३७३, ३७५, यिई १८७, छंडा ३०४	गालिगरी ११७
गम्भीरता ३६९, ३७०	गिजाहरूको वर्ण २४
गमिक ३२२, घोजन १०४, १०५, १०९, १११	गुच्छाखेली ११४, रहेको यिथो ११३
गरीब २०१, २२३, २६६, २७७, कुरुवा ४७, २०१, २२३	गुण २८६
गलामा २९	गुप्तिका साथ १२६
गलेचा ६९	गुनासो ७९
गवुआ ४	गुफामा ८५
गहनाको बट्टा २०३	गूँद ७२
गहभरी आँसु लिई ३०७	गेह (नौसागर) द्वारा १७१
ग्रहण गर्ने ४	गोठमा २
गाई गोरुहरू ३७, ३८, १८९, ३४७, चत्तेछन् १६१,	गोठको ढोका ३८, १८९
जिम्मा दिई १६१, लाई २	गोठको द्वारनिर १८८
गाउँ ८४, ८५, ८७, घरमा ३९१	गोठालाले १८९
गाउत ३७, ३८	गोडाको आँलाले २३३
गाउन थाले ७४	गोत्र २७५
गाँठ ३४	गोप्य तरीकाले ३६०
गाडा ३७, का गाडा ३७५, हरू २७४, जाने बाटोमा १९०	गोपालक-उयोसथ १६०, १६१
गाडीवानहरू १९०	गोबरद्वारा १६८
गाडीवानसंगबाट १९१	गोरी वर्ण २४
	गोरु १७९, ह्वौ २३५, हरू १९०, १९१, २६८, बाहिर निस्की १८९
	गौरब १२६, ३६०, ३६२
	गोशालाहरूका काठहरू ३४



DhammaDigital

गृह-प्रवेश २७६

गृहस्थ-ब्रह्महर्चयशील ३५७, ३६७

गृहस्थीमा १२

गृही जीवन ३५३, ३५४

गृही आविकाहरू ३६८

घ

घट-कत्तकादि ११२

घटनाहरू २८५, २८६

घनिष्ठ ३३८

घर २७६, २८४, ३०९, ३२८,

बास छैन २७५, बार

३६६, मा २७९, ३३८,

३३९, ३४१, ३५१, ३८५,

३८६, ३९५, मा ल्यायो

१८९, फर्क्यो १९४,

बलियोपार्न २५१, पछाडि-

तिर ४४, ४५, मा आग-

लागी १९५

घसि दिइन् २८३

घाँटिनिर ३५

घाउ ३२३, ३२४, ३३२

घाम झल्किने बेलामा १९२

घुँडा टेको २४३

घुँडा मारी १८९

घुँडासम्म पानी १०३

घ्यू ७२, ८०, २८१, २८२, २८६

३२३, ले २८२

घंटो ११२, ११३, आदि दान ८१

घोडा २३, हरुको ३२, कोऽमांस

३३४

घोडीलाई ४०

घोषणा २०९, २८८, ३०९, ३२५

घृणित हो १०५, ६, १०८

च

चंगा पार्नु हुन्छ ८६

चउझ कोटी ३७, धन ७०

चक्रितपादें ३४७

चतुमधु ८०

चतुर्मधु ८०

चतुर्मासभरी ६८

चतुप्रत्यय ६२

चतुप्रतिसम्भवा २१०, २६०, ज्ञान

२९०

चतुर्दशी २९८

चतुर्मास लागेपछि २७८

चतुर यिइन् ८१

चतुरार्यसत्य २९९, को १३, ज्ञान

२९९

चन्द्र १८०, ३९२	चामल खोजी २७१, २७२	
चन्द्रमा ५०, ५२	चार गृही सुख ३५६	
चर्देंगएर १८९	चार कुराहरू ३१०, ३११	
चबीको खाडलमा १९८	चार गुण धर्महरूले १४६, सम्पन्न १४३, १४५	
चमर ११३, ११४	चारजना १८२	
चमत्कार ३९	चार जोडा १६७	
चरणकमलमा ५०, ५२, २८५, ३००, ३१५, ३१६, ३१७ ३१८, ३४७, ३७८	चार परिषद् २०९	
चरण सम्पन्न ३१२	चार व्यक्ति हगुर्दा २७	
चराको दृष्टान्त १७	चारशय वर्ष १३८, १७७	
चरित्रानुकूल २१, २२	चारहजार वर्षहरू १३८, १७७	
चरित्रकथा २१०, २१४	चारिकार्थ ३२८, ६४, जानु भयो ११२	
चवालिस पाथी ६६	चारेतिर २२७	
चा		
चाडको दिनमा २६७	चारं दिशातिर ९	
चाड-बाड २६८	चारै परिषदहरू ८९, का बीचमा २०९	
चाड थियो २२९	चालीसकोटी ३०, १९९	
चातुर्द्वयिष्य वर्षाद् १०१	चि	
चातुर्मंहामोतिक शरीरलाई ८६	चिच्छाउन आलिन् २४०	
चाँदी ३५, १३३, १८०, को पोसाक ३४, को धागोले	चित्तको भलिनता १६५, १६९, १७०, १७२	
३४, का भाँडाहरू ३७, हरू ३८५	चित्त प्रसन्नता १७०	
	चित्त परिशुद्ध भएपछि १३	

चित्त प्रवृत्ति १८८, १९०	चूरी २०४
चित्त प्रसन्न १६४	चूलामा २८१
चित्त विकार ७२	चूलोमा ३
चित्त विक्षेप १९५, १९६	
चित्ताए बमेजिम ३००	चो
चितुवाको मांस ३३४	
चिराक ४५, समातन सणाई ४०	चोर हौ २३५
चिरहो ३८४	चोर ३४१, हरू ३३९, ३८३, ३८४, ३८५, ३८६, ३८७
चिवाचर्चा २५४	
चीवर बस्त्र ६२, हरू ६८	चोरी १५३, ३५६
चीवर पहिरी ३१०, ३६३	चौतारीमा ३
चीवर पारपनगरी ८९	चौबीस ८२, कोटी ७, ५४,
चीवरहरू २५०, छाडी १०१	१९

त्रु

Dhamma.Digital

क्र

चुल्ठो २३	छट्टोवरगो ८७
चुट्की बजाउने अणसम्म २४९	छत्र धारण २७६
चुट्नसम्म चुटे ११०	छ दिशा ३८३
चुपलागेर बसे ४८	छ योजन अगाडिने २२
चुकसी २३२, २३७, २३८, को	छलकपट २०७
कुरासुनी २४२	छ वर्ण रसमी ८४
चुट्न थाले २८२	छ वर्ष पुगेपछि २
चूर्णद्वारा १६६	छविकल्पाण २३, २४
चूनले पोतेको ७१	छविवर्ण २४
चयिलई ३३०	छबो र देखो ३५३

आनदीन नगरी २४२	जन्म जन्मान्तर ३४९
आला पत्ताई ३३२	जन्म मरण रहित २५९
ओरा ५२, ५३, ७०, १८७, २०१, २९३, ३८२, ३९४, ले ३८१, छोरीहरू ९८, पाउनसके <sup>ं</sup> भने १, जन्माउन सकू <sup>ं</sup> ७६, जन्माई १८७	जमुनाको सर्वत ७९ जरत्व ९४ जबरजस्ती गरी ३९ जहानहरूमा ३५३ जाउलो १०४, १०६ जाग्रतता ३१२ जाति २७७ ज्यान २४० जिउँदो कुखुराको सहा २३८ जित्न सक्तुपछि २८६, २८७ जित्न सकिन १९३ जिम्मा ३१९ जिम्मेवार ३१९ जिम्मेवारी ३३ जिरिङ्ग भयो २०१ जीवन २७७, ३१९, ३४४, नुनाश १९५, भर १०५, १०६, १०७, १०८, १२९, १७२, १७३, १७४ जे जति १० जेष्ठ पुत्र २० जेठी छोरीको स्थानमा ४ जोतन जानेछु २६८ ज्योतिषले २०१
ज	
आङ्गुलमा ८५, ३१०	
आगा १९, खोजिन् ६३	
आतनगरी १२६, ३६०	
जति प्रेम उत्ती हुःख ५५, १८५	
जति मानिसहरू छन् १८२	
आन्तीहरूलाई ३२	
आस्तो ११	
आनक कर्म २५४	
आनसंख्या छ १८२	

ब्योतिकी १८६  
बौहरीहरू ६०

मा

कमड़ा १७, गर्ने १२२, १२३, कर्न  
वाले ७४  
क्षसंग भई २८३  
क्षड्.मा अद्यक्षो १९१  
क्षारपातहरू २५७  
क्षाल उधारी २८०  
क्षालवाट २८१  
क्षाल हाल्न लगाईदिए २३७  
क्षिगा २२२  
क्षट्-कपट ३५६  
क्षुटो नबोल्ने भई १३१, १७३  
क्षोक्षी रहेको ३९०

ट, ठ, ड, ढ,

टहलिनु हुन्थे ८६  
टाडकोमा २८१, २८२, २८६  
टीक ३५  
टाई-मर्मी १८९  
टुक्रे टुक्रा २५७  
टुकेती ३५६

उराउन थाले १९२, २४२, २४४  
उराउँक्षन् ३३५  
उह मयो १९०  
उहु २२६, २५७  
उले ३८४  
उक्केलाई ११  
उताहा भई १९०  
उझाउरा १६६  
उङ्गोद्वारा १७१  
उङ्गाहरू ओसाने ६५  
उक्का ३८३, हरू ६७

त

तकिया ७१  
तताउन थालिन् ३  
स्तन चुम्बन गरी ५०  
तपस्या ३३६  
तबेला ३४, मा ४०, ४५  
तरङ्ग ३८१  
तरवारले ३३९  
ताल्चा मारिदियो २५२  
तातो पानी १९४, ले २८३  
तातो छ्यु २८२  
ताल बृक्ष २७५  
तारण २४३, हुमेय २४१

- तारण १८०  
तात्कालिक विद्याहरण ११३, ११४  
तात्त्वा २३१  
स्थाग १७०, १७१, ३३६, सम्बद्ध  
१४५, चेतना २७०,  
वाचनालाई ४७, सम्बद्ध  
हुन्दे १४६, वान १६१,  
वान हुन्दे १२७  
त्यागिनी १२७, १४५, १६१  
तिघ्रामा ३३०  
तिघ्राको मासु ३२३, काटी ३३०  
तिर्मिरियो २७३  
तिरस्कार २३३  
तीन जना १८२  
तीन तीन दाशीहरु ३७  
तीन प्रकारका उपोसथ ब्रतहरु ७६  
तीन बचनदारा १३  
तीन भाग २२५  
तीव्र वेदना १९५  
तीव्र रोग १९५  
तीस रातको एक महीना १७६  
तुनामा १९८, बीघी १९६, १९८  
तुना फुकाली १९८  
तुरन्त फक्कों १९४  
तुलादण्ड हुन् २१९  
तूष्णिमावदारा १२, १०१, ३३१
- दूर्य वादनको वाचाक ३४  
तेज़-कसिष्ठ ४०१  
तेज ७२, ८०, २२३, २८३, ३३७  
हारा १६९, मा बिज्ञाई  
३४, घस्त खगाई ४०,  
को बस्ती ११, का कवडा-  
हरु २२५, को कवडाले  
२५१  
तेस्रो पर्न गयो ३०५  
तौलनु ३३६  
तृष्णस्वरजमा १३२, १७५  
तृष्णा ३८८, लाई ३९१, लय ८८,  
मारपुत्रीले ३९०  
त्रियोदशी २९९  
त्रास ७५  
त्रिपिटकधारी २०४  
त्रिपिटक बुद्धबचनलाई ९२  
स्वरी १३७, १४०, १४३, १४४,  
१४५, १४६, १७६, १७७,  
१७८, ३४४, ३४५, ३६२,  
हरु २८, ले १४४, १४५  
१४६, सँग १५५, १५६  
१५७, प्रति ३४५, पुरुष  
३४४, ३४५, पुत्रहरुले  
१६३, लीलाले २६, क


साथ १५१, १५२, १५३, १५३	दरवारमा २३१, २४०, २४६, २५१, २५२, २५४, २५५, २५७
त्रिवाचिक ११, १३	

थ

चक्रावट ८६	
घर घर कौन्ज खात्यो २४२	
स्वीर वचन १७३	
बुलचचय आपत्ति ३३४	

द

दगुर्न लाग्दा २८	
दगुर्दा २७, रहेछन् २८	
दर्जा अनुसार ३२	
दण्ड कर्म स्वरूप ६२	
दण्ड स्पानी १२९, १३०, १७२	
दण्ड दिन्दि १९५	
दण्डनिक्षेप (प्रक्षेप) गर १६२	
दन्त सक्षम २८	
दतिवन ल्याइदियो २६९	
दम्पतिसे ३६४	
दबाउ ७३	
दबातु १५०, १७२	
दरवार मित्र २३७	



दरवार अगाडि २३०	
दरिद्रता को कारणसे ३५४	
दरिद्री हुै २७४	
दरम २०७, २१५, उपाय ९९०	
दश अतिहरू ३५	
दश अतिको अर्थ ४५	
दर्शन ३६७, गर्न ३६७	
दश कसिण भावना ३९९	
दश आङ्कोश २३५	
दश कारणहरूमध्ये १९५	
दश खना १८२	
दश प्रकारका कुराहरू ४५	
दश प्रेम १८३	
दश ने दुःख १८३	
दशसहम्य ३७५	
दशसहश्रीलोकधातु ८६	
दश कामभोगीहरू ३५६	
दसना ७१	
दक्षिणद्वारवाट ६३ द३, द९	
दक्षिणविशा ३५३, तिरको १६२	
दक्षिण ३१२	
दक्षिणेय छन् १६७	

दा

दाइजो ३७, १९३, उपहारहूङ्ग  
७६

दाउराहरू ३४

दाखको सर्वत ७९

दाँतहरू २४, २६

दाँत फिकेको २३९

दान २७६, कार्य, २७२, २९९,  
चेतना ९५, कथा १०,

को फल २७४, द्वारा  
१२७, १६१, २८७,

पुण्य २७८, दिन पाठे  
२८२, द्वारा हातशुद्धि

पाठे १४६, दिने काममा  
१२७, दिनेमा १६१,

शालामा २२३, २२४,  
२२६, २२७, २२८,

२६१, बस्तुहरू ८१

दानवतापूर्ण २५१

दानवीयकाम २५१

दानानुभवेदना २७१, २७२

दानी २०३

दास्पत्य ३४४, ३५२, अस्त्राव  
२४५, ३६३

दायक ३२८

दाश १२६, १४४, ३६०, काम-  
दारहरूले १६३, त्वचाट  
४, २०८, दाशीहरू ४३,  
२२२

दाशी ६०, २१२, २८१, ३२९,  
लाई ६, ३३९, ३८५,  
मनी घोषणा २७९

दाहसंस्कार २२५

दि

दिएको मात्र १७२, १७३, प्रह्ल-  
गर्ने १३०

दिन-चर्या ८३

दिनमा ३८४

दिनरात १३७, १७७

दिनेकार्यमा १४६, १६१

दिनेलाइमात्र दिनुपर्ण ४६

दिनेलाई पर्नि नदिनेलाई पर्नि  
दिनुपर्ण ४७

दियो ७५

दिवास्थानमा ८५

दिवा विहारकोनिम्नि ८३

दिव्यआयु १११, १३७, निषेद  
१३९, १५१, १७१

१७७, १७८  
दिव्य ओजधातु ३  
दिव्य सम्पत्ति प्राप्त गर्ने ७६  
दिव्य सुख र आयु १३३, १७५  
दिशा विविशामा १०८  
दिशा सफा हुन्थ १०७

दु

बुद्धका ३३९, ३८४, पारी १९३  
बुह दुह गजुर भएका ६६  
बुहजना १८२  
बुहतले ६५  
बुह पांगे रथ ३५४  
बुह प्राग २२५, २२६  
बुह शय वर्ष १३८, १७६  
बुह हजार वर्ष १३८, १७६  
बुह हस्ता सम्म २२, २८०  
बुष्कम ३१४  
बुङ्कृत्य आपत्ति १५९, ३३४  
बुङ्कृत्य पाचित्तिय दोष ११३  
बुःख १४, १८४, १३६, को ज्ञान  
२९५, पूर्वक २२६, पनि  
छैन १८३, को निरोध हो  
१०, को समुदयहो १०  
बुघाहा २८३  
बुधे छालक १८९

बुध्यरिणाम ४००, लाई ४०१,  
४०२, ४०३, ४०४,  
४०५, बर्णनद्वारा ४००,  
४०१, ४०२, ४०३,  
४०४, ४०५



बुद्धुल १५७  
बुमिक्षभय २२२  
बुःशीली २३६  
बृंथ २, ३, ३७, ३४९ खाई  
१८९, दुहाइन् २, मा  
पानी ३४५

दे, दै, दो

देवगणहरू द६, १७०, १७१, को  
१७६, १७७, ले रक्षागर्भम्  
२४७  
देल्ने बित्तिक ३४९  
देवता हु १८०  
देवताले ३८०, ३८३  
देवतानुस्मरण १७०, १७१, १७२  
देवता समान ४८  
देवता उपोसथ १७२  
देवदत्तको कारणले १५  
देवपुत्रीले ९५  
देव र छबो ३५३  
देव र देवी ३५३

वेदसोक्तमा २९५, उत्सव भई १८८	धनी २७७
वेहान्त जयो २३५	घनुष २४०, वाणले २४२, मार्द २४१
झोप २४९, २९८ राखी २४२	घम्मं सरणं गच्छामि ११
भाव २४१, २८२, २८६	घमं १२६, ३६०, १७६, चक्र १०, समामा ८५, २५५, उपोसथ १६६, कथा ८८,
दैनिक आवश्यकताको ८१	चेतनाराखी १०१, वादी १२३, का गुणहरू १६५, कथिकाचार्यको स्थानमा २०८, कथिकता २०९
दैलोनिर १८९	को अनुस्मरण गर्छ १६५ १६६, देशना ३८२, विनयमा ३७०, अवणार्य २०८, प्रतिसम्मदा २१०, विचय सम्बोधपञ्च १०९, साई देखिसकेषष्ठि १०, समामा २५८, ३३८, ३३९, ३४०, ३८५, ३८७, अवनमा ३८५, ३८६
द्रोणी ६६	धर्मानुस्मरण १६५
दोषट्टा चीवर ८६	धर्मात्मा २०२
दोष ४४, ४५, ४६, ४८, सगाउँछ	धर्मसिन २०८, माद५, २८३, मार्दाली २०८, मा राखी २३७
१९५ रहित प्राणीसाई १९४	धर्मविदोध ६३, ८७, ८८, ३०८,,
दोषारोपण ८, ४३	
दोहरो २२७	
दृष्टिधर्म वेदनीय २५३	
दृष्टीहरूबाट ३३६	
ध	
धन १४४, ३३७, ३४०, धान्य १२६, १४४, ३६०, सम्पत्ति ५७, हरू १८०	
३८५, को राज्ञीरी सुरक्षा गर्ने स्त्री १४३, यतिको पवरी २७५, सम्पत्तिको २७६	
धन्य हो मन्ते ११	
धमाडप ३३८, कुलमा १	

वरिसकेपछि १०	नकंसोकमा ३९४, २०३
धर्माभिसमय दद	नकंगामी ह्यौ २३५
धर्मामृत २०७, २०८	नगद् सम्पत्ति १९९
धर्मोपदेश २२, ४९, ८५, ९२, ९३, २०७, २८०,	नगरमा ८५
३१४, ३१५, ११६,	नगर परिक्रमा २००
३३८, ३३९, ३४०,	नगरभित्र ८३
३४८, ३७५, ३८३,	न विनेलाई विनुहुन्न ३६, ४६
३८४, ३८६,	नगनता १०५, १०८
धाइ आमाको रूपमा २१३	नगन साधुहरू ४९
धाइ आमाको कोखमा २०२	न पोलोप् २८६
धागोको प्रयोग ३४	नवीको किनारमा २५७
धान्न सबने छाँन ३६६	नवीको किनारबाट ४३
धार्मिककथा ११३ ११५, ३३३, द्वारा ११३, ११५, ११८, ३३२	नवीमा ३५, २५६
धार्मिककुरा ११९	नव्वे प्रेम १८३
धार्मिक स्वतन्त्रता ४१	नव्वेने दुःख १८३
ध्यानमा ३७९, तल्लीन भई २५२	नमस्कार गर्न योग्यत्वम् १६७
ध्यानी २८८	१६८
धिकार्ण पाले ११७	ममारी छाड्ने छाँन १११
धुँआ ३, ४	नरनारीहरूमा २
धुवाइ ५	न रिसाउनुहोस् २७२
न	नवक मिक्षु ३२३
न कराक ३४०	नवनीत ७२, ८०
	नवमी २९९
	नवै महीना पछि ६७
	न्यग्रोष्यवृक्ष २, ४, मनी ४, ५
	देवता ३, देवतालाई १

नक्षत्र योग १८७

ना

नाइके ३४०, ३४८, ३८६,  
३८७, ले ३३९ ३४१  
नाताकुटुम्बहरू २५५, को हानो  
१९५

नातो ५३, ५४, ७०, हरू ५२,  
९२, नातिनीहरू १५१,  
१८२

नातिनी २०, हरू ५२, लाई ७७,  
१५८ हरूका बीच ७०,  
को १८१

नाड़ी नाड़ा ४१  
नांगा भई १०७  
ना जवाफ भई ४८  
नाचन पनि थाले ७४  
स्नानगरी २५, २३१  
स्नान गर्न २२९, २३०  
नारी १२५, ३५९, ३६१, शिक्षा  
३६, गुण ३५२, प्रति  
३५२

नामहरू १४  
न्याय (=निवाणि) मार्गम् १६७

नि

निकृष्टगुण ३५४  
निगम ८५  
निगन्ठ उपोसथ १६०, १६२  
निर्गन्ध १६३, उपोसथ १६३  
निश्चल गर्न ३९२  
निर्णय १४८, १४९  
नित्ययागु ८१, १०७, १११, हरू  
१०९  
निस्त्याए ३५१  
निन्दा २३६, ३३३, गर्न थाले ४१,  
गरेनन् ८१, गर्न हुझ १५२  
निर्दागी १६९  
निदायी २७३  
निर्दोष मार्गमा १११  
निर्दोषी ४८, प्राणीलाई १९४  
निधारमा चुम्बन गरी २२६,  
२२९  
स्निग्ध २४  
निपुण ३२४  
निर्भोक भई ३५५  
निमन्त्रणामा २०५  
निर्मल ३७०, जीवन ३५६  
निर्माण ८२, कार्य ६५

- निष्ठतारी १८८  
 नियम १५८, बनाउनु हुम् ५४,  
     १५८  
 निरन्तर ३४९  
 निराकरण ४८  
 निरालसी ३६०, ३६२, हन्ते  
     १२६, १४४  
 निराहार २९०  
 निरोगी ३०६, पुत्र ३१६; ३१७,  
     ३१८, ३१९  
 निरहक्ति प्रतिसम्भवा २१०  
 निरोधसमाप्ति २६८  
 निरोध धर्म हुन् १०  
 निर्लंजी २८, साधुहरू ४१  
 निर्लोभिनी ३८८  
 निर्वाण २५३, ३१५, परायण  
     ३५७ को लोतमा २१,  
     नै साँचेको सुखहो ३१४  
     ३१६  
 निवंदन ३०  
 निःशंकी भई २५४  
 निषेध ३३४  
 नील ८५, कसिण ४०२  
 नीवरण १०  
     नु, ने, नो  
 नुनहारा १७१  
     नुहर्ई ५, शुद्धाईयरी २२३  
     नुहाङ १०१  
     नुहाउँदै छन् १०२  
     नुहाउन २५  
     नुहाउने कपडा १०८, १११  
     नून क्षे २४०  
     स्नेह ७३, २३०, २३८, २३९,  
         ३४९, ३५०  
 नैष्कर्म्य २७६, को गुणकणा १०  
 नोकनी १९६, २०३, कुम्हा  
     २०४, बाट मुक्तमयो २०८  
 नौ करोड रुपयाँ ६८  
 नौ कोटी ३७, ६०, घन ६२,  
     ६८  
 ९ कोटी १९  
 नोखना १८२  
 नौ महिना भित्र ६७  
 नौलो मिक्षुलाई ६८  
 नौशय चोरहरू ३३८, ३८३  
 नृत्य-गीत १३२, १७४
- P
- पंखा ४२  
 पञ्चकस्त्रघ ६  
 पञ्चकस्त्राण २४, गुज २३,  
     गुजयुक्त २३, गुजयुक्त

कन्या ३०	आशवासन ३६६, हरू
बज्ज्वलशी २९८, ३००	सुलु अगावे ४७, व्रताः
बज्ज्वलपाप गर्दन २०६	३५४ लाई ४६, ४७,
बज्ज्वलशील २०६	१२८
बचाउन नसकी २२५	पम्प भोजन १०५
बज्ज्वाङ्ग प्रणाम २६९	पन्न हजार २७९
बज्ज्वाङ्ग प्रतिष्ठित ५०	पन्न सोन्ह वर्षकी १९६
बश्चात्ताप २८३	पर्वामित्र बसी ५०
बचास वर्ष १३६, १७६	पनातिहरू ५२, ९८
बचासीं योजनहरू ६५	पनातिनीहरू ५२
बरिचम दिग्गा ३५३, तिरको १६२	पत्नी २७६, ३२८, ३५३, ३५४, को ४१, व्रत ३४४, गुण ३६, १२५
बरिचम यामको चर्चा ८४, ८७, ८८	परखासले घोरिएको वियो ६७
बछि सुन्ने १२५	परखन्ममा ३५१ पति ३६४
बछि सुन्द्वे ३५९	परम्परा ३०२
बठिभाग (प्रति भाग) नियमित ३९२	परस्पर २२१, ३६४, ३६५, माः ३५३
बच्छितनी १०२	परम अर्थ ३९३
बच्च २७१, पठाए ३०, ३१, लेखी १९६ १९८, बाहक १९८, हरूका २२१	परसोकमा ३५२
बति ४१, २८४, २८७, ३२८, कुम्भा ३०६, १५, आज्ञाकारियो २९८, जस्तिनी ३५५, लाई	परसोक भइन् ९५
	पराजित ३८९
	परास्त गरी ३९१
	पराधीनता १४९, दुःख हो ७९, १४८
	परापूर्वकालमा २५६

Dhamma

परिकर्म निमित्त ३९२

परिवारिका २७९, २८४

परिवर्यागनेत्रित् २८०

परित्याग १९, ७२, ८३

परिनिर्वाण ९, समानता ७

परिवार २२१, हरू ३४५

परिवेष ८६, मा ३२८

परिवृत घरहरू ६६

परिशुद्ध १६३, १६४, १६५,  
१६९, १७१, १७२,  
३५७, हृन्द्य १६७,  
१६८, १७०, गरिन्द्य  
१६६, १६८, जीवन  
३५२

परिकार ६८

परिक्षण गराउन ७८

परीक्षा ७८

परीक्षिका ७८

पग्लेर आउँथो ३२४

पर्वतमा ८५

पर्वदिनहरू १५१

पवारणा ९४

पसिना २४१, वधाउँदं २८१

पहिले उठ्ने १२५

पहिलो पटक ३४७

पहिलो भेट ३४७

पा

पाडमा परी २८३, ३८६

पाढ सफा गर्ने ११३, तुरुष ११२

पांचजना १८२

पांच भाग ८३

पांच वर्ष प्रीति ३८१

पांचशय २१, ६५, ३४९, ३५१,

कोठाहरू ६५, को थेलो

११६, गाडाहरू ३७,

घरहरू ६६, चीबरहरू

२५०, स्त्रीहरू ३७,

२१४, २२९, २३०,

बाशीहरू २१, परिवार

२३१, २४०, रथहरू

२०, ३७, वर्षहरू १३७,

बालिका २०, सुनारहरू

३३

पांच पांच शय ३७, प्लॉक्सहरू  
३५

पांच हात्तीको बल छ २७

पाचित्तिय १५३, १५७, ३३४,  
दोष ११८, ११९

पाटिहारिय २९८, २९९

पापित्यता २०४

यात्र-चीवर १०३, ३३१, ३६३,  
ग्रहण गरी १३, १५०,

घारणगरी २६९

यानी ल्याइटिंगो २६९

यानीमा उत्पन्न हुने १९७

यानीद्वारा १६४, १६६, १६८

याप ३८८, ३९१, कर्म ३९३,

चेतनाले १९६, चेतना

द्वारा १९०, चित्ताएकी

३६४, से रमाए १९०

यायस ४२, ४४, २०४

याराजिका १५३

यारमि धर्मानुकूल २१

यारलौकिक विजय १४५, १४६

यारलौकिक सफलता १४५, १४६

यारलौकिक संग्रह २७०

यासन पोषण २७

यात्र पारि राखेको देखी २३७

यात्रे ३८

यामुकूल १२०

पि

पिण्डार्थ गए २६३

पिण्डचार्तक स्थविर ४८

पिता २८४

पिपासा २२३, बुर हुन्छ १०६

पीडित ३०६

पीत ८४, कसिण ४०२

पीशमा बसी ८५

पु

पुष्प १९०, कायं ६८, कायंहरू

९५, कर्म २७९, कायंको

अनुस्मरण ७०, को प्रभाव

२०१, प्रभाव ३०४, फल

२४९, क्षेत्रमा २७३, मर्यो

जीवन ३५६

पुत्र ३८३, हरू ९८, १८२,

३२१, पुत्रीहरू १५१,

लाम ३७३, जन्माइन्

१, बाट धर्म देशना

३८२, स्नेह १८६,

३४७, ३५०

पुत्रीहरू ९८

पुरञ्चार २५४, २५५

पुरुष १०७, १४०, १७६, १७७,

१७८, ३४५, ३५६,

प्रति ३४५, साई ३५९,

हम्य सारथी १४५,

१६४

पुरोहित वार्जे ५६७

पुर्ण यंत्री १७७

पुर्णीज्ञ ३५४

पूजनीय ३६०, छन् १६७

पूजा चढ़ाउने छु १

पूजा सत्कार ३६०

पूर्वकर्म २५५, कौ कारण २०२

पूर्वजन्ममा १९७, २१४, २५३,  
३५०

पूर्वदिशा ३५३, तिरको [१६२

पूर्वद्वारबाट ६३, द३

पूर्वानुस्मृति-ज्ञानले ३४९

पूर्वाभिमुखगरी ४

नुर्वाह समयमा १३, १०३, १५०,  
३१०, ३११, ३६३

पूर्वायामको चर्या द४, द६

पै

पेटमा ३९४

पेदल ने २१

पेसा तिरी २०१

पोको ५८, ५९, ६०, लिन पठाइन्  
६०, पारो ११८

चोखरीमा ३९५

बौल्न चाल्यो १११, २५०

पोलबाट बचाइवाइन् ३०४

पोलोस् २८२

पोषक १८६

पौदगलिक भोजन ३०८

पृथ्वी कसिण ३९९

प्र

प्रकरणमा ३३२

प्रकाश २९६

प्रज्वलित ०९६, ३००

प्रणीत ३१०, ३१२, वान ३१०,  
दायिका ३१३

प्रस्त्रक फल ३२४

प्रस्त्रक वषं २

प्रत्यक्षोकरण २७१

प्रतिग्राहकहूलाई ३१० ३११

प्रतिच्छन्न १५१, १५२, १५३,  
१५५, ठाउं १५७

प्रतिष्ठित ३३८

प्रतिपावन २९९, गरी ३३१

प्रतिसम्पदा २०९, २६१, मार्ग  
२४६, २८८

प्रतिबिम्बित ३९२

प्रतिभासम्पन्न २२४

प्रतिभान प्रतिसम्पदा २१०

प्रतिभाण सम्पत्ति २०९

प्रतिरूप छैन १५१

- अतीका ५८, ३२३  
 अत्युत्तर ३१, ३२, २८६  
 अत्यूष समय ३७९  
 प्रथम शरण जानेमा १८  
 प्रथम शरण पर्ने १३  
 प्रदर्शन गर्दै ८४  
 प्रनक्षिणा गरी ३३१  
 प्रदीप पूजामा ३३९  
 प्रपञ्च १६२, १६३  
 प्रफुल्लितपारी ३५७  
 प्रबन्ध ३२, १२६, २२८, ३६०  
 प्रदञ्ज्यात्व ८५  
 प्रभाव ३१७, शाली १७, शालिनी  
     २९६  
 प्रभास्वर ८४, ३९३  
 प्रभाद २५९  
 प्रभादी २५८, ३५५  
 प्रभाणित हुन्छ २११  
 प्रभुदित १६५, १६७, १६८,  
     १६९, ३२०, ३२१,  
     हुन्छ १६४  
 अमोद १०९  
 प्रभजित ५४, ३४१, ३७७,  
     ३८७, गर्नुभयो १२  
 प्रदर्तित मांस ३२९  
 प्रशंसा २०५, २३६, ३६६, ३६७
- ३६८, ३६९  
 प्रशिक्षितोष्यङ्ग १०९  
 प्रसन्न १६५, १६७, १६८, १६९,  
     १७१, १७२, ३४८,  
     हुनेलाई १५३, १५६,  
     पानंसक्ष १५३, १५६,  
     १५७, हुने ३३३  
 प्रसव-बेथा ३०५  
 प्रसव-बेदनाले ३०६  
 प्रज्ञा १७१, बल १०९, वाल १४६,  
     सम्पन्न १४५, १४६, को  
     अनुस्मरण १७१  
 प्रज्ञेन्द्रिय १०९  
 प्राणदण्ड २५५  
 प्राण बचाइ देऊ १३  
 प्राणी प्रति दया ५७, ३५६,  
     राखी २०१  
 प्राणीहिंसा १८०, नगर १४२,  
     त्यागी १२९, १३०,  
     १७२, बाट १२६, १३०,  
     १४५, २९९, बिरत भई  
     १६१, बाट हात हताई  
     ३३२  
 प्रातिहारिय २९८  
 प्रार्थना १  
 प्रामोद्य १६५, १६६, १६८,

१६९, ३७५	फूल १९६ २०५, २०६, २०७,
आसाद ६७, १२१, मा गई ६९,	२३६, २३७, २४०,
डुल्दं ७० माथि २७५	२७७, हरू द५, किन्तु
२८०, बाट २८१	२०५, किनेरत्याए २०७,
प्रियंकर २२३	को युप्रो ७२
प्रिय ४०५, वादी ३६५, वादिनी	फोकाहरू ३
१२५, पनि, हुन्छे ३५९	
प्रीति ७, द, ३५५, ३८१ मय	व
मन १०९, बोध्यज्ञ	बच्चा ४०
१०९	बटुल २७५
प्रेरणा २०५, ३५५, दायी ३५७	बज्येको रूपमा ३४९
प्रेम ३५०, हुन्छ १८३, ने छैन	बज्जपात ३८६
१८३, नगर्न् १८४,	बत्ती ७५, २२७, ३८४, ३८९
उत्पन्न भयो १९७, ले	बदनाम ७८
गर्व ५५, नभएदेखि	बन्धुत्वको सम्बन्ध ४०
१४८, हुन्देन १८४	बस्तु ५३
प्रेशकारी २०३	बल ३११, भावना १०९, दिएको
प्रेष्य १२६, १४४, ३६०	हुन्छ १०६
	बलिदान ३३६
	बलेसीमा ३८४
	बषटि समय ३३
फरणा प्रीति ३८१	बहिनी ३९४, ३९९, ४००, ४०१,
फर्निचरहरू ६८	४०२, ४०३, ४०४
फल २७३, फूलहरू २८४	बहुलालाई १२०, १९६
फिन्टर ३०७	बहुश्रुतता १८५, २०९, २१८

वा

बाखूहरू १८९

बागका नास ३३४

बाद्याह ३

बाटोम २०१, २११

बाटो-घ ० १०५

बाटो ह ० १९६, २२३

बाटो हे गाइ विदा ११

बाँडि १ इन ४०

बाँण २ ०, २४१, २४२

बाँधन ११६ २३०

बार ल ० उन लगाई २२७

बाँस क इन जाँदा १९१

बाँसको गम गर्ने १९१

बाँसको गङ्गा १९१, २४०

बासी ४ ० ४४, खाने ४३

बाहिरी गागे ३६, ४५, ४६

बाहिरे ५ बँतु भयो ८७

वि

वित २७३, हरू ३०४, को आव-

श्यकता हुन्थ ३३६

बिक्री गर्ने भाँडा २७

बिघ्न २१६, रेदद, बाधा ३४०,

३८५, ३८६, ३८८

बिम्बफल २४

बिम्बिका २४

बिरामी ३६६, पतिलाई आभासन

३५५

बीसौं वर्षपछि ८३

वु

बुढा ३५०

बुढी ३५०, नदेखिने २४

बुद्ध सरणं गच्छामि ११

बुद्धको दिनचर्या ८३

बुद्धत्व ३७३, ३७५

बुद्ध धर्ममा ३५५

बुद्ध बुद्ध २०७

बुद्धसंग प्रथम भेट् २०

बुद्धानुस्मरण १६४

बुद्धारम्भण प्रीतिले २०७

बुद्धालम्बन प्रीतिद्वारा ३७५

बुद्धासन ८६

बुद्धि ३२२, मानी ३५७, मानी

थिइ २०५

बुद्धोत्पाद दुलभ ८५

बुद्धोपदेश २०८, २८६, ३५२

बुहारी १३, १७

बुद्धारा १६९

बे, बै, बो, बौ,

बेथा लागी ३१६

बेहोस भयो १९४

बेठक कोथाहरू ६७

बेंद्यहरू ३५५

बै शकल्याण २४

बोका १८९

बोधि प्रति भद्रा राख्छे १४५

बोधिमण्डपमा २३३

बोधिवृक्षमनी ३८८

बोधिज्ञान ८

बोधिसत्त्व ३, १७, २१२, २१३,

ले ५, १७, लाई ४, ५,

छंदा २१२

बोध्यङ्ग भावना १०९

बोलाउन पठाउंदा ३२४

बोलि बचनमा २८

बोलाहापन १९५

ब्य, ब्र, वृ

बस्त २८०, २८१

ब्यनिचार ३५६, ३६४

ब्यवस्था ३३

ब्याधिप्रस्त छन् ३५५

ब्यापारीहरूबाट २२१, २४८,  
२४९

बत लिन लगाउँछन् १६२

बहु उपोसथ १६५

बहुचर्य १०७

बहुचारी १३०, भई १७३

बहुलोक २४७

बहुविहार २४९

बहुसंग बस्तु १६५

बाह्यण कुलमा २१२

बृद्धताको कारणले ३५४

बृतान्त बतायो १९६

भ

भंसार ७८

भक्ति ३५०, पूर्वक २७०

भद्रस्वभाव ७३

भद्राभद्र मरण ३५६

भस्म २५५, पानुपछ २५७, भएको

२५४, भएका हुन् २५३,

पार्न १९२

भय ७५, भीत ३५५

भरण पोषण ३३, ३६२, ३६६,	भिन्नाभिन्न विशाखाहरू ९५
गर्वे १२७	भिन्नाभिन्न सुजाताहरू १४
भन्याङ्गमनी ५९, ६०	मिक्षा पात्र ६५, ६८, २६९,
भलो ३५६, गर्वे छैनन् २४०	२७१, ३८२, मा २७१
भवचकमा २५२	मिक्षाटन ४, २३४, जाँदा ८४,
भवान्तरमा ३४७, ३४९	गरी ८३
भविष्यमा द	मिक्षा माल्न गइन् २२५
भाई १९३	मिक्षु द०, ३०९, परिषद् ६५,
भाग्य खुल्यो २०७	२०९, भोजन २९०, पर्द-
भाडामा ३	वारहरूका साथ ६५, सङ्घ
भाँडो भरी २७४	६९, सङ्घका विश्वासी ७७
भात ३७५, पकाई २७१, २७२,	मिक्षुची द०, २०९, हरू १०८,
पकाऊ ३४, खाई २७२	३०९, परिषद् द९, २०९,
भार्या ने परम मित्र हो ३५७	आविकाहरू २११
भालुको मांस ३३४	ओरबाट खसाल्न पठायो १९१

## मि

भिजेको कपाल २४३	मुहुंमा २४२
भिजेको केश १८१	शूत प्राणीहरू १३०
भिजेको वस्त्र १८१, २४३	भेट-घाट ५४, हुँदा १९७
भित्ता फोरी २२२	भेट्न नसकी ७८
भित्री आगो ३६, ४५, ४६	भेरी बजायो ३७
भित्री कामहरू १४३	भैषज्य ७२ ३०८, ३२३
भिन्नाभिन्न उत्तराहरू २८९	ओगसम्पत्ति २९६, ३१९, हरू
भिन्नाभिन्न खुज्जा २१४	३००, कां हानी १९५

३५१, खान्धन् ३६८, कुत्य ८४, पञ्चिको चर्या ८४, पञ्चिको कार्य ८४, ८५, ८६, पहिलेको चर्या ८४, हरू ३१७, ३१८, मा मात्रज्ञता ३१२	मणी ३५, १३३, १४२, १८०, मय ३५, माणिक्यादि ३५ मतवालाको कारणले ३५४ मद्यापान १८०, २९९ मधु ७२, पायस ४२, को सर्वत ७९
--	---

ओजनार्थ २८४

ओजनीय १२६, १४४, ३६०

ओजनोपरान्त ३१०

ओज्ज्य १०१, ३०८, ३२३, हरू  
१०३, पवार्यहरू १६१

ओलिकोनिमित्त २२

## म

म केही होइन १६२

मगज १९४

मङ्गलकार्य ५७, ७७

मङ्गल घरमा ५७

मङ्गलमय ४२

मङ्गलसम्मत ७७, १५१

मङ्गल हात्ती २८

मङ्गलोत्सव ३३

म घरमा छेंदा २९८

अञ्जेठ ८४

अष्टल ३९२

मधुर स्वरले २६, २०८

मध्यस्थ भावले ३४८

मध्य यामको चर्या ८५, ८६

मध्य रातमा ४४

मध्याष्टह समयमै १४८

मध्याष्टह समयमा १६०, ३७२

मधू ३२३

मनको दियो पनि बल्यो २०७

मनको मलिनपन छुट्यो २०७

मन फक्यो १९२

मन लगाई काम गर्छ ३५९

मनसाथ ३५२

मनुष्य मांस ३३४

मनुष्यको मासु ३३३

मनुष्य धात १५३

मनुष्य छेंदा २९६

मनुष्यत्व दुर्लभ ८५

मनुष्य लोकमा १८८

मनुष्यहरूको १७६, १०० वर्ष  
१३९, २०० वर्ष १३८,

४०० वर्ष १३८, ८००	महाअपराध ३८६
वर्ष १३९, १६०० वर्ष १३९, ५० वर्ष १३६	महाअन्धकार ७४
मनोकामना ७२, ३००, ३६२	महाकरणा समाप्तिद्वारा ८७, ८८
मनोभाव ७७	महाकाशणिक ३०७, ३२४
मनोरथ ५	महा दान दिए २२, १०८
मनोवृत्ति १९१	महादानी २२३
मर्मस्पशी २५५	महाद्योतक १६१, १६३, १७५
ममा औद्यारोपन यियो २०७	महाधनी २७७, ३७३, ३९७, कुलमा ७२
मयल परेको शीरलाई १६४	महान हृन्द्र १७५
मरण ३६१	महानिसंस १२९, १३३
शमशान रक्षक ३२५	महाप्रभावशाली १६१, १६३, १७५
मयूर ३५, को प्वाँख २३	महापरिनिर्वाण ६, ७, ८, हुने दिनको भोजनमा ३
मयूराकार ३५	महाप्राज्ञ २०४
मरण २५०, शक्ति २०५, २०९	महामेघ १०३
मलमूत्र भरित २३३	महाराजिका देवलोकमा १७६
मलिन चित १६७, लाई १६४, १६५, १६६, १६७, १६८, १६९	महारानी १७
मलिनता १६४, १६६, १६७, १६८, १६९, १७१, द्वार हृन्द्र १६५	महालता-प्रसाधन १९, ३३, ३४, ३५, ३७, ३९, ४०, ५१, ५८, ५९, ६०, ६१, ६२
मसानमा १८९	महाविस्फार १६१, १६३, १७५
मसानतिर १८९	महाशयन १७४ बाट विरत १७५
महत्वपूर्ण ६, ८, ९, ८८	महानशक्ति ३१७
महत्कल १५, १३३, १७५	

महिनामरी २७९  
महिषीहरू २३२  
महोत्सव ५७, ६८

## मा

माइति ३७५, घर १, २, ३७३,  
मा छोंदा २७८  
मार्गमार्ग ४००, ४०१, ज्ञानदर्शन  
द्वारा ४०२, ४०३, ४०४,  
४०५  
माटो २७३, द्वारा १६४, को डलो  
२७५, को खेतमा २७३  
माताको रूपमा ३४९  
मातापिता १२६, ३६०  
मातृस्थानमा २०८, राखे ५०  
माथिलो तलामा ६५  
माधुर्यता २८  
मानवधर्म होइन ४५  
मार्न लगाउने छु १८७  
मानिसको मासु ३३३  
मानिसहरू ३४  
मार्ने नियत राखी २५७  
मार्ने निश्चय गन्यो १८७  
मार्ने संकल्प गन्यो १८७

मानुषीय १३६ १३७, राज्यसुख  
१७५, १७६, लाई १७८  
मापदण्ड २११, २१५, २१६  
माया ३९९, ४०५, जालद्वारा  
३९०, न्धकारमा ३०८  
मालाहरू ७३  
मालाकार २०६, २०७  
माला गन्ध १७४  
मालिकहरू २२२  
मालिकनी २८१  
मांस कल्याण २४  
मात्सर्य २९८, मलरूपी १४५,  
मललाई ३१२, मल दूर-  
गर्ने १४७

मासु ३२३, ३२९, ३३०, ३३२,  
३३३, को रस ३२३, ३२९,  
पकाई २३८, को चोकटा  
काटदै २५५

## मि

मित्रता २७८, ३३७, ३९१, ३९९,  
४०६  
मिति-बा २२६  
मितकी छाँरी २२९  
मिथ्या दृष्टिक कुलमा २७९


मु

मुक्त त्यागी ३०९  
 मुख ताक्षदा ५  
 मुख ताक्षनु भयो ६५  
 मुख धुन चाहनु हुन्छ २३९  
 मुख पुछ्ने कपडा ११५  
 मुखवर्ण २४७  
 मुखिया १९८, लाई १९६, १९८  
 मुटु २४१  
 मुण्डक २८१  
 मुद्रा ३५, हरू ३४  
 मुन्द्री कानमा ३७६  
 मुसलधारा ३८१  
 मुसुक्क हाँसी २८१  
 मूर्ख हौ २३५  
 मूर्खताको कारणले ३५४  
 मूगा ३५, १३३, लाई ३५  
 मूढ हौ २३५  
 मूल सूत्र २६८  
 मूल्याङ्कन ६०  
 मूसल धारे २५  
 मूसा २२२

मे, मै, मो मृ

बेच ७१

मेधाविनी १०२  
 मेरो केही छैन १६२  
 मंथन २५३, गर्न सक्ने १५१,  
 १५२, १५३, १५५, १५७,  
 धर्मबाट विरत भई १३०,  
 १७३  
 मंत्री चित्त २४१, २४८, २८१,  
 २८८  
 मंत्रीको प्रभाव २४१, द्वारा २४६  
 मंत्रीको फल २४७  
 मंत्री पूर्वक २२६, ३४८  
 मंत्री भावना २४८, २४९, गर  
 २४१, द्वारा २४८, २४९,  
 २८०, २८२  
 मैलो शरीरलाई १६६  
 मोघपुरुष ११७, १५३, १५६,  
 ३३३  
 मोती ३३, ३५, १३३, १४२,  
 १६०  
 मोक्ष २५३, ३४१  
 मंगलोत्सव २७६  
 मंस कल्याण २३  
 मृत्यु २१२, २१४, २५५, २५६,  
 ३२९, ३५६, ३६७, ३८०,  
 भयो १८१, १९९, २५८..



पछि १७६, १७७, १७८,	यक्षणी ३९४
३५६, ३६६, ३६७, ३६८, को सन्देश १९६, को द्वार १९२, को हातमा पर्वा १६६, को हातमा पर्नु दुःख हो ३६७, ३६८	यागु १०४, १०६, का दश गुणहरू १०६ याचक २२३, २२४, यात्रा ३०९ यानमा ३९ यान-वाहनहरू ४८ यापनीय ३२० युगल अप्र धाविकाहरू २९० युगल उपस्थापिका २८८ युवती छोड़े ७६ योजन ३८ योनीमार्ग ३०५
सृष्टावाद १३१, १७३, १८०, त्यागी १७३, बाट १२६, १३१, २९९, बाट विरत भई १४५	र
स्मृति-इन्द्रिय १०९ स्मृति-बल १०९ स्मृति बोधयज्ञः १०९ स्मृति सम्प्रजन्य ८५, ८६	



Dhamma.Digital

## य

यच्छी ३८	रंग रंगाउँदा १०
यदगरू २५३	रत्न कुम्भमा ३२०
यदासम्भ २५३	रत्नवर्ण ८६
यथा २३६, कीति २१५, २१६, २१७, सम्पत्ति ५७	रण संप्राप्तमा २३६
यशस्वी ३००	रथ २९, ३९
यस जन्ममा पनि ३६४	रत्न ११९, मय ३५, ६७, मय प्रापादमा ८८, हरू लिन
यसं प्रसङ्गमा १५२, १५६	हुम ६०, ११६, लिन्धन ११७, सम्मत ११९, १२०,-
यसं सन्दर्भमा १५६	सम्मत वस्तुहरू ११८
	रक्षा गछे ३६०

रसास्वादयुक्त ३१२	रुद्देश कराउंदे २२५
रक्षी उदाम भएको कारण ७५	रुप ७, सम्पन्न २२४
रक्षी पिउदे ७४	रुमाल ११५, बान ११५
रक्षी पिउन्न ७४	रुखमनी ४, ६, ६५, ८५
रक्षी पिउने उत्सव ७३, ७४	रेशम ७२
रक्षीको प्रादुर्भाव ७५	रोग ३५५, ३५७, व्याधी ३५५
रहस्य २५६	रोगासनबाट ३६९
राज-आज्ञा २५५	रोग्याहाको कारणले ३५४
राजकुलमा ३०२	रोगी ३२९, ३३०, ३६०, ३६६, को १०६, भोजन १०४, १०५, १०९, १११, को
राजदरबारमा ७८, २१३, २३१, २५६, २७५, २८९, गई २७४	ओषधी १०९, १११, मिक्ष १०६, सेवक भोजन १०४, १०६, १०९, १११
राजपरिवार ३०७	रोटी २८४, हरू १९३, जित्यो १९३
राजपुरुषले २७५	रोपिकन ३३६
राजभुद्वा २३१	
राजथ-सुख १७७	
राजा ८८	
राष्ट्रपिण्ड २४९	
रातमा ३८४, भोजन नगर १८०	
रात्री ३३८, स्थान ८५	
रास्तो व्यवहार १४४	
च्याल चूहिन थाल्यो २४१	
रीस २८९, फेने २३४	
हक्खा सुक्खा खाना २७०	
हृष्यां ३८४, पेसा ३८५, पेसाहरू १२६, १४४, ३६०	
	ल
	लंगडी २०४, २१३, २१४, २२३, भई २०३, भई देखाउंद- यिन् २०३, यिहन् २०२, स्वभावको २०२, उत्तरा २०२

Dhamma.Digital

स्वज्ञा ७५, शरम २२४, सु ११७,  
१२९, १३०, १५२, १७२,  
लु स्वभाव छाडी २५  
सजित भई २२४  
लट्ठाहरू २५१  
लग्न विचार गराई २३१  
सम्बाइया ३८  
लाभ २३६, ३६९, ३७०, सत्कार  
२१५, २१६, २१७, ३०४  
सालन-पालन ३४७, ३४९  
लावालस्करका साथ ३२  
लाहाछाप २३०  
लिप पोत गर्ने ४  
नुहकपरि ३८६  
लूला २२३  
न्लेग २२२  
ब्लेशमार ३८८  
ब्लेश निरोध ७  
सोक धातु ३७५  
लोकविद् १६४, हुनुहुन्छ १४५,  
बुद्धले ३१२  
लोकमा बस्ने २६५  
सोभ लालचा २७०  
सोहित द४, कसिण ४०३  
सोरो टेकी ३६९

व

वंश वृक्ष ९८  
वचनले ३६२  
वर्ण दिएको हुन्छ १०६, ३११  
वर्तमान समयमा १९७  
वस्त्रहरू ३७  
व्रत लिन लगाउँछन् १६२  
ठथका १०२  
वन्दना गर्ने ३१५  
वन्दना गर्न आऊ ४१  
वरदान २४५  
वर्षाद १०१, मा १०२, १०४, को  
कपडा १०४, १०५, १०९,  
१११  
वर्षावास द२, १५८, हरू द२,  
२७८, २७९  
वर्षकाल चित्र १५८  
  
वा, वि

वास्ता राखेन्न १५२  
वायु-कसिण ४०१  
वायु समन हुन्छ १०७  
वालक १८६, १८७, १८९, १९०,  
१९१, लाई १९२

**विकालमा १८०**

विकाल भोजन १७४, बाट १३१,  
१२२, बाट विरत भई  
१७४

**विचारधारामा १९६**

विजयगरी ३९९, ४०५

विस्तृत अर्थ ४०६

विद्यमान १७१

विद्याचरण १६४, सम्पन्न १४५

विद्यूतपाद ३८१

विधूपन ११३

विनश्चतापूर्वक ११४, २७२

विपत्ति २२५

विभूषणहरू १७४

विमुक्ति-वर्णनद्वारा ४००, ४०२,  
४०५

विमुक्तिलाई पनि ४००, ४०१,  
४०२ ४०३, ४०४, ४०५

विमुक्ति सुख ६

विरक्त पार्न ७४

विरज १०

विरेचन ३२९

विलाप १८४

विवरतं फल्प २४८

विवाद गर्ने १२२

विवाह ३२, ३६, ३९, ४०, ३०२,

३३८, ३७३, मङ्गल २,

२७८, मङ्गल गरी १९८,-

भई ३५१

**विशाल २८२**

विश्वास १३, ३३७, ३४९, ३५०,

३५१, पूर्वक ३५१, नीय

७८, १५३, २०५, २४०,

२७७, २७८, मा ७३,-

गर्ने स्वतन्त्रता ४१, नीय

कुश १७३

विशासी ३५८

विशासिनी ३७१

विशिष्ट ३२५, स्थान १८५

विशेषता ३९

विहारमा ८५, ३०६

विहारहरू २३३, हरूमा ८३

विहार निर्माण ६३, को सङ्कलक  
५७

विहार महोत्सव ६८

विक्षिप्त चित्तलाई ३९२

विज्ञपुरुषद्वारा १६५, १६६

विज्ञप्रशंसित १६९

विज्ञानको पुञ्ज ७

बीतद्वेषी ७

बीत मल १०

बीत मोही ७  
 बीत रागी ७  
 बीत शोकी १८४  
 बीयं बोध्यङ्ग १०९  
 बीयं-बल १०९  
 बीये-न्द्रिय १०९  
 बीष २४७  
 बीसों वर्षसम्म ८२

वे, वै, व्

वेदना ७, ३१५, परिग्रह २५२  
 वेश्याहरूले १०८  
 वेश्याहरूसंग १०७  
 वेर भाव २३३  
 वंशुर्य ३५, ११३, १४२, १८०  
 वै-श कल्याण २३  
 वैशाखपूर्णिमा २, २९३  
 वैशारद्य ३६९, ३७०, तामा प्रति-  
     ठित अई १०  
 वृषभ ३८  
 वृक्षझेता ४, ५, लाई २  
 वृद्धताको कारणले ३५४

श, शा

शंका २५४, सन्देह ३६८, ३६९,  
           ३७०

शंख वर्ण २४  
 शस्त्र-अस्त्रहरूले २४७  
 शस्त्र त्यागी १२९, १३०, १७२  
 शतप्रतिशत ३५२  
 शक्ति सम्पद २०१  
 शयन १७५, गर्नेछु १७५  
 शयनागारमा २४०  
 शय नै दुःख हुन्छ १८२  
 शय प्रेम हुन्छ १८२  
 शय योजन भन्दा पर २६२  
 शय वर्ष १७६  
 शरण पर्छु ११  
 शरणमा १३, ३६०  
 शरणागमन ९  
 शरीर ३६१, पछाली ८६ त्यागी  
           १७६, १७७  
 शहरमित्र ३९  
 शहरमा ८४, २२३, २५५  
 शाक्य राजकुलमा २८९  
 शान्त गरी ३९१  
 शान्त वातावरण २२७  
 शास्ता १४५, १६४  
 शान्ति ४००, ४०५, ४०२, ४०३,  
           ४०४, ४०५  
 शारीरिक शक्ति ५६  
 शाश्वत २६५

शि, शु. शौ, शो	शंक २०९, २१६, त्व २१६, प्रति- सामवा २०८, २०९,
शिक्षाकामी ११७, १५२, १५६	२१०
शिक्षापद ११८, ११९, १५३, १५७, उद्देशय ११७	शोक १८४
श्रीधृतिशीघ्र २८५	अ
शीतल ३०७, भई ३४८	
शीर छुकाई ३८९	अद्वा १७०, १७१, ३१९, ३२२, ३३६, ३३७, ३४१, ले
शीत १७०, १७१, १७६, ३१२, ३६७, को अनुस्मरण १६९, ले युक्त १७०, बती १२६, १४७, ३४४, ३५७, ३६१, सम्पन्न १४५, उपोसथ १७०, पालन गर्ने ३७०, अनुस्मरण गरी २८०	युक्त १७०, ३६५, लाई ३३६, लु ३३०, ३३३, २१९, बल १०९, बल- द्वारा ३३६, रूपी धनके ३३६, बिउके ३३६, नै चाहिन्द्य ३३६, नै बिउ हो ३३६, नै थोळ धन हो ३३७, अटल हुन्द्य २०६, सम्पन्न १४५, भई २७७, सम्पन्न २५५
शीलानुस्मरण १६९	
शुद्ध चेतना २७०	
शुद्धजीवी ३६८, ३६९, ३७०	
शुद्धहात ३०९	अमणहरू २८, ५८, ३२३
शुद्धात्म भाव १३०	अमण ज्ञात्याणहरू १२६
शुभकामना ५	आमणेर ८०
शुभलपक्ष २९८	आमणेरी २०३
शुभ्रूषा २८२	आवकसङ्घ १६७
शैलमय पात्र ८९	आवकहरू १६७

२१९, २६२,	संयमी ३६५
), हरू ३६९,	संयोग २७०
	संवर्तं कल्प २४८
	संविधान १२६, १४४, ३६०,
२२, २४०	गर्न १४४
१७०	संवेग जनाउन ७४
०	संसारभा ३३६, ३४९
	संज्ञा ७

स

२०१

२००, २०१,	स-उपादिशेष निर्वाण ६
	सङ्कल्प १८८
	सत्कार १२६, ३६०
	सकृदागमी १०८, १६७, २५२
	२६४, २८७, मार्ग कल
	२१६, ३०१
	स्वर्गकथा १०
	सङ्घ सरणं गच्छामि ११
	सङ्घ ३७६, उपोसथ १६८, को
१७०, गरेकी	अनुस्मरण गर्छ १६८,
ने १४३	गुणहरू १६७, दान २७९,
	३८३, भोजन ३०८,
	लाभ ६७, वर्षमय जीवन
	२२४, सेवा ७९, ३०८,
	सेवाकोनिम्नि ७७

- सङ्घादिशेष १५३, १५७, ३३४  
सङ्घानुसमरण १६७  
सङ्घिक विहार ६७  
सङ्घोपस्थाक ३२८  
सङ्घोपस्थान ३०८, ३२४  
सञ्चो छन ३३०, ३३२  
सम्झना १५१  
सन्तप्ति ३१०, ३३२, गरी ३२०  
सप्त भोजनहरु ३२०  
सप्तमी २९९  
सप्तरत्न ३५, हरु, १३३, १७५,  
हरुले ३५  
सत्तलमा २६, बसी २५, मै  
बासबसे २२३  
सप्त सद्धर्म ३१२  
सत्य ३५६, कृया ३५५, कृयाद्वारा  
३५५, द्वारा २८७, वादो  
१४७, १७३, वादीमई  
७८, १३१, १७३  
सत्ताइस कोटी १९  
सत्ताइस कोटी धन ७०  
सन्तानहरु ५२  
संयानाश २५७  
स्वस्ती कामना ३६२  
सन्तुष्टि ३२०, ३५१  
सन्तुष्टी ११७, १५२  
सन्तृप्ति ३१०, ३२०, गराई १०३  
सन्तोष ३५६, जनक ३५०  
सन्दर्शित १००, ११५, ११८,  
३३२  
सदाखर्त २२६  
सन्देश-पत्र २००  
सन्देह रहित १०  
सन्दृष्टिक १६५  
सद्धर्म श्रवण ८५  
सन्धायासमयमा १६१  
स्वप्न देखे २३९  
सेनासोद्वारा १७१  
सर्प २३९, २४०, मांस ३३४,  
ले डसी २१२  
सम्पत्तिहरु ३४०, ३५६  
सम्प्रतिष्ठित ११८, ३३२  
सम्प्रहर्षित १००, ११३ ११५,  
३३२  
सम्पादन ३०८  
सफलता १४४  
सफल हुन सकेन २०१  
सफाई ४८, विनुपठ ३७  
सफासुधर गर ३६  
सबै दुःख हुन् १४३  
सम्बोधिप्राप्त हुने दिनको भोजनमा

- समाप्ति २५६, समावतरण ७  
 स्व-मांसवान ३२८  
 समुदय-धर्म हुन् १०  
 समुत्साहित १००, ११८, ३३२  
 सम्मोहित छ २४३  
 स्वयम्बर २५  
 स्वयंप्राप्त गरेको १०  
 सलाक भोजन ७१  
 संबंधम १८५, ३७५, शरण  
     जाने ११  
 सश्रीक हुस्त्यो ३०४  
 सत्संगत ३७७  
 ससुरा ४१, ४३, ४४, ४६, ४७  
     २८५, २८७, को कुम्ह  
     ४८, लाई ४९  
 सहानुभूति ७३, पूर्ण २२६  
 सहायता १०, ४७  
 सहायिका ३९७  
 सहिष्णुता ३५०  
 सहेलिहरूका साथ ४०
- सा
- साङ्घिक विहार १२१  
 स्वागतार्थ २१  
 संक्षिप्त १९३, ८५५  
 साठी हजार ३८
- समाप्ति २५४  
 सम स्थाग ३६४  
 सम-प्रज्ञा ३६४  
 समक्षदारीपन ३५०  
 समर्पण गर्न २३३  
 समयानुकूल ८५  
 सम्यक् दुःख कथ गामिनी १४६  
 समशील ३६४  
 सम-थर्दा ३६४  
 समाजसेवा १४  
 समातेर ल्याऊ ३३२  
 समाधि २८७, इन्द्रिय १०९ छ  
     १०९, ३७९, ३९१,  
     ४०५ छ हुन्छ २४७,  
     चित्त ३६८, ३७०, बल  
     १०९, बोध्यङ्ग १०९.  
     विस्कार ऋद्धि २४६,  
     २८८, संवर्तनिक १६९
- सम्मान १२६, ३६२  
 समान आचरण ३४४  
 समानगुण ३४५  
 समान बुद्धि ३५२  
 समान बैशा ३४४  
 समान विचार ३४४, ३४५,  
     ३५२  
 समान थर्दा ३४४, ३४५, ३५२

७ कोटी १८२	ठथवहार गर्ने १४३
सात करोड ९२	स्वामीको मनोभाव अनुसार १४७
सात जना १८२, अरहत्तहरू १२	सालिन्दा १
सात दिन ३१४	सासु ४७, २८५, २८७
सात भाइहरू २१३	साहुमहाजनहरूले २७८
सात वर्ष ३१४, सम्म ३१८,	साहै मनपने १८१
३१९, देखि ३१५, गर्भ-	साक्षात्कार ३०३, ३८२, ३९९,
धारण ३०३, ३१४	४००, ४०१, ४०२,
सात वर्षोंय विशाखा २१	६०३, ४०४, ४०५,
सात हाता स८८ ७	६८२, गरिन् २१
स्वातंत्र्य १६९	साक्षि राखी ३५७
सार्थक ८८७	सि
साथीपन ३९९, ४०६	सिकिस्त छ १९९
साथीको घरवा १९२	सिक्रीहरू ३८४
स्वाधीनता जाति सबै सुखहुन् १४९	सिपालु १२६, हुन्छे १४४, ३६०
साधुकार ३७९, ३८०	सिंह धनुष २४०
साधुहरूले ४१	सिंहको मांस ३३४
स्यानी आमाको रूपमा ३४९	सिंहको शय्या ८५
सापटी ४६	सिन्हाननिर २४०
सापेक्षी ३६६, ३६७, ३६८,	सीसा ३८४
३६९	स्वीकृति ७७
साबुन ३७	सु
सामना गरे १९०	
सामञ्च ३०१	
सामाजिक चलन २९	
सामाजिक प्रथाको मर्यादा २९	
स्वामी प्रति १४४, ३५२, राज्ञो	
	सु-आल्पात छ १६५, १६६,



सुकेको केश	१८२	३५७
सुकेको वस्त्र	१८२	सुनेसुन २७३
सुत्केरी	२४ १८७	सु-प्रतिपन्न १६७, १६८, ३१५,
सुख	२३६, मय ३४४, ३४५ ३५२, ३५३, ३५४, मय दाम्पत्य ३३४५, मय दाम्पत्य जीवन ३५०, ३५२, दिएको हृन्द्व १०६, ३११, वायी ११०, पूर्वक निवाउँछ २४७, पूर्वक सुल्नुपछ ४७, पूर्वक परिमोग २६, २७, पूर्वक बस्नुपछ ३६ ४७, पूर्वक ३१६, ३१७	हुन् ३१४, अल् ३१६
सुखानु बोध	४०५	सुभाषितता २८
सुखानुभव	१०९	सुमेहुको मूर्धनीमा ७४
सुखी रहन्द्वन्	१८४	सुरक्षा गर्छ १४४
सुगन्धि	१८०, जलले ५२	सुरक्षित गर्छ ३६२
सुगन्धित पानीले	२०८	सुराक
सु-गुर	२२२, को मासु ६	सुरामेरय १२६, १३१, १७३, १७४
सुजाता र चुन्दको मोजन	६	सुरुङ्ग ३३८, ३८४
सुन	३५, २७३, २७४, बटुल्ला २७५ को थालमा ४२, का भाडाहरू ३७, हरू ३८६, भायि सुगन्धि	सुलान ३६९, ३७०
		सुवर्ण १८०, को भाडामा ५, बर्ण जस्तै ४, माला २५, २९, मय ३४
		सुसंविधानगरी ३६०
		सुसंविहित १४३
		सुसंस्कृत ३१२
		सुसिक्षिता ३४४
		सूँड समाति ५७
		सूतिका चीबरहरू ७२
		सूतू १३३, चौडीलाई १७१
		सूर्य ३९२, को तेज ४, को किरण १९०
		सूर्यास्त ३७४

से

७६

संठको पदवी २७५

सौन्दर्य २६

सेठले १९०

सौमनस्य ७, ८

सेनासाई ३९१, ४०५

सौमनस्यातुभव ३२०

सेवा गर्नमा ३२२

सौमनस्यी ३२१

सेवा-ठहल ५५, ७७, ९१, २०५,  
२७२, २८१, गर्न ३७स्मोतापन्न ४१, ५०, १०८, १६७,-  
२६४, २७६, २८७,

सेवा-गुशूषा ४७, ५७

३३६, ३४८, ३७५,-  
३७६, फल ११, ७५,-

सेविका २०५

२०४, २०५, २०६,-  
२०८, २३७, २९१,-

सोन्ह आकारले युक्त १४७

३०३, ३२२, ३४०,-  
फलमा १३, २०९, मार्ग-

सोन्ह घडा ५२, २०८,

फल २१६, ३०१

सोन्ह भागमा १७५, १८०, एक-  
भाग १३६, १४२

ह

सीन्ह महाजनपदहरूको १३४,  
१७५

सोन्हवर्षकी युवती ५२

हम्पाउदा १९४

सोन्ह वर्षसम्म ३६७

हउजारौ रूपयाई २०१

सोन्हशय वर्ष १३९, १७७

हत्तरपत ३२४, ३३९

सोन्ह हजार २१३, वर्षहरू १४०,  
१७८

हत्याको बद्धयन्त्र १८८

सौ

हस्तिनख स्वरूपको १२१

सौतेनी २३०, हरू, २३२, संग  
२३, संग वस्त्र न परोस्

हतोत्साही ३५५

हुख्याद्वारा १७१

हुल्सा नगर ३४०


हुसुँगी भई २०७

हस्तो ३७, २६८	३५१, मा ३५५
हर्ष ७, पूर्वक ३८२	
हृष्टित यहि १०	ह
हृतकुट्टा २६, चलाउन वाले ७४	वज्रकम्भमा ३५५, ३८१
हृतले ३३२	वज्रसम्पत्ति ८५
हृतो ४२, ३३, ले २३६, को	वज्रिका प्रीति ३८१
३३४, सार ३४	वामनीय ३२०
हारे १९३	वामा ४९, २८३, २८४, २८५,
हौस्त वाले ३०७	३४०, ३४१, ३८७
हिण्ठु ५३	वज्रहारा १६८
हितकामना १२५, ३५९	वीणाशको निकुणी २०४
हितानुकर्म्मी १३०, १७२	कीर ५, ६, भोजन २, ५, २९३,
हिताय सुखाय हुनेक ११२	दान ७
हिमखण्डमा २५६	कुट्रिका प्रीति ३८१
हिसागर्नेताई १९४	कुष्ठा दूरहुन्त १०६
हिमालयमा ३७४	
हीरा ३३, ३५, १३३	ह
हेतुसम्पत्ति ६४	
हेरचाह ७९, ८०, ३२२	जाति कम्तु ४७
हेरविचार ३४८	ज्ञान किंदको हुन्द्य १०६
होचो आसनमा १७५	ज्ञानकम्पे जाल ८७
होहस्ता २२७, २२८	ज्ञानकर्त्ता दियोको २१
हूक्य २५०, २५१, ३४८, ३७५,	ज्ञानशक्ति ५६, २०९
स्थर्गी २२६, का कुराहरु	ज्ञानावबौध २०९

# गाथा (श्लोक) सूची

	पृष्ठः
अक्कोधना भत् वसानुवत्तनी	२९६
अवखानि ते भिक्खु	२९७
अट्टङ् गुपेतस्स	१७९
अट्टङ् गुपेतस्स उपोसथस्स	१४१
अर्तिवाक्यं तितिक्षिष्यसं	२३६
अतीव हृदयं निद्वाति	३४८
अथ चस्स अगारानि	१९५
अत्थस्सपर्ति हृदयस्स सन्ति	१९८
अत्थाय वत मे भद्रा	५१
अन्धकारेन ओनद्वा	७५
अप्पमादो अमतपर्वं	२५८
अप्पमादो पमोदन्ति	२९५
अप्पमत्ता न भीयन्ति	२५८
अवह्य चरिया विरमेय्य मेयुना	१४०, १७८
अभिवकन्तेन वर्णेन	२९५
अहं नागोव सङ्गामे	२३६
आगुं नु गामस्मिमकासि किञ्चित्त	३११

	पृष्ठः
आनन्दोनामुपद्धाको	२९२
इच्छे ते अटठधम्मा च	१४६
इदं वत्वान् सामावती	२४३
इस्सा च मच्छेरमथो	२९६
एतस्मि यं विजज्ञति अन्तरे धनं	१४१, १७९
एतं हि अट्ठङ्गिकमाहुपोसथं	१४०
एताविसं यञ्जमनुस्सरन्तो	३११
उपधिसम्बन्धनो बालो	२६४
उप्पज्जाति च ते भोगा	२९५
उपासिका चक्रुमतो	२९७
उपोसथं उपवसिस्तं	२३७
एवं जातेन मच्चेन	७३
एवं जायते पेमं	१९७
एवं विसेसतो जत्वा	२५९
एस बुद्धो महाराज	२४३
ओभासंति दिसा सब्बा	२९५
कदाहं पासादं रम्मं	७१
कायस्सभेदा दुष्पञ्जो	१९५
किमेविदं मुत्तकरीसपुण्णं	२१३
केनासि एवं जलितानुभावा	२९५
केन ते तादिसो वल्लो	२९५



Dhamma.Digital

पृष्ठः

कोनुखो भगवा हेतु	३४८
कोनु हासो किमानन्दो	७५
कोलितो उपतिस्तो च	२१२
सेमा उप्पलबणा च	२१२
गरुकं वा पि आवाषं	१९५
चन्दो च सुरियो च	१४१, १७९
चरणूपपन्नेसु	३११
चातुर्दर्शि पञ्चदर्शि	२१७
चित्तो हृत्थालवको च	२१२
चीवरदान दस्सामि	७१
जेत्वानसेनं पियसातरूपं	३९८
तस्मा असोकं	१८४
तस्ता जनेन न करोमि सर्वि	३९९
तस्माहि नारी च नरो च	१४१, १७९
तस्मा हि ते	१८४
तस्मा हि यागुं अलमेवदातुं	१०७
तमोनुदा ते पन अन्तलिक्खणा	१४१, १७९
ते क्षयिनो साततिका	२५९
तेन मे तादिसो वर्णो	२१७
तं पि सीलवर्ति आहु	१४६
थेय्या च अतिचारा च	२१७

	पृष्ठः
ददाति दानं अभिभुव्य मन्त्रयर्थं	११०
दसन्नमञ्जत्तरं ठानं	१९५
दसस्सठानानि अनुप्पवेच्छति	१०७
दिव्वंसा लभते आयुं	११०
दिव्वानि वा पत्थयतासुखानि	१०७
दिस्वान तथं अरति रगञ्च	२३३
दुखया च लोकस्मि	१८३
नन्दमाता च उत्तरा	२१२
नाहोसि छन्दो अपि भेष्टुर्स्मि	२३३
निचं मणं विसोधेति	१४६
पञ्चसिक्खापदे रता	२९७
पटिभाणमस्स उपजायते ततो	१०७
परिक्खयं च जातीनं	१९५
पञ्चुरुद्धा वियाकासि	२९६
पाटिहारिय पवर्खं च	२९७
पाणं न हञ्जे न च दिस्मादिये	१४०, १७८
पाणातिपाता विरता	२९७
पादापि नं सम्फुसितुं	२३३
पिये असन्ते न भवन्ति एते	१८४
पियं न कथिराय	१८४
पियं पटिचवप्पभवन्ति एते	१८४

	पृष्ठः
पुच्छामि तं देवि महानुभावे	२९५
पुञ्जानि कत्वान सुखुद्रयानि	१४१, १७९
पुञ्जेन पुञ्जं	३११
पुञ्जेव सन्निवासेन	१९७
पेमतो जायते सोको	५५
पेमतो विष्पमुत्तस्स	५५
फुसन्ति धीरा निवारानं	२५९
बुद्धेन दुखात्तगुना पकासितं	१७८
भन्तुमनापं चरति	१४६
भेषज्जदानं दस्सामि	७१
मोजनदानं दस्सामि	७१
मञ्चे छमाय	१७८
मनुस्सभूता किमकासिपुञ्जं	२९५
महफला लोकविदून वणिता	३११
मा मं त्वं सरणं गच्छ	२४३
मालं न धारे	१४०, १७८
मुसा न भासे	१७८
मोहसम्बन्धनो लोको	२६४
यथापि पुण्फरासिम्हा	७३
या अन्नपानं ददातिष्पमोदिता	११०
ये केचि सोका परिवेतिता वा	१८३

	पृष्ठः
येसं पियं नतिथ कुहिञ्चि लोके	१८६
यो वण्डेन अदण्डेमु	१९५
यो सञ्जतानं परदत्त भोजिनं	१०७
र्त्ति न भुञ्जेयथ	१७८
राजतो व उपसग्गं	१९५
वर्णो च ते सब्बदिसा पभासति	२९५
विनेय्य मच्छ्रेरम्भे समूले	३११
वेदनं फूलसं जानिन्	१९५
विहारदानं दस्सामि	७१
सविष्णु न सम्पज्जस्ति	३९१
सद्गु सीलेन सम्पन्ना	१४६
सब्बं परवसं दुष्क्खं	१४९
समुह्यामि पमुह्यामि	२४३
सरणंगच्छ तं बुद्धं	२४३
सस्तोरिव खायति	२६४
सा दक्खिणा उज्जुगतेमु दिशा	३११
सा देवता अत्तमना	२९६
साधारणे विहृञ्जन्ति	१४९
सा पुञ्जकामा सुखिनी अनामया	११०
सामवति मं तायस्मु	२४३
साहं सकेन सीलेन	२९७



Dhamma.Digital

## पृष्ठः

तिज्ज्ञमुवर्णं अथवा पि कञ्चनं	१४१, १७९
सुर्वं पणीतं	३११
सुसंविहित कम्मन्ता	१४६
सुसंखतं भोजनं या ददाति	३११
सेनासन भण्डं दस्सामि	७१
सोकावतिष्णो तु वनम्हि क्षायसि	३९१
सोधेति वात्थं परिणामेति भुत्तं	१०७
सोलसाकार सम्पन्नं	१४७
सोंहं अज्ज पजानामि	५१